





# वन विभागसँग सम्बन्धित निर्देशिकाहरूको संगालो



प्रकाशक:  
नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
**वन विभाग**  
२०६५, पौष



# वन विभागसँग सम्बन्धित निर्देशिकाहरूको संगालो



प्रकाशक:  
नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
**वन विभाग**  
२०८५, पौष

प्रकाशकः  
नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग

प्रथम संस्करण : २०६५ पौष

सर्वाधिकार : प्रकाशकमा निहित

छपाई प्रति : १०००

मुद्रणः  
सिग्मा जनरल अफसेट प्रेस  
साँचल, सानेपा, ललितपुर  
फोन: ५५५४०२९

## विषय-सूची

क्र.सं.	निर्देशिकाको नाम	पेज नं.
१.	मन्तव्य	क
२.	प्रकाशकीय	ख
३.	वन पैदावार (काठ/दाउरा) सङ्घलन तथा बिक्री-वितरण निर्देशिका, २०५७	१
४.	वन पैदावार लिलाम बिक्री कार्यविधि निर्देशिका, २०६०	३५
५.	जिल्ला वन पैदावार आपूर्ति समितिको (कार्यविधि) निर्देशिका, २०६३	६९
६.	वन विकास कोष स्थापना तथा सञ्चालन कार्यविधि निर्देशिका, २०६४	८१
७.	खोटो सङ्घलन (कार्यविधि) निर्देशिका, २०६४	८६
८.	सामुदायिक वनको निर्देशिका, २०५२	११२
९.	गैरसरकारी सेवाप्रदायकबाट सेवा प्राप्ति सम्बन्धी निर्देशिका, २०६१	१२२
१०.	कबुलियती वन तथा चरन विकास आयोजना कार्यक्रम सञ्चालन निर्देशिका, २०५५	१४७
११.	जिल्ला वन समन्वय समितिका स्थापना र सञ्चालन निर्देशिका, २०६२	१६५



नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
**वन विभाग**

फ़्रेन्फ़ोन बब जीनार्को  
४-२२०५०८  
४-२२०३०३  
४-२२१२३१  
४-२१६३०८  
४-२२१०४४  
फ़्रेन्फ़ोन : ४-२२०३०८  
(कृपया पत्रोत्तरमा प्राप्त पत्र संख्या  
र मिति उल्लेख गर्नुहोला ।)

प्राप्त पत्र संख्या र मिति :

पत्र संख्या :-

च. नं. :-

बबरमहल  
काठमाडौं, नेपाल



मन्त्री

वन तथा भू-संरक्षण मन्त्रालय, वन विभाग अन्तर्गत सम्पादन हुने कार्यहरूमा पारदर्शिता, एकरूपता र स्तरीयता एवं छिटो छरितो बनाउने उद्देश्यले वन ऐन, २०४९ तथा वन नियमावली, २०५१ समेतले दिएको अधिकार अन्तर्गत रही विभिन्न समयमा विभिन्न निर्देशिकाहरू जारी भई कार्यान्वयनमा रहेका छन् । जारी निर्देशिकाहरूलाई समय सापेक्ष एवं सेवाग्राहीमुखि बनाउने अभिप्रायले समयमा संशोधन समेत हुडै आएका छन् । विभिन्न निर्देशिकाहरू कार्यान्वयनमा रहेका भएतापनि तीनिहरू एकिकृत रूपमा प्राप्त हुन नसकी कार्यसम्पादनको सिलसिलामा असुविधा महशुस भईरहेको तथ्यलाई मनन गरी सेवा प्रदायक (कर्मचारी), वन जङ्गलको व्यवस्थापन, संरक्षण, सम्बर्द्धन तथा विकासका साथै त्यसको उपयोग गर्ने आम सरोकारवालाहरूलाई ती निर्देशिकाहरू एकिकृत रूपमा प्राप्त हुन सकोस भन्ने उद्देश्यले विभिन्न नौ वटा निर्देशिकाहरू र तीनमा हालसम्म भएका संशोधनहरू समेतलाई मिलाई यो “वन विभागसँग सम्बन्धित निर्देशिकाहरूको संगालो” प्रकाशन गरिएको छ ।

यसबाट वन जङ्गलको व्यवस्थापन, संरक्षण, सम्बर्द्धन, विकास तथा दिगो उपयोग सम्बन्धी क्रियाकलापहरु थप पारदर्शि र छिटो छरितो बनाउन सहयोग पुरनेछ भन्ने विश्वास लिएको छु ।

अन्तमा, यस संगालो प्रकाशन गर्ने प्रोत्साहन पुऱ्याउनु हुने वन विभागका श्री गोपाल कुमार श्रेष्ठ, श्रीमती मुन्नी गौतम (उपाध्या), श्री पुस्करराज नेपाल र श्री प्रकाश शर्मा ढकाललाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

डा. कृष्णचन्द्र पौडेल  
महानिर्देशक



नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
**वन विभाग**

फ़्रेज़ेरी, बब जोगाउँ  
४-२२०३०३  
४-२२१२३१  
४-२१६३०८  
४-२२१०४४  
फ़्रेज़ेरी : ४-२२०३०४  
(कृपया पत्रोत्तरमा प्राप्त पत्र संख्या  
र मिति उल्लेख गर्नुहोला ।)



प्राप्त पत्र संख्या र मिति :

पत्र संख्या :-

च. नं. :-

प्रकाशकीय

बबरमहल  
काठमाडौं, नेपाल

वन तथा भू-संरक्षण मन्त्रालय, वन विभाग अन्तर्गत सम्पादन हुने कार्यहरूमा पारदर्शिता र स्तरीयता एवं छिटो छ्वारितो बनाउने उद्देश्यले वन ऐन, २०४९ तथा वन नियमावली, २०५१ समेतले दिएको अधिकार अन्तर्गत रही विभिन्न समयमा विभिन्न निर्देशिकाहरू जारी भई कार्यान्वयनमा रहेका छन् । जारी निर्देशिकाहरूलाई समय सापेक्ष एवं सेवाग्राहीमुखि बनाउने अभिप्रायले समय समयमा संशोधन समेत हुदै आएका छन् । विभिन्न निर्देशिकाहरू कार्यान्वयनमा रहेका भएतापनि तीनिहरू एउटै ठाँउमा प्राप्त हुन नसकी कार्यसम्पादनको सिलसिलामा असुविधा महशुस भईरहेको तथ्यलाई हृदयांगम गरी सेवा प्रदायक (कर्मचारी), वन जङ्गलको व्यवस्थापन, संरक्षण, सम्बर्द्धन तथा विकासका साथै त्यसको उपयोग गर्ने आम सरोकारवालाहरूलाई ती निर्देशिकाहरू एकै ठाँउमा प्राप्त हुन सकोस भन्ने उद्देश्यले विभिन्न नौ वटा निर्देशिकाहरू र तीनमा हालसम्म भएका संशोधनहरू समेतलाई मिलाई सम्पादन गरी यो “वन विभागसँग सम्बन्धित निर्देशिकाहरूको संगालो” प्रकाशन गरिएको छ ।

यसबाट वन जङ्गलको व्यवस्थापन, संरक्षण, सम्बर्द्धन, विकास तथा दिगो उपयोग सम्बन्धी क्रियाकलापहरु थप पारदर्शि र छिटो छ्वारितो बनाउन सहयोग पुनर्नेत्र भन्ने विश्वास लिइएको छ । .

अन्तमा, यस संगालो प्रकाशन कार्यमा संलग्न कर्मचारीहरु प्रति विभाग हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

वन विभाग  
बबरमहल, काठमाडौं ।

## बन पैदावार (काठ/दाउरा) सङ्कलन तथा बिक्री-वितरण निर्देशिका २०५७

स्वीकृत मिति:	२०५७०२१९
प्रारम्भ मिति:	२०५७०५१२
पहिलो संशोधन:	२०५८०३०७
दोस्रो संशोधन:	२०६४१०२४

### प्रस्तावना

नेपाल राज्यमा प्राकृतिक स्रोतको रूपमा रहेको बन जड्गलको ठूलो महत्व छ । पारिस्थितिकीय सन्तुलन (Ecological Balance) को साथै देशको आर्थिक तथा सामाजिक विकास एवं सर्वसाधारण जनताको दैनिक जीविकोपार्जनको लागि बनक्षेत्रको प्रमुख भूमिका रहेको छ । यस महत्वपूर्ण प्राकृतिक स्रोतको प्रभावकारी रूपले व्यवस्थापन गरी सर्वसाधारण जनतालाई काठ दाउरा सरल र सुलभ तरिकाले उपलब्ध गराई बन पैदावार सदुपयोग गर्न र बन ऐन, २०४९ र बन नियमावली, २०५१ मा उल्लेखित प्रावधानहरूलाई सरल र स्पष्ट पारी कार्यान्वयनमा एकरूपता ल्याउन बन नियमावली, २०५१ को नियम ६७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार बन तथा भू-संरक्षण मन्त्रालयद्वारा यो निर्देशिका तयार गरिएको छ ।

## परिच्छेद-१

### प्रारम्भक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस निर्देशिकाको नाम “वन पैदावार (काठ/दाउरा) सङ्घलन तथा बिक्री-वितरण निर्देशिका, २०५७” रहेको छ।  
(२) यो निर्देशिका नेपाल सरकारले स्वीकृत गरेको मितिदेखि प्रारम्भ हुने छ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा, यस निर्देशिकामा :-
  - (क) “प्लट” भन्नाले वन व्यवस्थापन योजना वा वन कार्ययोजना अनुसारको कूप, व्लक क्षेत्र, कुनै विकास निर्माण आयोजना सञ्चालन गर्दा हटाउनु पर्ने रुखहरु भएको क्षेत्र, अधिकार प्राप्त अधिकारीले तोकेको कटान क्षेत्र वा नेपाल सरकारबाट तोकिएको कटान क्षेत्र समेतलाई जनाउँछ।
  - (ख) “जरा ठूटा” भन्नाले रुख कटान गरिसकेपछि माथिल्लो जमीन सतहदेखि बढीमा ६ इन्चीसम्म बाँकी रहेको रुखको भाग र जरासँग जोडिएको जमीनको भित्रको काठ र सम्पूर्ण जराहरुलाई समेत जनाउँछ।
  - (ग) “समिति” भन्नाले नेपाल सरकारबाट काठ/दाउरा सङ्घलन र विक्री वितरण गर्नको लागि अखिलयार गरेको कुनै समिति र वन पैदावार विकास समितिलाई जनाउँछ।
  - (घ) “संस्थान” भन्नाले कम्पनी ऐन २०२१ अन्तर्गत स्थापना भई नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित काठ दाउरामा आधारित तथा प्रशोधन गर्ने कुनै संस्था, उद्योग र टि. सि. एन. समेतलाई जनाउँछ।
  - (ङ) “छपान रुख” भन्नाले पाँच इन्ची भन्दा बढी व्यास भएको छपान गर्नु पर्ने रुखहरुलाई जनाउँछ।
  - (च) “बल्लाबल्ली” भन्नाले छातीको उचाईमा ११ इन्ची भन्दा मुनी ५ इन्चीसम्म व्यास भएका रुखहरुलाई सम्फनु पर्दछ।
  - (छ) “सिल्भकल्चरल अपरेसन” भन्नाले वन व्यवस्थापन गर्दा सञ्चालन गरिने सुधारका कार्यक्रमहरु जस्तै छटनी गर्ने, हांगा छिमल्ने, लहरा काट्ने, सुधारको लागि रुख कटानी गर्ने र सुखड खडा, मर्न लागेको, मरेको, बुढो, रोगी रुखहरुलाई छानौट गरी कटानी गर्ने र ढलापढा रुखलाई हटाउने कार्यसमेतलाई जनाउँछ।
  - (ज) “अन्तिम जाँच” भन्नाले कुनै निकाय वा व्यक्तिले करारनामा अनुसार काम गर्न पाएको प्लटमा कटान मुछान आदि सम्पूर्ण कार्य सम्पन्न भएपछि जिल्ला वन कार्यालय र कटान गर्ने व्यक्ति वा कटान गर्ने निकायले तोकेको प्रतिनिधिको उपस्थितिमा क्षेत्रीय वन निर्देशकले गरेको अन्तिम जाँचलाई जनाउँछ।
  - (झ) “दरियाबुद्धी काठ” भन्नाले नदी खोलाले वगाई त्याएको, किनारा लागेको, अडकेको, ढुवेको,

टाँचा निशान लागेको वा कुनै टाँचा निशान नलागेको, कसैको हक प्रमाण नपुगेको काठलाई जनाउँछ ।

- (ज) “बेबारिसी काठ” भन्नाले टाँचा लागेको वा नलागेको, टाँचानिशान खुर्केको, बदलिएको वा कुनै तरहबाट मेटिएको, कसैको हक प्रमाण नपुग्ने काठलाई समेत जनाउँछ ।
- (ट) “कार्य-योजना” भन्नाले वातावरणीय सञ्चालन कायम राखी वनको विकास, संरक्षण तथा वन पैदावारको सदुपयोग गर्न तयार गरिएको वन ऐन, २०४९ बमोजिम स्वीकृत वन सम्बन्धी कार्ययोजनालाई सम्झनु पर्दछ ।
- (ठ) “सरकारद्वारा व्यवस्थित वन” भन्नाले वन ऐन, २०४९ को परिच्छेद-३ बमोजिम नेपाल सरकारले व्यवस्थापन गर्ने राष्ट्रिय वनलाई सम्झनु पर्दछ ।
- (ड) “संरक्षित वन” भन्नाले राष्ट्रिय वनको कुनै भाग विशेष वातावरणीय, वैज्ञानिक वा सांस्कृतिक महत्वको ठानी नेपाल सरकारले वन ऐन, २०४९ बमोजिम छुट्याई संरक्षित वनको रूपमा घोषित गरिएको वन क्षेत्रलाई सम्झनु पर्दछ ।
- (इ) “अधिकार प्राप्त अधिकारी” भन्नाले जिल्ला वन अधिकृतलाई सम्झनु पर्दछ । यस्ता अधिकृत नियुक्त नभएको अवस्थामा नेपाल सरकारले तोकेको अधिकृत सम्झनु पर्दछ ।
- (ण) “निकाय” भन्नाले नेपाल सरकारले काठ, दाउराको कटान, मुद्धान, घाटगद्दी तथा विक्री-वितरणको व्यवस्थापन गर्न पाउने गरी अखिलयारी दिएको संस्था सम्झनु पर्दछ ।
- (त) “अनुसन्धान केन्द्र” भन्नाले वन तथा वनस्पतीको सर्वेक्षण तथा अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी भएको वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत वन अनुसन्धान तथा सर्वेक्षण विभाग र वनस्पती विभाग समेतलाई जनाउँछ ।
- (थ) “जनसहभागीता” भन्नाले जिल्ला विकास समिति वा गाँउ विकास समिति अन्तर्गत नेपाल सरकारको वार्षिक कार्यक्रम भित्र परेको जनस्तरको सहयोगबाट सञ्चालन गरिने विकास निर्माण कार्य सम्झनु पर्दछ ।
- (द) “साना लागत” भन्नाले रु. ५ लाखसम्म अनुमानित लागत भएको विकास निर्माण कार्य सम्झनु पर्दछ ।

## परिच्छेद -२

### रुख छपान तथा कटान इजाजत सम्बन्धी व्यवस्था

३. प्लट निर्धारण (१) वन व्यवस्थापन कार्ययोजना वा वन कार्ययोजना अनुसारको कूप, व्लक क्षेत्र, कुनै विकास निर्माण आयोजना सञ्चालन गर्दा हटाउनुपर्ने रुखहरु भएको क्षेत्र, अधिकार प्राप्त अधिकारीले तोकेको कटान क्षेत्र, नेपाल सरकारबाट तोकिएको कटान क्षेत्र आदि प्लटहरुको चार किल्ला स्पष्टसँग जिल्ला वन अधिकृतले निर्धारण गर्नु पर्नेछ । प्लटको चार

किल्ला छुट्याउँदा सकभर प्राकृतिक सिमाना जस्तै नदी, खोलानाला, खोल्सा, बाटो आदिलाई लिनुपर्नेछ ।

- (२) प्लट निर्धारण गर्दा भू-क्षय तथा जैविक विविधताको दृष्टिकोणले संरक्षण गरिनुपर्ने क्षेत्र र अनुसन्धान क्षेत्रलाई कटान गर्ने क्षेत्रमा समावेश गरिनु हुँदैन ।
- (३) जिल्ला वन अधिकृत र कटान गर्ने व्यक्ति वा निकायले संयुक्त रूपमा प्लट निरीक्षण गरी रुखहरु कटान गर्ने क्षेत्र, मूढाहरु घिसार्ने बाटोहरु (Skid Trails), गाडा, ट्याक्टर वा अन्य हुवानी गर्ने सवारी साधनहरु चल्ने बाटो तथा सडक, खोल्सा वा खोला तर्ने पुलेसाहरु, काठेपूलहरु, छोटो अर्वाधिको लागि थोरै परिमाणमा लकडी थुपार्ने ठाउँहरु (Landings) र घाटगट्टी रहनेस्थान समेत यकिन गरी नक्सामा अंकित गरी जिल्ला वन कार्यालयमा पेश गर्नु पर्नेछ ।
४. छपान व्यवस्था: (१) निर्धारण गरिएको प्लटमा भएका कटान गर्नु पर्ने रुखहरुमा छपान गर्नुको साथै अवस्था र क्लासको लगत लिई मूल्याङ्कन समेत गर्नु पर्नेछ । छपान तथा मूल्याङ्कन कार्य राजपत्र अनंकित प्रथम श्रेणीसम्मको रेज्जर वा सो भन्दा माथिको अधिकृतले अनुसूची-१ बमोजिम गर्नु पर्नेछ । सो छपान तथा मूल्याङ्कन कार्यको जाँचबुझ कम्तीमा एक तह माथिको प्राविधिक कर्मचारीबाट गर्नु पर्नेछ ।
- (२) छपान गर्नुपर्ने प्रत्येक रुखमा दुई ठाउमा ६ इन्चीको ब्लेज (Blaze) लगाउनु पर्नेछ । उक्त ब्लेज फेदमा (भूइको सतहदेखि ६ इन्ची भित्र)/छातीको उचाई (रुखको फेददेखि ४)५ फीट वा १३७ से. मी. उचाई) मा हुनु पर्नेछ । दुवै ब्लेज एक अर्काको विपरीत दिशामा हुनुपर्ने र दुवै ब्लेजमा प्रष्ट देखिने गरी छपान टाँचालगाई नम्बर इनामेलले लेख्नुपर्नेछ । \*“दरियावर्दी वा खोलामा गाडिएको अवस्थामा रहेका रुखहरु छपान गर्दा दुवै ब्लेज एकै दिशामा हुने गरी छपान गर्न सकिनेछ ।” छपान भैसकेका रुखहरुको तेरिज अनुसूची-२ बमोजिमको ढाँचामा राख्नुपर्नेछ ।
- (३) जिल्ला वन अधिकृतले छपान गराएका रुखहरु मध्ये कम्तीमा १० प्रतिशत रुखहरु जाँचबुझ गर्नु पर्नेछ । साथै क्षेत्रीय वन निर्देशकले छपान गरिएका रुखहरु मध्ये कम्तीमा ५ प्रतिशत रुखहरु निरीक्षण गर्नु पर्नेछ ।
- (४) नदीनालाको किनारा र सडक छेउका रुखहरु छपान गर्दा भू-क्षय नहुने किसिमले विशेष होशियार भएर छपान गर्नु पर्दछ ।
- (५) जिल्ला वन अधिकृतले छपान जाँच गर्दा उचित तवरले छपान गरेको नभेटेकोमा सो प्लटमा छपान भएको रुखहरु रद् गर्न सक्नेछ र सो को जानकारी क्षेत्रीय वन निर्देशकलाई गराउनु पर्नेछ । क्षेत्रीय वन निर्देशकले जाँचबुझ गरी आवश्यक ठहर्याएमा प्लट समेत रद् गरी पुन छपान गर्न आदेश दिन सक्नेछ ।
- (६) छपान भएका रुखहरुको नाप साइज फरक परेमा छपान गर्ने कर्मचारी नै जिम्मेवार रहने छ । यसरी गलत छपान गर्ने कर्मचारी उपर विभागीय कारबाही समेत हुनेछ ।

\* पहिलो संशोधन

५. निकाय निर्धारण र सूचना प्रकाशन: (१) कार्ययोजना वमोजिम वा नेपाल सरकारले तोके वमोजिम कटानको लागि प्लट निर्धारण भई छपान कार्य सकिएपछि जिल्ला वन कार्यालय आफैले वा अन्य निकायलाई कटान मुद्घानको काम गर्न दिने हो सो को जिल्ला वन अधिकृतले यकिन गर्नु पर्नेछ ।
- (२) प्लटमा कटान मुद्घान कार्य जिल्ला वन कार्यालयले नै गर्ने भएमा आर्थिक ऐन नियमानुसार ठेक्का वन्दोवस्त गर्न जिल्ला वन कार्यालयले सूचना प्रकाशित गर्नु पर्नेछ ।
- (३) सामान्यत कटान मुद्घान कार्य अमानतबाट गरिने छैन । उपदफा (२) वमोजिम ठेक्का वन्दोवस्त गर्न सूचना प्रकाशित गर्दा वोलपत्र नपरी वा विशेष परिस्थितिबाट अमानतमा कार्य गर्नु परेमा क्षेत्रीय वन निर्देशकको स्वीकृति लिई स्वीकृत लागत अनुमान (Estimate) वमोजिम कटान मुद्घान कार्य गर्न सकिने छ ।
६. करारनामा सम्बन्धी व्यवस्था (१) आर्थिक ऐन नियमानुसार ठेक्का सदर भएपछि सम्बन्धित व्यक्ति वा निकायलाई ठेक्का सदर भएको जानकारी दिनुपर्नेछ । सो जानकारी पाएको मितिले ७ दिनभित्र करारनामा गर्न आउनु भनी सूचना दिनु पर्नेछ । तोकिएको अवधिभित्र करारनामा गर्न नथाएमा ठेक्का तोडिनेछ ।
- (२) यसरी स्वीकृत भएको ठेक्काको करारनामा गर्दा नेपाल सरकारले तोकेको अधिकृत र सम्बन्धित व्यक्ति, निकाय वा निजको प्रतिनिधिले साक्षीको रोहवरमा हस्ताक्षर गर्नु पर्नेछ ।
- (३) करारनामा सम्बन्धी विवाद परेमा करार ऐन, २०५६ वमोजिम हुनेछ ।
७. जमानत तथा धरौटी: (१) प्रत्येक प्लटमा गर्नु पर्ने कामको क्वोल अङ्गको ५ प्रतिशत नेपाली नागरिकले र १० प्रतिशत गैर नेपाली नागरिकले जमानत राख्नुपर्नेछ ।
- (२) नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको समिति/संस्थानले कुनै जमानत तथा धरौटी राख्नु नपर्ने निर्णय वन तथा भू-संरक्षण मन्त्रालयले गर्न सक्नेछ ।
८. वन पेशी (पूर्जि) इजाजत पत्र: (१) वन नियमावली, २०५१ अनुसारको वन पेशी (पूर्जि) इजाजतपत्र करारनामा गरेको २१ दिन भित्र लिई सक्नुपर्नेछ । सम्बन्धित व्यक्ति वा निकायले उक्त म्यादभित्र पूर्जि नलिएमा ठेक्का तोडी सो वापत राखेको धरौटी समेत जफत गरिनेछ । समिति/संस्थानले पनि करारनामा गरेको २१ दिन भित्र वन पेशी (पूर्जि) नलिएमा करारनामा रद्द गरिनेछ र सोही प्लट पुन उपलब्ध गराइने छैन ।
- \*(२) यस निर्देशिका अनुसार वन पेशी (पूर्जि) कार्तिक १ गते देखि जेष्ठ १५ गतेसम्म मात्र दिइनेछ ।

---

\* पहिलो संशोधन

## परिच्छेद-३

### रुख कटान, मुद्घान, ढुवानी तथा घाटगढी सम्बन्धी व्यवस्था

९. कटान मुद्घान सम्बन्धी व्यवस्था: (१) करारनामामा उल्लेख भएको मितिदेखि नै व्यक्ति वा निकायले वन पेशी (पूर्जी) लिई काम शुरु गर्नु पर्नेछ ।
- (२) सम्बन्धित व्यक्ति वा निकायले कटान कार्यमा संलग्न सम्पूर्ण कामदार र प्रतिनिधि (एजेन्ट) को तीन पुस्ते नाम, थर र ठेगाना समेत खोली जिल्ला वन कार्यालयमा पेश गर्नु पर्नेछ ।
- (३) कटानी सम्बन्धी कार्यमा सम्बन्धित व्यक्ति वा निकायले काम लगाउदा स्थानीय व्यक्तिलाई प्राथमिकता दिनु पर्नेछ ।
- (४) टाँचा लागेको रुखहरु मात्र कटान गर्नु पर्नेछ । रुख कटान गर्दा फेदमा छपान भएको तल्लो टाँचा प्रष्ट देखिने गरी छोड्नुपर्नेछ ।
- (५) छपान भएका रुखहरु उखेल्ने शर्त भएमा सोही बमोजिम जरादेखि उखेल्न सकिने छ । रुख काट्ने कार्य बन्च्वरो, हातेआरा, पावर मेशिनले गर्न सकिनेछ । छपान भएका सबै रुखहरु कटान गर्नु पर्नेछ ।
- (६) विभिन्न विकास निर्माण आयोजना सञ्चालन गर्दा कटानी भएको वन क्षेत्र र पुनर्वास तथा वसोवास क्षेत्रमा जरा ठूटाहरुको मात्र सङ्कलनको लागि इजाजत दिन सकिने छ । तर भू-क्षय हुने र प्राकृतिक पुनरुत्थान कार्यमा प्रतिकूल असर पर्ने देखिएमा जरा ठूटा निकाललाई अधिकार प्राप्त अधिकारीले मनाही गर्न सक्नेछ ।
- (७) कटान भएका रुखहरुलाई उचित तरिकाले गिंडा (Sectioning) गरी उपयुक्त साइजको हुने गरी गोलियाहरु तयार गर्नु पर्नेछ । बल्ला बल्ली र गोलिया हुने काठलाई दाउरामा परिणत गर्नु हुँदैन । त्यसरी नै दाउराको रूपमा मात्र प्रयोग हुने अवस्थाको बांगोटिंगो, धोत्रो, मकिएको र दाउराको परिभाषा भित्र पर्ने काठलाई गोलियामा परिणत गर्नु हुँदैन ।
- (८) कटान मुद्घान कार्यको रेखदेख गर्न जिल्ला वन कार्यालयले आवश्यक संख्यामा प्राविधिक कर्मचारी खटाउनुपर्नेछ । गोलिया तयार गर्ने कार्य र काठको वर्गीकरण गर्ने कार्य जिल्ला वन अधिकृतले विशेष ध्यान दिई समयसमयमा प्लटको निरीक्षण गर्नु पर्नेछ ।

\*(दक) प्लटमा रुख कटान मुद्घान गर्दा छपान गरिएका रुखहरु मध्ये सम्बन्धित इलाका वन कार्यालयका सहायक वन अधिकृतबाट २५ प्रतिशत र जिल्ला वन अधिकृत वा निजले तोकेको प्राविधिकबाट १० प्रतिशत निरीक्षण गर्नु पर्नेछ ।

♦ दोस्रो संशोधनद्वारा थप

- (९) कटान गरीएका रुखहरुबाट निस्केका गोलिया र दाउराको लगत कटान रजिष्टरमा अनुसूची-३ बमोजिम उल्लेख गर्नु पर्नेछ ।
- (१०) उक्त कटान भएका प्रत्येक गोलिया काठमा छपान रुख नम्वर, गिण्डा नम्वर (प्रत्येक रुखबाट निस्केको कुन गोलिया हो सो ) र गोलियाको नाप साइज (गोलाई तथा लम्बाई) समेत सबै स्पष्टसँग देखिने गरी इनामेलले लेख्नुपर्नेछ ।
- (११) प्रत्येक प्लटमा कटान भएका रुख र सोबाट निस्केका गिण्डाहरुको लगत विवरण अनुसूची-४ बमोजिम पन्थरोजा फारममा उल्लेख गरी जिल्ला वन कार्यालयमा पेश गर्नु पर्नेछ ।
- (१२) छपान भएका रुखहरु बाहेक अन्य रुखहरु नोक्सान भएमा वन नियमावली, २०५१ को नियम १८ र सोही नियमावलीको अनुसूची-७ बमोजिम विगो कायम गरिनेछ ।
१०. **काठ दाउरा ढुवानी तथा घाटगदी सम्बन्धी व्यवस्था:** (१) दफा ९ अनुसारको लगत भएका गोलिया काठ तथा दाउरा जिल्ला वन अधिकृतबाट चार किल्ला खुलाई तोकेको ठाउँमा घाटगदी गर्नु पर्नेछ । तर सिमावर्ती क्षेत्रमा सिमाना देखि ५ कि.मि. भित्र र सःमिल क्षेत्र भित्र घाटगदी गर्न दिइने छैन ।
- (२) लकडी घाटगदी गर्ने ठाउँ सकेसम्म जङ्गल बाहिरको सुरक्षित ठाउँमा गर्नु पर्नेछ । जङ्गलक्षेत्र भित्र नै काठ दाउराको घाटगदी गर्नु पर्ने अवस्था परेमा क्षेत्रीय वन निर्देशकको पूर्व स्वीकृती लिई जिल्ला वन अधिकृतले निश्चित क्षेत्र छुट्याई घाटगदी गर्न दिन सक्नेछ ।
- (३) जङ्गल क्षेत्र बाहिर काठ दाउरा घाटगदी गर्न उपयुक्त ठाउँ उपलब्ध नभै कुनै व्यक्ति विशेषको नम्वरी आवादी जग्गामा घाटगदी गर्नु पर्दा सम्बन्धित व्यक्ति वा निकायले जग्गाधनीको लिखित स्वीकृती लिई घाटगदी कायम गर्नको लागि जिल्ला वन कार्यालयमा माग गर्नु पर्नेछ ।
- (४) कटान गरेको प्लटबाट घाटगदी गर्ने स्थानसम्म ढुवानी गर्नु पर्ने काठ दाउरा ढुवानी गर्नु पर्दा अनुसूची-५ बमोजिम रमाना पूर्जी भेरेर सम्बन्धित ढुवानी गर्ने गाडावान र सवारी चालकलाई दिई पठाउनु पर्नेछ । घाटगदीमा उक्त रमाना पूर्जी अनुसारको काठ दाउरा सम्बन्धित निकायको व्यक्तिले बुझ्नु पर्नेछ । रमाना पूर्जीमा जिल्ला वन कार्यालयको छाप लागेको र प्लट निरीक्षणमा खटीएको कर्मचारी र सम्बन्धित व्यक्ति वा निकायको प्रतिनिधिको दस्तखत हुनु पर्नेछ ।
- (५) काठ ढुवानी गर्दा जिल्ला वन अधिकृतले तोकिदिएको बाटो मात्र प्रयोग गर्नु पर्नेछ ।
- (६) ढुवानी गर्ने प्रत्येक गोलियाको दुवैतिर “जा” टाँचा लगाउनु पर्नेछ । सो टाँचा नलगाई काठ घाटगदीमा ल्याउनु हुदैन ।
- (७) पहाडी क्षेत्र वा अन्य विकट क्षेत्रको प्लटबाट घाटगदीसम्म काठ ढुवानी गर्न गोलिया चिरान नगरी सम्भव नहुने भएमा क्षेत्रीय वन निर्देशकले पूर्व स्वीकृती लिई हाते आराबाट गोलिया चिरान गरी घाटगदी गर्न जिल्ला वन अधिकृतले इजाजत दिन सक्नेछ । उक्त चिरान गरिएको गोलिया तथा चिरान काठ प्रत्येकको लगत राख्नु पर्नेछ ।

- \* (७क) घाटगद्दीमा आएका काठदाउरा मध्ये सम्बन्धित इलाका वन कार्यालयका सहायक वन अधिकृतबाट २५ प्रतिशत, जिल्ला वन अधिकृतबाट १० प्रतिशत र क्षेत्रीय वन निर्देशकबाट ५ प्रतिशत निरीक्षण गर्नु पर्नेछ।
- (८) कटान क्षेत्रमा नै काठ दाउराको मूल्याङ्कनको स्टम्पेज भ्यालु (Stumpage Value) को आधारमा राजस्व लिनुपर्ने काठको हकमा सम्बन्धित निकायले राजस्व वुझाई विमार्क लिई सकेपछि मात्र गोलिया काठ चिरान गर्न पाउनेछ।
- (९) प्लटमा भएको छपान रुखहरुको मूल्याङ्कन कै आधारमा लिलाम प्रथाबाट उपलब्ध गराइएको प्लटमा भएको काठको हकमा भने जिल्ला वन अधिकृतले सकार मूल्य लिई गोलिया काठ चिरान गर्न दिई चिरान काठमा विमार्क दिन सक्नेछ।
- (१०) घाटगद्दीमा गोलिया काठ चाड (Pile) लगाएर राख्नु पर्नेछ। चाड लगाउदा लामो गोलिया सबै भन्दा तल र छोटो गोलिया माथि हुने गरी क्रमशः मिलाएर राख्नु पर्नेछ। दाउराको हकमा २० फीट  $\times$  ५ फीट  $\times$  ५ फीटको चट्टा वनाई चट्टा नम्बर इनामेलले लेखेर राख्नु पर्नेछ।
- (११) घाटगद्दीमा आएको सम्पूर्ण काठ र दाउराको जात र साइज खुलेको लगत घाटगद्दी रजिस्टर खडा गरी अनुसूची-६ बमोजिम तयार गरी राख्नु पर्नेछ। रमाना पूर्जी र घाटगद्दीको लगत अनिवार्य रूपमा भिड्ने हुनु पर्नेछ।
- (१२) घाटगद्दीमा रहेका सम्पूर्ण काठ दाउराको परिमाणको विवरण अनुसूची-७ बमोजिमको पन्थ रोजा फर्म भरी प्लटमा खटिएका कर्मचारीहरु र काम गर्ने व्यक्ति वा निकायले नियमित रूपमा जिल्ला वन कार्यालयमा पेश गर्नु पर्नेछ।
- (१३) घाटगद्दीमा रहेका काठ दाउराको आगलागीबाट नोक्सानी हुन नदिन असिन नियन्त्रणको उचित व्यवस्था गर्नु पर्नेछ। त्यसरी नै काठ दाउरा चोरी निकासी गर्न नपाउने गरी पालो पहराको व्यवस्था समेत मिलाउनु पर्नेछ।

## परिच्छेद-४

### काठ नाप साइज, मूल्य निर्धारण र राजस्व असुली सम्बन्धी व्यवस्था

११. **काठको नाप साइज सम्बन्धी व्यवस्था:** (१) काठको लम्बाई नाप्दा ६ ईन्ची भन्दा मुनिको नाप छाडिदिने र ६ ईन्ची वा ६ ईन्ची भन्दा माथि १२ ईन्चीसम्म लामोलाई १ फुट कायम गरिने छ। लम्बाईको छेउतिर चारपाटे पारेर नचिरेको काठहरुको हकमा सबैभन्दा लामो तर्फ लम्बाई कायम गरिनेछ।

---

\* दोस्रो संशोधनद्वारा थप

- (२) काठको चौडाई, मोटाई वा गोलाई नाप्दा आधा इन्ची भन्दा कम नापको भाग छाडिदिने र आधा इन्ची भन्दा बढीको नापलाई १ इन्ची कायम गरिनेछ ।
- (३) गोलिया काठको गोलाई नाप्दा फेदपट्टीको व्यास १० इन्ची\* भन्दा बढी भए काठको गोलाईको नाप सो काठको वीचमा लिनु पर्नेछ । नापी गर्ने व्यक्तिले नापेको ठाउमा चिनो लगाउनु पर्नेछ र जाँच गर्नेले पनि सोही ठाँउमा नापेर जाँच गर्नु पर्नेछ ।
- (४) काठ नाप्दा धोत्रो र मक्किएको भागलाई छुट्याई नाप्नु पर्दछ । यसरी छुट्याइने धोत्रो र मक्किएको भाग जतीको आयतन वन नियमावली, २०५१ को अनुसूची-७ मा उल्लेख भए अनुसार गरी खुद आयतन कायम गर्नु पर्नेछ । त्यस्तो धोत्रो र मक्किएको भाग कटाउने कार्य जिल्ला वन अधिकृतले स्याम्पलीङ्ग (Sampling) गरी जाँचबूझ समेत गर्नु पर्नेछ ।

**१२. मूल्य निर्धारण र राजस्व असूली सम्बन्धी व्यवस्था:** (१) वन जङ्गलको कटान क्षेत्रमा नै काठ दाउराको नाप साइज गरी वन नियमावली, २०५१ को अनुसूची-२ मा तोकिएको राजस्व दर बमोजिम मूल्याङ्कन स्टम्पेज भ्यालु (Stumapage Value) गरिए अनुसार कै राजस्व रकम काठ र दाउराको विमार्का गर्नु अगाडी नै सम्बन्धित निकायबाट जिल्ला वन कार्यालयले बुझिलिई सर्वसञ्चित कोषमा दाखिला गर्नु पर्नेछ ।

- (२) यस प्रयोजनको लागि कटान क्षेत्रमा नै काठ दाउराको नाप साइज गरी मूल्याङ्क (Stumapage Value) गरिए अनुसार कै राजस्व रकम भन्नाले नेपाल सरकारको निर्णयानुसार कुनै निकायलाई खडा रुख नै उपलब्ध गराउनु पर्ने अवस्थामा छपान भएका रुखहरूबाट उपलब्ध हुने काठ दाउराको खुद आयतनलाई र ढलापढा रुखहरू कटान मुछान गरी उपलब्ध गराउनु पर्ने अवस्थाका रुखहरूलाई गिण्डा गरी नाप साइज भएको काठ दाउराको परिमाणलाई वन नियमावली, २०५१ को अनुसूची-२ मा तोकिएको मूल्यले गुणन गरी कायम हुने मूल्यलाई नै मूल्याङ्कन (Stumapage Value) हो भन्ने स्पष्ट ठान्नु पर्दछ ।
- (३) कटान गर्न सम्बन्धित व्यक्ति वा निकायले प्लटमा सबै रुखहरू कटान मुछान गर्नुपर्ने र काठ र दाउराहरू उठाइ लैजानु पर्नेछ । यसरी काठ र दाउराहरू उठाइ नलगेमा पनि नाप/साइज भए अनुसार कै राजस्व रकम सम्बन्धित निकायले अनिवार्य वुभाउनु पर्नेछ ।
- (४) कटान प्लट नाप पैमाइस गरिएको काठ दाउराको नाप साइज र परिमाण, घाटगटीमा भएको काठ दाउराको नाप साइज र परिमाण फरक परेमा जुन बढी हुन्छ सोही नाप साइज र परिमाण अनुसारको राजस्व सम्बन्धित व्यक्ति वा निकायबाट असूल गरिनेछ ।
- (५) जरा ठूटासँग जोडिएको काठको मूल्य वन नियमावली, २०५१ को अनुसूची-२ को खण्ड (१) अनुसार र जरा ठूटाको मुल्य सोही अनुसूची को खण्ड (२) अनुसार लिनु पर्नेछ ।

---

\* पहलो संशोधनबाट सच्याइएको

## परिच्छेद ५

### काठ, दाउरा र खडा रुख विक्री-वितरण सम्बन्धी व्यवस्था

१३. **घाटगढी भएको काठ, दाउराको विक्री-वितरण सम्बन्धी व्यवस्था:** (१) समिति र संस्थान कार्यरत नभएको जिल्लाको वन क्षेत्रमा जिल्ला वन कार्यालयले नै रुखहरु कटान मुद्दान गरी घाटगढी गरेको काठ दाउराको विक्री-वितरण सम्बन्धमा मात्र यो व्यवस्था लागू हुनेछ ।

(२) दफा १० अनुसार घाटगढीमा रहेको सम्पूर्ण काठ दाउराको परिमाणको विवरण सहितको १५ रोजा जिल्ला वन कार्यालयमा प्राप्त भएपछि जिल्ला वन अधिकृतले २१ दिन भित्र काठको जात, साइज, गुणस्तर समेतलाई आधार मानी बढीमा १००० क्यू. फी. सम्मको लट वनाई लिलाम विक्रीको लागि आर्थिक नियमानुसार सूचना प्रकाशित गर्नु पर्नेछ ।

(३) काठ दाउराको विक्री-वितरण गर्दा अधिकारप्राप्त अधिकारीले वन नियमावली, २०५१ को अनुसूची-२ मा निर्धारण भएको मूल्यमा विक्री गर्नु पर्नेछ ।

\*४) काठ दाउराको विक्री-वितरण र म्याद थप सम्बन्धी प्रक्रिया आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०५६ (हाल आर्थिक कार्यविधि नियमावली, २०६४) अनुसार हुनेछ ।

\*५) काठ दाउराको विक्री-वितरण गर्ने गराउने अधिकार वन नियमावली, २०५१ को नियम ६६ अनुसार हुनेछ ।

१४. **खडा रुख विक्री सम्बन्धी व्यवस्था:** (१) विभिन्न विकास निर्माण कार्य गर्दा हटाउनु पर्ने रुखहरु छिटो, छरितो कटानी गर्नुपर्ने र विकट ठाउँमा कटान गरी घाटगढी गर्न असजिलो हुने प्लटहरुको खडा रुख नै अधिकार प्राप्त अधिकारीले काठ दाउरा मूल्याङ्कनको आधारमा आर्थिक ऐन, नियमको परिधि भित्र रही लिलाम विक्री गर्न सक्नेछ । यसरी खडा रुख विक्री गर्दा यस निर्देशिकाको ३ देखि १० सम्मका दफाहरुमा उल्लेखित सम्पूर्ण व्यवस्थाहरु पालना गर्नु पर्नेछ ।

(२) प्रत्येक प्लटको हुने मूल्याङ्कनको ५ प्रतिशत नेपाली नागरिकले र सो को १० प्रतिशत गैर नेपाली नागरिकले जमानत राख्नु पर्नेछ । काठ विक्री सदर नभएमा जमानत फिर्ता दिइने छ । जमानत रकम वैक खातामा जम्मा गरी भौचर पेश गर्नु पर्नेछ । करारनामा अनुसारको कार्य सम्पन्न भए पछि अन्तिम जाँच गरी अधिकार प्राप्त अधिकारीले कटा गर्नु पर्ने रकम कटा गरी बाँकी जमानत वा धरौटी विना व्याज फिर्ता गर्नु पर्नेछ ।

(३) पहाडी क्षेत्रको लागि घरकाज, दैवी प्रकोप, कृषि औजार र विकास निर्माण कार्यको लागि आवश्यक पर्ने काठ विक्री-वितरण गर्दा मूल्याङ्कन गरी माग बमोजिमको लकडीको परिमाणमा नबढने गरेर खडा रुख नै कटान गरी लैजान सम्बन्धित व्यक्ति वा संस्थालाई जिल्ला वन अधिकृतले इजाजत दिन सक्नेछ । तर सडक सुविधा भएको ठाउँमा ठेक्कामा सञ्चालन भएको विकास निर्माण कार्यको हकमा लागत अनुमान अनुसारको काठ अन्यत्रको समिति संस्थान वा अन्य निकायबाट खरिद गरी लिनु पर्नेछ । सडक सुविधा नभएको

\* पहिलो संशोधन

ठाउँमा ठेक्कामा सञ्चालन गरेको विकास निर्माण कार्यको लागि भने वन विभागको पूर्व स्वीकृतिमा बोल क्वोल बमोजिमकै रकम लिने गरी लागत अनुमान बमोजिमको काठ जिल्ला वन अधिकृतले उपलब्ध गराउन सक्नेछ ।

## परिच्छेद-६

### वेवारिसी वा दरियाबूद्धि काठ सम्बन्धी व्यवस्था

१५. **वेवारिसी वा दरियाबूद्धि काठ सम्बन्धी व्यवस्था:** (१) नदी खोलाले बगाई ल्याएको, किनारा लागेको, अड्केको, डुवेको, टाँचा लागेको वा नलागेको र कुनै हक प्रमाण नपुगेको काठ नेपाल सरकारको सम्पत्ति ठहरिनेछ ।
- (२) यस्ता सबै काठहरु वन अधिकृतले तोकिदिएको कुनै डिपोमा जम्मा गरी हानी-नोक्सानी नहुने व्यवस्था मिलाई रोक्का राख्न सक्नेछ ।
- (३) यसरी डिपोमा जम्मा हुन आउको काठको किसिम र परिमाण खुलाई कुनै व्यक्ति वा संस्थाबाट हकदावीको लागि सम्बन्धित जिल्ला वन कार्यालयले १५ दिनको सूचना प्रकाशित गरी आफ्नो कार्यालयको सूचना पाटीका टाँस गर्नु पर्नेछ ।
- (४) सूचनामा तोकिएको अवधिभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नो हकदावीको सबुद प्रमाण सहितको निवेदन उक्त वन कार्यालयमा पेश गर्नु पर्नेछ ।
- (५) यसरी पर्न आएको निवेदन उपर जिल्ला वन अधिकृतले तहकिकात गरी गराई दरखास्तवालालाई हकदावी पुगे नपुगेको कुराको निर्णय गरी सो को जानकारी निवेदकलाई उपलब्ध गराउनु पर्नेछ । कसैको हकदावी पुगेको ठहरेमा जिल्ला वन कार्यालयले आफ्नो लागत खर्च निजबाट असूल उपर गरी निजलाई काठ उपलब्ध गराउनु पर्नेछ ।
- (६) जिल्ला वन अधिकृतले हकदावी नपुग्ने भनी गरेको निर्णयमा चित्तनवुभन्ने व्यक्ति वा संस्थाले निर्णयको सूचना प्राप्त भएको मितिले ३५ दिन भित्र सम्बन्धित क्षेत्रीय वन निर्देशक समक्ष उजुर गर्न सक्नेछ ।
- (७) जिल्ला वन कार्यालयले रोक्का गरेको त्यस्तो काठ सडीगली, नोक्सानी भई घट्न गएको खण्डमा कुनै व्यक्ति वा संस्थाले उक्त नोक्सानीको हर्जना नेपाल सरकार वा वन अधिकृतबाट दावी गर्न पाउने छैन ।
- (८) कसैको हकदावी नभएको त्यस्तो काठहरु तोकिए बमोजिम विक्री-वितरण गर्न जिल्ला वन अधिकृतले समिति वा संस्थानलाई उपलब्ध गराउन सक्नेछ ।
- (९) जङ्गल क्षेत्रमा भएको दरियाबूद्धि काठको लगत गरी जिल्ला वन कार्यालयले नै सङ्गलन गरी नियमानुसार लिलाम विक्रीको व्यवस्था गर्नु पर्नेछ । जिल्ला वन कार्यालय आफैले विक्री-वितरण नगरी प्रचलित राजश्व लिई समिति वा संस्थानलाई उपलब्ध गराउन पनि सक्ने छ । यस्तो

दरियावूर्दि लकडीको विक्री-वितरणबाट प्राप्त हुने रकममध्ये पचास प्रतिशत रकम जिल्ला विकास समितिको कोषमा उपलब्ध गराई वाकी रकम सर्वसञ्चित कोषमा दाखिला गर्नु पर्नेछ ।

- (१०) आवादी क्षेत्रको नदी खोलामा भएको दरियावूर्दि काठको जिल्ला वन कार्यालयले लगत गरी सङ्गलन गराई जिल्ला विकास समितिका सभापतिको अध्यक्षतामा स्थानीय विकास अधिकारी र जिल्ला वन अधिकृत समेतको समितिले लिलाम बिक्री व्यवस्था गर्नेछ । यस्तो दरियावूर्दि काठको विक्री-वितरणबाट प्राप्त हुने राजश्व रकम मध्ये पचास प्रतिशत रकम सम्बन्धित जिल्ला विकास समितिको कोषलाई उपलब्ध गराई वाँकी रकम सर्वसञ्चित कोषमा दाखिला गर्नु पर्नेछ ।
- (११) यसरी वेवारिसी वा दरियावूर्दि काठको विक्री-वितरणबाट सम्बन्धित जिल्ला विकास समितिको कोषमा जम्मा भएको रकम मध्येबाट पचास प्रतिशत रकम जिल्ला विकास समितिले जिल्ला भित्रको वन तथा वातावरण संरक्षण र विकास सम्बन्धी निश्चित योजना बनाई सो योजना कार्यान्वयनमा खर्च गर्नु पर्नेछ । योजना कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन क्षेत्रीय वन निर्देशनालयबाट हुनेछ ।
- \*(१२) दरियावूर्दि काठ कार्तिक महिनादेखि जेष्ठ १५ गते भित्र सङ्गलन तथा घाटगटी गर्नुपर्ने छ । यसरी संकलित काठको छोडपूर्जी लिई जेष्ठ मसान्त भित्र घाटगटीबाट उठाइ सक्नुपर्नेछ । उक्त म्याद भित्र घाटगटीबाट काठ उठाइ लैजान नसकेमा दैवी प्रकोप परेको अवस्थामा बाहेक अर्को आर्थिक वर्षमा म्याद थप गरिने छैन ।

## परिच्छेद-७

### काठ दाउरा विक्री, निकासी र सदुपयोग सम्बन्धी व्यवस्था

१६. विमार्का र विक्री भएको काठ दाउरा निकासी सम्बन्धी व्यवस्था: (१) घाटगटीमा रहेको काठ दाउराको लाग्ने राजश्व सम्बन्धित निकायले बुझाए पछि सो मूल्यले खामेसम्मको काठ नाप मैमाइस गरी जिल्ला वन अधिकृतले ७ दिन भित्र विमार्का गरिदिनु पर्नेछ ।
- (२) विमार्का सम्बन्धित निकायको प्रतिनिधिको रोहवरमा गर्नु पर्नेछ । यसरी विमार्का गरी मुचुल्का उठाउको २४ घण्टा भित्र (वाटोको म्याद बाहेक) सम्बन्धित कर्मचारीले सो सम्बन्धी कागजपत्र जिल्ला वन कार्यालयमा पेश गर्नु पर्नेछ ।
- (३) विमार्का भएको काठ दाउरा निकासी गर्न खरिद कर्ताले माग गरेको ठाउँसम्म (नेपाल राज्य भित्र) लैजान बढीमा २१ दिनको म्याद तोकी जिल्ला वन कार्यालयले निकासी इजाजतपत्र दिनु पर्नेछ । यसरी इजाजतपत्र प्राप्त गरे पछि खरिदकर्ताले म्याद भित्र काठ घाटगटीबाट उठाई लैजानु पर्दछ ।

\* पहिलो संशोधन

- (४) समिति वा संस्थानको लागि विमार्का भएको काठ दाउराको हकमा जिल्लाको माग आपूर्ति गरीसकेपछि मात्र बाँकी रहने काठ दाउरा अन्यत्र विक्री-वितरण गरिने हुँदा काठ दाउरा सङ्घन नपाउने गरी उचित समय भित्रै घाटगटीबाट निकासी गर्ने व्यवस्था समिति तथा संस्थानले नै मिलाउनु पर्नेछ । यसमा घाटगटीबाट काठ दाउरा निकासी गर्न समयको हद लाग्ने छैन ।
- (५) समिति वा संस्थानबाट (क) ग्रामिण जनताको घरकाजको लागि, (ख) जनसहभागिताद्वारा गरिने साना लागतका विकास निर्माणका कार्यका लागि र (ग) दैवी प्रकोप उद्धार तथा कृषि औजारको लागि विक्री-वितरण गरिएको काठ दाउरा सोही प्रयोजनको लागि मात्र प्रयोग गर्नु पर्नेछ ।
- \*(६) .....।
- \*(७) .....।
- \*(८) .....।
- \*(९) .....।

**\*१६ क. काठ दाउराको ओसार पसार सम्बन्धी व्यवस्था:** (१) रीतपूर्वक विक्री प्रक्रिया पुरा गरी खरिदकर्ताले खरिद गरेको काठ दाउरा एक ठाउँबाट अर्को ठाउँमा ओसार पसार गर्नुपर्दा ओसार पसार गर्ने सवारी साधनमा राखिएको काठ दाउरामा रायावियन तार वा त्यस्तै बलियो अन्य धातुको तारले एक वा एकभन्दा बढी ठाउँमा सिलवन्दी गर्ने कार्य वन कार्यालयका अधिकृत वा निजले खटाएको कम्तीमा रेझरस्टरका कर्मचारीले सम्बन्धित खरिदकर्ता वा निजको प्रतिनिधि समेतको रोहवरमा गर्ने र गरिएको सिलवन्दीको व्यहोरा तथा बाटोको रुट समेत तोकी स्थानान्तरण इजाजत दिइ चलानीमा दरपीठ गरी पठाउनु पर्नेछ । काठ दाउरामा सिलवन्दी गर्ने रायावियन तार वा त्यस्तै बलियो अन्य धातुको तारमा लगाइने आधिकारिक छापको ढाँचा वन विभागले तोकी जिल्ला जिल्लामा पठाउनु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम चलान भएको ढुवानीको साधनको अन्तिम गन्तव्य विन्दुको चेकपोष्टमा मात्र निरीक्षण तथा दरपीठ गरिनेछ ।
- (३) उपदफा (१) बमोजिम चलान भई आएको ढुवानीको साधन गन्तव्यको अनलोड गर्ने क्षेत्रमा प्रवेश गर्नु पूर्व अन्तिम चेकपोष्टमा सम्बन्धित जिल्ला वन कार्यालय वा इलाका वन कार्यालयको वन अधिकृत वा निजले खटाएको कर्मचारीबाट चेकजाँच गरी छाड्नु पर्नेछ ।
- (४) उपदफा (३) बमोजिम अन्तिम चेकपोष्टबाट निरीक्षण भई सकेपछि सम्बन्धित मालधनीले नै आफ्नो अनुकूल गोदाममा लगी सिलवन्दी खोली अनलोड गर्न सक्नेछ ।
- (५) उपदफा (३) बमोजिम ढुवानी साधन निरीक्षण गर्दा यथावस्थाको सिलवन्दी भित्र अनियमितता भेटिएमा प्रथम स्थानमा सिलवन्दी गरी चलान इजाजत दिने अधिकारी र काठ दाउरा पठाउने मालधनी समेत उपर प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।
- (६) सिलवन्दी नै नगरी सिलवन्दी गरेको भन्दा बढी काठ दाउरा ओसार पसार गरेमा सम्बन्धित ढुवानीकर्ता वा मालधनी उपर प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।

\* दोस्रो संशोधनद्वारा भिकिएको

\* दोस्रो संशोधनद्वारा थप

- (७) उपदफा (१) बमोजिम सिल भई आएको दुवानीको साधन विग्रह गई वा दुर्घटना भई वा त्यस्तै अन्य कारण परी सिल टुट्न गएको अवस्थामा सो साधनमा रहेको काठ दाउरा सोही साधनमा वा अर्को साधनमा पुनः लोड गरी दुवानी गराउनु पर्दा घटना घट्न गएको क्षेत्रको इलाका वन कार्यालयबाट पुनः इजाजत लिई सिल गरी दुवानी गर्नु पर्नेछ । सिल गरी चलान भएको स्थान र अनलोड गर्ने स्थानको बीचको चेकपोष्ट नभएमा अनलोड गर्ने स्थानको इलाका वन कार्यालयको वन अधिकृत वा निजले खटाएको कम्तीमा रेजरस्टरको कर्मचारीले उपदफा (२) बमोजिम निरीक्षण तथा दरपीठ गर्नु पर्नेछ ।
- (८) ओसार पसार गर्न इजाजत पाएको काठ दाउरा बोकेको साधनको सिल टुटेको वा अन्य कुनै कारणले शङ्गा लागि पुनः नाप पैमाइस गर्नु परेमा इजाजतमा उल्लेखित नाप पैमाइसको (काठको खराव भाग बादकटी गरिएको) परिमाणमा तीन प्रतिशतसम्म बढी भएमा सो को राजस्व लिई छाडिनेछ । तर नाप पैमाइसमा उल्लेखित परिमाणमा तीन प्रतिशत भन्दा बढी फरक भएमा वा इजाजतमा उल्लेख भएको गोलिया तथा चिरान काठको संख्या र साइजमा फरक परेमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।

**१७. चिरान व्यवस्था:** (१) दफा १६ अनुसार विमार्का भएको काठ खरिदकर्ताले सःमिलमा चिरान गर्न चाहेमा जिल्ला वन कार्यालय समक्ष सम्बन्धित सःमिलको सहमती सहित निवेदन पेश गर्नु पर्नेछ । र जिल्ला वन अधिकृतले आवश्यक छानवीन गरी चिरान आदेश दिन सक्नेछ ।

#(२) गोलिया काठ चिरान गर्ने सःमिल व्यवसायीले अनुसूची-७ को ढाँचामा कारोबार गरेको काठको आम्दानी खर्चको नियमित अभिलेख राखी जिल्ला वन कार्यालयमा प्रत्येक महिना मास्केवारी पठाउनु पर्नेछ । व्याप्त सः राखी काठ तथा फर्निचरको कारोबार गर्ने डिपोले कारोबारको विवरण जिल्ला वन कार्यालयमा चौमासिक रूपमा पठाउनु पर्नेछ ।

\*(२क) जिल्ला वन कार्यालयबाट खटिई आउने कम्तीमा रेजरस्टरको कर्मचारीलाई काष्ठ व्यवसायीले निरीक्षण कार्यमा सहयोग पुराउनु पर्नेछ र निरीक्षण सम्बन्धी विवरण प्रमाणित गराई राख्नु पर्नेछ ।

- (३) दफा १६ बमोजिम छोडपूर्जी भएको गोलिया काठ सःमिलमा चिरान गरी खरिदकर्ता, सःमिल तथा फर्निचर उच्चमी र अन्य व्यवसायीले नेपाल राज्यभित्र विक्री गर्न सक्नेछन् । तर यसरी चिरान भएको काठ ओसार पसार गर्दा सःमिल वा फर्निचर वा व्यवसायीले आफ्नो उत्पादन भनी जिल्ला वन कार्यालयमा दर्ता गरेको फलामे टाँचा चिरान काठको दुवै तर्फ लगाई ओसार पसारको लागि सम्बन्धित जिल्ला वन कार्यालयमा निवेदन दिनु पर्नेछ । प्राप्त निवेदन उपर जाँच गरी जिल्ला वन अधिकृतले छोडपूर्जी दिन सक्नेछ ।
- (४) समिति र संस्थानले उपलब्ध गरेको गोलिया काठ आफै सःमिलमा चिरान गर्नु पर्दा जिल्ला वन कार्यालयबाट चिरान आदेश लिनु पर्नेछैन । तर गोलिया काठबाट उत्पादन हुने चिरान काठको लागत भने जिल्ला वन कार्यालयमा उपलब्ध गराउनु पर्नेछ ।

# दोस्रो संशोधनद्वारा संशोधित

▲ दोस्रो संशोधनद्वारा थप

- (५) समिति र संस्थानले चिरान गरेको काठ ओसार पसार गर्दा जिल्ला वन कार्यालयबाट छुट्टै छोडपूर्णी लिनु पर्नेछैन । आफ्नो विल र निकासी पूर्जीको आधारमा नै चिरान काठ ओसार पसार गर्न पाइने छ । जिल्ला बाहिर निकासी गर्न लागेको काठको लगत भने जिल्ला वन कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ ।
- (६) सःमिल फर्निचर उद्योग तथा व्यवसायीले फलामे टाँचा बनाई पाँचसय रुपैया दस्तुर सहित जिल्ला वन कार्यालयमा टाँचा दर्ता गरिदिनु पर्नेछ । सो निवेदन उपर जिल्ला वन अधिकृतले आवश्यक जाँचबुझ गरी टाँचा दर्ता गरी दिनु पर्नेछ । उक्त टाँचालाई प्रत्येक आर्थिक वर्षमा रु २००१- (दुई सय) दस्तुर वुभाई नविकरण गर्न सकिनेछ । नविकरण नभएको टाँचा ओसार पसार गर्ने काठमा प्रयोग गर्न पाइने छैन । यसरी वनाइने टाँचामा जिल्लाको छोटकरीमा नाम उल्लेख गर्नु पर्नेछ ।

- १८. काठ दाउरा उपयोग व्यवस्था:** (१) आफूले सङ्गलन गरी घाटगढी गरेको काठ दाउराको उचित समयमै सदुपयोग व्यवस्था सम्बन्धित निकायले मिलाउनु पर्दछ ।
- (२) लामो समयसम्म काठ दाउरा बिक्री-वितरण नगरी घाटगढीमा त्यसै राखी काठ दाउराको हैसियत ह्वास भएमा सो को सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै लिनु पर्नेछ ।
- (३) यसको लागि प्रचलित राजश्व मूल्य भन्दा घटी हुने गरी ह्वासकृती वा मिन्हा गर्ने व्यवस्था हुने छैन ।

- १९. म्याद दिने र म्याद थप गर्ने व्यवस्था:** (१) प्लटमा काठ दाउरा कटान गर्न तथा ढुवानी गरी घाटगढीसम्म ल्याउनको लागि प्लटको साइज र कामको मात्रा हेरी अधिकारी र सम्बन्धित निकायले छलफल गरी करारनामा (शर्तनामा) मा म्यादको अवधि उल्लेख भएको हुनु पर्नेछ । करारनामा दिइएको म्याद भित्र सम्बन्धित व्यक्ति वा निकायले प्लटमा कटान मुछान गरी काठ दाउरा घाटगढी गरिसक्नु पर्नेछ ।
- (२) यसरी करारनामा उल्लेख भएको म्याद भित्र सम्बन्धित व्यक्ति वा निकायले काम सम्पन्न गर्न नसकेको कारण खुलाई म्याद थपको लागि माग गरेमा र जिल्ला वन अधिकृतलाई उक्त कारण मनासिव लागेमा चालु वर्ष वा अर्को आर्थिक वर्षमा समेत पटक पटक गरी एक महिनासम्म म्याद थप दिन सकिनेछ । यसरी म्याद थपको लागि माग गर्दा म्याद समाप्त भएको मितिले ७ दिन भित्र म्याद थपको लागि निवेदन दिइसक्नु पर्नेछ ।
- (३) यो अवधि भित्र पनि काम नसकी वन पैदावार निकासी गर्ने व्यक्ति वा निकायबाट म्याद थपको लागि पुनः माग भएमा जिल्ला वन अधिकृतले आफ्नो सिफारिस सहित क्षेत्रीय वन निर्देशक समक्ष पेश गर्नु पर्नेछ । क्षेत्रीय वन निर्देशकले आवश्यक ठहर्याएमा बढीमा दुई महिनासम्मको म्याद थप गर्न सक्नेछ । यसरी क्षेत्रीय वन निर्देशकले दिएको थप म्याद भित्र पनि प्लटमा काम सम्पन्न गर्न नसकेमा यस्ता व्यक्ति वा निकायलाई करारनामामा उल्लेख भए सोही बमोजिम र नभए आर्थिक ऐन नियमानुसार कारवाही हुनेछ ।
- (४) घाटगढीबाट बिक्री भएको काठ दाउरा निकासी गर्नका लागि जिल्ला वन अधिकृतले बढीमा २१ दिनको म्याद दिनु पर्नेछ । उक्त म्याद भित्र खरिदकर्ताले काठ दाउरा उठाउन नसकी मनासिव

कारण खोली जिल्ला वन अधिकृत समक्ष म्याद समाप्त भएको मितिले ७ दिन भित्र निवेदन दिएमा जिल्ला वन अधिकृतले ७ दिनको म्याद थप गरिदिन सक्नेछ ।

- (५) उक्त थप म्याद भित्र पनि काठ दाउरा निकासी गर्न नसकेमा जिल्ला वन अधिकृतले सिफारिस सहित प्रतिवेदन क्षेत्रीय वन निर्देशक समक्ष पेश गर्नु पर्नेछ र निजले मनासिव ठहच्याएमा खरिदकर्तालाई काठ दाउरा उठाउन बढीमा १५ दिनसम्मको म्याद थप गरि दिन सक्नेछ । तर सो म्याद भित्र पनि काठ दाउरा उठाउन नसकेमा क्षेत्रीय वन निर्देशकले सिफारिस सहित प्रतिवेदन महानिर्देशक समक्ष पेश गर्नु पर्नेछ । महानिर्देशकले उचित देखेमा बढीमा एक महिनासम्मको म्याद थप गरिदिन सक्नेछ ।
- (६) समिति वा संस्थानको हकमा भने घाटगदीबाट काठ दाउरा निकासी गर्ने म्यादको हद लागू हुने छैन । घाटगदी भएको काठ दाउरा सङ्गत नपाउने गरी उचित समय भित्रै उपयोगको व्यवस्था समिति र संस्थानले मिलाउनु पर्नेछ ।
- (७) तोकिएको म्याद भित्र सम्बन्धित निकायले म्याद थपको लागि माग नगरेमा पछि कुनै पनि हालतमा म्याद थप गरिने छैन ।
- (८) माथि उल्लेख भए अनुसार काम गर्न नसक्ने व्यक्ति वा निकायले भविष्यमा वन सम्बन्धी ठेक्का पट्टा लिन नपाउने गरी अभिलेख राखी जिल्ला वन अधिकृतले सम्बन्धित कागजातहरु र अभिलेख क्षेत्रीय वन निर्देशनालयमा पठाई वन विभागमा समेत सो को जानकारी दिनु पर्नेछ ।

## परिच्छेद-८

### समिति वा संस्थानलाई काठ दाउरा उपलब्ध गराउने सम्बन्धी व्यवस्था

२०. समिति वा संस्थानलाई काठ दाउरा उपलब्ध गराउने व्यवस्था: (१) नेपाल सरकारले स्वीकृत वन कार्य योजना (Management plan/Working Scheme) मा उल्लेख गरिएको परिमाणको वन पैदावार (सुखड, ढलापडा र दरियाबूर्दि समेतबाट) सङ्गलन गरिनेछ ।
- (२) यसरी सङ्गलन गर्न सकिने काठ दाउराको छपान मुल्याङ्कन गरी सकेपछि समिति वा संस्थानबाट माग भै आएमा परिमाण र जात खोली जेष्ठ १५ सम्म समिति वा संस्थानलाई जिल्ला वन कार्यालयले प्लट तोकी हस्तान्तरण गर्न सक्नेछ ।
- (३) कार्ययोजनाले निर्दिष्ट गरेको वार्षिक परिमाणमा वन जङ्गलको हैसियत नविग्रने गरी काठ दाउराको सङ्गलन र निकासी गरिसकेपछि सो वनबाट कसैलाई पनि कुनै प्रकारको कार्य (दैवी पैकोप, विकास निर्माण, घरकाज आदि) को लागि काठ दाउराको व्यवस्था गरिने छैन ।
- (४) उपरोक्त बमोजिम उपलब्ध हुने प्लटहरुबाट समिति वा संस्थान आफैले वा आफ्नो जिम्मेवारीमा ठेक्कापट्टाबाट काठ दाउरा सङ्गलन गर्नेछ ।

- \*(५) सर्वसाधारण जनताको लागि काठ दाउरा आपूर्ति गर्न समिति वा संस्थानले जिल्लाको मुख्य मुख्य वस्तीमा आवश्यकतानुसार विक्री डिपो राखि वा स्थानीय अधिकृत डिलरको व्यवस्था गरी विक्री-वितरण गर्न सकिनेछ । यसरी विक्री-वितरण गर्दा दाउरा, बल्लाबल्ली र चिरान वा गोलिया काठ मात्र विक्री गर्नु पर्नेछ ।
- (६) ग्रामिण जनतालाई घरकाज, कृषि औजार, दैवी प्रकोप उद्धार र विकास निर्माण आयोजनालाई आवश्यक पर्ने काठ, दाउराको आपूर्ति गरेर मात्र बाँकी रहने काठ दाउरा समिति र संस्थानले व्यापारिक तथा औद्योगिक प्रयोजनको लागि अन्यत्र विक्री-वितरण गर्न पाउनेछ ।
- (७) यसरी ठेक्कापटावाट कार्य गराउदा हार्भेस्टिङ (Harvesting) कार्यमा दक्ष एवं वनको हैसियत र वातावरणमा प्रतिकूल असर नपर्ने गरी काम गर्न गरेको अभिलेख रहेको इजाजत प्राप्त संस्था वा व्यक्तिवाट गराउनु पर्नेछ ।
- (८) प्लटमा काम गर्दा वन नीति, ऐन र नियमको पूर्णतः पालना गर्नु पर्नेछ ।
- (९) यसरी समिति र संस्थानलाई काठ दाउरा उपलब्ध गराउदा यस निर्देशिकाको ३ देखि १० सम्मका दफाहरुमा उल्लेखित प्रावधानहरू पूरा भएको हुनु पर्नेछ ।
- (१०) ग्रामिण जनताको घरकाजको लागि काठ दाउरा निम्नानुसार विक्री-वितरण गर्नु पर्नेछ :
- (क) घरकाजको लागि समिति वा संस्थानले चिरान वा गोलिया काठ, बल्ला बल्ली तथा दाउरा उपलब्ध गराउनेछ । चिरान काठ उपलब्ध गराउदा चिरान खर्च, ढुवानी खर्च आदि जोडी चिरानको लागि प्रति क्यू. फीट दररेट निर्धारण गर्ने ।
- (ख) यस प्रयोजनका लागि घरधुरी मूलीको नाम र ठेगानाको अभिलेख राखेर रजिस्टरमा उल्लेख गरी सोही अनुसार एक परिवारलाई सम्बन्धित गाँउ विकास समिति वा नगरपालिकाको सिफारिश अनुसार तोकिएको मोल लिई काठ दाउरा उपलब्ध गराइने छ । यस प्रयोजनको लागि निर्वाचनको मतदाता नामावली अनुसार घरधुरी कायम गर्न सकिनेछ ।
- (ग) काठ दाउराको वितरण निम्नानुसारको परिमाणमा हुनेछ :
- \*(१) पक्की घर निर्माणमा साल तथा अन्य जात गरी चिरान काठ बढीमा १०० क्यू. फी. वा गोलियाका काठ १४० क्यू. फी. सम्म ।
- \*(२) फुसको घर निर्माण गर्ने भए बल्लाबल्ली (साल र अन्य जात गरी) थान २० सम्म र चिरान काठ साल र अन्य जात गरी २५ क्यू. फी. वा गोलिया ३५ क्यू. फीटसम्म चिरान काठ मात्र प्रयोग गर्ने भए चिरान काठ ५० क्यू. फी. वा गोलिया ७० क्यू. फीटसम्म ।
- (३) घर मर्मत सुधार कार्यको लागि चिरान काठ बढीमा २० क्यू. फी. वा गोलिया ३० क्यू. फीटसम्म ।
- (४) एक वर्षमा एक परिवारलाई बढीमा १ चट्टासम्म वा तौलको आधारमा १ चट्टाको परिमाणमा नवदूने गरी दाउरा उपलब्ध गराउन सकिनेछ ।

---

\* पहिलो संशोधन

- (घ) दाउराको हकमा हरेक वर्ष एउटै घरधुरीलाई माथि (२०)(१०)(ग) (४) मा उल्लेख भए बमोजिमको परिमाणमा नवदूने गरी दाउरा उपलब्ध गराउन सकिने छ। तर काठको हकमा भने एक पटक उपलब्ध गराइसकेपछि दैवी प्रकोप बाहेक अन्य प्रयोजनको लागि पुनः उपलब्ध गराइने छैन।
- (ङ) निजी प्रयोगको लागि प्राप्त गरेको वन पैदावार विक्री-वितरण गर्न पाइने छैन। विक्री-वितरण गरेको पाइएमा सो घरधुरीलाई समिति वा संस्थानबाट वन पैदावार उपलब्ध गराउन बन्द गर्न सकिनेछ।
- (११) जनसहभागीताद्वारा गरिने साना लागतका विकास निर्माण कार्यको लागि निम्नानुसार काठ दाउरा उपलब्ध गराइने छ :
- (क) विकास निर्माण कार्यको लागि आवश्यक पर्ने काठ दाउरा सम्बन्धित निकायबाट पूर्ण विवरण सहित स्वीकृत अनुमानित लागत प्राप्त भए पछि सो को जाँच गरी अनुमानित लागत अनुसार चाहिने चिरान काठ (साल र अन्य जात) उपलब्ध गराइनेछ।
  - (ख) यसरी उपलब्ध गराएको काठको जात, परिमाण र मूल्य समेतको जानकारी सम्बन्धित जिल्ला विकास समिति र गाउँ विकास समितिलाई दिनुपर्नेछ। ठेक्का प्रथाद्वारा गरिने कुनै पनि विकास निर्माण कार्यको लागि आवश्यक पर्ने काठ दाउरा भने यो कार्यविधि अन्तर्गत पर्नेछैन।
- (१२) दैवी प्रकोप उद्धार तथा कृषि औजारको लागि निम्नानुसार काठ दाउरा उपलब्ध गराइनेछ।
- (क) काठ दाउराको लागि जिल्ला दैवी प्रकोप उद्धार समितिको सिफारिस र काठ दाउराको लागत अनुमान जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुनु पर्नेछ।
  - (ख) लगत उपलब्ध गर्दा पक्की घर वा फुस घर के बनाउने हो सो समेत विवरण लिनु पर्नेछ।
- \*(ग) यस कार्यको लागि साल बल्ला बल्ली १२ थान वा सल्ला र अन्य जात गरी चिरान काठ २० क्यू. फीट परिमाण वा गोलिया काठ ३० क्यू. फीट सम्मको वन पैदावार सहुलियत मूल्यमा उपलब्ध गराइनेछ।
- (घ) दाहसंस्कारको लागि बढीमा आधा चट्टासम्म वा आवश्यकता अनुसार तौलको आधारमा सहुलियत मूल्यमा दाउरा उपलब्ध गराइनेछ।
- (ङ) कृषि औजार (हलो, जुवा, हेंगा) र दैवी प्रकोपमा परेकालाई दिइने काठमा राज्यभरी नै प्रचलित राजस्वको १० प्रतिशत मात्र मूल्य लिइनेछ। यसमा काठ दाउराको कटान, मुछान र ढुवानीको लागत खर्च थप हुनेछ। कटान, मुछान र ढुवानीको लागत खर्च सम्बन्धित सङ्कलनकर्ताले पाउनेछ।
- (च) समिति वा संस्थानबाट कृषि औजार (हलो, जुवा, हेंगा) को लागि एक परिवारलाई एक आर्थिक वर्षमा एक सेट तयार हलो, जुवा, हेंगा वा सो को लागि ७ क्यू. फीटसम्मको गोलिया काठ उपलब्ध गराइनेछ।

---

\* पहिलो संशोधन

## परिच्छेद-९

### अन्य क्षेत्रमा काठ दाउरा आपूर्ति गर्ने सम्बन्धी व्यवस्था

२१. समिति वा संस्थान नभएका जिल्लाहरुमा काठ दाउरा आपूर्ति गर्ने सम्बन्धी व्यवस्था: (१) समिति वा संस्थान नभएका जिल्लाहरुमा सामुदायिक वनबाट पनि आपूर्ति हुन नसक्ने अस्थामा जिल्ला वन कार्यालयबाट नै घरकाज (घर निर्माण तथा मर्मत), दैवी प्रकोप, कृषि औजार र विकास निर्माण कार्यको लागि स्वीकृत वन कार्ययोजनाको अधिनमा रही काठ दाउरा उपलब्ध गराइनेछ ।
- (२) घरकाज, दैवी प्रकोप तथा कृषि औजार प्रयोजनका लागि उपलब्ध गराइने काठ दाउराको परिमाण र मूल्य अन्य जिल्लामा तोकेको सरह नै हुनेछ ।
- (३) जनसहभागीताद्वारा सञ्चालन गरिने साना लागतका विकास निर्माण कार्यको लागि सामुदायिक वनबाट काठ उपलब्ध नभएमा जिल्ला विकास समितिको सिफारिसमा स्वीकृत लागत अनुमान अनुसारको काठ दाउरा जिल्ला वन अधिकृतले कार्ययोजनामा तोकिएको परिमाणको अधिनमा रही बिक्री-वितरण गर्नेछ ।
- (४) अमानतबाट सञ्चालन हुने विकास निर्माण कार्यको लागि काठ दाउरा अन्य स्रोतबाट उपलब्ध नभई वन क्षेत्रबाट उपलब्ध गर्नु पर्ने भएमा कार्ययोजनाले तोकेको परिमाणको अधिनमा रही काठ दाउरा नियमानुसार मूल्य लिई उपलब्ध गराइनेछ ।
- (५) समिति वा संस्थानले काम गरेको जिल्लाको पहाडी भेगमा पर्ने क्षेत्र (जहाँ डिपोबाट काठ उपलब्ध हुन सक्दैन) मा पनि माथि उपदफा (४) अनुसार नै गरिनेछ ।
- (६) जिल्ला वन कार्यालयले काठ दाउराको पूर्जी उपलब्ध गराउदा परिच्छेद २,३,४ र ५ मा उल्लेखित शर्तहरुको पालना गर्नु पर्नेछ । पूर्जीमा उल्लेखित काठ दाउराको परिमाण भन्दा १० प्रतिशतसम्म बढी सङ्गलन गरेमा सोको मूल्य लिई दिइने छ । तर सो भन्दा बढी सङ्गलन गरेमा बढी भएको परिमाण जती जफत हुनेछ ।
२२. हिमाली क्षेत्रमा काठ दाउरा आपूर्ति सम्बन्धी व्यवस्था: (१) हिमाली क्षेत्रमा काठ दाउरा उपलब्ध गराउदा स्वीकृत वन कार्ययोजनाको अधिनमा रही सकेसम्म ढलापडा, सुखडबाट गराउनु पर्नेछ ।
- (२) दुर्गम क्षेत्र विकास समितिले दुर्गम क्षेत्र भनी तोकेको १३ पहाडी जिल्लाका सम्पूर्ण गाउँ विकास समिति र दुर्गम क्षेत्रमा पर्ने ९ पहाडी जिल्लाका केही गाउँ विकास समितिहरुमा निम्न कार्यविधि अपनाई वन कार्ययोजनाको अधिनमा रही जिल्ला वन कार्यालयले फर्निचर उद्योगहरूलाई काठ दाउरा उपलब्ध गराउन सक्नेछ :-
- (क) जिल्ला वन अधिकृतले विभिन्न जातका काठहरु बढीमा १०० क्यू. फी. सम्म नियमानुसार को मूल्य लिई उपलब्ध गराउन सक्नेछ ।
- (ख) माथि (क) मा उल्लेखित परिमाण एकै पटकमा उपलब्ध नगराई प्रथम पटक ५० क्यू. फी. काठ उपलब्ध गराउन सक्ने छ । उद्देश्य अनुरूप उक्त काठ सदुपयोग भए नभएको जिल्ला

वन अधिकृतले अनुगमन गरी सदुपयोग भएको पाएमा बाँकी ५० क्यू. फी. काठ पनि सोही उद्योगलाई उपलब्ध गराउनेछ ।

- \*(ग) ढलापडा, सुखड रुख उपलब्ध नभएमा सेलेक्सन सिस्टमको आधारमा सिल्मीकल्चरली उपलब्ध हुन सक्ने हरियो रुख कटानी गरी उपलब्ध गराउन सकिनेछ ।
- (घ) फर्निचर उद्योगको लागि उपलब्ध गराइएको काठ उद्योगले अर्ध प्रशोधित रूपमा (भ्याल ढोकाका चौकोस र पल्ला) व्यक्ति विशेषलाई बिक्री गर्न पाउने छैन ।
- (४) हिमाली क्षेत्रमा ठेक्का पट्टावाट निर्माण गरिने विकास कार्यको लागि जिल्ला वन अधिकृतले स्वीकृत वन कार्ययोजनाको अधिनमा रही लागत अनुमान अनुसारको काठ नियमानुसारको मूल्य लिई उपलब्ध गराउनेछ ।

## परिच्छेद-१०

### धार्मिक कार्यको लागि काठ दाउरा आपूर्ति सम्बन्धी व्यवस्था

२३. धार्मिक कार्यको लागि काठ दाउरा आपूर्ति सम्बन्धी व्यवस्था: (१) वन कार्ययोजनाको अधिनमा रही निर्माण कार्यको लागि बाहेक परम्परा देखि चालिआएको धार्मिक कार्यको लागि काठ दाउरा माग भएमा नेपाल सरकारले निर्धारण गरिदिए बमोजिम काठ दाउरा जिल्ला वन अधिकृतले निःशुल्क उपलब्ध गराउनेछ ।
- (२) धार्मिक कार्यको लागि उपलब्ध गराइएको काठ दाउराको परिमाणको लागत जिल्ला वन कार्यालयले वन विभागमा प्रत्येक आर्थिक वर्षमा पठाउनु पर्नेछ ।
- (३) यसरी उपलब्ध गराइएको काठ दाउरा तोकिएको कार्य बाहेक अन्य कार्यमा प्रयोग गर्न पाइने छैन ।
- \*४) दाहसंस्कार र धार्मिक कार्य आदिको लागि आवश्यक पर्ने काठ, दाउराको हकमा वर्ष भरी नै सङ्गलन गरी उपलब्ध गराउन सकिनेछ ।

## परिच्छेद-११

### तालीम, सरसफाई र सुरक्षा सम्बन्धी व्यवस्था

२४. तालीम सम्बन्धी व्यवस्था: (१) प्लटमा छपान भएका रुखहरुको कटान, मुछान, ढुवानी, घाटगढी आदि कार्यमा लगाइने कामदारहरुलाई र यस्ता कामहरुको निरीक्षणमा खटिने कर्मचारीहरुलाई समेत आवश्यक पर्ने तालीमको प्रवन्ध सम्बन्धी निकायले नै मिलाउनु पर्नेछ ।

\* पहलो संशोधन

- (२) कटान मुछानको कार्यमा खटाइने कामदारहरुलाई कम्तीमा एक महिनाको तालीम दिनुपर्नेछ । यस सम्बन्धी तालीम प्राप्त नभएको वा अनुभव नभएको व्यक्तिलाई काममा लगाउनु हुँदैन ।
- (३) कामदारहरुको लागि तालीम सम्बन्धित निकायले सञ्चालन गर्न सक्नेछन् । क्षेत्रीय वन तालीम केन्द्रबाट पनि यस सम्बन्धी तालीम सञ्चालन गर्न सक्नेछ ।
- (४) निरीक्षणमा खटिने कर्मचारीहरुको लागि लगिङ (Logging) सम्बन्धी तालीम स्वेदेशमा वा विदेशमा समेत दिलाउने व्यवस्था सम्बन्धित निकायले मिलाउन सक्नेछ ।

**२५. सरसफाई र सुरक्षा व्यवस्था:** (१) क्याम्पमा काम गर्ने कामदारहरु तथा कर्मचारीहरुको लागि सम्बन्धित निकायले क्याम्पको सरसफाई र सुरक्षाको उचित प्रवन्ध मिलाउनु पर्नेछ ।

- (२) खान योग्य पानी (Potable) को लागी श्रोतबाट त्याएर वा वर्षादमा परेको पानीलाई जम्मा गर्ने व्यवस्था गर्नु पर्नेछ ।
- (३) कामदारको लागि पानीको स्रोत भन्दा १०० मिटर टाढा रहने गरी खाल्डे चर्पी (Pit Latrin) बनाउनु पर्नेछ । ढल निकासको व्यवस्था हुनुपर्नेछ र यस्तो निकास पानीको स्रोत क्षेत्र, खोला नदीमा सोभै गरिनु हुँदैन ।
- (४) फोहोरमैलालाई पानीको स्रोत भन्दा ५० मिटर टाढा, वाटर टेब्ल (Water Table) भन्दा माथि र बगेको सतही पानी नपस्ने गरी खनेको खाल्डोमा थुपार्नु पर्दछ । यसरी थुपारेको फोहोरलाई हरेक हप्तामा १ फीटसम्म माटोले पुर्ने गर्नुपर्दछ ।
- (५) क्याम्प क्षेत्रमा पानीको राम्ररी निकासको व्यवस्था मिलाउनु पर्दछ, लामखुट्टेले फूल पार्ने गरी पानी जम्न दिनु हुँदैन ।
- (६) हावा नलाग्ने ठाउँमा सुरक्षित साथ खाना पकाउनु पर्नेछ । खाना पकाइ सकेपछि राम्ररी आगो निभाउने गर्नुपर्दछ ।
- (७) वन क्षेत्रमा आगो लागेमा सबै कर्मचारी र कामदारहरु मिलि तुरुन्त आगो निभाउनु पर्दछ ।
- (८) सम्बन्धित निकायले प्राथमिक उपचारको सामान हरेक कामदारको समूहलाई उपलब्ध गराउनु पर्नेछ । त्यस्ता समूहको कमितमा एकजनालाई आधारभूत प्राथमिक उपचारको तालीम दिने व्यवस्था गर्नुपर्दछ ।
- (९) सबै कामदारलाई काममा लगाउने व्यक्ति वा निकायले हेलमेट, बुट आदि उपलब्ध गराउनु पर्नेछ । कामदारहरुले पनि यी सुरक्षाका उपकरणहरु नलगाई कटान क्षेत्रमा काम गर्न पाउने छैनन् ।

## परिच्छेद-१२

### अग्नी नियन्त्रण सम्बन्धी व्यवस्था

२६. अग्नी नियन्त्रण सम्बन्धी व्यवस्था: (१) कटान क्षेत्र, अन्य वन क्षेत्र र घाटगढीमा समेत आगलागि हुन नदिनको लागि सम्बन्धित निकायले समयमा नै सचेत भई अग्नि नियन्त्रणको उचित प्रवन्ध मिलाउनु पर्नेछ।
- (२) जङ्गलमा आगो लाग्न नदिनको लागि विशेष गरेर सुख्खा र गर्मी याममा वाहिर हावा लाग्ने ठाँउमा कामदारलाई जथाभावी आगो वालेर खाना पकाउन दिनु हुदैन। अधिपछि समयमा पनि खाना पकाइ सकेपछि वालेको आगो राम्ररी निभाउनु पर्नेछ।
- (३) वन क्षेत्रमा कामदारले चूरोट खाएर ठूटो ननिभाईकन जथाभावी फाल्नु हुदैन।
- (४) मट्टीतेल, डिजेल, मोबिल, पेट्रोल आदि प्रयोग गर्दा जथाभावी पोखिने गरी प्रयोग गर्नु हुदैन।
- (५) कटान क्षेत्रमा भएको अग्नी रेखाहरूमा काठ ढुवानी गर्ने बाटोहरूमा भएको पात पतिझर गर्मी याम अगाडि नै सफा गर्नु पर्नेछ।
- (६) घाटगढीमा रहेको काठ दाउरा आगलागीबाट जोगाउन वरिपरिको पतिझरलाई निरन्तर रुपमा सफा राख्नु पर्नेछ र सम्बन्धित निकायले आगलागी नियन्त्रणको लागि पालो पहराको व्यवस्था गर्नु पर्नेछ।
- (७) वन क्षेत्रमा वा घाटगढीमा केही गरी आगो लाग्न गएमा कर्मचारी र कामदारहरु सबै मिलि तुरुन्त आगो निभाउनु पर्दछ। ठूलो आगो लागेमा जनताको समेत सहयोग लिई आगो निभाउनु पर्दछ।
- (८) वन क्षेत्रमा भएको आगलागीको जानकारी तूरन्त सम्बन्धित जिल्ला वन कार्यालयलाई दिनु पर्नेछ। जिल्ला वन अधिकृतले पनि आगो लागेको वन क्षेत्र निरीक्षण गरी आगलागीको क्षेत्रफल र हानी नोक्सानीको परिमाण यकिन गरी सो को विवरण सम्बन्धित जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय वन निर्देशनालय र वन विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ।

## परिच्छेद-१३

### पुनर्स्थापन कार्य र अनुगमन तथा मूल्याङ्कन सम्बन्धी व्यवस्था

२७. पुनर्स्थापन व्यवस्था: (१) कटान गर्ने निकायले प्लटमा कटान मुछान कार्य सम्पन्न भए पछि प्लटमा भएको हाँगाविँगा, बोका र अन्य फोहोरहरु समेत हटाई सफा राख्नु पर्नेछ।

- (२) वन क्षेत्रमा रुखहरु कटान मुच्छान गर्दा र काठ दाउरा ढुवानी गर्दा प्रयोग गरेको निकासी मार्गहरुमा भएको खाल्डाहरुलाई माटोले पुरी पहिलाकै स्थितिमा हुने गरी मर्मत सुधार गर्नु पर्नेछ ।
- (३) कटान मुच्छान गर्दा खाली भएको क्षेत्र र वन क्षेत्र भित्र घाटगढी कायम गरिएको भए सो क्षेत्रमा समेत वृक्षारोपण गर्नु पर्नेछ ।
- (४) यस्तो पुनर्स्थापन कार्यमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित निकाय वा योजना सञ्चालनकर्ताले नै व्यहोनु पर्नेछ ।

**२८. अनुगमन तथा मूल्याङ्कन :** (१) प्लटमा गरिने कटान मुच्छान कार्य, काठ दाउरा निकासी, घाटगढी र विक्री-वितरण व्यवस्था आदि सम्पूर्ण कार्यको शुरु देखि नै नियमित निरीक्षण, जाँचबुझ कार्यहरु जिल्ला वन अधिकृत र सम्बन्धित निकायहरुले गर्नु पर्नेछ । उक्त कार्यमा कुनै किसिमको अनियमितता देखिएमा तुरन्त सोको रोकथाम गरी आवश्यक सुधार समेतको व्यवस्था सम्बन्धित निकायले गर्नु पर्दछ । त्यस्तो अनियमितता भएको वारेमा सम्बन्धित जिल्ला वन अधिकृतले आवश्यक कारबाईं गरी क्षेत्रीय वन निर्देशकलाई जानकारी गराउनु पर्नेछ ।

- (२) समिति वा संस्थानबाट भए गरेको काठ दाउरा सङ्गलन र विक्री-वितरण कार्यको नियमित अनुगमन गर्न क्षेत्रीयस्तरमा क्षेत्रीय वन निर्देशक र केन्द्रीयस्तरमा वन तथा भू-संरक्षण मन्त्रालयको प्रमुख अनुगमन तथा मूल्याङ्कन अधिकृतको संयोजकत्वमा वन विभाग, जिल्ला वन कार्यालय र समिति वा संस्थानका प्रमुखहरु रहेको क्षेत्रीय तथा केन्द्रीय अनुगमन टोलीको व्यवस्था मन्त्रालयले गर्नेछ । उक्त अनुगमन टोलीले अनुगमन गरी विभाग र मन्त्रालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ ।
- (३) यसरी अनुगमन टोलीबाट पेश भएको आवधिक अनुगमन प्रतिवेदनमा मूल्याङ्कन गरी मन्त्रालयले आवश्यक निर्देशन वन विभाग र सम्बन्धित निकायलाई दिन सक्नेछ ।
- ▲(४) यस निर्देशिका तथा समय समयमा जारी भएका निर्देशन बमोजिम वन पैदावार सङ्गलन तथा विक्री-वितरण भए नभएको सम्बन्धमा अनुगमन गर्नका लागि मन्त्रालयका अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिवको संयोजकत्वमा वन विभाग, द टिम्बर कपोरेशन अफ नेपाल लि. तथा नेपाल वन पैदावार उद्योग व्यवसायी संघको प्रतिनिधि समेत रहने गरी केन्द्रीयस्तरको अनुगमन टोली गठन गरिनेछ ।
- ▲(५) उपदफा (४) बमोजिम गठित टोलीले वर्षको कमितमा दुई पटक अनुगमन कार्य गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

- ▲(६) वन पैदावारको ओसार पसार नियन्त्रण सन्तुलन तथा गोलिया काठ, बल्ला बल्ली र दाउराको स्तर निर्धारण एवं चिरान तथा गोलिया काठहरुको नाप निर्धारण प्रक्रिया सम्बन्धी नयाँ कार्यनीति कार्यान्वयन गर्दा समस्या परेमा वन तथा भू-संरक्षण मन्त्रालयको योजना महाशाखाका सहसचिवको संयोजकत्वमा वन विभागका महानिर्देशक, द टिम्बर कपोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक, वन पैदावार विकास समितिका अध्यक्ष तथा नेपाल वन पैदावार उद्योग व्यवसायी संघका प्रतिनिधि सदस्य रहेको समिति गठन गरी सो समितिबाट समस्या समाधान गरिनेछ ।

---

\* दोस्रो संशोधनद्वारा थप

## परिच्छेद-१४

### अनुसन्धान सम्बन्धी व्यवस्था

२९. **अनुसन्धान सम्बन्धी व्यवस्था:** (१) अधिकार प्राप्त अधिकारीले सरकारद्वारा व्यवस्थित वन र संरक्षित वनको कुनै क्षेत्रलाई वित्र उत्पादन, अनुसन्धान वा तालीम सञ्चालन क्षेत्रको रूपमा तोक्न सक्नेछ ।
- (२) यसरी निर्धारण भएको अनुसन्धान क्षेत्रमा सम्बन्धित अनुसन्धान केन्द्रबाट स्वीकृत अनुसन्धान योजना बमोजिम निर्दिष्ट अनुसन्धानका कार्यहरु सञ्चालनको लागि मौजुदा वन पैदावार हटाउनु परेमा सम्बन्धित क्षेत्रीय वन निर्देशकको स्वीकृती लिई अनुसन्धानकर्ताकै जिम्मेवारीमा वन पैदावारको कठान र सङ्गलन गरी सुरक्षित राखी उपलब्ध वन पैदावारको लगत सहित जिल्ला वन कार्यालयमा बुझाउनु पर्नेछ ।
- (३) यसरी उपलब्ध भएको वनपैदावार जिल्ला वन अधिकृतले प्रचलित आर्थिक नियमानुसार आफैले विक्री-वितरण गर्ने वा राजश्व लिई समिति वा संस्थानलाई हस्तान्तरण गर्न सक्नेछ ।
- (४) अनुसन्धान क्षेत्रमा भएका रुख विरुद्धाहरु निर्दिष्ट अनुसन्धान कार्य सम्पन्न न भएसम्म कठान गर्न पाइने छैन ।
- (५) वन पैदावारको स्रोत, उपलब्धता, उत्पादन, व्यवस्थापन, सङ्गलन विधि, प्रशोधन र सदुपयोग पक्षमा आवश्यक सर्वेक्षण तथा अनुसन्धान कार्य समेत केन्द्रबाट गर्न सकिने छ । अनुसन्धान केन्द्रबाट प्रकाशित नरिजालाई वन विकास कार्यको लागि आधिकारिक निर्देशिकाको रूपमा लिन सकिनेछ ।

## परिच्छेद-१५

### विविध

३०. **विविध:** (१) निकायले आफै वा आफ्नो कुनै स्टाफ वा कामदारबाट प्लटमा अनियमित कठानी गरेमा प्रचलित वन ऐन, २०४९\* तथा वन नियमावली, २०५१ अनुसार कारबाही हुनेछ ।
- (२) नेपाल सरकारको निर्णयानुसार चार किल्ला तोकिदिएको प्लट वाहेक माथि उल्लेखित दफाहरुमा जे सुकै लेखिएता पनि जिल्ला वन कार्ययोजनामा उल्लेख भएको वर्ष भर सङ्गलन हुने वन पैदावारको परिमाण मात्र सङ्गलन गरी विक्री-वितरण गर्न पाइने छ ।
- (३) बाढी, पहिरो, हिमपात, आगजनी आदि जस्ता दैवी प्रकोपको कारणले वन पैदावारको क्षति हुन गई वन पैदावार सङ्गने वा नसिने अवस्था आइपरेमा सो वन पैदावारलाई वन क्षेत्रबाट सङ्गलन गर्न र विक्री-वितरण गर्न कार्ययोजनाले तोकेको वार्षिक परिमाणको हदले बाधा पुऱ्याएको मानिने छैन । यसको लागि वन विभागको स्वीकृति लिनु पर्नेछ ।

\* पहिलो संशोधनबाट सच्चाईएको

- (४) वन कार्ययोजनाले निर्दिष्ट गरेको तथा वन विकास कार्य गर्नको लागि नेपाल सरकारले राष्ट्रिय वा अन्तर्राष्ट्रिय सरकारी गैर सरकारी संस्थालाई तोकेको शर्तमा तोकेको क्षेत्र र अवधिको लागि बोल कबोल प्रथाद्वारा वन क्षेत्र उपलब्ध गराउन सक्नेछ ।
- (५) स्वीकृत प्राप्त योजनाले प्रयोग गर्ने वन क्षेत्रको काठ, दाउरा काटदा, टुक्राउँदा तथा घाटगटीसम्म ढुवानी गर्दाको सम्पूर्ण खर्च योजना सञ्चालनकर्ताले नै व्यहोनु पर्नेछ ।
- \*(६) वन मुद्दामा बरामद भएको काठ दाउरा सो मुद्दाको किनारा लागेपछि कसूर नठहरेमा कटान गर्ने व्यक्तिलाई नै दिनु पर्नेछ । त्यस्तो काठ दाउरा जफत हुने ठहरेमा आर्थिक नियमानुसार जिल्ला वन अधिकृतले लिलाम बिक्री गर्न सक्नेछ । समिति वा संस्थानले काम गर्ने जिल्लामा भने काठ दाउराको लगत राखी जिल्ला वन अधिकृतले प्रचलित राजश्व लिई समिति वा संस्थानलाई नै उपलब्ध गराउन सक्नेछ ।
- (७) काठ दाउराको कटान मुद्दान, ढलान घाटगटी, बिक्री-वितरण तथा निकासी सम्बन्धी मासिक विवरण जिल्ला वन कार्यालयले सम्बन्धित क्षेत्रीय वन निर्देशनालय र वन विभागमा अनिवार्य रूपमा पठाउनु पर्नेछ ।
- (८) यस निर्देशिकामा भएको सम्पूर्ण दफा पालन गर्नु गराउन जिल्ला वन अधिकृतको कर्तव्य हुनेछ । साथै यस सम्बन्धमा हुने सम्पूर्ण काम कारवाहीको जिम्मेवारी समेत जिल्ला वन अधिकृतले बहन गर्नु पर्नेछ ।
- (९) निकासी गर्न लागेको र बिक्री-वितरण भएको काठ दाउरा वन कर्मचारीले आफ्नो कार्यक्षेत्र भित्र जुनसुकै ठाउँमा जुनसुकै समयमा पनि निरीक्षण गन सक्नेछ ।
- (१०) सिमा क्षेत्रमा प्रयोग गरिने भनी उपलब्ध गराएको वन पैदावारको उपयोग सम्बन्धमा जिल्ला वन अधिकृतले विशेष अनुगमनको व्यवस्था मिलाउनु पर्नेछ ।
- \*(११) कटान मुद्दान गरिएको प्लटको अन्तिम जाँच सम्बन्धित क्षेत्रीय वन निर्देशक वा निजले तोकेको अधिकृतले प्लटमा काम सकिएको एक महिना भित्र सम्पन्न गरिसक्नु पर्नेछ । अन्तिम जाँच नमूना अनुसूची-द बमोजिम हुनेछ ।
- (१२) अन्तिम जाँच गर्दा नियमानुसार गरिनु पर्ने कामहरू भए गरेको नपाइएमा सम्बन्धित निकायलाई प्रचलित ऐन नियमानुसार अधिकार प्राप्त अधिकारीबाट कारवाही गरिनेछ ।
- (१३) अन्य निकायबाट काठ दाउरा सङ्गलन तथा बिक्री-वितरण गरिएको जिल्लामा दोहोरोपन हुने गरी जिल्ला वन कार्यालयले काठ दाउराको सङ्गलन तथा बिक्री-वितरण कार्य गर्नु गराउनु हुँदैन । स्वीकृत वन व्यवस्थापन योजना (OFMP) अनुसार नै जिल्ला वन अधिकृतहरूले वनको संरक्षण, सम्वर्द्धन र सदुपयोग कार्य गर्नमा विशेष जोड दिनु पर्नेछ ।
- (१४) यस निर्देशिकामा लेखिएका कुराहरू उपर उठेका विवादहरूको व्याख्या गर्ने अधिकार नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालयलाई हुनेछ ।

\* पहिलो संशोधनबाट सञ्चाईएको

**अनुसूची-१**  
(दफा ४ (१) सँग सम्बन्धित)

नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग

**मूल्याङ्कनको नमूना**

क्षेत्रः

प्लट नं. :

जिल्ला:

रुख संख्या:

एकाई/रेज्ञ पोष्टः

एकाईः

क्र.सं.	रुखको जात	वर्ग(क्लास)	ग्रस आयतन (क्यू. फी.)	नेट आयतन (क्यू. फी.)	कैफीयत

मूल्याङ्कन गर्ने:

प्रमाणित गर्ने:

नामः

नामः

दर्जा:

दर्जा:

दस्तखतः

दस्तखतः

कार्यालयः

कार्यालयः

मिति:

मिति:

**अनुसूची-२**  
 (दफा ४ (२) सँग सम्बन्धित)

नेपाल सरकार  
 वन तथा भू-संरक्षण मन्त्रालय  
 वन विभाग

**छपान तेरीजको नमूना**

क्षेत्रः

चौहटीः

पूर्वः

पश्चिमः

उत्तरः

दक्षिणः

छपान रङ्गः

छपान टाँचाः

जिल्ला:

एकाई/रेज घोष्टः

एकाईः

क्र.सं.	जात	क्लास	रुख संख्या	रुखको व्यास इन्चीमा							कैप्पीयत
				११	१२	१३	-	१७	१८	१९	

तयार गर्ने:

जाँच गर्ने:

प्रमाणीत गर्ने:

नामः

नामः

नामः

दर्जा:

दर्जा:

दर्जा:

दस्तखतः

दस्तखतः

दस्तखतः

कार्यालयः

कार्यालयः

कार्यालयः

मिति:

मिति:

मिति:

**अनुसूची-३**  
(दफा ९ (९) सँग सम्बन्धित)

**नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग**

**प्लट कटान रजिस्टरको नमूना**

क्षेत्र:	कटान गर्ने निकायको नाम:
जिल्ला:	रुख संख्या:
एकाई/रेज्ञ पोष्ट:	कटान/चिरान म्याद:
छपान रङ्ग:	निकासी म्याद:
छपान टाँचा:	घाटगढी स्थान

क्र.सं.	कटान रुखको ठूँडी नं.	छपान नं.	रुखको जात	गोलिया नं.	साइज	आयतन (क्यू. फी.)	धोद कट्टि					
							साइज	आयतन (क्यू. फी.)	जम्मा आयतन	दाउरा चट्टा संख्या	नोक्सानी भएको रुखहरुको विवरण	कैफीयत

कटान गर्ने निकायको प्रतिनिधिको सही:

नाम:

ठेगाना:

मिति:

वन कर्मचारीको सही:

नाम:

दर्जा:

मिति:

**अनुसूची-४**  
 (दफा ९ (११) सँग सम्बन्धित)

नेपाल सरकार  
 वन तथा भू-संरक्षण मन्त्रालय  
 वन विभाग

**प्लट कटान पन्थ रोजा नमूना**

क्षेत्र:

कटान गर्ने निकायको नाम:

जिल्ला:

रुख संख्या:

एकाई/रेख्ज पोष्ट:

कटान/चिरान म्याद:

प्लटको नाम र किसिम:

निकासी म्याद:

घाटगढी स्थान

मिति.....देखि.....सम्म

छपान भएको रुखको		कटान भएको रुखको		वन पैदावार			घाटगढी रवाना भएको			कटान भएको जडलमा वाकी			कैफीयत	
जात	संख्या	जात	संख्या	गिण्डा थान	आयतन क्यू. फि	दाउरा चट्टा	काठ	आयतन क्यू. फि	दाउरा चट्टा संख्या	लकडी जात	धान	आयतन क्यू. फि	दाउरा चट्टा संख्या	

कटान गर्ने निकायको प्रतिनिधिको सही:

वन कमचारीको सही:

नाम:

नाम:

ठेगाना:

दर्जा:

मिति:

मिति:

**अनुसूची-५**  
(दफा १० (४) सँग सम्बन्धित)

नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग

**प्लटबाट घाटगढीसम्म काठ दाउरा ढुवानी गर्न दिइने रमाना पूर्जीको नमूना**

क्षेत्र:

कटान गर्ने निकायको नाम:

रुख संख्या:

जिल्ला:

कटान/चिरान म्याद:

निकासी म्याद:

एकाई/रेज्ज पोष्ट:

घाटगढी स्थान

प्लटको नाम र किसिम::

मिति	ढुवानी साधनको किसिम	चालकको नाम	काठको जात	गोलीया नं.	साइज	आयतन क्यू फि	दाउरा चट्टा	कैफीयत

कटान गर्ने निकायको प्रतिनिधिको सही:

वन कर्मचारीको सही:

नाम:

नाम:

ठेगाना:

दर्जा:

मिति:

मिति:

## अनुसूची-६

(दफा १० (११) सँग सम्बन्धित)

नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग

### घाटगढी रजिस्टरको नमूना

क्षेत्रः

कटान गर्ने निकायको नामः

जिल्ला:

रुख संख्या:

एकाई/रेज्ञ पोष्टः

कटान/चिरान म्यादः

प्लटको नाम र किसिमः

निकासी म्यादः

घाटगढी स्थान

मिति (समय)	रमाना नं.	काठको जात	गोलीया नं.	साइज (फीटमा)	आयतन (क्यू फि)	दाउरा चट्टा	कैफीयत

कटान गर्ने निकायको प्रतिनिधिको सहीः

वन कर्मचारीको सहीः

नामः

नामः

ठेगाना:

दर्जा:

मिति:

मिति:

**अनुसूची-७**  
(दफा १० (१२) सँग सम्बन्धित)

**नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग**

**घाटगदी पन्थ रोजाको नमूना**

क्षेत्र:

कटान गर्ने निकायको नाम:

रुख संख्या:

जिल्ला:

कटान/चिरान म्याद:

एकाई/रेज्ञ पोष्ट:

निकासी म्याद:

प्लटको नाम र किसिम:

घाटगदी स्थान

मिति..... देखि..... सम्म

घाटगदीमा आएको काठ					विमार्श छोड पूर्ण भएको काठ					घाटगदीमा वाँकी काठ					कैफीयत
मिति	जात	थान	आयतन (वर्ग फिक)	दाउरा चढ़ा	मिति	जात	थान	आयतन (वर्ग फिक)	दाउरा चढ़ा	मिति	जात	थान	आयतन (वर्ग फिक)	दाउरा चढ़ा	

कटान गर्ने निकायको प्रतिनिधिको सही:

वन कर्मचारीको सही:

नाम:

नाम:

ठेगाना:

दर्जा:

मिति:

मिति:

**\*अनुसूची-७क**  
 (दफा १७ (२) सँग सम्बन्धित)

**गोलिया तथा चिरान काठको आमदानी र खर्चको विवरण**

सःमीलको नाम:-

ठेगाना :-

काठको स्रोत	जात	परीणाम (घनफीट)	चिरान प्रतिशत	जम्मा चिन काठ (घनफीट)	चिरान काठ (घनफीट)		गोलिया काठ (घनफीट)		कैफियत
					विक्री	बाँकी	विक्री	बाँकी	

अन्य मौज्दात

दाउरा:-

स्ट्रॅप :-

बाकल :-

अन्य :-

प्रमाणित गर्ने

नाम :-

दर्जा :-

कार्यालय :-

दस्तखत :-

मिति :-

तयार गर्ने

.....  
सःमील प्रोप्राइटर

---

\* दोस्रो संशोधनद्वारा थप

**अनुसूची-द\***  
 (दफा ३० (११) सँग सम्बन्धित)

नेपाल सरकार  
 वन तथा भू-संरक्षण मन्त्रालय  
 .....क्षेत्रीय वन निर्देशनालय

.....

**प्लटको अन्तिम जाँचको नमूना**

जि.व.का. को नाम:

प्लटको चौहाटी:

इलाका:

पूर्व:

रेज पोष्ट:

उत्तर:

प्लटको नाम र किसिम:

दक्षिण:

मूल्याङ्कन परिमाण: क) काठ<sup>ख)</sup> दाउरा

छपान रुख संख्या:

उत्पादन परिमाण: क) काठ<sup>ख)</sup> दाउरा

छपान रङ्ग:

कटान बाँकी रुख संख्या	कटान हुँदा अन्य रुख हानी नो क्सानी संख्या		अन्य तरिकाबाट भएको हानी नोक्सानी (जस्तै गो लिया हुने काठलाई दाउरामा परिणत गर्दा भएको नोक्सानी, ठूटाको उचाई बढी राख्दा खेर गएको परिमाण वा १५ रोजामा उल्लेख भएको हानी-नो क्सानी आदि )	कैफीयत
	लापर वाहीबाट	मजबुरीबाट		

- नोट: १) कटान नगरेको रुखको प्रति रुख रु.१००। जरिवाना गर्ने ।  
 २) लापरवाहीबाट भएकोमा विगो एकिन गरी प्रचलित रोयल्टी अनुसार जरिवाना हुनेछ ।

ठेकेदार/संस्था प्रतिनिधि

जि.व.का. प्रतिनिधि

क्षेत्रीय वन निर्देशनालयबाट

क्षे.व.नि. वा निजले तोकेको

अधिकृत प्रतिनिधि:

---

\* पहिलो संशोधन

## वन पैदावार लिलाम बिक्री कार्यविधि निर्देशिका, २०६०

स्वीकृत मिति:

२०६०।०।४।।५

पहिलो संशोधन:

२०६४।।०।२।।४

दोस्रो संशोधन:

२०६५।।०।४।।०।

वन नियमावली, २०५१ को नियम ६७ ले दिएको अधिकार प्रयोग गरी “वन तथा भू-संरक्षण मन्त्रालयले देहायको निर्देशिका बनाई जारी गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस निर्देशिकाको नाम “वन पैदावार लिलाम बिक्री निर्देशिका, २०६०” रहेको छ ।

(२) यो निर्देशिका तुरुन्त प्रारम्भ हुने छ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा, यस निर्देशिकामा :

(क) “ऐन” भन्नाले वन ऐन, २०४९ सम्झनु पर्दछ ।

(ख) “नियमावली” भन्नाले वन नियमावली, २०५१ सम्झनु पर्दछ ।

(ग) “अन्य वन पैदावार” भन्नाले काठ र दाउरा वाहेका वन पैदावारलाई सम्झनु पर्दछ ।

(घ) “चट्टा” भन्नाले २०×५×५ घनफीटको दाउराको थुप्रोलाई सम्झनु पर्दछ ।

(ङ) “दरियाबुर्दी” भन्नाले राष्ट्रिय वन भित्रका खोलावाट वगी आवादी तर्फको खोला नालाको किनारा लागेको, अडकेको, ढुबेको, टाँचा निशान लागेको वा नलागेको कसैको हक प्रमाण नपुगेको काठ, दाउरा वा अन्य वन पैदावार सम्झनु पर्दछ र सो शब्दले दहतर, बहतरलाई समेत जनाउँछ ।

(च) “वन कार्ययोजना” भन्नाले वन ऐन, २०४९ को दफा २ (घ) बमोजिमको कार्ययोजना सम्झनु पर्दछ, र सो शब्दले वन व्यवस्थापन कार्ययोजना र वन कार्यतर्जुमा समेतलाई जनाउँछ ।

(छ) “सिल्लिमकल्चरल अपरेशन” भन्नाले वन व्यवस्थापन गर्दा सञ्चालन गरिने सुधारका कार्यक्रमहरू जस्तै:- छट्टनी गर्ने, हांगा छिमल्ने, लहरा काट्ने, सुधारका लागि रुख कटानी गर्ने र सुखड खडा, विभिन्न कारणवाट मर्न लागेको, मरेको, बुढो, रोगी आदि रुखलाई छनौट गरी कटानी गर्ने र ढलापढा रुखलाई हटाउने कार्यसमेत सम्झनु पर्दछ ।

(ज) “वेवारिसी” भन्नाले टाँचा निशान लागेको वा नलागेको, टाँचा निशान खुर्केको, बदलिएको वा कुनै तवरबाट मेटिएको, कसैको हक प्रमाण नपुग्ने वन पैदावार सम्झनु पर्दछ ।

(झ) “प्लट्ट” भन्नाले वन व्यवस्थापन कार्ययोजना वा वन कार्ययोजना अनुसारको कूप, ब्लक क्षेत्र, कुनै विकास निर्माण आयोजना सञ्चालन गर्दा हटाउनु पर्ने रुख भएको क्षेत्र, अधिकार प्राप्त अधिकारीले तोकेको कटान क्षेत्र वा नेपाल सरकारवाट तोकिएको कटान क्षेत्र समेत सम्झनु पर्दछ ।

- (ञ) “लटू” भन्नाले लिलाम विक्री गर्ने उद्देश्यले घाटगदीमा गोलिया वा चिरान काठलाई एक अर्कोमाथि चाड मिलाई एक वा बढी ठाउँमा राखिएको निश्चत थान र परिमाण भएको थुप्रो वा दाउराको हकमा एक वा बढी चट्टा मिलाई राखिएको थुप्रो वा अन्य वन पैदावारको हकमा पनि एक निश्चत परिमाणको थुप्रो सम्भनु पर्दछ ।
- (ट) “घाटगदी” भन्नाले काठ, दाउरा वा अन्य वन पैदावारलाई विक्री-वितरण वा अन्य तबरले हक हस्तान्तरण नभएसम्म सुरक्षित राख्न जिल्ला वन अधिकृतले तोकेको ठाउँलाई सम्भनु पर्दछ ।
- (ठ) “सर्पटकटान” भन्नाले कुनै वनको एक निश्चत क्षेत्रमा रहेको सबै रुख विरुवा काटी सफा गर्ने काम सम्भनु पर्दछ ।
- (ड) “बोलपत्र फारम” भन्नाले वन पैदावार विक्री प्रयोजनको लागि सम्बन्धित जिल्ला वन कार्यालयको प्रमुख वा निजले तोकेको कर्मचारीको दस्तखत र कार्यालयको छाप लागेको तथा लिलाम विक्रीका शर्तहरु उल्लेख भएको अनुसूची-४ मा उल्लेख भए बमोजिम ढाँचाको फाराम सम्भनु पर्दछ ।
- (४) “बोलपत्र” भन्नाले कुनै व्यक्ति, संघ संस्था, फर्म वा कम्पनीले जिल्ला वन कार्यालयद्वारा विक्री गरिने वन पैदावार खरिद गर्न सम्बन्धित जिल्ला वन कार्यालय वा क्षेत्रीय वन निर्देशनालय वा वन विभाग वा अन्य सरकारी कार्यालयबाट सोही प्रयोजनको लागि बेचिएको बोलपत्र फारमलाई खामबन्दी गरी लाहाछाप लगाई पेश गरेको दररेट विवरण र सोसँग सम्बन्धित अन्य कागजात सम्भनु पर्दछ ।
- (५) “पटक पटक” भन्नाले कम्तीमा तीन वा सो भन्दा बढी पटकलाई जनाउँछ ।
- (६) “बैकलिपक प्रयोग” भन्नाले काठलाई दाउरामा वा यस्तै एक प्रकारको वस्तुलाई सम्भावित अर्को प्रकारको वस्तुमा प्रयोगमा त्याउने कुरालाई सम्भनु पर्दछ ।
- (७) “पुनर्मूल्याङ्कन समिति” भन्नाले काठ दाउरा वा अन्य वन पैदावारको पुनर्मूल्याङ्कन गर्नको लागि दफा १९ बमोजिम गठित पुनर्मूल्याङ्कन समिति सम्भनु पर्दछ ।
३. लिलाम विक्री गरिने वन पैदावारहरु : (१) देहायका वन पैदावारहरु जिल्ला भित्रको स्थानीय आपूर्तिको निमित्त विगतको खपतको आधारमा छुट्याई तथा नेपाल सरकारले टिम्बर करपरेशनलाई दिने भनि तोकेको परिमाण छुट्याई बाँकी लिलाम विक्री गर्न सकिनेछ :
- (क) वन व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्दा गरिने सर्पटकटान वा सिल्भिकल्वरल अपरेशनबाट उपलब्ध काठ दाउरा,
  - (ख) हावाहुरीले ढालेका र जैविक विविधताको लागि छुट्याई बाँकी रहेका सुख्खड रुखहरु,
  - (ग) विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाबाट जिल्ला वन कार्यालयलाई हस्तान्तरण हुन आएका वन पैदावारहरु,
  - (घ) पुनर्वास वा बसोवास गराउनको लागि नेपाल सरकारद्वारा प्रदान गरिएको जग्गामा रहेका रुखहरु,
  - (ङ) सालवसाली रुपमा जिम्मेवारी सदैँ आएका काठ दाउरा ।

- (२) देहायका वन पैदावारहरु प्रतिस्पर्धाको आधारमा लिलाम विक्री गर्न सकिने छ । यसरी लिलाम विक्री गर्दा टिम्बर करपोरेशन र जिल्ला भित्रको स्थानीय आपूर्तिको लागि छुट्याउनु पर्नेछैन ।
- (क) ऐनको दफा ६८ बमोजिम राष्ट्रिय प्राथमिकता प्राप्त योजना सञ्चालन गर्न निश्चित क्षेत्र वा रेखाङ्कनमा परी कटान गर्नको लागि नेपाल सरकारबाट स्वीकृत खडा रुखहरु,
- (ख) कानूनी कारबाहीको सिलसिलामा जफत गरिएका वन पैदावारहरु,
- (ग) खोलानालाले वगाई त्याएका दरियाबुर्दी वा दहतर-बहतर वन पैदावारहरु,
- (घ) राष्ट्रिय वन क्षेत्रबाट प्राप्त हुने गिरी, वालुवा, मिस्कट, खजुरपत्ता, तेन्दुपात जस्ता अन्य वन पैदावारहरु,
- (ङ) वेवारिसे वा जफती अन्य वन पैदावारहरु ।
- (३) उप दफा (१) बमोजिम टिम्बर कर्पोरेशनलाई छुट्याईएको गोलिया काठहरु ६ महिना भित्र विमार्क लिई नउठाएमा त्यस्तो काठलाई जिल्ला वन कार्यालयले आफै लिलाम विक्री गर्ने छ ।
४. प्लट निर्धारण प्रक्रिया : वन कार्ययोजना लागू भई कार्ययोजनाले निर्धारण गरेको कूप वा व्लकको हकमा सोही बमोजिम र विकास आयोजना सञ्चालन गर्दा सर्पटकटान गरिने निश्चित क्षेत्रमा रहेका वा रेखाङ्कनमा परेका वा ढलापडा रुखहरु हटाउँदा भौगोलिक सिमानालाई आधार मारी २०० देखि ५०० थान सम्मका रुखहरु पर्ने गरी एक प्लट निर्धारण गरिने छ । तर यसो गर्न अव्यावहारिक भएमा जिल्ला वन अधिकृतले रुखको संख्या घटवढ गरी प्लट निर्धारण गर्न सक्नेछ ।
५. घाटगद्दीमा रहेका वन पैदावारहरुको लट निर्धारण प्रक्रिया : (१) जिल्ला वन कार्यालयले विभिन्न क्षेत्रबाट घाटगद्दीमा उपलब्ध हुन आएका १००० घनफिटसम्म परिमाणका काठको जात, थान, उल्लेख गरी लट बनाउन सक्नेछ । तर कुनै जिल्ला वन कार्यालयको वार्षिक गोलिया काठ उत्पादन एक लाख घन फीट भन्दा बढी भएमा लिलाम विक्री गरिने कूल परिमाणको २५ प्रतिशत काठलाई २००० देखि ३००० घन फिट परिमाणसम्मको लट बनाईने छ । लिलाम विक्री हुन नसकि पुनर्मूल्याङ्कन गरिएको काठको लट निर्धारण गर्दा उत्तिर्कित व्यवस्थाले वाधा पुऱ्याएको मानिने छैन । लट बनाउँदा ग्रेडिङ नर्मस लागू नभएसम्म सालाखाला मिलाई र सो लागू भए पछि ग्रेड छुट्याई लट बनाईने छ । त्यस्ता प्रत्येक लटको सङ्कलन आर्थिक वर्ष खुलाई घाटगद्दीको नाम नम्बर समेत ईनामेलले लेखी उल्लेख गर्नु पर्नेछ । दाउराको हकमा बढीमा २५ चट्टा सम्मको एक लट बनाई प्रत्येक लटको घाटगद्दीको नाम उल्लेख गरी नम्बर राख्नु पर्नेछ ।
- उदाहरणको लागि - जिल्ला वन कार्यालय, कैलालीको गेटा रेन्ज पोष्ट अन्तर्गत गेटा र अतरिया घाटगद्दीमा रहेका वन पैदावारको लट नम्बर उल्लेख गर्दा निम्नानुसार सङ्केत राखिने छ - गेटा लट नं” १ (०५७५८), गेटा लट नं २ (०५७५८) वा अतरिया लट नं. १ (०५८५९), अतरिया लट नं. २ (०५८५९) आदि ।

(२) लट निर्धारण गर्न नसकिने नदी खोलानालाको गिड्ठी, वालुवा मिस्कट र ढुङ्गा वा तेन्दुपात, थाकल, जस्ता अन्य वन पैदावारहरु लिलाम विक्री गर्नु पर्दा स्वीकृत कार्ययोजना बमोजिमको परिमाणलाई नै लट मानिनेछ ।

तर वन कार्ययोजनामा नपरेका वन पैदावारको हकमा सम्बन्धित जिल्ला वन कार्यालयले परिमाण तोकी लट निर्धारण गर्नु पर्नेछ ।

६. **वन पैदावारको न्यूनतम मूल्य निर्धारण :** (१) लिलाम विक्री गर्न छुट्याइएको वन पैदावारको परिमाणलाई वन नियमावली, २०५१ को अनुसूची २, ३ र ६ मा तोकिएको प्रति इकाई मूल्यले गुणन गरी न्यूनतम मूल्य कायम गरिने छ । काठ र दाउराको हकमा छपान, कटान, मुछान, ढुवानी, चाड लगाउने र चिरान गर्दा लागेको खर्च अन्य निकायबाट (जस्तै: सडक, विद्युत, नहर आदि) बेहोरिएको भए वा बजेटमा व्यवस्था भएमा छुट्टै असुल गरी राजस्वमा दाखिला गरिने छ । छपान, कटान, मुछान, लोड अनलोड, ढुवानी, चाड लगाउने आदि कार्यको लागि बजेट व्यवस्था नभई अन्य श्रोतबाट सापटी लिई खर्च गरिएको भए त्यस्तो रकम लिलाम विक्री गर्दा सकारावालासँग छुट्टै लिई जुन श्रोतबाट सापटी लिइएको हो त्यहीं फितां गरिने छ । अन्य निकायबाट बेहोरिएको कटान मुछान खर्च यकिन हुन नआएमा जिल्ला दर रेटलाई आधार मानिनेछ ।

(२) छपान, कटान, मुछान, लोड अनलोड, ढुवानी, चाडलगाउने कार्यको लागि खर्चको प्रति इकाई दररेट सम्बन्धित जिल्लाको दररेट समितिबाट वार्षिक रूपमा निर्धारण भए अनुसार कायम गरिनेछ ।

७. **लिलाम गर्ने तरिका :** लिलाम गरिने वन पैदावारहरुको परिमाण र अवस्था हेरी डाँक बढावढ वा बोलपत्र प्रथाद्वारा लिलाम विक्री गर्न सकिनेछ ।

(१) निम्नानुसारका वन पैदावारहरु डाँकबढावढ गरी लिलाम गरिनेछ :

- (क) २०० घनफिट भन्दा घटी परिमाणका ख्यर वाहेकका काठहरु,
- (ख) ५ चट्टा भन्दा घटी परिमाणका दाउराहरु,
- (ग) जफत भई घाटगटीमा रहेका रु. ५०,००० (पचास हजार) भन्दा कम मूल्याङ्कित काठ दाउरा वाहेकका अन्य वन पैदावारहरु ।

(२) निम्नानुसारका वन पैदावारहरु बोलपत्र प्रथाद्वारा लिलाम गरिनेछ :

- (क) २०० घनफीट र सो भन्दा बढी परिमाणका काठहरु,
- (ख) ५ चट्टा र सो भन्दा बढी परिमाणका दाउराहरु,
- (ग) नदीनालाको गिड्ठी, वालुवा, ढुङ्गा, मिस्कट जस्ता अन्य वन पैदावारहरु,
- (घ) जफत भई घाटगटीमा रहेका रु. ५०,००० (पचास हजार) भन्दा बढी मूल्यांकित काठ दाउरा वाहेकका अन्य वन पैदावारहरु ।

(३) वन नियमावली २०५१ को अनुसूची-३ र ६ मा दिईएका अन्य वन पैदावारहरुको विक्री वितरण नियमावली को नियम ११ र १४ अनुसार नै हुने छ । उपदफा (२) (ग) को अन्य

वन पैदावार पटक पटक लिलाम गर्दा पनि कसैले नसकारेमा नियम १४ को उप नियम (१) र (२) अनुसार गर्न वाधा परेको मानिने छैन। वन पैदावारमा आधारित उच्चोगको लागि आवश्यक पर्ने कच्चा पदाथं एक वा एक भन्दा बढी जिल्लाहरुमा उपलब्ध भएमा सर्वेक्षण प्रतिवेदन (Inventory Report) को आधारमा नेपाल सरकारको निर्णय गरी प्रचलित राजस्व लिने गरी वन विभागबाट सम्झौता गरी दिन सक्नेछ।

**d. डाँक बढावढ गराएर लिलाम गर्दा ध्यान दिनु पर्ने कुराहरु** : दफा ७ को उपदफा

(१) बमोजिम डाँकबढावढ गर्दा देहायका सम्बन्धमा देहाय बमोजिम गर्नुपर्दछ-

(१) **वार्षिक कार्यतालिका तयार गर्नु पर्ने:** सम्बन्धित जिल्ला वन कार्यालयले प्रत्येक आर्थिक वर्षको श्रावण महिनाभित्र लिलाम विक्री गरिने काठ दाउरा लगायतका अन्य वन पैदावारको वार्षिक कार्यतालिका तयार गरी राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन गर्नु पर्नेछ। यस्तो कार्य तालिकामा कुन कुन महिनाको कुन कुन हप्ता र कुन कुन वारमा लिलाम विक्री गरिने हो सो कुरा स्पष्ट उल्लेख गर्नु पर्नेछ।

(२) **सूचना प्रकाशनको म्याद:** उप दफा (१) अनुसार सूचना प्रकाशित गरिसके पछि रु एक लाख रुपैयासम्म मूल्याङ्कन भएको वन पैदावारको लागि १५ दिन र सो भन्दा बढी मूल्याङ्कन भएको वन पैदावारको लागि २१ दिनको म्याद दिनु पर्नेछ।

(३) **सूचनाको ढाँचा:** सूचनाको ढाँचा अनुसूची-१ मा उल्लेख भए अनुसार हुनेछ।

(४) **सूचना टाँस गर्नु पर्ने ठाउँहरु:** डाँकबढावढको सूचना सम्बन्धित क्षेत्रीय वन निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला विकास समितिको कार्यालय, सम्बन्धित नगरपालिका वा गाउँ विकास समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला स्थित काष्ठ व्यवसायी संस्था, इलाका वन कार्यालयहरु र जिल्ला वन कार्यालयमा टाँस गर्नु पर्ने छ।

(५) **डाँक बढावढ गराउने तरिका:**

(क) **डाँकबढावढ व्यक्ति कम्तीमा ३ जवान नभई डाँकबढावढ शुरु गराउनु हुदैन।**

(ख) **डाँक बढावढ न्यूनतम मूल्यवाट शुरु गराउनु पर्दछ।**

(ग) **डाँक बढावढमा सहभागी हुने प्रतिस्पर्धीहरुवाट बढावढ पूर्व न्यूनतममूल्यको ५ प्रतिशतले नगद धरौटी लिनु पर्दछ।** सबै प्रतिस्पर्धीहरुवाट प्राप्त नगद धरौटी डाँक बढावढ समाप्त भई खण्ड (घ) बमोजिम धरौटी जम्मा गरेपछि त्यसै बखत फिर्ता गरिनेछ।

(घ) **डाँक बढावढमा भाग लिएका वडी अङ्ग कबोल गर्ने अन्तिम तीन वोलको डाँक बढावढकर्तावाट स्वदेशी भए ५ प्रतिशतले र विदेशी नागरिक भए १० प्रतिशतले नगद धरौटी लिनु पर्नेछ।** तर दोश्रो र तेश्रो कबोलवालाको कबोल अङ्ग पहिलो भन्दा क्रमशः ५ र १० प्रतिशत भन्दा घटी भएमा धरौटी माग गरिने छैन।

(ङ) **डाँक बढावढ सम्पन्न भएपछि सबै भन्दा वडी कबोल अङ्गलाई यो नै अन्तिम अङ्ग भयो भनी घोषणा गर्नु पर्दछ।** त्यसपछि उपस्थित सबैको रोहवरमा अधिकतम डाँक बोल्ने तीन व्यक्तिहरुको क्रम अनुसार नाम, ठेगाना र अङ्ग उल्लेख गरी अनुसूची -२ अनुसारको ढाँचामा मुचुल्का गराउनु पर्नेछ।

- (च) करारनामामा तोकिएको म्याद भित्र पहिलो कबोलवालाले वन पैदावार उठाउन नआएमा वा तोकिएको अवधिमा वन पैदावार उठाउन नसक्ने मनासिब माफिकको लिखित जनाउ नदिएमा निजले राखेको धरौटी जफत गरी दोश्रो वढी कबोलवालाको बोल स्वीकृत गर्न सकिने छ । दोश्रो कबोलवालाको बोल स्वीकृतभएमा सात दिन भित्र रकम दाखिला गरी वन पैदावार उठाउन सूचना दिनु पर्नेछ । दोश्रोले पनि तोकिएको म्याद भित्र नउठाएमा निजको समेत धरौटी जफत गरी तेश्रो कबोलवालाको बोल स्वीकृतगर्न सकिने छ । तेश्रो कबोलवालाको बोल स्वीकृतभएमा निजलाई समेत सात दिन भित्र लिलाम गरिएको वन पैदावार उठाउन सूचना गरिने छ । तर दोश्रो र तेश्रो कबोल अङ्ग घरौटी जफत गरी जोड्दा क्रमशः पहिलो र दोश्रोले कबोल गरेको मूल्य भन्दा कम हुनु हुँदैन । यसरी गर्दा पनि लिलाम हुन नसकेमा पुनः लिलाम गर्नु पर्नेछ ।
- (६) **डाँकको स्वीकृती:** वन पैदावार लिलाम विक्रीको सिलसिलामा कबोल भएको डाँकको स्वीकृती गर्ने वा नगर्ने अधिकार, अधिकार प्राप्त अधिकारीमा निहित रहनेछ । त्यस्तो अधिकारीको अधिकार दफा १७ मा उल्लेख भए बमोजिम हुनेछ ।

**९. बोलपत्रबाट लिलाम गर्दा अपनाउनु पर्ने प्रक्रिया :** दफा ७ को उपदफा (२) बमोजिम बोलपत्रबाट लिलाम गर्दा देहायका सम्बन्धमा देहाय बमोजिम गर्नुपर्दछ:

- (१) **सूचना प्रकाशनको म्याद:** एकलाख रुपैयाँसम्म मूल्याङ्कन भएको वन पैदावारको लागि १५ दिन र सो भन्दा वढी मूल्याङ्कन भएको वन पैदावारको लागि २१ दिनको म्याद दिनु पर्नेछ ।
- (२) **सूचनाको ढाँचा:** सूचनाको ढाँचा अनुसूची-३(क), ३(ख) र ३ (ग) मा उल्लेख भए अनुसार हुनेछ ।
- (३) **सूचना प्रकाशन गर्ने तरिका:** बोलपत्र माग गरी लिलाम विक्री गरिने सम्पूर्ण वन पैदावारको लागि सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित गर्नु पर्नेछ । उक्त सूचना दफा ८ को उपदफा (४) मा उल्लेख गरिएका कार्यालयहरूमा पनि टाँस गर्नु पर्नेछ ।
- (४) **सूचना प्रकाशन गर्ने समय:** सालवसाली ठेकाबाट लिलाम विक्री गरिने हुँजा, गिर्दी वालुवा र यस्तै अन्य वन पैदावारहरूको विक्रीको सूचना आ. व. शुरु हुनु भन्दा कम्तमा २ महिना अगावै प्रकाशन गर्नु पर्नेछ ।
- (५) **बोलपत्रको सूचनामा खुलाउनु पर्ने कुराहरु:**
- (क) बोलपत्र दाखिला गर्नु पर्ने तरिका,
  - (ख) बोलपत्र दाखिला गर्नु पर्ने कार्यालयको नाम,
  - (ग) बोलपत्र वापत लाग्ने दस्तुर,
  - (घ) बोलपत्र दाखिला गर्नु पर्ने अन्तिम मिति, समय र स्थान,
  - (ङ) बोलपत्र खोलिने मिति, समय र स्थान,
  - (च) अङ्ग र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने कुरा,
  - (छ) बोलपत्र साथ दाखिला गर्नु पर्ने कागजातहरु,

- (ज) विक्री सदर भएको मितिले १० दिन भित्र रकम दाखिला गर्नु पर्ने विषय,
- (झ) ठेक्का प्राप्त गरेको मितिले वन पैदावार उठाई लग्नु पर्ने अवधि,
- (ञ) विक्री गरिने वन पैदावार जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै खर्चमा उठाई लानु पर्ने व्यहोरा,
- (ट) म्याद थप हुने नहुने कुरा,
- (ठ) बोलपत्र मान्य नहुने अवस्था,
- (ड) शर्त राखिएको बोलपत्र स्वीकृत नहुने कुरा,
- (ढ) बोलपत्र सँग सम्बन्धित अन्य आवश्यक कुराहरु ।
- (६) **बोलपत्र मान्य नहुने अवस्थाहरु :**
- (क) सिलवन्दी भई नआएको,
- (ख) सम्बन्धित कार्यालयहरुबाट विक्री नभएको बोलपत्र दाखिला भएको वा बेचिएको बोलपत्रको फोटोकपी दाखिला गरेको,
- (ग) जसको नाममा विक्री भएको बोलपत्र फाराम हो उसैको तर्फबाट दाखिला नगरेको,
- (घ) बोलपत्रदाताको हस्ताक्षर नभएको (फर्मको हकमा छाप र हस्ताक्षर नभएको)
- (ङ) कदोल अङ्को १० प्रतिशत धरौटीको भौचर समावोश नभएको वा ६ महिनाभन्दा घटीको वैक र्यारेन्टी धरौटीको रुपमा पेश भएको,
- (च) खाम र बोलपत्र फारमको लट नम्बर फरक परेको,
- (छ) बोलपत्र आव्हानको सूचनामा तोकिएका अन्य शर्तहरु पुरा नभएको ।
- १०. बोलपत्रमा भाग लिन पाउने व्यक्ति, फर्म वा कम्पनी :** (१) काठको बोलपत्रको प्रतिष्पर्धामा वा पैदावारको कारोबार गर्ने उद्देश्यले दर्ता भई रीतपूर्वकको स्थायी लेखा नम्बर (PAN) वा आयकर दर्ता र भ्याट दर्ताको प्रमाण-पत्र प्राप्त काष्ठ व्यवसायी फर्म, कम्पनी वा संघसंस्थाले भाग लिन पाउनेछन् ।
- (२) काठ बाहेकको अन्य वन पैदावारको बोलपत्रको प्रतिष्पर्धामा रीतपूर्वकको स्थायी लेखा नम्बर (PAN) वा आयकर दर्ता र भ्याट दर्ताको प्रमाण-पत्र भएको व्यक्ति वा वन पैदावारको कारोबार गर्ने फर्म, कम्पनी वा संघसंस्थाले भाग लिन पाउनेछन् ।
- (३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि सरकारी वा अर्ध सरकारी कार्यालयले बोलपत्रको प्रतिष्पर्धामा भाग लिएमा स्थायी लेखा नम्बर (PAN) वा आयकर दर्ता र भ्याट दर्ताको प्रमाणपत्र पेश गर्नु पर्नेछैन ।
- ११. बोलपत्र फारामको ढाँचा:** बोलपत्र फारामको ढाँचा अनुसूची-४ मा उल्लेख भए बमोजिम हुनेछ ।
- १२. बोलपत्र फारम खरिद गर्ने तरिका :** बोलपत्र दाखिला गर्ने व्यक्ति, फर्म, कम्पनी वा संघ संस्था सरकारी वा अर्ध सरकारी कार्यालयले सम्बन्धित जिल्ला वन कार्यालयबाट सो कार्यालयको कार्यालय प्रमुख वा निजले तोकेको कर्मचारीको दस्तखत र कार्यालयको छाप लागेको तथा लिलाम विक्रीका

शर्तहरु उल्लेख भएको बोलपत्र फारम सम्बन्धित जिल्ला वन कार्यालय वा क्षेत्रीय वन निर्देशनालय वा वन विभाग वा अन्य सरकारी कार्यालयबाट देहाय बमोजिम रकम तिरी खरिद गर्नु पर्नेछ -

#(क) रु एक लाख रुपैयाँ सम्मको न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि रु ३००।-

#(ख) रु एक लाख भन्दा माथि दश लाखसम्म न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि रु. १०००।-

\*(ग) दश लाख भन्दा माथि जतीसुकै रकम न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि रु २०००।-

१३. बोलपत्र दतां गर्ने तरिका : (१) बोलपत्र फाराम विक्री भएको र बोलपत्र दर्ता भएको विवरण छुटा छुटै कितावमा उल्लेख गरी राख्नु पर्नेछ । बोलपत्र फाराम विक्री र दर्ताको समय समाप्त भएपछि कार्यालय प्रमुख वा निजले तोकेको अधिकृत कर्मचारीले उक्त कितावमा प्रमाणित गरी वन्द गर्नु पर्नेछ । बोलपत्र फारम विक्रीबाट प्राप्त रकमको लेखा राखी सोही दिन वा भोलीपल्टै वैक दाखिला गर्नु पर्नेछ । कार्यालय रहेको स्थानमा राजशव दाखिला गर्ने वैक नभएमा वा अन्य विशेष परिस्थिति परेमा कार्यालय प्रमुखले कारण उल्लेख गरी सात दिन भित्र त्यस्तो नगद वैक दाखिला गर्नु पर्नेछ ।

(२) बोलपत्र खरिद गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफुले खरिद गरेकै बोलपत्र सूचनामा व्यवस्था भए बमोजिम सम्बन्धित जिल्ला वन कार्यालय वा क्षेत्रीय वन निर्देशनालय वा वन विभागमा वा तोकिएको अन्य सरकारी कार्यालयमा दर्ता गराउनु पर्नेछ ।

(३) एक व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाममा खरिद भएको बोलपत्र अर्को व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नामबाट दाखिला गर्न पाईने छैन ।

१४. बोलपत्र खोल्ने प्रक्रिया : (१) सूचना बमोजिम पर्नआएका बोलपत्रहरु सोही सूचनामा तोकिएको स्थान, मिति र समयमा खोली मुचुल्का बनाई उपस्थित हुने सबैको सहिछाप गर्नु गराउनु पर्नेछ । बोलपत्रदाता वा प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न वाधा पुने छैन । जिल्ला वन कार्यालयले बोलपत्र खोल्दा जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालय वा नजिकको कुनै सरकारी कार्यालयको प्रतिनिधिको रोहवरमा खोल्नु पर्नेछ ।

(२) समय भित्र दाखिला हुन आएका बोलपत्रहरु रीतपूर्वक भए नभएको जाँच गरी रीतपूर्वक परेकाको हकमा अनुसूची-५ बमोजिमको मुचुल्का र अनुसूची-६ बमोजिमको तुलनात्मक तालिका बनाई प्रतिनिधिहरुको समेत सहिछाप गराई राख्नुपर्दछ । रीत नपुगेकाको हकमा त्यस्ता बोलपत्रहरुलाई अलग्याई सोही व्यहोरा जनाई राख्नुपर्दछ ।

१५. बोलपत्र नखोल्ने अवस्था : एक मात्र बोलपत्र पर्नआएमा सो बोलपत्रलाई कायमै राखी दफा १८ अनुसार गरिने छ ।

# दोस्रो संशोधनद्वारा संशोधित

\* दोस्रो संशोधनद्वारा थप

**१६. बोलपत्रको प्रतिस्पर्धा :** (१) पहिलो पटकको सूचनामा प्लट वा लटै पिच्छे कम्तीमा २ वटा बोलपत्रहरु रीतपूर्वक पेश हुन आएको अवस्थामा पूर्ण प्रतिस्पर्धा भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम प्रतिस्पर्धा हुन नसकि पुनः बोलपत्र माग गर्दा पनि कुनै बोलपत्र नपरेमा वा एकमात्र बोलपत्र परेमा दफा १५ बमोजिम कायम रहेको बोलपत्र समेत खोली सो बोलपत्रमा कवल गरिएको रकम न्यूनतम मूल्याङ्कन भित्र पर्न आएमा त्यस्तो बोलपत्र स्वीकृत गर्न सकिने छ । तर प्रथम पटकको सूचना अनुसार एक मात्र बोलपत्र पर्न आएमा सो बोलपत्रलाई कायम राखी दोश्रो पटक सूचना प्रकाशन गर्दा पनि कुनै पनि बोलपत्र दाखिला हुन नआएमा पहिलो पटक पर्नआएका रीतपूर्वकका बोलपत्रलाई नै पूर्ण प्रतिस्पर्धा भएको मानी प्रतिनिधिहरुको रोहवरमा त्यस्तो बोलपत्र खोल्न सकिनेछ ।

**१७. बोलपत्र स्वीकृतगर्ने :** (१) बोलपत्र आंशिक वा पुरै स्वीकृत गर्ने वा नगर्ने अधिकार, अधिकार प्राप्त अधिकारीमा निहित रहनेछ ।

(२) देहाय बमोजिमका बोलपत्रहरु स्वीकृत गर्ने अधिकार उपदफा (१) को अधिनमा रही देहाय बमोजिमका अधिकारीलाई हुनेछ;

- (क) रु. ५ लाख सम्मको सकार रकमको हकमा जिल्ला वन अधिकृतलाई,
- (ख) रु. २५ लाख सम्मको सकार रकमको हकमा वन विभागको महानिर्देशकलाई,
- (ग) रु. २५ लाख भन्दा बढी सकार अड्ड भएको हकमा मन्त्रालयका सचिवलाई ।

\*(३) रीत पुगेका बोलपत्रहरु मध्ये बढी सकार गर्ने तीन जनाले राखेको धरौटी रोकी सबैभन्दा बढी मूल्य सकार गर्ने बोलपत्रदाताको बोलपत्र सो खोलिएको सात दिन भित्र कुनै उजुरी परे सो समेतलाई विचार गरी अधिकार प्राप्त अधिकारीले स्वीकृत गर्नेछ । अधिकार प्राप्त अधिकारीले स्वीकृतिकोलागि माथिल्लो निकायमा पेश गर्नुपर्ने भएमा पेश गरी माथिल्लो निकायले पनि प्राप्त भएको सात दिन भित्र सो उपर निर्णय गर्नु पर्नेछ । विक्री सदर भएको जानकारी पाएको मितिले दश दिन भित्र रकम दाखिला नगरेमा बोलपत्रदाताले राखेको धरौटी जफत गरी दोश्रो बढी सकार गर्नेको बोलपत्र स्वीकृत गर्न सकिने छ । यसरी दोश्रो बढी सकार गर्नेको बोलपत्र स्वीकृत गरिएमा सात दिनको म्याद दिई रकम दाखिला गर्न लगाइनेछ । दोश्रो सकारकर्ताले पनि तोकिएको समयमा रकम दाखिला नगरेमा धरौटी जफत गरी तेश्रोको बोलपत्र स्वीकृत गर्न सकिनेछ । तेश्रो सकारकर्ताको नामको बोलपत्र स्वीकृत भएमा सात दिनको समय दिई रकम दाखिला गर्न लगाइनेछ । निजले पनि तोकिएको समयावधिमा रकम दाखिला नगरेमा निजको पनि धरौटी जफत गरी पुनः लिलाम विक्रीको लागि सूचना गर्नु पर्नेछ ।

तर त्यसरी दोश्रो वा तेश्रो सकारकर्ताको बोलपत्र स्वीकृत गर्दा पहिलो सकारकर्ताले सकारेको कबोल अकमा जफत गरिएको धरौटी रकम घटाउँदा हुन आउँने रकम भन्दा कममा बोलपत्र स्वीकृत गरिने छैन ।

\* पहिलो संशोधनद्वारा संशोधित

**१८. पुनः बोलपत्र सूचना प्रकाशन :** (१) पहिलो पटक प्रकाशित सूचना वमोजिम रीतपूर्वक बोलपत्र पर्न नआएमा वा एक मात्र बोलपत्र परेमा वा पहिलो पटकको सूचनामा परेका बोलपत्रहरु न्यूनतम मूल्यसम्म पनि कवुल हुन नआएमा कम्तीमा पन्थ दिनको म्याद दिई पुनः बोलपत्र आव्हान गर्नु पर्नेछ ।

(२) पुनः बोलपत्र आव्हान गर्नु पर्दा अघिल्लो बोलपत्रदाताहरुको बोलपत्रलाई कायम राख्न सकिने छ । तर यसरी कायम राखिएको अवस्थामा बोलपत्रदातालाई चित्त नवुभे आफ्नो बोलपत्र फिर्ता गरी पाउँ भनी बोलपत्र दाखिला गर्ने निर्धारित म्यादको २४ घण्टा अगाडि सम्म दरखास्त दिएमा निजको बोलपत्र फिर्ता गरिने छ । साथै त्यस्तो बोलपत्र वापत राखिएको धरौटी समेत फिर्ता हुनेछ ।

**१९. वन पैदावारको पुनर्मूल्याङ्कन गर्ने :** (१) समयमै पटक पटक वन पैदावार लिलाम विक्री गर्ने प्रयास गर्दा पनि विक्री हुन नसकी वन पैदावारको हैसियतमा ह्वास हुन आई न्यूनतम मूल्य भन्दा कम गर्नु पर्ने अवस्था सिर्जना भएमा देहायका पदाधिकारी रहेको पुनर्मूल्याङ्कन समितिले काठको हकमा देहायको उपदफा (२) र (३) को प्रक्रिया पूरा गराई दफा २० अनुसार र अन्य वन पैदावारको हकमा विवेक प्रयोग गरी न्यूनतम मूल्य निर्धारण गर्न सक्नेछ । यसरी कायम हुन आएको न्यूनतम मूल्यलाई आधार मानी जिल्ला वन कार्यालयबाट लिलाम विक्री गरिने छ ।

- (क) सम्बन्धित क्षेत्रको क्षेत्रीय वन निर्देशक - संयोजक
- (ख) क्षेत्रीय कोष निर्देशनालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि - सदस्य
- (ग) जिल्ला प्रशासन कार्यालयको अधिकृत प्रतिनिधि - सदस्य
- (घ) जिल्ला विकास समितिको प्रतिनिधि - सदस्य
- (ङ) जिल्ला वन अधिकृत - सदस्य सचिव

- (२) उप दफा (१) वमोजिम गठित पुनर्मूल्याङ्कन समितिले घाटगढीमा रहेका काठहरु सुकेर, कुहिएर वा मकाएर, धोंद भएर, चर्केर वा फुटेर वा अन्य कुनै कारणवाट साविक नापमा के कति फरक परेको छ, त्यसको तुलनात्मक तालिका जिल्ला वन कार्यालयलाई वनाउन लगाउनेछ ।
- (३) पुनर्मूल्याङ्कन समितिले उपदफा (२) वमोजिम पेश भएको तुलनात्मक तालिका अध्ययन गरी साविकको लगतलाई हाल नापी भई ठहर हुन आएको परिमाण कायम गर्न जिल्ला वन कार्यालयलाई लगाउनेछ ।
- (४) यस निर्देशिकामा उल्लिखित पुनर्मूल्याङ्कन समितिको कार्यालय समय भन्दा अधि वा पछि वैठक वस्दा प्रति वैठक प्रति सदस्य रु ३००। वैठक भत्ता दिइनेछ ।

**२०. न्यूनतम विक्री मूल्य कायम गर्ने :** (१) न्यूनतम विक्री मूल्य कायम गर्दा समितिले गोलिया वा चिरान काठको जात अनुसार अनुसूची-७ मा उल्लेख भए वमोजिम कायम हुन आएको आयतनको शुरुको न्यूनतम मूल्यमा तोकिएको प्रतिशत सम्म छुट गरी नयाँ न्यूनतम मूल्य कायम गर्न सक्नेछ ।

(२) उप दफा (१) वमोजिम न्यूनतम मूल्य कायम गरी सकेपछि पुनः साविकको प्रक्रिया पुन्याई लिलाम गर्नु पर्नेछ ।

(३) कटान, मुछान, लोड अनलोड, ढुलान, चाड लगाउने आदि साविकमा भएको खर्च भने घटाईने छैन ।

२१. वैकल्पिक प्रयोगमा त्याउने : (१) दफा १९ र २० बमोजिम पनि विक्री हुन नसकेको वन पैदावारहरु मध्ये काठको हकमा त्यसलाई पुनर्मूल्याङ्कन समितिले दाउरामा परिणत गर्नेछ र त्यसपछि जिल्ला वन कार्यालयले तोकिएको प्रक्रिया अनुसार लिलाम गर्नु पर्नेछ ।

(२) उप दफा (१) बमोजिम पनि विक्री हुन नसके विभागको स्वीकृति लिई जे जस्तो अवस्थामा छ, सोही अवस्थामा न्यूनतम मूल्य नतोकी लिलाम बढावढ गरि विक्री गर्नु पर्नेछ ।

(३) उप दफा (२) बमोजिम पनि लिलाम विक्री नभए पुनर्मूल्याङ्कन समितिको सिफारिसमा विभागीय निर्णयवाट लगत कट्टा गर्नु पर्नेछ ।

(४) वैकल्पिक प्रयोगमा आउन नसक्ने अन्य वन पैदावारहरुको हकमा वन विभागवाट निर्णय गराई लगत कट्टा गर्नु पर्नेछ ।

२२. लिलाम विक्रीवाट प्राप्त रकम जम्मा गर्ने : लिलाम विक्रीवाट प्राप्त भएको रकम देहाय बमोजिम गर्नु पर्नेछ :

(१) काठ, दाउरा र अन्य वन पैदावारको विक्रीवाट प्राप्त रकम मध्ये ९० प्रतिशत नेपाल सरकारको राजश्व खातामा र १० प्रतिशत जिल्ला विकास समितिको कोषमा पठाउनु पर्नेछ ।

(२) दरियावर्दी (दहत्तर-बहत्तर) विक्रीवाट प्राप्त रकम मध्ये ५० प्रतिशत नेपाल सरकारको राजश्व खातामा र ५० प्रतिशत रकम जिल्ला विकास समितिको कोषमा पठाउनु पर्नेछ ।

२३. रकम दाखिला गर्ने जनाउ : बोलपत्र स्वीकृत भएपछि सरोकारवालालाई १० दिन भित्र रकम जम्मा गर्ने वारेको जनाउ दिनु पर्नेछ । जनाउ पाई सकेपछि तोकिएको समय भित्र रकम दाखिला नगरेमा वा मनासिव कारण देखाई जनाउ नदिएमा दफा १७ को उप दफा (३) बमोजिमको प्रक्रिया अगाडि बढाउन सकिने छ । लिलाम सकार गर्नेले दिएको जनाउ मनासिव भएमा (जस्तै: विरामी वा दुर्घटनामा परी अस्पताल भर्ना हुन परेमा, दैवी परेमा वा कावु बाहिरको परिस्थिति परेमा) जिल्ला वन अधिकृतले सात दिनसम्म म्याद थप गर्न सक्नेछ ।

२४. वन पेशी : (१) खडा रुख वा ढुङ्गा, गिटी, वालुवा वा भोर्लाका पात, अम्रिसो, तेन्दुपात जस्ता अन्य वन पैदावारहरुको लिलाम विक्री स्वीकृत भई सम्भकौता अनुसार कवोल रकम दाखिला गरी सकेपछि रुखबाट काठ दाउरा सङ्गलनको लागि वन नियमावली २०५१ को नियम १६ ले तोकेको म्यादको अधिनमा रही वन पेशी दिइने छ । तोकिएको म्याद भित्र कवोलवालाले कटान, मुछान, ढलान वा सङ्गलन गरी वन क्षेत्र बाहिर घाटगटीमा त्याई सक्नु पर्नेछ । खडा रुख कटान गर्ने सम्बन्धमा तोकिएको म्याद भित्र कवोलवालाले कार्यसम्पन्न गर्न नसकेमा मनासिव माफिकको कारण सहित ७ दिन भित्र निवेदन दिएमा जिल्ला वन अधिकृतले चालु आर्थिक वर्ष वा अर्को आर्थिक वर्षमा पटक पटक गरी एक महिना सम्म म्याद थप दिन सक्ने छ । सो अवधि भित्र पनि काम समाप्त गर्न नसकी सम्बन्धित व्यक्ति वा संस्थाले म्याद थपको लागि पुनः माग गरेमा जिल्ला वन अधिकृतले आफ्नो सिफारिश सहित क्षेत्रीय वन निर्देशक समक्ष पेश गर्ने छ । क्षेत्रीय वन निर्देशकले आवश्यक

ठहच्याएमा बढीमा दुई महिनासम्मको म्याद थप गर्न सक्ने छ । अन्य वन पैदावारको हकमा जिल्ला वन अधिकृतले वन पैदावारको प्रकृति हेरी श्रावण १ गते देखि आषठ मसान्तसम्म वन पेशी दिन सक्ने छ । अर्को आर्थिक वर्षमा म्याद थप हुने छैन ।

- (२) दुङ्गा, गिट्ठी, वालुवा जस्ता वन पैदावारहरूको हकमा कवुल अङ्ग २ किस्ता सम्ममा वुभाउन सकिने छ । पहिलो किस्ता वुभाई सकेपछि तोकिएको क्षेत्रवाट वन पैदावार उठाई लैजान अनुमति दिइनेछ । यस्ता वन पैदावार उठाई लैजाने म्याद प्रत्येक वर्षको श्रावण १ गते देखि अर्को वर्षको आषठ मसान्तसम्म हुनेछ ।
- (३) उप दफा (१) र (२) मा उल्लेख भएका वन पैदावार हटाउन समय लाग्ने भएकोले वन पेशी दिनु पूर्व लिलाम सकारकर्तासँग सम्झौता गरिने छ । खडा रुखको हकमा अनुसूची-८, दुङ्गा, गिट्ठी, वालुवाको लागि अनुसूची-९ र अन्य वन पैदावारको हकमा अनुसूची-१० बमोजिमको नमूनालाई आधार मानी सम्झौता गरिने छ ।

\*२५. वन पैदावारको छोडपूर्जि तथा चलानीपत्र दिने समय : (१) कबोल अङ्ग दाखिला भई सकेपछि घाटगदीमा रहेको वा आएको वन पैदावारको हकमा चाहिने प्रक्रिया पूरा गरी कबोलवालालाई जि.व.का.ले ७ दिन भित्र अनिवार्य रूपमा अनुसूची-११ बमोजिमको ढाँचामा छोडपूर्जी तथा अनुसूची-१२ बमोजिमको ढाँचामा चलानी पत्र समेत दिनु पर्नेछ । यस अवधिमा वन पैदावारको मोल बृद्धि हुन गएमा पनि पूर्व शर्त अनुसार नै छोडपूर्जी तथा चलानी पत्र दिनु पर्नेछ र यस्तो मूल्य बढ्दिले यसलाई असर पारेको मानिने छैन ।

- (२) उपदफा (१) मा तोकिएको म्याद भित्र छोडपूर्जी र चलानीपूर्जी नदिएको भनी खरीदकर्ताको निवेदन परेमा सम्बन्धित क्षेत्रीय निर्देशकले सो उपर आवश्यक छानवीन गरी खरीदकर्ताको व्यहोरा सत्यतथ्यमा आधिरित देखिन आएमा सम्बन्धित कर्मचारीलाई कारवाही गर्नुपर्ने छ ।

\*२६. वन पैदावार उठाई लैजाने छोडपूर्जिको म्याद : (१) घाटगदीमा रहेका काठ, दाउरा र अन्य वन पैदावारहरूको हकमा बोलपत्र स्वीकृत भई पूरै कबोल अङ्ग र मूल्य अभिवृद्धिकर दाखिला भएपछि बढीमा एक्काइस दिनको म्याद दिई प्रचलित कानून अनुसार उठाई लैजान छोडपूर्जि दिइनेछ । वन पैदावार ओसार पसार गर्दा चलानी पत्र अनिवार्य हुनेछ । तोकिएको म्याद भित्र वन पैदावार उठाइ लान नसकेमा मनासिव माफिकको कारण सहित सात दिन भित्र म्याद थपको निवेदन दिएमा जिल्ला वन अधिकृतले बढीमा पैतालीस दिनसम्मको म्याद थप गर्न सक्नेछ । सो म्याद भित्र काठ नउठाएमा प्रति महिना कबोल अकको दश प्रतिशतले जरिवाना लिइने छ । सकार अङ्गले नखाम्ने भएमा जिल्ला वन कार्यालयले काठदाउरा जफत गरी लिलाम विक्रि गर्नेछ । तर प्राकृतिक प्रकोप वा काबु वाहिर (शान्ति सुरक्षा लगायत) को असहज परिस्थिति परी समयमा काठ दाउरा उठाउन नसकेको आधार र कारण सहितको निवेदन परेमा नियमपूर्वक सर्जिमिन मुचुल्का समेत गरी सम्बन्धित जिल्ला वन कार्यालयको सिफारिसका आधारमा वन विभागले त्यस्तो परिस्थितिको विचार गरी बढिमा एक महिनासम्मको म्याद थप गर्न सक्नेछ ।

---

\* पहिलो संशोधनद्वारा संशोधित

(२) काठमा टाँचा प्रयोग भई सकेपछि उत्त वन पैदावारको सुरक्षाको जिम्मेवारी सकारकर्ताको हुनेछ । कुनै कारणले नासिएमा वा हराएमा जिल्ला वन कार्यालय जवाफदेही हुने छैन ।

<sup>४</sup>(३) .....

(४) खडा रुख लिलामबाट कटान, ढुलान, भई घाटगढीमा आएमा काठ दाउरा तथा वन क्षेत्रबाट सङ्गलन गरी घाटगढीमा ल्याउनु पर्ने भोलाका पात, अम्बिसो, तेन्दुपात, तेजपात तथा ढुङ्गा, गिर्टी, वालुवा जस्ता अन्य वन पैदावारहरूको हकमा पुरै रकम दाखिला भएपछि उपदफा (१) बमोजिम कै म्याद दिई एकै पटक वा पटक गरी छोडपूर्जि दिन सकिनेछ ।

\*२६क. चिरान काठको ओसारपसारः: खरीदकर्ताले गोलिया काठ खरीद गरी उत्पादन गरेको चिरान काठ ओसारपसार गर्नु पर्दा लिनु पर्नेछोडपूर्जि माग गरेको तीन दिन भित्र सम्बन्धित अधिकारीले उपलब्ध गराउनु पर्नेछ ।

२७. वन पैदावारको दरपिठः: जिल्ला वनकार्यालयले दिएको छोडपूर्जि र चलानी पत्रको आधारमा ईलाका, रेन्ज पोष्ट वा वन चौकीहरूले वन पैदावारको चेक जाँच गर्नु पर्नेछ । चलानी पत्र अनुसार वन पैदावार दुरुस्त भएमा सक्कल चलानी पत्रको पछाडी दरपिठ गरी छोडी दिनु पर्नेछ ।

२८. अधिकार प्रत्योजन : मन्त्रालयले यस निर्देशका बमोजिम आफूलाई प्राप्त अधिकार मध्ये केही अधिकार क्षेत्रीय वन निर्देशक वा मातहतका अन्य कुनै अधिकारीलाई प्रत्यायोजन गर्न सक्ने छ ।

<sup>४</sup> पहिलो संशोधनबाट भिर्किएको

\* पहिलो संशोधनबाट थप

**अनुसूची १**  
 (दफा द को उप-दफा (३) सँग सम्बन्धित)

नेपाल सरकार  
 वन तथा भू-संरक्षण मन्त्रालय  
 वन विभाग  
 जिल्ला वन कार्यालय

.....  
**(गोलिया / चिरान काठ, दाउरा वा अन्य वन पैदावारको नाम) डॉकबढाबढ्हारा लिलाम**  
**विक्रीको सूचना।**

प्रथम पटक सूचना प्रकाशन मिति:

यस कार्यालयको कम्पाउन्ड / अन्तरगत ..... रेजिस्ट्रेशनको घाटगद्दी ..... मा (ठाँउको नाम) रहेको वेवारिसी / जफति / आ.व. ..... को ..... अभियुक्त व्यक्तिको नाम) समेत भएको फौजदारी मुद्दा नं. ----- को मिति ----- मा भएको फैसला अनुसार जफत भएको निम्न परिमाणको काठ, दाउरा वा ----- (अन्य वन पैदावारको नाम) आदि जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम विक्री गर्नु पर्ने भएकोते यो १५ / २१ दिने सूचना प्रकाशित गरिएको छ। इच्छुक व्यक्ति, संघ संस्था, फर्म वा क) पनिले डॉकबढाबढ्हारा भाग लिन आमन्त्रण गरिन्छ।

तपसिल

(१) वन पैदावारको विवरण: (उदाहरण)

वन पैदावारको						मूल्याङ्कन रु	
क्र.सं	लट नं.	जात	क्रिसिम	थान	परिमाण	न्यूनतम	कटान खर्च
१	३	साल र अन्य	गोलिया / चिरान	३०	१०० घन फिट	बीस हजार	चार हजार
२	२	--	दाउरा	-	४ चट्टा	चार हजार	आठ हजार
३	१	चिराईतो	जडिबुटी	-	५०० के.जी.	एकहजार पाँच सय	-

(२) डॉकलिलाम बढावढ हुने स्थान, मिति र समय:

(क) स्थान ..... ख) मिति ..... (ग) समय ..... बजे

- (३) डॉकबढाबढ न्यूनतम मूल्यबाट शुरु गरिनेछ। तोकिएको कटान, मुछान र ढुलान आदिको खर्च बेरलै बुझाउनु पर्नेछ।
- (४) लिलाम सकार गर्न डॉकबोल्ने सबैले डॉकबोल्नु पूर्व न्यूनतम मूल्य रु ..... को ५ प्रतिशतले हुने नगद धरौटी राख्नु पर्नेछ। डॉकअङ्ग वढ्दै गएमा सोही अनुपातमा धरौटी थप गदै जानु पर्नेछ।
- (५) लिलाम स्वीकृतगर्ने वा नगर्ने अधिकार अधिकार प्राप्त अधिकारीमा निहित रहने छ।
- (६) लिलाम बढावढ हुने वन पैदावार घाटगद्दीमा कार्यालय खुलेको समयमा हेर्न सकिने छ।
- (७) लिलाम स्वीकृतभएको जानकारी प्राप्त भएको १० दिन भित्र सकार गरेको रकम तथा निर्धारित मूल्य अभिवृद्धिकर र कटान मुछान समेत बुझाई सक्नु पर्नेछ।
- (८) सबैभन्दा बढी कबोल गर्ने ३ जवानले स्वदेशी भए ५ प्रतिशत र विदेशी भए १० प्रतिशत धरौटी राख्नु पर्नेछ।
- (९) अन्य आवश्यक कुराहरु (कार्यालयले मुनासिव सम्झे बमोजिम)।

## अनुसूची-२

(दफा द को उपदफा (५) (ड) सँग सम्बन्धित)

### डाँकबढावढको मुचुल्का

लिखितम हामी तपसिलका व्यक्तिहरु र कार्यालय प्रतिनिधिहरुको रोहवरमा जिल्ला वन कार्यालय ..... ले लटनं.....को काठ /दाउरा वा सरकारद्वारा व्यवस्थित वन भित्र पाईने भोर्लाको पातको वा अन्य वन पैदावार आ.व.-----का लागी /लाई डाँकबढावढ प्रक्रियाद्वारा लिलाम / ठेक्का लगाई बिक्री गर्ने मिति ----- को पूर्व सूचना अनुसार आज मिति ----- समय -----बजे देखि ----- बजे सम्म उल्लिखित वन पैदावारहरुको डाँकबढावढ गराउँदा डाँकबढावढमा सहभागीहरु मध्ये सबै भन्दा बढी कबोल गर्ने क्रम अनुसार तीन व्यक्तिहरु वा फर्महरुबाट निम्न डाँकबुल भएकोले यो मुचुल्का तयार गरीएको छ ।

सकारकर्ताको नाम	वन पैदावारको नाम	परिमाण	न्यूनतम मूल्य	डाँकथङ्ग	धरौटी	हस्ताक्षर	कैफियत

रोहवर (डाँकबढावढमा भाग लिने र अन्य व्यक्तिहरु)

- १) ----- (नाम, ठेगाना र दस्तखत)
- २) ----- (नाम, ठेगाना र दस्तखत)
- ३) ----- (नाम, ठेगाना र दस्तखत)
- ४) ----- (नाम, ठेगाना र दस्तखत)
- ५) ----- (नाम, ठेगाना र दस्तखत)

कार्यालय प्रतिनिधि

- १) ----- (नाम, ठेगाना र दस्तखत)
- २) ----- (नाम, ठेगाना र दस्तखत)
- ३) ----- (नाम, ठेगाना र दस्तखत)

जिल्ला वन कार्यालयको तर्फबाट काम तामेल गर्ने

कर्मचारीको नाम र दस्तखत

ईति सम्बत २० साल (महिना) गते रोज मा शुभम् ।

**अनुसूची ३ (क)**  
 (दफा ९ को उपदफा (२) सँग सम्बन्धित)  
 पूर्ण व्यहोराको सूचनाको नमूना

नेपाल सरकार  
 वन तथा भू-संरक्षण मन्त्रालय  
 वन विभाग  
 जिल्ला वन कार्यालय

---

(गोलिया / चिरान काठ, दाउरा वा अन्य वन पैदावारको नाम) बोलपत्रद्वारा लिलाम विक्रीको  
सूचना ।

प्रथम पटक सूचना प्रकाशन मिति:

यस कार्यालयको कम्पाउन्ड / अन्तरगत ----- रेजिपोष्टको घाटगढी ----- मा (ठाउँको नाम) सुखड, ढलापडा / सिल्लिकल्वर अपरेशनवाट प्राप्त भएको वा रहेको वेवारिसी / जफति / आ.व. ----- को ----- (अभियुक्त व्यक्तिको नाम) समेत भएको फौजदारी मुद्दा नं. ----- को मिति ----- मा भएको फैसला अनुसार जफत भएको निम्न परिमाणको काठ, दाउरा वा ----- (अन्य वन पैदावारको नाम) आदि जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफूनै खर्चमा उठाई लैजानु पर्ने गरी लिलाम विक्री गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक व्यक्ति, संघ, संस्था फर्म वा कम्पनिले यो सूचना ----- (पत्रिका को नाम) मा प्रथम पटक प्रकाशित भएको मितिले १५ / २१ दिन भित्र सिलबन्दी बोलपत्र दाखिला गर्न आव्हान गरिन्छ ।

तपसिल

(१) वन पैदावारको विवरण : (उदाहरण)

वन पैदावारको						मूल्याङ्कन रु	
क्र.स.	लट नं.	जात	किसिम	थान	परिमाण	न्यूनतम	कटान खर्च
१	३	साल र अन्य	गोलिया / चिरान	१३०	५०० घन फिट	एक लाख	बीस हजार
२	२	-	दाउरा	-	२४ चट्टा	चौबिस हजार	पचास हजार
३	१	अन्य	दुङ्गा, गिर्दी, बालुवा	-	२० लाख घन फिट	दश लाख	-

(२) बोलपत्र दाखिला गर्नु पर्ने अन्तिम मिति र समय:

(क) अन्तिम मिति ----- (ख) समय ----- बजे सम्म ।

(३) बोलपत्र सम्बन्धित जिल्ला वन कार्यालय वा निर्देशनालय वा वन विभागवाट खरिद र दाखिला गर्न सकिनेछ ।

- (४) बोलपत्र साथ कबुल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम बोलपत्र खरीद गरेको कार्यालयको ----- बैंकमा रहेको नं. ----- को धरौटी खातामा नगद जम्मा गरेको सक्कल भौचर समावेश हुनु पर्नेछ ।
- (५) बैंक जमानत धरौटीको रुपमा पेश गरिएका त्यस्तो जमानत कमितमा ६ महिना सम्मको लागि हुनु पर्नेछ ।
- (६) बोलपत्र फारम रु ----- (पछि फिर्ता नहुने गरी) तिरी यस कार्यालयको लेखाशाखा वा ..... क्षेत्रीय वन निर्देशनालय वा वन विभागबाट खरिद गर्न सकिनेछ ।
- (७) लिलाम बढावढ हुने वन पैदावार कार्यालय खुलेको समय भित्र यस कार्यालयको कम्पाउन्डमा रहेको वा -----रेज्ज पोस्टको घाटगढी स्थलमा गई हेर्न सकिने छ ।
- (८) लिलाममा भाग लिन ईच्छुक कम्पनी वा फर्मका प्रोप्राइटरले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, कर दर्ता प्रमाणपत्रको प्रतिलिपी र मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपी वा स्थायी लेखा नम्वर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपी बोलपत्रसाथ पेश गर्नु पर्नेछ ।
- (९) निर्धारित गरिएको न्यूनतम संख्याका र रीतपूर्वक पर्नआएका बोलपत्रहरु मिति ----- मा ----- बजे साक्षीहरुको रोहवरमा खोलिने छ ।
- (१०) लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको १० दिन भित्र सकार गरेको रकम तथा निर्धारित मूल्य अभिवृद्धिकर समेत वुझाई लिलाममा चढाएको वन पैदावार तोकिएको अवधि भित्र उठाई लैजानु पर्नेछ ।
- (११) बोलपत्रमा सकार गरिएको रकम अङ्ग र अक्षर दुवैमा लेख्नु पर्दछ । अङ्ग र अक्षरमा फरक परे अक्षरलाई मान्यता दिईनेछ ।
- (१२) बोलपत्र मान्य नहुने अवस्था र अन्य आवश्यक कुराहरु (कार्यालयले मुनासिव सम्फे वमोजिम खुलाउने)।

**अनुसूची-३ (ख)**  
 (दफा ९ को उपदफा (२) सँग सम्बन्धित)

नेपाल सरकार  
 वन तथा भू-संरक्षण मन्त्रालय  
 वन विभाग  
 जिल्ला वन कार्यालय

.....

(अमिसो, वावियो, भोल्हाकोपात, तेन्दुपात जस्ता वन पैदावार) वोलपत्र गरी ठेकाद्वारा  
लिलाम विक्रीको सूचना

प्रथम पटक सूचना प्रकाशन मिति:

----- जिल्लाको ..... रेजिपोष्ट / रेजिपोष्टहरु अन्तरगत पर्ने सरकारद्वारा व्यवस्थित राष्ट्रिय वनमा पाइने निम्न परिमाणको अमिसो / वावियो / भोल्हा पात / तेन्दु पात (के हो खुलाई लेख्ने) आ.व. ----- को लागि ठेका लगाई विक्री-वितरण गरिने हुँदा यो १५ / २१ दिने सूचना प्रकाशित गरिएको छ। इच्छुक व्यक्ति, संघ, संस्था, फर्म वा कम्पनीले आफ्नै खर्चमा इलाका वन कार्यालय वा रेजिपोष्टको रेखेदेखमा वन क्षेत्रवाट सङ्गत गरी लैजाने गरी वोलपत्र दाखिला गर्न आमन्त्रित गरिन्छ।

तपसिल

(१) वन पैदावारको विवरण: (उदाहरण)

क्र.सं.	वन पैदावारको जात	परिमाण	न्यूनतम मूल्य
१	तेन्दुपात	५०,००० के.जि.	१,००,०००/-
२	तेजपात	५,००० के. जि.	५०,०००/-

बोलपत्रका शर्तहरु अनुसूची -३(क) अनुसार नै हुने छ।

**अनुसूची-३ (ग)**  
(दफा ९ को उप दफा (२) सँग सम्बन्धित)

नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग  
जिल्ला वन कार्यालय

.....

(१) (गोलिया /चिरान काठ, दाउरा वा अन्य वन पैदावारको नाम) बोलपत्रद्वारा लिलाम विक्रीको सूचना।

प्रथम पटक सूचना प्रकाशन मिति:

यस कार्यालयको कम्पाउन्ड/अन्तरगत ..... रेजिस्ट्रेशन घाटगढी ----- मा (ठाउँको नाम) सुखड, ढलापडा, दरियावुर्दी /सिल्भिकल्चरल अपरेशनबाट प्राप्त भएको वा रहेको वेवारिसी /जफती विभिन्न लटमा राखिएको साल र अन्य जात काठ -----घन फिट र खयर काठ ---- के. जी. वा दाउरा -----चटा वा ..... (अन्य वन पैदावारको नाम) ----- के.जी. आदि जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफैनै खर्चमा उठाई लैजानु पर्ने गरी लिलाम विक्री गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। इच्छुक व्यक्ति, संघ, संस्था फर्म वा कम्पनिले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ /२१ दिन भित्र जिल्ला वन कार्यालय, क्षेत्रीय वन निर्देशनालय, वन विभाग वा ----- कार्यालयमा प्रत्येक लटको छुट्टाछुट्टै सिलवन्दी बोलपत्र दाखिला गर्न आव्हान गरिन्छ। यस सम्बन्धी विस्तृत जानकारीको लागि यस कार्यालयमा सम्पर्क राख्न सकिने छ। पूर्ण व्यहोराको सूचना यस कार्यालयको सूचनापाठीमा टाँस गरिएको छ।

(२) नदी खोलानालामा पाइने ढुङ्गा, गिड्डी तथा बालुवा बोलपत्रद्वारा लिलाम विक्रीको सूचनाको नमूना।

यस कार्यालयको ढुङ्गा, गिड्डी तथा बालुवा निकाल्ने सम्बन्धी स्वीकृत वातावरणीय प्रभाव परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार यस जिल्लाको वन क्षेत्र भित्रका .....(नदी तथा खोलाहरूको नाम) बाट निस्काने प्रस्तावित परिमाणको ढुङ्गा ..... ढुङ्गा घन फिट, गिड्डी ..... घन फिट तथा बालुवा घन फिटको आ.व. ----- को लागि ठेक्का लगाउनु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। इच्छुक व्यक्ति, संघ, संस्था फर्म वा कम्पनिले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ /२१ दिन भित्र यस कार्यालय वा क्षेत्रीय वन निर्देशनालय वा वन विभागबाट बोलपत्र फारम खरिद गर्नु भई सिलवन्दी बोलपत्र दाखिला गर्न आव्हान गरिन्छ। विस्तृत जानकारीको लागि कार्यालयमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिने छ।

**अनुसूची-४**  
(दफा ११ सँग सम्बन्धित)

नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग  
जिल्ला वन कार्यालय

.....

**वन पैदावार लिलाम बढाबढको बोलपत्र फारम**

बोलपत्र विक्री क्र सं .....

बोलपत्र खरिद गर्नेको नाम र ठेगाना

बोलपत्रको मूल्य रु -----

आयकर दर्ता न-----

बोलपत्र विक्री मिति -----

मूल्य अभिवृद्धि कर दर्ता नं.

लट /प्लट नं. ----- घाटगढी वा प्लटको स्थान -----

स्थायी लेखा नं. (PAN) -----

लिलाम हुने वन पैदावारको विवरण र सकार मूल्य

वन पैदावारको विवरण						सकार गरेको			धरौटी	
क्र.सं.	जात	थान	कूल परिमाण	इकाई	न्यूनतम मूल्य	प्रति इकाई दर	रकम			
							अड्डमा	अक्षरमा		

मैले /हामीले यस जिल्ला वन कार्यालय, .....बाट मिति ..... मा प्रकाशित सूचना अनुसार उपर्युक्त लट /प्लटको वन पैदावारकोलागि रु ..... अक्षेत्रेपी रु .....मा कबोल गरेको ठिक सांचो हो । सो को १० प्रतिशत वापत हुने रकम रु ..... को ..... वैकमा रहेको यस कार्यालयको धरौटी खाता नं. ----- मा जम्मा गरेको सक्कल भौचर वा ..... वैक को ६ महिनाको वैक र्यारैन्टी यसै साथ संलग्न राखी पेश गरेको छु /छौ । मेरो /हाम्रो नाममा लिलाम विक्री सदर भएमा यस वन पैदावार सँग सम्बन्धित सबै प्रकारका कर तथा महशुलहरु तोकिएको म्याद भित्र बुझाई काठ/दाउरा वा अन्य वन पैदावार उठाई लैजाने छु/छौ । तोकिएको समयमा रकम जम्मा गर्न नसकेमा वा तपसिलका शर्तहरु पालना नगरेमा मैले /हामीले राखेको धरौटी जफत गरेमा मञ्जुर गदाङ्छु /छौ ।

शर्तहरु

- १) लिलाममा चढेको वन पैदावार जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा कटान, मुछान, गर्नु पर्ने भए सो समेत गरी आफूनो खर्चमा उठाई लग्नु पर्नेछ ।
- २) वन पैदावार सङ्कलन गर्दा लागको कटान, मुछान, दुवानी आदि सबै खर्च छुटै बुझाउनु पर्नेछ, (खडा रुखको हकमा यो दफा लागू नहुने) ।

- ३) प्रस्तुत बोलपत्र सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा त्यसको अन्तिम निर्णय दिने अधिकार सम्बन्धित अधिकारीमा हुने छ ।
- ४) रीत नपुगी वा म्याद नाथी प्राप्त भएको बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
- ५) बोलपत्रमा सकारकर्ताले अङ्ग र अक्षरमा फरक पारेमा अक्षरलाई मान्यता दिईने छ ।
- ६) बोलपत्र पूरै वा आर्शक रूपमा स्वीकृतगर्ने वा नगर्ने अधिकार सम्बन्धित अधिकारीमा सुरक्षित रहने छ ।
- ७) लिलाम सकार गरी बिक्री स्वीकृतभएको वन पैदावार कवोल अङ्ग पूरै वुभाई तोकिएको म्याद भित्र उठाई सक्नु पर्नेछ ।
- ८) खडा रुखको हकमा मूल्याङ्कन भन्दा कम परिमाण निस्केमा पुरै कवोल अङ्ग र मूल्याङ्कनबाट १० प्रतिशत भन्दा बढी निस्केमा जती बढी हुन्छ कवोलको दर अनुसार थप रकम वुभाउनु पर्नेछ ।
- ९) अन्य कुराहरु प्रचलित कानून अनुसार हुने छ ।

मिति: ..... फर्मको छाप

बोलपत्रदाताको

नाम: .....

दस्तखत .....

**अनुसूची-५**  
 (दफा १४ को उप दफा (२) सँग सम्बन्धित)

नेपाल सरकार  
 वन तथा भू-संरक्षण मन्त्रालय  
 वन विभाग /क्षेत्रीय वन निर्देशनालय /जिल्ला वन कार्यालय  
 .....

**विषय: शिलवन्दी बोलपत्र खोलेको मुचुल्का ।**

लिखितम हामी देहायका मानिसहरु आगे जिल्ला वन कार्यालय ----- वाट मिति ----- मा प्रकाशित काठ /दाउरा /अन्य वन पैदावार लिलाम बिकी सम्बन्धी सूचना अनुसार मिति ----- गते ----- वजे भित्र यस कार्यालय /क्षेत्रीय वन निर्देशनालय /वन विभागमा प्राप्त सिलवन्दी बोलपत्रहरु आज मिति ----- गते दिनको ----- वजे हामी तपसिलका प्रतिनिधिहरुको रोहवरमा खोली हेर्दा निम्न बमोजिमका व्यक्ति, फर्म, कम्पनीले तल उल्लेख गरेको प्लट /लट /दुङ्गा, गिर्वाल, बालुवाका लागि निम्न बमोजिमको रकम सकार गरेको र निम्न बमोजिम धरौटी भौचर वा बैक रयारेन्टी पेश गरेको एवं निम्न व्यहोरा कैफियत जनाएको देखिन आएको हुँदा सोही व्यहोरा खुलाई यो बोलपत्र खोलेको मुचुल्का लेखी लेखाई सहिछाप गरी जिल्ला वन कार्यालय /क्षेत्रीय वन निर्देशनालय /वन विभाग ----- मार्फत नेपाल सरकारमा चढायौं ।

क्र.सं.	व्यक्ति, फर्म वा कम्पनीको नाम र ठेगाना	प्लट/लट नं.	परिमाण	न्यूनतम मूल्य	सकार रकम रु	धरौटी	कैफियत

रोहवर

- १) ..... (नाम, ठेगाना र दस्तखत)
- २) ..... (नाम, ठेगाना र दस्तखत)
- ३) ..... (नाम, ठेगाना र दस्तखत)

कार्यालय प्रतिनीधि

- १) ..... (नाम, ठेगाना र दस्तखत)
- २) ..... (नाम, ठेगाना र दस्तखत)
- ३) ..... (नाम, ठेगाना र दस्तखत)

जिल्ला वन कार्यालय /क्षेत्रीय वन निर्देशनालय /विभागको तर्फबाट काम तामेल गर्ने

..... कर्मचारीको नाम र दस्तखत

इति सम्बत ..... साल ..... महिना ..... गते रोज ..... मा शुभम् ।

## अनुसूची-६

(दफा १४ को उपदफा (२) सँग सम्बन्धित)

नेपाल सरकार

बन तथा भू-संरक्षण मन्त्रालय

बन विभाग /क्षेत्रीय बन निर्देशनालय /जिल्ला बन कार्यालय.....

### परेका बोलपत्रहरुको तुलनात्मक विवरण

लिखितम् हामी तपसिलमा लेखिएका प्रतिनिधिहरु आगे जिल्ला बन कार्यालय ..... अन्तर्गतको राष्ट्रिय बन जङ्गल भित्र पर्ने विभिन्न खोलानालाबाट सङ्गलन हुन सक्ने ..... घन फिट ढुङ्गा, गिर्भि, मिस्कट तथा वालुवा आदि ठेक्का लगाई विक्री गर्न र राष्ट्रिय बन जङ्गलबाट सङ्गलन गरी ..... रेब्ज पोष्टको ..... घाटगढीमा रहेको लट नं. ..... को ..... क्यू. फिटर चट्टा काठ, दाउरा लिलाम विक्रीको लागि मिति ..... मा प्रकाशन भएको सूचना अनुसार तोकिएको म्याद भित्र पर्न आएका रीतपूर्वकका बोलपत्रहरु खोली हेदां तपसिलमा उल्लेख गरिएका व्यक्ति, फर्म वा कम्पनीले निम्नानुसार बोल कबोल गरेको देखिएकोले तुलनात्मक विवरण तयार पारी देखिएको व्यहोरा लेखी लेखाई सहिछाप गरी दियौँ ।

### तपसिल

क्र.सं.	द . नं.	बोलपत्रदाता व्यक्ति, फर्म वा कम्पनीको नाम र बतन	जात	थान	परिमाण	न्यूनतम मूल्य	सकार अङ्क	सकार अङ्कको १० प्रतिशत ले हुने धरौटी	कैफियत

काम तामेल गर्ने कर्मचारी	कार्यालय प्रतिनिधिहरु	बोलपत्रदाता वा निजका प्रतिनिधि	कार्यालय प्रमुख वा निजले तोकेको अधिकृत प्रतिनिधि
१.	१.	१.	
२.	२.	२.	
३.	३.	३.	

**अनुसूची-७**  
 (दफा २० (१) सँग सम्बन्धित)

३ पटक वा सो भन्दा बढी लिलाम बढाबढ भई सके पछि पनि काठ बिक्री हुन नसकी एक वर्षा (rainy season) वा सो भन्दा बढी समयसम्म घाटगढीमा रहेका काठहरुलाई निम्न अनुसार आयतन र मूल्यमा व्यापक गर्न सकिने छ।

वर्ग	प्रजाति	आयतन	राजस्व दरमा घटाउन सकिने प्रतिशत	कैफियत
क	उतिस, कदम, सिमल, दुनी, ओखर, बोटधाँरो, सिरिस, जामुन आँप, लहरे पिपल, गम्हारी, मसाला र अन्य कुकाठ।	पुनः पैमाईस गर्दा कायम हुन आएको	४० देखि ६०	दोश्रो वर्ष भित्र अनिवार्य रूपमा हटाई सक्नु पर्ने।
ख	अस्ना जाति, कर्मा, चिलाउने, सल्ला जाति, चाँप, सौर, सिसौ जाति,		२० देखि ४०	तेश्रो वर्ष भित्र अनिवार्य रूपमा हटाई सक्नु पर्ने।
ग	साल, टिक, खयर, सतिसाल, दार		० देखि १० ० देखि १५ ५ देखि ३५	एक वर्ष पछि दुई वर्ष पछि तीन वर्ष पछि, चौथो वर्ष भित्र अनिवार्य रूपमा हटाई सक्नु पर्ने।

## अनुसूची-द

(दफा २४ को उपदफा (३) सँग सम्बन्धित)

### खडा रुख हटाउन ठेककाद्वारा लिलाम स्विकृत भएपछि गरिने करारनामाको नमूना:

नेपाल सरकार, वन तथा भू-संरक्षण मन्त्रालय, वन विभाग, जिल्ला वन कार्यालय..... र श्री फलाना व्यक्ति  
वा संस्था वीच खडा रुख हटाउने सम्बन्धमा भएको करारनामा

जिल्ला वन कार्यालय, ..... यस पछि “कार्यालय” भनिएको र श्री ..... (लिलाम कबुल गर्ने व्यक्ति /फर्म को नाम र ठेगाना) यस पछि “ठेकेदार” भनिएको वीच .....(मिति) मा कार्यालयबाट ..... ईलाका वन कार्यालय अन्तर्गत ..... रेन्ज पोष्टको .....(भन्ने ठाउँमा कायम भएको निम्न प्लटको खडारुख बोलपत्रद्वारा लिलाम बढावढको कारवाई हुँदा, प्राप्त बोलपत्रहरु मध्ये ठेकेदारले सबै भन्दा बढी क्वोल गरी बोलपत्र दाखिला गरेकोमा यस कार्यालयको/वन विभागको/नेपाल सरकारको मिति ..... को निर्णय अनुसार ठेकेदारको नाममा विक्रि सदर भएकोले देहायको शर्तहरु एक अर्कालाई मान्ने हुने गरी प्लटबाट निस्कने काठ तथा दाउरा लिन दिन मन्जुर हुँदा यो सम्झौता गरिएको छ ।

#### तपसिल

लट नं .....	बैहारी.....
छपान रड.....	पूर्व ..... पश्चिम.....
छपान टाँचा .....	उत्तर..... दक्षिण.....

जात	रुख संख्या	मूल्याङ्कन काठ	दाउरा	कैफियत

#### शर्तहरु :

- ठेकेदारले क्वोल गरेको पुरै रकम एक मुप्ट करार गरेका बखत बुझाउनु पर्नेछ । रकम नबुझाएसम्म वन प्रवेश दिईने छैन ।
- क्वोल रकम बुझाएको ३ दिन भित्र कार्यालयले अनिवार्य रूपमा वन प्रवेश दिने छ । वन प्रवेश प्राप्त गरे पछि प्लटको संरक्षण गर्ने जिम्मेवारी ठेकेदारको हुने छ ।
- कार्यालयबाट वन प्रवेश प्राप्त गरेपछि तोकिएको प्लटमा गई कटान मुछान कार्यशुरु गर्न सकिने छ ।
- प्लटमा भएका लगत बमोजिमका रुखहरु कटान, मुछान र घाटगाढी गर्ने लगायतका कार्यहरु ठेकेदारले नै गर्नु पर्नेछ र त्यस कार्यको लागि लाग्ने सम्पूर्ण खर्चहरु ठेकेदार स्वयले नै व्यहोनु पर्नेछ ।

५. प्लटको वन प्रवेश प्राप्त गरे पछि लगत बमोजिमका रुखहरु कटान मुछान गर्दा कार्यालयका प्रतिनिधिको रोहवर र निर्देशनमा बेछपान रुखलाई हानी नोक्सानी नहुने किसिमबाट कार्यसञ्चालन गर्नु पर्नेछ । रुख कटान गर्दा अन्य रुखलाई नोक्सान हुन गएमा नोक्सानीको क्षतिपूर्ति ठेकेदारले व्यहोर्नु पर्नेछ ।
६. रुख कटान, मुछान, ढुवानी र घाटगढी गर्दा वन पैदावार सङ्कलन तथा विक्रि वितरण निर्देशिका २०५७ को दफा ९ र १० अनुसार गर्नु पर्नेछ ।
७. कटान भएका काठ दाउराको घाटगढी कार्यालयले तोकेको स्थानमा गर्नु पर्नेछ । यस्तो काठ तथा दाउरा घाटगढीमा आउनासाथ सबैको घाटगढी रजिस्टर तयार गर्नु पर्नेछ ।
८. ठेकेदारले काम शुरु गरेपछि प्रत्येक १५१५५ दिनमा कामको प्रगति इलाका वन कार्यालय मार्फत जिल्ला वन कार्यालयमा पेश गर्नु पर्नेछ ।
९. घाटगढीमा आएको काठ तथा दाउरा ठेकेदारले क्रमिक रूपमा विमार्का गराई छोडपूर्जी बनाई लैजान सक्ने छ । यसरी छोडपूर्जी दिंदा सूचनामा प्रकाशित परिणाम भन्दा १० प्रतिशत सम्म बढी भएमा कबोल अङ्गमा नै र सो भन्दा बढी निस्केमा जति बढी हुन्छ त्यस्को थप राजस्व कबोल गरेको प्रति ईकाईदरबाट बुझाउनु पर्नेछ । तर मूल्याङ्कन भन्दा कम काठ तथा दाउरा उत्पादन भए पनि कबोल गरिए अनुसार दाखिला गरेको रकम फिर्ता हुने छैन ।
१०. कटान गरी निस्केको काठ तथा दाउराको सुरक्षा प्लट अथवा घाटगढी जहाँ भएपनि ठेकेदारले नै गर्नु पर्नेछ र कुनै कारणबाट हानी नोक्सानी भएमा त्यस्को पूर्ण जिम्मेवारी ठेकेदार नै हुने छ ।
११. वन प्रवेश पाए पछि ठेकेदारले तोकिएको समय भित्र कटान, मुछान र घाटगढी गर्ने कार्यसमाप्त गर्नु पर्नेछ । मनासिव माफिकको कारण भएमा मात्र वन पैदावार सङ्कलन तथा विक्रि वितरण निर्देशिका २०५७ को दफा १९ को उपदफा २ र ३ को अधिनमा रही म्याद थप गर्न सकिने छ । त्यस्तै समयमा घाटगढीबाट तोकिएको समयमा काठ तथा दाउरा उठाइ लैजान नसकेमा सोही दफाको उप दफा (४) र (५) अनुसार म्याद थप गर्न सकिने छ ।
१२. उक्त प्लटबाट निस्कने काठ तथा दाउराको राजस्व बाहेक नियमानुसार लाने अन्य सबै करहरु ठेकेदारले नै आफूनो तर्फबाट बुझाउनु पर्नेछ ।
१३. कटान, मुछान र घाटगढीमा ढुवानी कार्यभई सके पछि प्लटको फाइनल जाँच गरिने छ । हानी नोक्सानी नभैटिएमा र ठेकेदारले बुझाउनु पर्ने सबै किसिमको राजस्व बुझाई सकेपछि मात्र निजले राखेको धरोटी फिर्ता गरिने छ ।
१४. यस सम्झौतामा उल्लेख भएका विषयहरुमा सोही बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुने छ ।
१५. यस सम्झौतामा उल्लिखित कुनै विषयमा वाद विवाद परेमा वन विभागको निर्णय अन्तिम हुने छ ।
१६. यो करानामा (सम्झौता) दुवै पक्षले हस्ताक्षर गरी कार्यालयले वन प्रवेश दिएको मिति देखि त्यसमा तोकिएको मिति सम्म लागू हुनेछ र समयमा कार्यसम्पन्न नभई म्याद थप भएमा थप भएको समयसम्म कायम रहेको मानिने छ ।  
यस सम्झौता बमोजिम उल्लिखित शर्तहरुको पालना गर्ने गरी आज मिति .....मा कार्यालय र ठेकेदार तर्फबाट तल लेखिएका साक्षीहरुको रोहवरमा सम्झौतामा हस्ताक्षर गरी एक एक प्रति बुझि लियौं दियौं ।

ठेकेदारको तर्फबाट

नाम  
हस्ताक्षर  
पद  
मिति

साक्षी रोहवर

नाम  
हस्ताक्षर  
पद  
मिति

कार्यालयको तर्फबाट

नाम  
हस्ताक्षर  
पद  
मिति

साक्षी

नाम  
हस्ताक्षर  
पद  
मिति

**अनुसूची-९**  
(दफा २४ को उपदका (३) सँग सम्बन्धित)

**दुःख, गिटी र बालुवा ठेक्काद्वारा लिलाम स्वीकृत भएपछि गरिने करारनामाको नमूना**

नेपाल सरकार, वन तथा भू-संरक्षण मन्त्रालय, वन विभाग, जिल्ला वन कार्यालय..... र  
श्री फलाना व्यक्ति वा संस्था वीच जिल्लाको वन क्षेत्र भित्रका विभिन्न खोला नदी नालाहरुबाट दुःख, गिटी, मिस्कट  
र बालुवा ठेक्काद्वारा लिलाम विक्री सम्बन्धमा भएको करारनामा

लिखितम् श्री ..... को नाति श्री ..... को छोरा जिल्ला ..... गा.वि.स.  
..... वार्ड नं. ..... वस्ने वर्ष ..... को (प्रतिनिधि भए जस्तै: श्री अधिकारी ब्रदर्शको प्रतिनिधि)  
श्री ..... (यस पछि ठेकेदार भनिएको) आगे जिल्ला वन कार्यालय ..... (यस पछि कार्यालय  
भनिएको) अन्तर्गत (उदाहरणको लागि मनहरी, लोथर, हाडी खोला आदी उल्लेख गर्ने) बाट आ.व. ०५८८५९ को  
लागि स्वीकृत कार्ययोजना अनुसारको परिमाण २०,००,००० घन फिट दुःख, गिटी, मिस्कट र बालुवा ठेक्काद्वारा  
विक्री गर्ने सम्बन्धी यस कार्यालयको मिति ..... मा प्रकाशित सुचना अनुसार म्याद भित्र पर्नआएका  
रीतपूर्वकका बोलपत्रहरु मध्ये सबैभन्दा बढी रकम रु १६,००,०००/- तपाईँ श्री ..... (व्यक्तिको नाम वा  
कम्पनीको नाम जस्तै: माधव घिमिरे, हेटौडा वा अधिकारी ब्रदर्श) ले सकार गरी उत्त ठेक्का तपाईँको नाममा स्वीकृत भई  
सम्झौता गरी पाउन आफै वा प्रतिनिधिको हैसियतले निवेदन दिनु भएकोले निम्न शर्त पालना गर्न हामी दुवै पक्ष  
मञ्जुर भएकाले यो सम्झौता गरियो ।

**करारनामा (सम्झौता) का शर्तहरू:**

- १ ठेकेदारले सूचनामा प्रकाशित उपर्युक्त वन क्षेत्र भित्र पर्ने नदी, खोला नालाबाट मात्र तोकिएको परिमाण (२०,००,०००) घन फिट दुःख, गिटी, मिस्कट र बालुवा मात्र सङ्गलन गर्न सक्नेछ । यसरी सङ्गलन गर्दा नदी वा खोलाको दायाँ वायाँ १५.१५ मिटर छाडी वीच भागबाट निकाल्नु पर्नेछ । सार्वजनिक पूल पूलेसा वा सडक रहेको ठाउँमा त्यहावाट दुवै किनारमा ३००।३०० मिटर छाडी दुःख, गिटी, मिस्कट र बालुवा सङ्गलन गर्न पाइने छ ।
- २ यो सम्झौता दुवै पक्षले मञ्जुर गरी दस्तखत गरेको मिति देखि त्यसै आ.व.को आषाढ मसान्त सम्म लागू हुनेछ । तोकिएको अवधि भित्र निर्धारित परिमाण ठेकेदारले निकाल्न नसकेमा कुनै पनि हालतमा अर्को अर्थिक वर्षमा म्याद थप हुने छैन ।
- ३ ठेकेदारले पहिलो किस्ता बुझाएको ३ (तीन) दिन भित्र कार्यालयले वन प्रवेश दिनेछ । वन प्रवेश ईजाजत प्राप्त गरे पछि ठेकेदारले दुःख, गिटी, मिस्कट र बालुवा सङ्गलन गरी निकाल्ने कार्यप्रारम्भ गर्न सक्ने छ । दुःख, गिटी, मिस्कट र बालुवा सङ्गलन र निकासी कार्यगर्दा कार्यालयबाट तोकिएको ढाँचामा पूर्जी बनाई प्रमाणित समेत गराई त्यस्तो पुर्जीबाटमात्र निकासी गर्नु पर्नेछ ।
- ४ ठेकेदारले दुःख, गिटी, मिस्कट र बालुवा सङ्गलन सूर्योदय देखि सूर्यास्त सम्म गर्न सक्ने छ तर यसरी गरिने सम्पूर्ण परिमाण सम्बन्धित रेज्ज पोष्टबाट जाँच दरपिठ गराई लैजानु पर्नेछ । दुःख, गिटी, मिस्कट र बालुवा सङ्गलनको लागि प्रयोग गरिने साधनहरु जस्तै ट्रक, ट्रयाक्टर, गाडा आदिले जथाभावी वन क्षेत्रको बाटो प्रयोग नगरी खोलाबाटै भएर दुवानी गर्नु पर्नेछ ।

- ५ ठेकेदारले कवोल अङ्ग दुई किस्तामा बुझाउनु पर्नेछ । यस्तो पहिलो किस्ता सम्झौता भएकै दिन र दोश्रो किस्ता माघको ७ गते भित्र अनिवार्य रूपमा दाखिला गरी सक्नु पर्नेछ । सम्झौता गर्नु पूर्व दोश्रो किस्ता बरावरको जेथा जमानत समेत दिनु पर्नेछ । दोश्रो किस्ता दाखिला नभए सम्म वन प्रवेश रोकिने छ । यस अतिरिक्त नियमानुसार लाग्ने भ्याट पनि कार्यालयमा सोही समयमा बुझाउनु पर्नेछ ।
- ६ ठेकेदारले दुङ्गा, गिटी, मिस्कट र बालुवा सङ्गलन तथा निकासी गरेको प्रगति वन प्रवेश पुर्जी लिएको दोश्रो महिना देखि हरेक ५ गते भित्र अनिवार्य रूपले कार्यालयमा पेश गर्नु पर्नेछ । समयमा प्रगति नदिएमा वन प्रवेशमा रोक लगाउन सकिने छ ।
- ७ दुङ्गा, गिटी, मिस्कट र बालुवा सङ्गलन कार्यगार्दा ठेकेदार वा निजका कर्मचारीले कुनै पुरातात्त्विक महत्वका वस्तुहरु फेला पारेमा वन कार्यालयमा दाखिला गराउनु पर्नेछ ।
- ८ दुङ्गा, गिटी, मिस्कट र बालुवा सङ्गलन कार्यगार्दा वन, वनस्पति र वन्यजन्तुलाई हानी नोक्सानी पुर्याउन पाईने छैन । हानी नोक्सानी भएमा वन ऐन, २०४९ अनुसार दण्ड जरिवाना हुनेछ । हानी नोक्सानी बरावरको रकम तुरन्त दाखिला गर्नु पर्नेछ, सो रकम दाखिला नभए सम्म वन प्रवेशमा रोक लगाईनेछ ।
- ९ दुङ्गा, गिटी, मिस्कट र बालुवा सङ्गलन कार्य ठेकेदारले वातावरण संरक्षण गर्न वातावरण परीक्षण (IEE) वन वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा सुझाईएका न्यूनिकरणका उपायहरु अवलम्बन गर्नु पर्नेछ ।
- १० ठेकेदारले दुङ्गा, गिटी, मिस्कट र बालुवा सङ्गलन गर्न पाएको अवधिमा कुनै समस्या वा वादविवाद भएमा दुवै पक्षको आपसी सहमति अनुसार समाधान गरिनेछ । सहमति हुन नसकेमा वन विभागको निर्णय अन्तिम हुनेछ ।
- ११ ठेकेदारले यस सम्झौतामा उल्लेख भएका सम्पूर्ण शर्तहरु पूर्ण रूपमा पालना गर्नु पर्नेछ र सोको अनुगमन कार्यालयबाट वा ईलाका वा रेजिपोष्टबाट गराईनेछ । यस्तो अनुगमनबाट सम्झौता उल्लघन भएको वा वन ऐन नियम विपरित भएको पाईएमा कार्यालयले ठेका तोड्न सक्नेछ र सोबाट ठेकेदारलाई कुनै किसिमको हानी नोक्सानी हुन गएमा कार्यालय जिम्मेवार हुने छैन र त्यसको क्षतिपूर्ती समेत दिन वाय हुने छैन ।
- १२ ठेकेदाराले बोलपत्र साथ दाखिल गरेको १० प्रतिशत धरौटी र जमानत ठेकका अवधि समाप्त भए पछि कुनै हानी नोक्सानी भएको नपाईएमा र लाग्ने अन्य कर क्लियरनेस गरी ल्याएमा नियमानुसार फिर्ता र फुकुवा गरिने छ ।
- १३ यस करारनामा उल्लेख भएकोमा यसै बमोजिम र अन्यमा प्रचलित ऐन कानून बमोजिम हुनेछ ।
- १४ अन्य आवश्यक बुँदाहरु

#### ठेकेदार तर्फबाट

नाम:

हस्ताक्षर:

पद:

ठेगाना:

मिति:

#### कार्यालयको तर्फबाट

नाम:

हस्ताक्षर:

पद:

ठेगाना:

मिति:

#### साक्षी

## अनुसूची-१०

(दफा २४ को उप दफा (३) सँग सम्बन्धित)

### तेन्दुपात जस्ता वन पैदावार ठेककाद्वारा लिलाम स्विकृत भएपछि गरिने करारनामाको नमूना:

नेपाल सरकार, वन तथा भू-संरक्षण मन्त्रालय, वन विभाग, जिल्ला वन कार्यालय,..... र  
श्री फलाना व्यक्ति वा संस्था बीच जिल्लाको सरकारद्वारा व्यवस्थित वन क्षेत्र भित्र रहेका रुखहरुबाट तेन्दुपात  
सङ्गलन गरी लैजान ठेककाद्वारा लिलाम विक्री र खरिद गर्न भएको करारनामा

लिखितम् श्री ..... को नाति श्री ..... को छोरा जिल्ला .....  
गा.वि.स. .... वाडं नं. ... वस्ते वर्ष ..... को (प्रतिनिधि भए जस्तै: श्री अधिकारी ब्रदर्शको प्रतिनिधि)  
श्री ..... (यस पछि ठेकेदार भनिएको) आगे जिल्ला वन कार्यालय ..... (यस पछि  
कार्यालय भनिएको) अन्तर्गत सरकारद्वारा व्यवस्थित वन क्षेत्र भित्रबाट विक्री गर्ने सम्बन्धी यस कार्यालयको मिति  
..... मा प्रकाशित सुचना अनुसार म्याद भित्र पर्न आएका रीतपुर्वका बोलपत्रहरु मध्ये सबै भन्दा  
बढी रकम रु. ..... तपाईं श्री ..... (व्यक्तिको नाम वा कम्पनी को नाम जस्तै (माधव  
घिमिरे, हेटौडा वा अधिकारी ब्रदर्श) ले सकार गरी उत्त ठेक्का तपाईंको नाममा स्वीकृत भई सम्झौता गरी पाउन  
आफै वा प्रतिनिधिको हैसियतले निवेदन दिनु भएकोले निम्न शर्त पालना गर्न हामी दुवै पक्ष मञ्जुर भएकाले यो  
सम्झौता गरियो ।

#### करारनामा (सम्झौता) का शर्तहरू:

- १ ठेकेदारले कबोल गरेको पुरै रकम एक मुष्ट करार गरेका बखत बुझाउनु पर्नेछ । रकम नबुझाएसम्म वन प्रवे  
श दिईने छैन ।
- २ कबोल रकम बुझाएको ३ दिन भित्र कार्यालयले अनिवार्य रूपमा वन प्रवेश दिने छ । कार्यालयबाट वन  
प्रवेश प्राप्त गरेपछि तोकिएको सरकारद्वारा व्यवस्थित वन क्षेत्रमा गई पात सङ्गलन कार्य शुरू गर्न सकिने  
छ ।
- ३ तेन्दुपात सङ्गलन गर्दा गराउँदा त्यस कार्यमा संलग्न हुने सबै कामदारहरुको नाम, ठेगाना र तिनपुस्ते विवरण  
कार्यसञ्चालन पूर्व ठेकेदारले कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ ।
- ४ सङ्गलन भएका सम्पूर्णपातहरु जिल्ला वन अधिकृतले तोकेको ठाँउमा घाटगढी गर्नु पर्नेछ । यसरी घाटगढीमा  
आएका सम्पूर्णपातको सुरक्षाको जिम्मेवारी ठेकेदार स्वयंले नै लिनु पर्नेछ । तोकिएको स्थान बाहेक अन्यत्र  
घाटगढी गर्न पाईने छैन ।
- ५ ठेकेदारले काम शुरू गरेपछि प्रत्येक १५।१५ दिनमा कामको प्रगति इलाका वन कार्यालय मार्फत कार्यालयमा  
पेश गर्नु पर्नेछ ।
- ६ वन क्षेत्रमा तेन्दुपात सङ्गलन गर्ने म्याद आ.व. .... को जेष्ठ मसान्त सम्म हुने छ । त्यस पछि सङ्गलन  
गर्न पाईने छैन । तोकिएको म्याद पछि सङ्गलन गरिएमा संकलित परिमाण वरावरको हुने तेव्वर राजस्व  
तिराई लान दिईने छ ।
- ७ घाटगढीमा आएका पात आषाढ मसान्तसम्म निकासी गरी सक्नु पर्नेछ । कारणवस सो समय भित्र निकासी  
गर्न नसकेमा बढीमा एक महिना सम्मको म्याद दिन सकिने छ । त्यस पछि म्याद थप हुने छैन ।

- ८ वन क्षेत्रमा तेन्दुपात सङ्गलन कार्यगदा कामदार कसैले पनि त्यहाँ रहेका अन्य वनस्पति तथा वन्य जन्तुलाई कुनै प्रकारले हानी नोक्सानी पुऱ्याउन पाइने छैन । हानी नोक्सानी हुन गएमा वन ऐन २०४९ र वन नियमावली २०५१ वा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुनेछ ।
- ९ सम्भौता अनुसारको समय भित्र पात सङ्गलन कार्य सकिए पछि प्लटको फाइनल जाँच गरिने छ । हानी नोक्सानी नभेटिएमा र ठेकेदारले बुझाउनु पर्ने सबै किसिमको राजस्व (कर समेत) बुझाई सकेको प्रमाण पेश गरेपछि मात्र निजले राखेको धरौटी फितां गरिने छ ।
- १० यस सम्भौतामा उल्लेख भएका विषयहरुमा सोही वमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुनेछ ।
- ११ यस सम्भौतामा उल्लेखित कुनै विषयमा वाद विवाद परेमा वन विभागको निर्णय अन्तिम हुनेछ ।
- १२ यो करारनामा (सम्भौता) दुवै पक्षले हस्ताक्षर गरी कार्यालयले वन प्रवेश दिएको मिति देखि त्यसमा तोकिएको मिति सम्म लागू हुने छ र समयमा कार्यसम्पन्न नभई म्याद थप भएमा थप भएको समयसम्म कायम रहेको मानिने छ ।

यस सम्भौता बमोजिम उल्लिखित शर्तहरुको पालना गर्ने गरी आज मिति .....मा कार्यालय र ठेकेदार तर्फबाट तल लेखिएका साक्षीहरुको रोहवरमा सम्भौतामा हस्ताक्षर गरी एक एक प्रति बुझिलियौं दियौं ।

#### ठेकेदारको तर्फबाट

नाम  
हस्ताक्षर  
पद  
मिति

#### कार्यालयको तर्फबाट

नाम  
हस्ताक्षर  
पद  
मिति

#### साक्षी रोहवर

नाम  
ठेगाना  
हस्ताक्षर  
मिति

#### साक्षी

नाम  
हस्ताक्षर  
पद  
मिति

अनुसूची-११  
(दफा २५(१)सँग सम्बन्धित)

नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग  
जिल्ला वन कार्यालय

च. नं. ....

मिति:

विषय : छोडपूर्जि दिएको ।

श्री .....  
.....

उपर्युक्त विषयमा यस कार्यालयबाट .....इलाका वन कार्यालय अन्तर्गत .....रे.पो.को ...../ प्लट नं. ..... /घाटगढीमा रहेको लट नं. ....आ.व. ..... को खडारुख/काठ/ दाउरा/.....अन्य वन पैदावार भए त्यसको नाम) लिलाम विक्रि गर्न प्रकाशित मिति ..... को सूचना अनुसार मिति .....मा भएको डाँक बढावढामा / तपाईंले पेश गरेको वोलपत्रमा तपाईंको कवोल अङ्ग सबै भन्दा बढी हुँदा मिति .....को निर्णय अनुसार तपाईंको नाममा विक्रि सदर भई कवोल अङ्ग रु..... यस कार्यालयमा प्राप्त भई सकेकोले तपाईंको माग अनुसार ..... सम्म लैजान मिति .....को नापी/विमार्क अनुसार व. वि. विक्रि ..... टाँचा निसान लागेको निम्न वन पैदावार .....दिन भित्र उठाई लैजाने गरी यो छोडपूर्जि दिएको छ । इ.व.का. /रे.पो.ले प्रदान गरेको चलानी पत्रहरुको अधारमा वन पैदावार ओसार परसार गर्नु हुन अनुरोध छ ।

तपसिल

क्र स	वन पैदावारको नाम जात	किसिम (काठ /दाउरा / अन्य वन पैदावार)	थान	परिमाण (ईकाई संहित)	कवोल दर	दाखेला गरेको राजस्व
जम्मा						
जम्मा रकम अक्षरमा						

लेखापाल

जिल्ला वन अधिकृत

वोधार्थ :

- १ जिल्ला विकास समिति.....
- २ जिल्ला वन कार्यालय.....(पुग्ने ठाँउको)
- ३ .....ईलाका वन कार्यालय.....
- ४ लेखा शाखा

**अनुसूची-१२ (क)**  
 (दफा २५(१) सँग सम्बन्धित)

नेपाल सरकार  
 वन तथा भू-संरक्षण मन्त्रालय  
 वन विभाग  
 जिल्ला वन कार्यालय

.....

बुक नं.  
 क्र सं.  
 छोडपूर्जी अनुसारको चलानपत्रको क्र.सं.

मिति:

**गोलिया काठ / चिरान वा अन्य वन पैदावारको चलानी पत्र**

जि.व.का. .... को क्र. सं. .... च. नं. .... मिति ..... को छोडपूर्जी  
 अनुसार श्री ..... ले प्राप्त गरेको गोलिया काठ / चिरान / अन्य वन पैदावार थान ..... को  
 ..... घन फीट मध्ये निम्नानुसार नाप साईंजको गोलिया काठ / चिरान / अन्य वन पैदावार .....  
 सम्म ..... दिन भित्र लैजान जाँची छोडी दिन हुन अनुरोध छ ।

क्रसं	जात	किसिम	नाप साईंज	थान	परिमाण (इकाइ समेत)	वाहन नं.	यो चलानी पत्र समेत निकासी	कैफियत
१	साल	गोलिया	४" × १०'	२	२० घनफिट	ना १ ख २१३२	थान: परिमाण:	
२	असना	चिरान	३"×४"×१२"		५ घनफिट			
३	भोर्ला	पात	-	मे.टन	३			
४	चिराईतो	जडिवुटी		मे.टन	५			

ठेकेदार वा प्रतिनिधिको नाम

ई. व. का / रे. पो. को नाम

दस्तखत

कर्मचारीको नाम

मिति

दस्तखत

मिति

नोट : १. यो चलानी पत्र ई. व. का. वा रे. पो. ले छोडपूर्जीको आधारमा वनाइ दिने छ । प्रत्येक चलान पत्रको  
 ३ प्रति वनाउनु पर्नेछ । पहिलो प्रति पहेलो ठेकेदारको लागि, दोश्रो प्रति हरियो जि. व. का. पठाउने र  
 तेश्रो प्रति सेता नक्कल सम्बन्धित बुकमा रहनेछ ।

२. दरपिठ सक्कल पहेलो प्रतिको पछाडी गर्नु होला ।

**अनुसूची-१२ (ख)**  
 (दफा २५(१) सँग सम्बन्धित)

नेपाल सरकार  
 वन तथा भू-संरक्षण मन्त्रालय  
 वन विभाग  
 जिल्ला वन कार्यालय

.....

बुक नं.  
 क्र. सं.  
 छोडपूर्जी अनुसारको चलानी पत्रको क्र.सं.

मिति:

**दाउराको चलानी पत्र**

जि. व. का. .... को क्र. सं..... च. नं. .... मिति..... को छोडपूर्जी अनुसार  
 श्री ..... ले प्राप्त गरेको दाउरा चट्टा..... मध्ये निम्नानुसार नाप साइजको दाउरा चट्टा  
 ..... सम्म ..... दिन भित्र लैजान जाँची छोडी दिन हुन अनुरोध छ ।

प्लट / लट नं.	दाउराको जात	ईकाइ	संख्या	वाहन नं.	यो चलानी पत्र समेत निकासी परिमाण	कैफियत
						जात उल्लेख गर्दा मुख्य मुख्य मात्र गर्नु होला ।

ठेकेदार वा प्रतिनिधिको

नाम

दस्तखत

मिति

नोट :

- १ यो चलानी पत्र ई. व. का. वा रे. पो. ले छोडपूर्जीको आधारमा बनाइ दिने छ । प्रत्येक चलान पत्रको ३ प्रति वनाउनु पर्नेछ । पहिलो प्रति पहेलो ठेकेदारको लागि, दोश्रो प्रति हरियो जि.व.का. पठाउने र तेश्रो प्रति सेतो नक्कल सम्बन्धित बुकमा रहने छ ।
- २ दरपिठ सक्कल पहेलो प्रतिको पछाडी गर्नु होला ।

ई. व. का./रे. पो. को

नाम

कर्मचारीको नाम

दस्तखत

मिति

# जिल्ला वन पैदावार आपूर्ति समितिको (कार्यविधि) निर्देशिका, २०६३

स्वीकृत मिति:

२०६३।०९।२६

## प्रस्तावना:

सर्वसाधारण जनताको घरकाज, जनसहभागिताद्वारा सञ्चालन गरिने सानातिना विकास निर्माण कार्य, दैवी प्रकोप र कृषि औजारका लागि आवश्यक पर्ने काठ दाउरा जिल्ला वन पैदावार आपूर्ति समिति मार्फत् उपलब्ध गराउने कार्यालाई व्यवस्थित, पारदर्शी, सरल एवं छिटोछरितो तुल्याउने उद्देश्यले वन नियमावली, २०५१ को नियम ६७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, वन तथा भू-संरक्षण मन्त्रालयले देहायको निर्देशिका बनाई जारी गरेको छ ।

## परिच्छेद -१

### प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम “जिल्ला वन पैदावार आपूर्ति समितिको कार्यविधि निर्देशिका, २०६३” रहेको छ ।  
(२) यो निर्देशिका तुरन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा :-
  - (क) “ऐन” भन्नाले वन ऐन, २०४९ सम्झनु पर्दछ ।
  - (ख) “नियमावली” भन्नाले वन नियमावली, २०५१ सम्झनु पर्दछ ।
  - (ग) “वन कार्ययोजना” भन्नाले वन ऐन, २०४९ को दफा २ (घ) वमोजिमको कार्ययोजना सम्झनु पर्दछ ।
  - (घ) “प्लट” भन्नाले जिल्ला वन कार्यालयले समितिलाई चाहिने काठ दाउरा उपलब्ध गराउन छपान, मूल्याङ्कन गरी चार किल्ला तोकी वन पैदावार (काठ दाउरा) सङ्गलन तथा विक्री-वितरण निर्देशिका, २०५७ अनुसार छुट्याङ्कएको वनक्षेत्रलाई सम्झनु पर्दछ ।
  - (ड) “घाटगढी” भन्नाले काठ दाउरा विक्री-वितरण वा अन्य तवरले हक हस्तान्तरण नभएसम्म सुरक्षित राख्न जिल्ला वन अधिकृतले तोकेको ठाउँलाई सम्झनु पर्दछ ।
  - (च) “समिति” भन्नाले वन नियमावली, २०५१ को नियम ९ वमोजिम गठित जिल्ला वन पैदावार आपूर्ति समिति सम्झनु पर्दछ ।
  - (छ) “अन्तिम जाँच” भन्नाले समितिले काम गर्न पाएको प्लटमा कटान मुद्दान आदि सम्पूर्ण कार्य सम्पन्न भएपछि जिल्ला वन कार्यालय र समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा क्षेत्रीय वन निर्देशकले गरेको अन्तिम जाँचलाई जनाउँदछ ।
  - (ज) “डिपो” भन्नाले गोलिया काठ, चिरान काठ, दाउरा तथा यसका सह-उत्पादन विक्री-वितरण गर्ने उद्देश्यले सङ्गलन गरी राखेका स्थान सम्झनु पर्दछ ।
  - (झ) “समितिको छाप” भन्नाले अनुसूची-६ वमोजिमको जिल्ला वन पैदावार आपूर्ति समितिको छाप सम्झनु पर्दछ ।

## परिच्छेद-२

### वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा

३. **वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा:** (१) समितिले प्रत्येक आर्थिक वर्षमा काठ दाउरा सङ्कलन तथा विक्री-वितरणको परिमाण यकीन गरी सो सन्दर्भमा गरिने अन्य कार्यक्रमहरूको विवरण तथा प्रस्तावित बजेटसमेत तयार गरी वन विभागबाट स्वीकृत गराई कार्य गर्नु पर्नेछ ।  
(२) बजेट तर्जुमा गर्दा समितिमा खटिएको कर्मचारीका लागि तलब भत्ता लगायत प्रशासनिक खर्चका लागि औचित्यताको आधारमा गत आर्थिक वर्षको कूल आयको बढीमा २५ प्रतिशतसम्म रकम छुट्ट्याउन सकिनेछ ।  
(३) समितिले वन पैदावार सम्बन्धी कार्य सञ्चालन गर्नको लागि आवश्यक पर्ने जग्गा, फर्निचर, सवारीसाधन, मेशिनरी औजार खरिद गर्न र भवन जस्ता कार्यहरू गर्न वन विभागको पूर्व स्वीकृति लिएर मात्र खर्च गर्न सक्नेछ ।

## परिच्छेद-३

### कटान, मुछान, दुवानी तथा घाटगढीसम्बन्धी व्यवस्था

४. **कटान मुछान प्रक्रिया :** (१) जिल्ला वन कार्यालयबाट समितिलाई प्लट प्राप्त भएपछि समितिले आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०५६ अनुरूप ठेक्कापटाद्वारा प्रतिस्पर्धा गराई कटान मुछानको कार्य गर्नु गराउनु पर्नेछ ।  
(२) छपान, कटान, मुछान, लोड, अनलोड, दुवानी, चाड लगाउने कार्यका लागि खर्चको प्रति एकाई दररेट सम्बन्धित जिल्लाको दररेट अनुसार तोक्नु पर्नेछ ।  
(३) प्लटबाट काठ दाउरा कटान मुछानको कार्य ठेक्कापटाबाट हुन नसक्ने अवस्थामा समितिको निर्णयबाट अमानतबाट समेत गराउन सकिनेछ । अमानतबाट कार्य गराउदा स्वीकृत जिल्ला दररेटको अधिनमा रही गर्नु पर्नेछ ।  
(४) रुख कटान गरी सेक्सन दिदा बढी काठ उपलब्ध हुने गरी गर्नु पर्नेछ ।  
(५) काठ कटान गरी सकेपछि त्यसबाट निस्कने दाउरा पनि नियमानुसार टुक्रा पारी चट्टा लगाई राख्नु पर्दछ ।  
(६) कटान क्षेत्रमा काठ दाउरा कटान गर्दा समितिले प्राविधिक कर्मचारी खटाई कटान रजिस्ट्रर राखी त्यसमा जनाउने व्यवस्था गर्नु पर्दछ ।
५. **दुवानीसम्बन्धी प्रक्रिया :** (१) कटानक्षेत्रबाट घाटगढीसम्म दुवानी गर्दा काठमा अनुसूची-१ वमोजिमको समिति पासिङ टाँचा लगाएर मात्र दुवानी गर्नु पर्नेछ ।  
(२) काठ दाउराको दुवानी गर्दा तोकिएको बाटोमात्र प्रयोग गर्नु पर्नेछ ।  
(३) प्लटबाट घाटगढीसम्म काठ दाउरा दुवानी गर्दा सकभर अन्य रुखिरुवालाई क्षति नपर्ने गरी गर्नु पर्नेछ ।

६. **घाटगढीसम्बन्धी व्यवस्था :** (१) समितिले कटान क्षेत्रबाट उपलब्ध हुने काठ दाउरा जिल्ला वन कार्यालयले तोकेको उपयुक्त स्थानमा घाटगढी गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
- (२) घाटगढीमा रहेका काठ दाउराको विवरण अद्यावधिक रूपमा राख्ने व्यवस्था मिलाई सो को लगत समितिको कार्यालयमा समेत राख्नु पर्नेछ ।
- (३) घाटगढीमा गोलिया काठ चाड लगाएर राख्नु पर्नेछ । दाउराको हकमा २० फिट X ५ फिट X ५ फिटको चट्टा बनाई चट्टा नं. इनामेलले लेख्नु पर्नेछ ।
७. **चिरान उत्पादन :** (१) समितिले सर्वसाधारण जनताको मागलाई मध्यनजर राखी चिरान उत्पादन गरी विक्री-वितरण गर्नु पर्नेछ ।
- (२) कुन साइजको गोलियाबाट के कति परिमाणको चिरान काठ उत्पादन भयो सो को अभिलेख तयार गरी राख्नु पर्नेछ । समितिले चिरान उत्पादनका लागि पायक पर्ने स-मिलको प्रयोग गर्न वा डिपोमा नै चिरान गर्ने व्यवस्था मिलाउन सक्नेछ ।
- (३) चिरानबाट उत्पादित काठलाई त्यसको नाप, साइज र जातअनुसार पाइलिङ गरी राख्नु पर्नेछ ।

## परिच्छेद-४

### काठ दाउरा विक्री-वितरण प्रक्रिया

८. **काठ दाउराको आपूर्ति व्यवस्था :** (१) समितिले अनुसूची -२ बमोजिमको ढाँचामा निवेदन प्राप्त भएपछि, वन नियमावली, २०५१ र वन पैदावार (काठ दाउरा) सङ्कलन तथा विक्री-वितरण निर्देशिका, २०५७ को अधिनमा रही सर्वसाधारण जनताको घरकाज, विकास निर्माण, दैवीप्रकोप, कृषिऔजार आदि प्रयोजनको लागि निर्धारित मूल्यमा देहाएको परिमाणमा नबढाई काठ दाउरा उपलब्ध गराउन सक्नेछ :
- (क) पक्की घर निर्माण: सम्बन्धित गा.वि.स./नगरपालिका वा नगर विकास समितिको स्वीकृत नक्शाको आधारमा साल तथा अन्य जात गरी चिरान काठ बढीमा १०० क्यू.फि. सम्म वा गोलिया काठ १४० क्यू. फि. सम्म ।
- (ख) फुसको घर निर्माण: बल्लावल्ली (साल र अन्यजात गरी) २० थानसम्म र चिरानकाठ साल र अन्यजात गरी २५ क्यू. फि. सम्म वा गोलिया ३५ क्यू. फि. सम्म र बल्लावल्ली प्रयोग नगरी चिरान काठ मात्र प्रयोग गर्ने भएमा चिरान काठ ५० क्यू.फि. सम्म वा गोलिया ७० क्यू. फि. सम्म ।
- (ग) घर मर्मत सुधार: चिरान काठ २० क्यू. फि. सम्म वा गोलिया काठ ३० क्यू.फि. सम्म । यो प्रयोजनको लागि एकपटक दिएपछि ५ वर्षसम्म दिइनेछैन ।
- (घ) जनसहभागिताद्वारा सञ्चालन गरिने विकास निर्माण: स्वीकृत लगत इष्टिमेट प्राप्त भएपछि चिरान काठ २०० क्यू. फि. सम्म वा गोलिया काठ २८० क्यू.फि. सम्म ।
- (ङ) दैवी प्रकोप: साल बल्लावल्ली १२ थान वा साल र अन्य जात गरी चिरान काठ २० क्यू. फि. सम्म वा गोलिया काठ ३० क्यू. फि. सम्म (गोलाई ४ फिटसम्मको) ।

- (च) कृषि औजार (हलो, जुवा, हेंगा): बढीमा ७ क्यू फि. सम्म गोलिया काठ (गोलाई ४ फिटसम्म) ।
- (छ) दाउरा: (अ) दाहसंस्कार - तौलको आधारमा समितिले तोकेको परिमाण ।  
 (आ) घरकाज- पटक पटक गरी एक वर्षमा एक घरधुरीलाई आयतनका आधारमा १ चट्टा सम्म  
 (इ) धार्मिक कार्य- समितिले आवश्यकता हेरी तोकेबमोजिमको परिमाण ।
- (ज) काठ दाउराको प्रयोग: जुन कार्यको लागि काठ दाउरा प्राप्त गरिएको हो सोही कार्यको लागि प्रयोग गर्नु पर्नेछ । साथै यसरी प्राप्त गरेको काठ दाउरा जिल्ला वाहिर लैजान पाइने छैन ।
- (२) काठ दाउराको विक्री मूल्य:- कटान, मुझान, लोड, अनलोड, तथा घाटगद्दीसम्मको ढुवानी खर्च, ओभरहेड खर्च, भ्याट, मुनाफा तथा बजारभाउसमेतलाई विचार गरी समितिले तोक्नेछ ।
- (३) समितिले गर्ने काठ दाउराको विक्री-वितरण कार्य समितिको डिपो मार्फत गर्नेछ ।
- (४) समितिले विक्री-वितरण गर्ने गोलिया काठ वा चिरानमा अनुसूची- ३ बमोजिमको टाँचा लगाउनेछ ।
- (५) समितिवाट विक्री गरिएको गोलिया काठ वा चिरानको क्रमशः अनुसूची-४ र ५ बमोजिमको छोडपूर्जी र चलान पत्र दिनु पर्नेछ ।
९. **वन पैदावार उठाई लैजाने म्याद :** (१) समितिले उपभोक्तालाई बढीमा १५ दिनको म्याद दिई डिपो वाट काठ दाउरा उठाई लैजाने म्याद दिनेछ । तोकिएको म्याद भित्र उठाई लान नसकेमा मनासिव कारणसहित म्याद भुक्तानी भएको ७ दिन भित्रमा समिति समक्ष म्यादथपको लागि निवेदन दिएमा र देखाइएको कारण मनासिव लागेमा समितिले बढीमा ७ दिनको म्यादथप गर्न सक्नेछ ।
- (२) समितिवाट विक्री भएको काठमा अनुसूची- ३ बमोजिमको टाँचा प्रयोग गरी छोडपूर्जी समेत भईसकेपछि उक्त वन पैदावारको सुरक्षाको जिम्मेवारी सम्बन्धित उपभोक्ताको नै हुनेछ । कुनै कारणले नासिएमा वा हराएमा समिति जवाफदेही हुनेछैन ।
१०. **विक्री हुन नसकी बाँकीरहेका काठको व्यवस्था:** समितिले दफा ८ बमोजिम विक्री वितरण हुन नसकेको काठ दाउरा जिल्ला वन कार्यालय मार्फत क्षेत्रीय वन निर्देशनालयको स्वीकृति लिई वन पैदावार लिलाम विक्री कार्यविधि निर्देशिका, २०६० बमोजिम लिलाम विक्री गर्न सक्नेछ । यसरी विक्री गर्दा दैवीप्रकोप तथा कृषिऔजारको लागि विक्री गर्न तय गरेको सम्बन्धित डिपोको मूल्यलाई नै न्यूनतम मूल्य मानिनेछ । यस्तो काठको राजश्व दैवी प्रकोपको लागि निर्धारण गरेको राजश्व दर अनुसार जिल्ला वन कार्यालयमा बुझाउनु पर्नेछ ।
११. **विक्री वितरणको लगत राख्ने :** समितिले विभिन्न डिपोबाट विक्री वितरण भएको काठ दाउराको आमदानी खर्चको लगत मासिकरूपमा तयार गरी सम्बन्धित जिल्ला वन कार्यालय र क्षेत्रीय वन निर्देशनालयमा पठाउनु पर्नेछ ।

## परिच्छेद-५

### लेखा तथा लेखापरीक्षण

१२. समितिको कोष: (१) समितिको कोषमा देहाय वमोजिम प्राप्त रकम रहनेछ :  
(क) नेपाल सरकारबाट निकासा रकम,  
(ख) वन पैदावार बिक्रीबाट प्राप्त रकम,  
(ग) टेण्डर फाराम बिक्रीबाट प्राप्त रकम,  
(घ) अन्य श्रोतबाट प्राप्त रकम ।  
(२) काठ दाउरा उत्पादन, सङ्गलन, घाटगढी तथा विक्री-वितरण जस्ता स्वीकृत कार्यक्रमहरूमा खर्च गर्न जिल्ला वन कार्यालयबाट रकम माग भएमा समितिबाट अनुमोदन गराई विभागलाई जानकारी गराएमा कोषको रकम सापटी दिन सकिनेछ । समयमा काठ दाउरा विक्री-वितरण गरी उक्त रकम सोधभर्ना गर्ने जिम्मेवारी सम्बन्धित जिल्ला वन कार्यालयको हुनेछ ।
१३. खाता सञ्चालन र लेखा राख्ने: (१) समितिको सदस्य-सचिव र जिल्ला वन कार्यालयबाट खटिएका लेखाका कर्मचारीको संयुक्त दस्तखतबाट सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको सिफारिशमा वैकमा खाता खोली सञ्चालन गरिनेछ ।  
(२) समितिको आयव्ययको लेखा नेपाल सरकारको प्रचलित लेखा प्रणाली अनुसार राख्नु पर्नेछ । यसको आर्थिक विवरण तयार गरी मासिक र वार्षिकरूपमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय, क्षेत्रीय वन निर्देशनालय र वन विभागमा पठाउनु पर्नेछ ।
१४. जिन्सीलेखा: समितिले आफ्नो कार्यालय सञ्चालनको लागि जिन्सी सामानको आम्दानी खर्च गर्दा स्वीकृत म.ले.प. फारमहरूको प्रयोग गर्नु पर्नेछ ।
१५. लेखापरीक्षण: (१) समितिको आन्तरिक लेखापरीक्षण जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट र अन्तिम लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट गरिनेछ ।  
(२) लेखापरीक्षणबाट देखिएका बेरुजुहरू फछ्यौट गराउने दायित्व समितिका अध्यक्ष र सदस्य-सचिवको हुनेछ ।

## परिच्छेद-६

### विविध

१६. जनशक्तिको व्यवस्था: वन नियमावली, २०५१ तथा यस निर्देशिका वमोजिम डिपो सुरक्षाको लागि समितिले जिल्ला वन कार्यालयसँग समन्वय गरी प्रचलित ऐन नियम विपरित नहुने गरी करार सेवा निर्देशिका वमोजिम जनशक्तिको व्यवस्था गर्न सक्नेछ ।
१७. डिपो स्थापना गर्ने : (१) समितिले विक्री-वितरण गर्ने काठ दाउराको व्यवस्थापनका लागि आवश्यकतानुसार डिपोको स्थापना गर्न सक्नेछ ।

- (२) उपदफा (१) बमोजिम स्थापित डिपोको व्यवस्थापन जिल्ला वन कार्यालयबाट खटिएका कर्मचारीबाट हुनेछ ।
- (३) समितिको काममा खटिएका जिल्ला वन कार्यालयका कर्मचारीले समितिले तोके बमोजिमको भत्ता पाउनेछन् ।

**१८. काठ दाउरा सङ्घलन तथा विक्री वितरण:** सर्वसाधारण जनतालाई आवश्यक पर्ने काठ दाउरा विक्री-वितरण गर्नका लागि समितिको काम, कर्तव्य र अधिकार देहाएवमोजिम हुनेछ :

- (क) काठ दाउराको मागको अभिलेख राख्ने ।
- (ख) जिल्ला वन कार्यालयबाट उपलब्ध गराइएका प्लटहरूबाट समिति आफैले वा आफ्नो जिम्मेवारीमा ठेक्कापट्टाबाट काठ दाउरा सङ्घलन गरी तोकिएको स्थानमा घाटगटी गर्ने गराउने ।
- (ग) काठ दाउराको मूल्य निर्धारण र विक्री-वितरण गर्ने ।
- (घ) समितिबाट विभिन्न प्रयोजनको लागि विक्रीवितरण भएको काठ दाउरा उपयुक्त प्रयोजनमा उपयोग गरे नगरेको अनुगमनको व्यवस्था मिलाउने ।
- (ङ) समितिको कार्यमा संलग्न जनशक्तिको लागि सुविधा तोक्ने ।
- (च) डिपो सञ्चालनको प्रक्रिया निर्धारण गर्ने ।

**१९. अन्य:** (१) कार्यालय समयभन्दा अधि वा पछि वैठकबस्दा समितिका सदस्यलाई प्रति वैठक प्रति व्यक्ति रु. ५००/- वैठक भत्ता दिइनेछ ।

- (२) समिति विघटन भएमा सो को चल अचल सम्पति एवं दायित्व जिल्ला वन कार्यालयमा सर्नेछ ।
- (३) वन क्षेत्रबाट हुने वन पैदावारको चोरी निकासी नियन्त्रण, अतिक्रमण रोकथाम र बृक्षारोपण जस्ता विकास कार्यहरूका लागि समितिको निर्णयबाट वन विभागको स्वीकृति लिई प्रचलित नियम अनुसार कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।
- (४) समितिले काठ दाउराको जर्ति कटान सम्बन्धमा स्वीकृत नर्मस्लाई नै प्रयोग गरी गर्नु पर्नेछ ।
- (५) यस निर्देशिकामा उल्लेखित कुराका हकमा यसै बमोजिम र अन्य कुराका हकमा वन ऐन, २०४९, वन नियमावली, २०५१ र अन्य प्रचलित कानून बमोजिम हुनेछ । यस निर्देशिकामा उल्लेखित कुनै प्रावधानको व्याख्याका सम्बन्धमा कुनै विवादपरेमा नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालयको व्याख्या अन्तिम हुनेछ ।
- (६) वन विभागले समितिको कोषमा भएको रकम वन अतिक्रमण रोक्न, हटाउन र वन विकास तथा व्यवस्थापन जस्ता कार्य गर्न प्राथमिकता दिई प्रचलित ऐन नियम विपरित नहुने गरी आवश्यकतानुसार सम्बन्धित समितिसंग समन्वय गरी अन्य जिल्लाका आपूर्ति समितिमा पठाउन सक्नेछ ।
- (७) समितिबाट विक्री-वितरण गरिएको काठ दाउरा दुरुपयोग नहोस् भन्नाका लागि समितिले अनिवार्य रूपमा नियमित अनुगमन गरी सो को आधारमा विक्री-वितरण प्रक्रियालाई परिमार्जन गर्दै लैजानु पर्नेछ । उक्त कार्यहरूको सम्बन्धित क्षेत्रीय वन निर्देशनालयबाट अनुगमन तथा मूल्यांकन गरी चौमासिक रूपमा एकमुष्ट प्रतिवेदन वन विभागमा पठाउनु पर्नेछ ।
- (८) काठ दाउराको विक्री वितरण कार्यमा कुनै द्विविधा भएमा वन पैदावार (काठ/दाउरा) सङ्घलन तथा विक्री वितरण निर्देशिका, २०५७ बमोजिम गर्नु पर्नेछ ।

## अनुसूची-१

(दफा ५(१) सँग सम्बन्धित)

जिल्ला वन पैदावार आपूर्ति समितिको पासिङ्ग टाँचा



अनुसूची-२  
(दफा द(१) संग सम्बन्धित)  
निवेदनको नमूना

मिति:

श्रीमान् सदस्य सचिवज्यू  
जिल्ला वन पैदावार आपूर्ति समिति, .....जिल्ला ।

विषय: काठ दाउरा पाउँ भन्ने बारे ।

महोदय,

मलाई नयाँ घर निर्माण गर्न/मर्मत गर्न/हलो, जुवा तथा अन्य कृषि औजार बनाउन एवं दाहसंस्कार/घर काज/धार्मिक कार्यका लागि काठ दाउरा आवश्यक भएकोले तँहा समितिद्वारा सहलियत दरमा प्रदान गर्ने काठ दाउरा समितिको नियमानुसार उपलब्ध गराईदिनुहुन रु. ५।- को टिकट टाँसी यो निवेदन पेश गरेको छु ।

निवेदक

निवेदनमा संलग्न हुनु पर्ने कागजातहरू

घर निर्माण प्रयोजनको लागि

१. नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि
२. जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
३. हालसालै तिरो तिरेको रसिदको प्रतिलिपि
४. गा. वि. स./ नगरपालिकाको सिफारिश
५. नगरपालिका क्षेत्र भित्र घर निर्माण/मर्मत गर्ने भएमा पाश भएको नक्शाको प्रतिलिपि

दैवीप्रकोप प्रयोजनको लागि

जिल्ला दैवीप्रकोप उद्धार समितिको सिफारिश

विकास निर्माण प्रयोजनको लागि

१. जि.वि.स.को सिफारिश
२. विस्तृत लगत इष्टिमेट
३. निवेदन

कृषि औजार प्रयोजनको लागि

१. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
२. गा. वि. स./नगरपालिकाको सिफारिस

दाहसंस्कार/घरकाज/धार्मिक कार्य

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२. गा.वि.स./न.पा.को सिफारिश

अनुसूची-३  
(दफा ८(४) र ९(२) सँग सम्बन्धित)

जिल्ला वन पैदावार आपूर्ति समितिको बिक्री टाँचा



**अनुसूची-४**  
**(दफा द(५) संग सम्बन्धित)**

नेपाल सरकार  
 वन तथा भू-संरक्षण मन्त्रालय  
 वन विभाग  
 जिल्ला वन पैदावार आपूर्ति समिति,.....जिल्ला

पत्र संख्या

चलानी मिति

विषय: काठ दाउराको छोडपूर्जि वारे ।

श्री .....

श्री .....

श्री .....

श्री .....

श्री ..... गा.वि.स./न.पा. .... ।

जिल्ला वन कार्यालय, ..... को मिति ..... को छोडपूर्जि नं. ..... अनुसार तपशिल बमोजिमको काठको मूल्य नगदी रसिद नं. .... /भौचर नं. ..... बाट रु. ..... प्राप्त भैसकेको हुँदा आजको मितिले ..... दिनभित्र सो काठ उठाई लैजानु होला । म्यादभित्र काठ उठाई नलगी हिनामिना भएमा समिति जिम्मेवार नहुने तथा तोकिएको प्रयोजन र स्थानमा नलगी अनियमित भएगरेमा कानून बमोजिम कारबाही हुने व्यहोरासमेत सूचित गरिन्छ ।

तपसिल

सि.न.	जात	थान	परिमाण क्यू. फी.	प्रयोजन	इ.व.का.	रे.पो.	टाँचा वन	समिति	घाटगढी स्थान	कैफियत
										विमार्का बमोजिमको गोलियाको नापी लगत यसैसाथ संलग्न छ ।

वोधार्थः

श्री जिल्ला वन कार्यालय, ..... ।

श्री ..... इ.व.का.: कर्मचारीको रोहवरमा लोड गराई दरपिठ गरी पठाउनु हुन ।

श्री ..... रे.पो. ।

श्री ..... गा.वि.स. ..... ।

श्री..... ।

## अनुसूची-५

(दफा द(५) सँग सम्बन्धित)

नेपाल सरकार

वन तथा भू-संरक्षण मन्त्रालय

वन विभाग

जिल्ला वन पैदावार आपूर्ति समिति

..... जिल्ला

काठ/दाउरा चलानी पूर्जी

चलानी नं.

दुवानी कर्ता:

मिति ..... थान ..... सवारी साधन ..... जात .....

छोडपूर्जी नं ..... जाने स्थान .....

लगत नं.	जात	बोक्रा बाहेक गोलाई	लम्बाई	मोटाई	धोदकडी		काठ क्यू. फी.	कैफियत
					साईज	क्यू. फी.		

यसमा उल्लेखित व.वि. .... विक्री भन्ने र आ. स. विक्री भन्ने टाँचा लागेको काठ ..... प्रयोजनको लागि सहुलियत दरमा पाएको हुँदा आजका मितिले ..... दिन भित्र उठाई तोकिएको प्रयोजनमा लगाईने छ । अन्यथा प्रचलित ऐन नियमानुसार कारवाही सहन बुझाउन तयार छु ।

उपभोक्ताको सही छाप :

दस्तखत :

दायाँ

वायाँ

अनुसूची-६  
(दफा २(भ) सँग सम्बन्धित)

जिल्ला वन पैदावार आपूर्ति समितिको छाप  
(नमुना)

नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग  
जिल्ला वन पैदावार आपूर्ति समिति, .....जिल्ला  
२०५६

# वन विकास कोष स्थापना तथा सञ्चालन कार्यविधि निर्देशिका, २०६४

स्वीकृत मिति:

२०६४।१।१।५

प्रस्तावना: वनको विकास गरी स्वस्थ वातावरण प्रबद्धन गर्नका लागि आ. व. ०६४।६५ को बजेट वक्तव्यमा व्यक्त प्रतिबद्धता बमोजिम वन पैदावार व्यवसायीले काठ खरिद गर्दा प्रचलित मूल्यमा तिर्नु पर्ने राजश्वमा गर्ने थप योगदान र सरकारको तर्फवाट जम्मा गरिने त्यति नै रकम जम्मा गरी वन विकास कोष स्थापना गरी सञ्चालन गर्नका लागि वन तथा भू-संरक्षण मन्त्रालयले वन नियमावली, २०५१ को नियम ६७ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका तयार पारेको छ।

१. संक्षिप्त नाम र प्रारम्भ (१) यस निर्देशिकाको नाम “वन विकास कोष स्थापना तथा सञ्चालन कार्यविधि निर्देशिका, २०६४” रहेको छ।

(२) यो निर्देशिका २०६४।४।१ देखि प्रारम्भ हुनेछ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-

- (क) “जिल्ला वन विकास कोष” भन्नाले दफा ४ को खण्ड (क) वमोजिम स्थापना भएको कोषलाई सम्झनु पर्दछ।
- (ख) “केन्द्रीय वन विकास कोष” भन्नाले दफा ४ को खण्ड (ख) वमोजिम स्थापना भएको कोषलाई सम्झनु पर्दछ।
- (ग) “कोष” भन्नाले दफा ४ वमोजिम स्थापना भएको जिल्ला वन विकास कोष वा केन्द्रीय वन विकास कोषलाई सम्झनु पर्दछ।
- (घ) “समिति” भन्नाले दफा ६ वमोजिम गठन भएको संचालक समितिलाई सम्झनु पर्दछ।
- (ङ) “अध्यक्ष” भन्नाले कोषको अध्यक्षलाई सम्झनु पर्दछ।
- (च) “सदस्य र सदस्य सचिव” भन्नाले कोषको सदस्यलाई सम्झनु पर्दछ।
- (छ) “निर्देशन समिति” भन्नाले दफा ९।(२) वमोजिम गठन भएको समितिलाई सम्झनु पर्दछ।
- (ज) “ऐन” भन्नाले वन ऐन, २०४९ लाई सम्झनु पर्दछ।
- (झ) “नियमावली” भन्नाले वन नियमावली, २०५१ लाई सम्झनु पर्दछ।
- (ञ) “मन्त्रालय” भन्नाले वन तथा भू-संरक्षण मन्त्रालयलाई सम्झनु पर्दछ।

३. कोषको लक्ष्य र उद्देश्य: (१) कोषका लक्ष्यहरु देहाय वमोजिम रहेका छनः

- (क) समग्र वन क्षेत्रमा व्यापक रूपमा वृक्षारोपण तथा वनको व्यवस्थापन गरी वन सम्पदाको संरक्षण, व्यवस्थापन र सदुपयोग गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउन दिगो रूपमा आवश्यक आर्थिक स्रोतको व्यवस्था स्थानीय स्तरवाट नै गर्न सकिने उपयुक्त पद्धतिको विकास गर्ने।
- (ख) वन व्यवस्थापन सम्बन्धी विभिन्न अध्ययन तथा अनुसन्धान गर्ने।

(२) कोषका उद्देश्यहरु देहाय बमोजिम रहेका छनः-

- (क) सघन रूपमा वृक्षारोपणका लागि नर्सरी स्थापना गरी निःशुल्क रूपमा विरुवा वितरण गर्ने र रोपिएका विरुवाको स्याहार र संरक्षणको व्यवस्था गर्ने,
  - (ख) काष्ठ पैदावारको सरल तथा दिगो आपूर्ति गर्नका लागि आवश्यक पूँजी र प्रविधिको व्यवस्था गर्ने,
  - (ग) नियमित रूपमा काठ उत्पादन गर्नका लागि आवश्यक अध्ययन अनुसन्धान र बजारको खोजी तथा विश्लेषण गरी काठ उत्पादनलाई वढि मुनाफादायी व्यवसायका रूपमा विकास गर्ने ।
- (३) कोषका उद्देश्य प्राप्तिका लागि देहायका रणनीतिहरु अवलम्बन गरिनेछनः-
- (क) नर्सरी व्यवस्थापन, वृक्षारोपण, विरुवाको स्याहार सम्भार लगायतका वन व्यवस्थापनका सबै पक्षमा सरल, स्पष्ट र पारदर्शी कार्य प्रणाली अवलम्बन गर्ने,
  - (ख) वन ऐन, २०४९ तथा स्थानीय स्वायत्त शासन ऐन, २०५५ अन्तर्गतका संस्थागत तथा प्रक्रियागत व्यवस्थालाई कोष सञ्चालन प्रक्रियामा सरलीकरण गर्ने,
  - (घ) कोष सञ्चालन प्रक्रियामा समावेशी सिद्धान्तका आधारमा समन्वयात्मक रूपमा कार्य सञ्चालन गर्ने,
  - (ङ) कोष सञ्चालन प्रक्रियालाई सरल बनाई लगानीका सर्वसम्मत नीति तर्जुमा गर्ने,
  - (च) गरिवी न्यूनिकरण गर्ने कार्यमा योगदान पुऱ्याउने ।

४. कोषको स्थापना: स्थानीय र केन्द्रीय तहमा देहाय बमोजिम कोषको स्थापना गरिनेछः-

- (क) जिल्ला वन विकास कोष
- (ख) केन्द्रिय वन विकास कोष

५. जिल्ला वन विकास कोषको स्थापना : (१) प्रत्येक जिल्लामा जिल्ला वन विकास कोष नामको एक कोष स्थापना हुनेछ ।

- (२) कोषको सबै काम कारवाहीको निमित्त आफ्नो एउटा छूटै छाप हुनेछ ।
- (३) कोषले व्यक्तिसरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचविखन गर्न वा अन्य किसिमले वन्दोवस्त गर्न सक्नेछ ।
- (४) कोषले व्यक्तिसरह नालिस उजुर गर्न र कोष उपर पनि सोही नामबाट नालिस उजुर लाग्नेछ ।

६. जिल्ला वन विकास कोषको संचालक समितिको गठन: (१) कोषको सम्पूर्ण काम कारवाईको सञ्चालन तथा रेखदेख गर्न देहाय बमोजिमको संचालक समिति गठन हुनेछ ।

- |   |              |
|---|--------------|
| (क) जिल्ला वन अधिकृत  | - अध्यक्ष    |
| (ख) जिल्ला विकास समितिको कार्यालयका अधिकृत प्रतिनिधि                | - सदस्य      |
| (ग) कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि              | - सदस्य      |
| (घ) नेपाल वन पैदावार उच्योग व्यवसायी महासंघको जिल्लास्थित प्रतिनिधि | - सदस्य      |
| (ङ.) सहायक वन अधिकृत वा सहायक वन अधिकृत नभएको जिल्लामा रेझर         | - सदस्य सचिव |

- (२) जिल्ला वन विकास कोषमा देहाय बमोजिमका स्रोतबाट रकम प्राप्त हुनेछः-
- (क) सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, सार्भेदारी वन, संरक्षित क्षेत्र वन, वन पैदावार विकास समिति र टि. सि. एन. बाट व्यापारिक प्रयोजनका लागि विक्री भएको काठका हकमा व्यवसायीबाट प्रति क्यु. फिट रु ५। का दरले र त्यतिनै मात्रामा नेपाल सरकारको तर्फबाट कोषमा प्राप्त हुने रकम,
  - (ख) निजी वनको हकमा व्यवसायीबाट प्रति क्यू.फि. रु. ५। का दरले प्राप्त हुने रकम।
  - (ग) जिल्ला विकास समितिको कोषबाट प्राप्त हुने रकम,
  - (घ) दातृ निकाय तथा संस्थाहरुबाट प्राप्त हुने नगद तथा वस्तुगत अनुदान/ सहयोग । तर विदेशी दातृ निकायबाट नगद तथा वस्तुगत अनुदान/सहयोग प्राप्त गर्नु पूर्व नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
- (३) खण्ड (क) र (ख) बमोजिम कोषमा जम्मा गरिने रकम व्यवसायीले वुभाएको राजस्वबाट पहिले कोषको रकम जम्मा गरी बाँकी रकम मात्र राजश्वमा सदरस्याहा गर्ने ।
- (४) कोषमा प्राप्त हुने रकम नेपाल भित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिने छ र खाताको सञ्चालन सञ्चालक समितिले निर्णय गरी तोके बमोजिम हुनेछ ।
- (५) समितिका अध्यक्ष, सदस्य वा अन्य पदाधिकारीले पाउने बैठक भत्ता तथा अन्य सुविधाहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ ।
- (६) जिल्ला वन विकास कोष समितिको बैठकको कार्यविधि देहाय बमोजिम हुनेछ :
- (क) अध्यक्षको निर्देशनमा सदस्य सचिवले मिति, स्थान र समय तोकी बैठक बोलाउने छ । बैठकको अध्यक्षता अध्यक्षबाट हुनेछ र अध्यक्षको अनुपस्थितिमा सदस्यहरुले आफूमध्ये छानेको कुनै सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
  - (ख) बैठक बस्ने सूचना बैठक बस्नुभन्दा ७ (सात ) दिन अगावै दिनु पर्नेछ ।
  - (ग) बहुमत सदस्यको उपस्थिति भएमा बैठकको लागि गणपूरक संख्या मानिनेछ ।
  - (घ) बैठकमा बहुमतको राय मान्य हुनेछ र मत वरावर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
  - (ड) समितिको बैठक कमितमा पनि बर्षको तीनपटक बस्नेछ ।
  - (च) बैठकको निर्णय सदस्य सचिवद्वारा प्रमाणित गरिनेछ ।
  - (छ) यस दफामा लेखिए बाहेक बैठकमा अपनाइने कार्यविधि समिति आफैले व्यवस्था गर्न सक्ने छ ।
- (७) जिल्ला वन विकास कोषको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
- (क) वन पैदावार व्यवसायी र सरकारबाट रकम प्राप्त गर्ने ।
  - (ख) जिल्ला स्थित संघ, संस्था तथा अन्य क्षेत्रबाट नगदी, जिन्सी वा अन्य किसिमको सहायता प्राप्त गर्ने ।
  - (ग) प्राकृतिक सम्पदासँग सम्बन्धित जिल्ला स्थित संघ संस्थासँग सम्पर्क र समन्वय गर्ने ।

- (घ) काष्ठ पैदावारको दिगो कोषमा रहेको रकमबाट आपूर्तिका लागि तथा अन्य वन पैदावारको नियमित उत्पादन तथा समष्टिगत वन विकास एवं व्यवस्थापन कार्यमा लगानी गर्ने,
- (ङ.) जिल्ला वन विकास कोषमा प्राप्त आम्दानीको २५% रकम केन्द्रिय वन विकास कोषमा पठाउने ।
- (च) वृक्षारोपण, वन सम्बर्द्धन र वन विकास कार्यको लागि योजना छानौट गर्ने, लागत अनुमान स्वीकृत गर्ने, कार्यक्रमको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनको कार्य गर्ने ।
- (छ) वन क्षेत्र वाहिर वृक्षारोपण गरी हरियाली कायम गर्न व्यक्ति र संघ संस्थालाई प्रोत्साहन हुने कार्य गर्ने ।
- (ज) वन व्यवस्थापनमा सहयोग पुऱ्याउने तथा वन र वातावरणको महत्व वारे जनचेतना, अनुसन्धान र प्रदर्शनी जस्ता कार्यक्रम सञ्चालन गर्ने ।
- (ज) कोषको रकम खर्च गर्दा कोषले खर्च गर्न पाउने रकममध्ये २० प्रतिशत विरुद्ध उत्पादनमा, ३० प्रतिशत वृक्षारोपण तथा सोको संरक्षणमा र बाँकी रकम वन पैदावार सङ्गलन र वन संरक्षण र विकास सम्बन्धी आकृष्णिक रूपमा भैपरि आउने कार्यमा उपयोग गर्ने ।
- (ट) प्राप्त आम्दानी, खर्च र कार्यक्रमको वार्षिक प्रतिवेदन वन विभागमा पेश गर्ने ।
- (ठ) कोषको हितका लागि अन्य आवश्यक कार्य गर्ने ।
७. लेखा र लेखा परीक्षण : (१) कोषको आय-व्ययको लेखा प्रचलित सरकारी लेखा प्रणाली अनुसार राखिनेछ । कोषको सञ्चालन सदस्य सचिव र जिल्ला वन कार्यालयका लेखापालबाट हुनेछ ।  
 (२) कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट र अन्तिम लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट गरिनेछ ।
८. अधिकार प्रत्यायोजन : समितिले आफ्नो अधिकार अध्यक्ष, सदस्य, उपसमिति वा कोषको कुनै पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
९. केन्द्रिय वन विकास कोषको स्रोत र सञ्चालन : (१) केन्द्रिय वन विकास कोषमा देहायको रकम जम्मा हुनेछ :-
- (क) विभिन्न जिल्ला वन विकास कोषबाट प्राप्त हुने रकम ।
  - (ख) दातृ निकाय तथा अन्य संस्थाहरुबाट प्राप्त हुने नगद तथा वस्तुगत अनुदान/सहयोग । तर विदेशी दातृ निकायबाट नगद तथा वस्तुगत अनुदान/सहयोग प्राप्त गर्नु पूर्व नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
  - (ग) स्वच्छ विकास संयन्त्र (सि डि एम) बाट प्राप्त रकम ।
  - (घ) अन्य सहयोग ।
- (२) केन्द्रिय वन विकास कोषमा प्राप्त हुने रकम नेपाल भित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ र खाताको सञ्चालन निर्देशन समितिले निर्णय गरी तोके बमोजिम हुनेछ ।

- (३) केन्द्रिय वन विकास कोषको रकम खर्च गर्दा यस निर्देशिकाका उद्देश्य प्राप्त गर्नका लागि निर्देशन समितिले निर्णय गरी तोके बमोजिमका कार्यहरु गर्नमा उपयोग गरिनेछ ।
- (४) केन्द्रिय वन विकास कोषको सञ्चालन र सामान्य रेखदेखका लागि देहाय बमोजिमको एक निर्देशन समिति रहनेछ:-
- |  |              |
|--|--------------|
| (क) महानिर्देशक, वन विभाग                                      | - अध्यक्ष    |
| (ख) महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग | - सदस्य      |
| (ग) महाप्रवन्धक, दि टिम्वर कर्पोरेशन अफ नेपाल लि.              | - सदस्य      |
| (घ) अध्यक्ष, वन पैदावार विकास समिति                            | - सदस्य      |
| (ड) प्रमुख लेखा नियन्त्रक, वन तथा भू-संरक्षण मन्त्रालय         | - सदस्य      |
| (च) प्रतिनिधि, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ,        | - सदस्य      |
| (छ) वन पैदावार अधिकृत, वन विभाग                                | - सदस्य-सचिव |
- (५) समितिका अध्यक्ष, सदस्य वा अन्य पदाधिकारीले पाउने बैठक भत्ता तथा अन्य सुविधाहरु प्रचलित कानून बमोजिम हुनेछ ।
- (६) केन्द्रिय वन विकास कोषको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
- |   |
|---|
| (क) काठको बजार व्यवस्थापनका लागि अध्ययन अनुसन्धान गर्ने ।   |
| (ख) व्यवसायिक रूपमा काठ उत्पादन हुने विरुद्धाहरुको विकास र छनौटका लागि विभिन्न संस्थाहरुसँग समन्वय गरी अनुसन्धान गर्ने गराउने ।   |
| (ग) निजी तथा सरकारी वृक्षारोपण क्षेत्रहरुलाई स्वच्छ विकाश संयन्त्रमा दर्ता गराउन सहयोग पुऱ्याउने र त्यसबाट प्राप्त हुने रकमबाट विरुद्धा उत्पादन गरी पुऱ्य: वृक्षारोपण तथा वन व्यवस्थापनमा व्यापकता ल्याउने ।  |
| (घ) जिल्ला वन विकास कोषबाट प्राप्त रकमलाई अन्य जिल्ला वन विकास कोषमा कार्यक्रमको प्राथमिकता हेरी पुऱ्यवितरण गर्ने ।   |
| (ड) केन्द्रिय वन विकास कोष निर्देशन समितिले जिल्ला वन विकास कोषलाई वृक्षारोपण, वन सम्बर्द्धन र वन विकासका कार्यक्रम सञ्चालनका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित जिल्ला वन विकास कोषको कर्तव्य हुनेछ । |
१०. लेखा र लेखा परीक्षण: (१) कोषको आय-व्ययको लेखा प्रचलित सरकारी लेखा प्रणाली अनुसार राखिनेछ । कोषको सञ्चालन सदस्य सचिव र वन विभागका लेखा अधिकृतबाट हुनेछ ।
- (२) कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट हुनेछ र महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखा परीक्षण हुनेछ ।
११. निरीक्षण गर्ने अधिकार: मन्त्रालय वा वन विभागले कोषको हिसाव किताव सम्बन्धी कागजात र अरु नगदी जिन्सी समेत जुनसुकै बखत जांच गरी आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु संबन्धित सबैको कर्तव्य हुनेछ ।
१२. बचाउ: यस निर्देशिकामा लेखिए जति यसै निर्देशिका बमोजिम नलेखिएकोमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।
१३. व्याख्या गर्ने अधिकार: यस निर्देशिकामा लेखिएको कुनैपनि कुरामा विवाद परेमा सो को व्याख्या गर्ने अन्तिम अधिकार मन्त्रालयलाई हुनेछ ।

# खोटो सङ्कलन (कार्यविधि) निर्देशिका, २०६४

स्वीकृत मिति:

२०६४।०५।२७

## प्रस्तावना

नेपालको वन क्षेत्रमित्र पाईने सल्ला जातका रुखहरुको उचित व्यवस्थापन गरी खोटो सङ्कलनसम्बन्धी काम कारबाहीलाई सरल, सहज, व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाई यसको सदुपयोगलाई सुनिश्चित गर्ने उद्देश्यले वन नियमावली, २०५१ को नियम ६७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, वन तथा भू-संरक्षण मन्त्रालयले यो कार्यविधि निर्देशिका बनाएको छ ।

## परिच्छेद-१

### प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस निर्देशिकाको नाम “खोटो सङ्कलन (कार्यविधि) निर्देशिका, २०६४” रहेको छ ।  
(२) यो निर्देशिका तुरुन्त प्रारम्भ हुने छ ।
२. परिभाषा : विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-
  - (क) “ऐन” भन्नाले वन ऐन, २०४९ सम्फनु पर्दछ ।
  - (ख) “नियमावली” भन्नाले वन नियमावली, २०५१ सम्फनु पर्दछ ।
  - (ग) “अधिकार प्राप्त अधिकारी” भन्नाले सम्बन्धित जिल्लाको जिल्ला वन अधिकृतलाई सम्फनु पर्दछ ।
  - (घ) “सल्ला” भन्नाले वन क्षेत्रमा पाईने खोटेसल्ला (*Pinus roxburghii*), पाटेसल्ला (*Pinus patula*) र गोब्रेसल्ला (*Pinus wallichiana*) लाई सम्फनु पर्दछ ।
  - (ड) “खोटो” भन्नाले खण्ड (घ) वर्मोजिम सल्लाको खोटो (pine resin) सम्फनु पर्दछ ।
  - (च) “क्षेत्र” भन्नाले खोटो सङ्कलन गर्ने उद्देश्यले जिल्ला वन कार्यालयले खोटो सङ्कलन गर्न योग्य रुखहरुमा नम्बरिङ्ग गरी स्पष्टसँग चार किल्ला तोकी छुट्याएको वन क्षेत्रलाई सम्फनु पर्दछ ।
  - (छ) “कुप” भन्नाले क्षेत्र अन्तर्गत खोटो सङ्कलन गर्ने उद्देश्यले खोटो सङ्कलन गर्न योग्य भएका सरदर १०,००० वटा रुखहरु भएको स्पष्टसँग चार किल्ला तोकी छुट्याएको वन क्षेत्रलाई सम्फनु पर्दछ । तर यस शब्दले कुनै वन क्षेत्रमा कम्तीमा १,००० वटासम्म खोटो सङ्कलन गर्न योग्य रुखहरु भएमा छुट्टै कुपको नामाकरण गर्न बाधा पुऱ्याएको मानिने छैन ।

- (ज) “सबकुप” भन्नाले कुप अन्तर्गत वार्षिक कार्य सञ्चालन तथा एकजना कामदारको कार्य क्षेत्रको ईकाइको हिसावले खोटो सङ्घलन गर्न सजिलो हुने गरी खोटो सङ्घलन गर्न योग्य भएका सरदर ५०० देखि १,५०० वटा सम्म रुखहरु भएको स्पष्टसँग चार किला तोकी छुट्याएको बन क्षेत्रलाई सम्झनु पर्दछ ।
- (झ) “खोटो सङ्घलन गर्न योग्य रुख” भन्नाले जमीनको सतहबाट १ मिटर ३० से. मी. (छातिको उचाई) मा कमितमा ३० से.मी. वा सो भन्दा बढी व्यास भएका सल्लाको रुखलाई सम्झनु पर्दछ ।
- (ञ) “रिल प्रविधि” भन्नाले यस निर्देशिकाको परिच्छेद-४ मा उल्लेख भए बमोजिमको खोटो निकाल्ने तरिकालाई सम्झनु पर्दछ ।
- (ट) “उद्योग” भन्नाले नेपाल सरकार बन तथा भू-संरक्षण मन्त्रालयको निर्णय बमोजिम खोटो सङ्घलन गर्न इजाजत पाई सोही अनुरुप बन विभागसँग करारनामा गरेका प्रचलित कानून बमोजिम खोटो प्रशोधन गर्न स्थापित उद्योगलाई सम्झनु पर्दछ, र सो शब्दले प्रचलित कानून बमोजिम बन क्षेत्रबाट खोटो सङ्घलन गर्न इजाजत प्राप्त गरेका रोजिन एण्ड टर्पेन्टाइन उद्योगलाई समेत जनाउँदछ ।
- (ठ) “खोटो सङ्घलन गर्ने निकाय” भन्नाले प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट तोकिएको बन क्षेत्रमा खोटो सङ्घलन गर्न इजाजत प्राप्त गरेका संघ/संस्था सम्झनु पर्दछ, र सो शब्दले त्यस प्रकारको इजाजत प्राप्त गर्ने उद्योगलाई समेत जनाउँनेछ ।
- (ड) “कामदार” भन्नाले उद्योग वा खोटो सङ्घलन गर्ने निकायबाट रिल निर्माण गर्न, खोटो सङ्घलनएवं ढुवानी गर्न, बन जंगल लगायत डिपो तथा घाटगदीमा रहेको खोटो संरक्षण गर्न खटाईएका व्यक्तिहरूलाई जनाउँनेछ ।
- (ढ) “सुपरभाईजर” भन्नाले कामदारहरुको कामको निरिक्षण गर्न उद्योग वा खोटो सङ्घलन गर्ने निकायबाट खटाईएको व्यक्ति वा कर्मचारीलाई सम्झनु पर्दछ ।
- (ण) “अभिवृद्धि वृक्षारोपण (Enrichment Plantation)” भन्नाले आर्थिक रूपमा रुख विरुवाले ढाकेको वीच वीचमा रहेको खाली ठाउँमा गरिने वृक्षारोपणलाई सम्झनु पर्दछ ।
- (त) “घाटगदी” भन्नाले सङ्घलनभएको खोटोलाई विकी वितरण, ओसार पसार वा अन्य तवरले हक हस्तान्तरण नभएसम्म सुरक्षित राख्न जिल्ला बन कार्यालयले तोकेको ठाउँलाई सम्झनु पर्दछ ।
- (थ) “अनुगमन” भन्नाले खोटो सङ्घलन गर्ने क्षेत्रमा खोटो सङ्घलन भईरहेको समयमा वा सङ्घलन कार्य सम्पन्न भए पश्चात् तत् सम्बन्धी भए गरेका कार्यहरूलाई तथा स्वीकृत योजना बमोजिम कार्य ठीक तरीकाले भए नभएको विषयमा स्थलगत रुपमा गई अध्ययन तथा निरीक्षण गर्ने र सो को प्रतिवेदन पेश गर्ने कार्यलाई जनाउँछ ।
- (द) “वार्षिक अनुगमन” भन्नाले खोटो सङ्घलन गर्ने काम गर्न पाएको बनमा खोटो सङ्घलन तथा घाटगदी र छोडपूर्जी आदि सम्पूर्ण कार्य सम्पन्न भएपछि जिल्ला बन कार्यालय र उद्योगले तोकेको प्रतिनिधिको उपस्थितिमा सम्बन्धित क्षेत्रिय बन निर्देशक वा निजले

खटाएको कर्मचारीले खोटो सङ्गलन गर्ने सिजन वा याम समाप्त भएपछि हरेक वर्ष गर्ने स्थलगत अनुगमनलाई सम्झनु पर्दछ ।

- (द) “अन्तिम जाँच” भन्नाले उद्योग वा खोटो सङ्गलन गर्ने निकायले खोटो सङ्गलन गर्ने काम गर्न इजाजत पाएको वनमा खोटो सङ्गलन तथा घाटगढी, छोडपूर्जी आदि समेतका सम्पूर्ण कार्य सम्पन्न भएपछि जिल्ला वन कार्यालय र उद्योगले तोकेको प्रतिनिधिको उपस्थितिमा सम्बन्धित क्षेत्रिय वन निर्देशक वा निजले खटाएको कर्मचारीले खोटो सङ्गलन गर्ने करारनामा बमोजिम तोकिएको अवधि समाप्त भएपछि वा अन्य कुनै कारणबाट खोटो सङ्गलन गर्ने कार्य छोडिनु पर्ने भएमा सो बखत गरेको जाँचलाई सम्झनु पर्दछ ।
- (न) “डिपो” भन्नाले संकलित खोटो सुरक्षित साथ राख्न जिल्ला वन कार्यालयले तोकिदिएको स्थान सम्झनु पर्दछ ।
- (प) “सर्वेक्षण एवं अनुसन्धान गर्ने निकाय” भन्नाले वन अनुसन्धान तथा सर्वेक्षण विभागलाई सम्झनु पर्दछ । सो शब्दले वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गतका वन विभाग, वनस्पति विभाग वा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी र तत् सम्बन्धी विषयमा अध्ययन, अनुसन्धान गर्न नेपाल सरकारबाट मान्यता पाएको संघ/संस्था तथा इजाजत प्राप्त गर्ने व्यक्ति समेतलाई सम्झनु पर्दछ ।

## परिच्छेद-२

### खोटोको स्रोत सर्वेक्षण तथा क्षेत्र छानौट सम्बन्धी व्यवस्था

३. **खोटोको स्रोत सर्वेक्षण सम्बन्धी आधारभूत तथ्याङ्क सङ्गलन गर्नुपर्ने :** (१) वन अनुसन्धान तथा सर्वेक्षण विभागले तोकेको विधि अनुसार सल्लाको स्रोत सर्वेक्षण अनुसन्धान गर्ने निकाय आफैले वा यस्तो कार्य गर्न मान्यता प्राप्त निकाय, व्यक्ति वा संस्थाबाट तथ्याङ्क सङ्गलन गर्नु पर्नेछ ।  
(२) स्रोत सर्वेक्षण सम्बन्धी कार्य सम्पन्न गर्दा प्रचलित नर्मस बमोजिम हुने सम्पूर्ण खर्च उद्योग वा खोटो सङ्गलन गर्ने निकायले आफ्नो लगानीमा सम्पन्न गर्नु पर्नेछ ।  
(३) स्थलगत रूपमा खटिएको स्रोत सर्वेक्षण टोलीले सम्बन्धित जिल्लाको जिल्ला वन कार्यालयसँग अनिवार्य रूपमा समन्वय गर्नु पर्नेछ ।  
(४) स्थलगत रूपमा गई नाप लिईएका नमूना प्लटहरू (Sample plots) को पुनः निरीक्षण, सर्वेक्षण गर्न आवश्यक पर्ने भएकाले सकभर फिल्ड तथा रेकर्डमा आधिकारीक र भरपर्दो गरी सुरक्षित राख्नु पर्नेछ ।
४. **तथ्याङ्क विश्लेषण तथा प्रतिवेदन तयार गर्नुपर्ने :** (१) स्रोत सर्वेक्षणको आधारमा समग्र सल्लाका रुखहरूको औसत साइज (Average Stand Size) र औसत छत्र-घनत्व (Average Crown Density or Closure) पहिचान गरी तिनको आधारमा सल्लाका वनलाई वर्गीकरण गर्नु पर्नेछ र यी क्षेत्रको नक्सा सहित चार किल्ला स्पष्टसँग यकिन गर्नु पर्नेछ । यस खालको विवरण क्षेत्र तथा कुपको हिसावले उक्त क्षेत्रहरूको नामाकरण समेत स्पष्टसँग उल्लेख भएको हुनु पर्नेछ ।

- (२) स्रोत सर्वेक्षणको तथ्याङ्को आधारमा हरेक कुपको छट्टा छट्टै हिसाब गरी दिगोरूपमा उपलब्ध हुनसक्ने खोटोको वार्षिक परिमाण स्पष्टसँग खुल्ने गरी स्रोत सर्वेक्षण प्रतिवेदन तयार गर्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम तयार भएको प्रतिवेदन उपर वन अनुसन्धान तथा सर्वेक्षण विभागबाट सो प्रतिवेदनको प्राविधिकरूपले गुणस्तर परिक्षण गरी उपयुक्त देखिएमा सो विभागको सिफारिसमा वन विभागले प्रतिवेदन स्वीकृत गर्न सक्ने छ ।

- ५. क्षेत्र छनौट तथा वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने :**
- (१) दफा (४) बमोजिमको प्रक्रिया पूरा भै सकेपछि सल्लाको खोटो दिगो रूपमा सङ्गलन गर्न सकिने परिमाणलाई समेत मध्यनजर राखी खोटो सङ्गलन गर्ने क्षेत्र निर्धारण गर्नु पर्नेछ ।
  - (२) उपदफा (१) बमोजिम निर्धारण गरिएको क्षेत्रलाई वन कार्ययोजनामा समावेश गर्नु पर्नेछ ।
  - (३) वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ को प्रावधान बमोजिमको प्रक्रिया पूरा गरी वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन तयार गरी सम्बन्धित निकायबाट स्वीकृत भएपछि स्वीकृत वन कार्ययोजनाको अधिनमा रही तोकिए बमोजिमको विधि अनुसार खोटो सङ्गलन गर्ने क्षेत्रको छनौट गर्नु पर्नेछ ।

### परिच्छेद-३

#### कुप निर्माण तथा तत्सम्बन्धी अन्य व्यवस्था

- ६. रुख गणना तथा कुप निर्माण गर्नुपर्ने :**
- (१) खोटो सङ्गलन गर्ने क्षेत्र छनौट गर्ने कार्य गरिसके पछि सो क्षेत्रमा भएका खोटो सङ्गलन गर्न योग्य रुखहरुको संख्या गणना गरी यकिन गर्नुपर्ने छ ।
  - (२) एउटै वन क्षेत्रमा ३०,००० भन्दा बढी खोटो निकाल सकिने योग्य रुखहरु भएमा कामदारहरुलाई निरीक्षण तथा अभिलेख राख्न सजिलो हुने गरी वनको प्रकृति हेरी सरदर ९०,००० सम्म रुखहरु पर्ने गरी सो क्षेत्रलाई कुपमा विभाजन गर्नु पर्नेछ ।
  - (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै क्षेत्रमा १०,००० भन्दा कम रुखहरु भएको अवस्थामा एउटै कुप मान्न कुनै बाधा परेको मानिने छैन ।
  - (४) रुख गणना (Enumeration), कुप विभाजन तथा रुख नम्बरिङ्ग गर्ने कार्य उद्योग वा खोटो सङ्गलन गर्ने निकायले आफै लगानीमा सम्पन्न गर्नु पर्नेछ ।
  - (५) कुप विभाजन कार्य सम्पन्न भैसकेपछि वार्षिक कार्य सञ्चालन तथा एकजना कामदारको कार्य क्षेत्रको ईकाइको हिसाबले कुपलाई सबकुपमा विभाजन गर्नु पर्नेछ । यसरी सबकुप बनाउँदा प्रति सबकुपमा ५००-१,५०० सम्म रुखहरु पर्ने गरी छुट्ट्याएर उद्योग वा निकायद्वारा रिल बनाउन, सङ्गलन कार्य गर्न एकजना कूप कामदार नियुक्त गरी जिम्मा लगाउनु पर्नेछ ।

- (६) रुख-गणना र कुप निर्माण कार्य खोटो सङ्गलन कार्य शुरु गर्नु पूर्व गरिसक्नु पर्नेछ ।
- (७) रुख-गणना र कुप निर्माण कार्य सम्पन्न भई सकेपछि उद्योगले अनुसूची-१ बमोजिमको रुख गणनाको रजिस्टर खडा गरी अभिलेख राख्नु पर्नेछ । सो अभिलेखको Electronic copy वन विभाग, सम्बन्धित क्षेत्रिय वन निर्देशनालय र जिल्ला वन कार्यालयलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
- (८) गणना भएका रुखहरूलाई स्पष्टसँग छुट्टिने गरी अनुसूची-२ बमोजिमको ढाँचामा इनामेलले धातु वा एल्मुनियमको पातामा नम्बरिङ्ग गरी चिन्ह लगाई राख्नु पर्नेछ ।
- (९) रुख-गणना कार्य कमितमा हरेक ५ वर्षमा गर्नु पर्नेछ । यस अवधिमा मरेका वा नासिएका रुखहरूको कारण सहितको यथार्थ विवरण समेत पेश गर्नु पर्नेछ । प्राप्त विवरणमा उल्लेखित प्रकृती अनुसार कारबाही गर्ने, मिनाहा गर्ने तथा जिम्माबाट हटाउने लगायतका काम कारबाहीको टुङ्गो अधिकार प्राप्त अधिकारीले लगाउनु पर्नेछ ।
- (१०) उपदफा (९) मा जुनसुकै लेखिएको भएतापनि यदि कुनै दैवी प्रकोप वा अन्य कुनै कारणबाट रुखहरू मर्न गएमा सो को जानकारी तुरन्तै जिल्ला वन कार्यालयलाई दिनुपर्ने छ । जिल्ला वन कार्यालयले आवश्यक जाँचबुझ गरी हानीनोक्सानीको प्रकृतिको वास्तविकता हेरी कारबाही गर्नु पर्नेछ ।
७. रुख छनौट गर्ने : (१) रुखहरूको छनौट गर्दा जमीनको सतहबाट १ मिटर ३० से.मी. (छातिको उचाई) मा ३० से.मी. वा सो भन्दा बढी व्यास भएका रुखहरूको छनौट गरी गणना गर्ने कार्य गर्नुपर्नेछ । तर चोटपटक लागेको, टुप्पो भाँचिएको रुख र भू-क्षय हुनसक्ने स्थानमा रहेका रुख खोटो सङ्गलनको लागि छनौट गर्न पाईने छैन ।
- (२) उपदफा (१) बमोजिम रुख छनौट गर्दा सल्लाको पुनरुत्पादनमा असर नपरोस् र भविष्यमा कुनै किसिमको रोग, कीराको आक्रमण वा दैवी प्रकोप वा अन्य कुनै कारणबाट सल्लाको वनमा पर्न सक्ने उल्लेखनीय प्रतिकूल प्रभाव न्यून गरी त्यस प्रजातिको अस्तित्व कायम राख्नी दिगो संरक्षण र सदुपयोगलाई सुनिश्चित गर्न खोटो सङ्गलन गर्न योग्य रुखहरू मध्येबाट प्रति हेक्टर ५ वटा स्वस्थ रुखहरू खोटो सङ्गलन नगरी छोड्नु पर्नेछ । यसरी रुखहरू छोड्दा वनको घनत्व, अवस्थिति र दूरी समेतलाई आधार मानी सबै स्थानको प्रतिनिधित्व हुने गरी रुख छोड्नुपर्नेछ । यसरी छोडिएका रुखहरूलाई स्पष्टसँग छुट्टिने गरी अनुसूची-२ बमोजिमको ढाँचामा रुखलाई कुनै पनि प्रतिकूल असर नपार्ने गरी इनामेलले धातु वा एल्मुनियमको पातामा नम्बरिङ्ग गरी चिन्ह लगाई राख्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम छोडिएका रुखहरूको विवरण अनुसूची-३ बमोजिमको ढाँचाको रजिस्टर बनाई अभिलेख राख्नु पर्नेछ । सो अभिलेखको Electronic copy वन विभाग, सम्बन्धित क्षेत्रिय वन निर्देशनालय र जिल्ला वन कार्यालयलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
- (४) खोटो-सङ्गलनका लागि प्रतिरुख प्रति वर्ष ३.५ देखि ५ किलोग्राम (खोटेसल्लाको हकमा मात्र) को हिसाबबाट रुखहरूको छनौट गर्नु पर्नेछ । खोटो सङ्गलनका लागि रिल निर्माण गरी सोही प्रविधिका आधारमा खोटो सङ्गलन कार्य गर्नुपर्नेछ ।

- (५) खोटो सङ्कलनका लागि गरिने रुख छनौट लगायतका तयारीका सबै कार्यहरु प्रत्येक वर्ष फाल्नुण महिनासम्ममा गरिसक्नु पर्नेछ ।
- d. रुखहरु जिम्मा रहने : (१) जिल्ला वन कार्यालयले दफा (६) र (७) का सम्पुर्ण रुखहरु पहिलो वर्षमा नै उद्योग वा खोटो सङ्कलन गर्ने निकायको जिम्मा लगाउनु पर्नेछ । यसरी जिम्मा लगाईएका रुखहरु र ती रुखहरु भएको वनक्षेत्रको संरक्षण गर्ने दायित्व सम्बन्धित उद्योग वा खोटो सङ्कलन गर्ने निकायको हुनेछ ।
९. डिपोको स्थापना : (१) संकलित खोटो राख्न जिल्ला वन कार्यालयले तोकेको स्थानमा सङ्कलन डिपो स्थापना गर्नु पर्नेछ ।
- (२) सङ्कलन डिपोहरू स्थापना गर्दा सकेसम्म सबै कूपहरूबाट पायक पर्ने गरी र प्रत्येक कूपको नियमित निरीक्षण हुनसक्ने कुरालाई समेत विचार गरी स्थान छनौट गर्नु पर्नेछ ।
१०. अम्लको मिश्रण बनाउने विधि : (१) खोटो-सङ्कलन गर्दा बनाइने रिल्को प्वालबाट खोटोको बहाव बढाउन उत्तेजकको रूपमा प्रयोग गरिने अम्लको मिश्रण बनाउँदा बढीमा २० प्रतिशत गाढापन (Concentration) शक्तिको पातलो गरिएको गन्धक अम्ल (Dilute Sulphuric Acid) र नाईट्रिक अम्ल (Dilute Nitric Acid) को १:१ को अनुपातको मिश्रण प्रयोग गर्नु पर्नेछ ।
- (२) तयारी अम्लको मिश्रण उद्योग वा निकायले सुरक्षित प्रयोगका लागि आवश्यक पर्ने ज्ञान वा शिप समेत कामदारहरूलाई उपलब्ध गराउनु पर्नेछ ।
- (३) उपदफा (१) बमोजिमको खोटो-सङ्कलनगर्दा २० प्रतिशत गाढापन (Concentration) भन्दा बढी शक्तिको अम्लको मिश्रण प्रयोग गर्न पाईने छैन । अम्लको मिश्रणको गाढापन वा शक्ति बढी भएको कारणबाट रुख मर्न गएमा वा रुखमा कुनै प्रकारको प्रतिकूल प्रभाव परेको शङ्खा लागी अम्लको मिश्रणको गाढापन वा शक्ति जाँच गर्न उपयुक्त ठानेमा अधिकार प्राप्त अधिकारीले उद्योग वा खोटो सङ्कलन गर्ने निकायको प्रतिनिधिको रोहवरमा नमूना लिई शिलबन्दी गरी वन अनुसन्धान तथा सर्वेक्षण विभाग वा मान्यता प्राप्त अन्य निकाय मार्फत् रासायनिक परीक्षणको लागि पठाउन सक्नेछ ।
- (४) उपदफा (३) बमोजिम अनुसन्धान निकायबाट रासायनिक परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी गाढापन वा शक्ति भएको अम्लको मिश्रण प्रयोग गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले सम्बन्धित उद्योग वा खोटो सङ्कलन गर्ने निकायलाई उक्त क्षेत्रमा कमितमा एक सिजनका लागि खोटो सङ्कलन गर्नबाट बन्देज लगाई कानून बमोजिम कारबाही समेत गर्न सक्नेछ ।

## परिच्छेद-४

### रिल निर्माण, खोटो सङ्कलन तथा तत्सम्बन्धी अन्य व्यवस्था

११. **रुखमा रिल बनाई खोटो सङ्कलन गर्नुपर्ने :** (१) रिल बनाउने कार्य खोटो-सङ्कलनको पूर्व-तयारी भएकोले खोटो-सङ्कलनगर्नु भन्दा करीब ७ देखि १० दिन अगाडि रिल बनाउने कार्य शुरु गर्नु पर्नेछ ।
- (२) रिल निर्माण गर्दा नम्बर लगाई छानिएका रुखहरूमा मात्र गर्नु पर्नेछ । खोटो सङ्कलन गर्न छानिएका रुखहरूको फेदबाट एक मीटरको अर्धव्यास क्षेत्र भित्र रहेका सुकेका पात पतिङ्गर र भारपात सफा गर्नु पर्नेछ ।
- (३) रिल निर्माण एवं खोटो-सङ्कलन कार्य गर्दा कामदारलाई सकभर समोच्चरेखा (Contour lines) को समानान्तर बाटोबाट हिँड्न निर्देशन दिनु पर्नेछ ।
- (४) खोटो सङ्कलन कार्यका लागि रिल निर्माण गर्दा बाटोको छेउछाउमा नगरी सकेसम्म बाटोबाट नदेखिने साइडमा गर्नु पर्नेछ ।
- (५) खोटो सङ्कलनको कार्यमा प्रयोग हुने बोका ताछ्ने (बार्क सेभर), रिल बनाउने चक्कु र सेन्ट्रल गुभ कटर जस्ता औजारहरु राम्रो धार भएको हुनु पर्नेछ ।
- (६) खोटो सङ्कलन कार्यलाई सहज बनाउन प्रयोग गरिने कुपी सकभर बढी खप्ने टिनको वा अन्य धेरै समय खप्ने वस्तु वा धातुको पाताबाट बनाउनु पर्नेछ ।
- (७) रिल-निर्माण गर्न छानिएका रुखको फेदबाट १५ से.मी. माथि मूल काण्डको ४५ से.मी. X ३० से.मी. बराबरको क्षेत्रबाट बोका ताछ्ने औजार (बार्क सेभर) को सहायताबाट सुकेका बोका ताढ्ही सफा गर्नु पर्नेछ ।
- (८) उपदफा (७) बमोजिम सफा गरिएको ठाउँमा ३२ से.मी. X १६ से.मी. साइजको ब्लेज फ्रेमको महतबाट मार्किङ गेजद्वारा चिनो लगाई ब्लेजको साइज तयार गर्नु पर्नेछ । सो को ठीक बीचमा एउटा लामो ४ मि.मि. गहिरो र ७-९ मि.मि. चौडा खाँच सेन्ट्रल गुभ कटर प्रयोग गरी बनाउनु पर्नेछ । खाँचको दुवैतिर  $45^{\circ}$  को कोण बनाई चक्कु (फ्रेसनिङ नाईफ) को सहायताबाट २ मि.मि. गहिरो रिल बनाउनु पर्नेछ ।
- (९) खाँचको फेदमा ७ से. मी. X ६.५ से. मी. को टिनको पत्ती (लिप) बोकामा घुसारी टिनको पत्तीको २.५ से.मी. तल एक मसिनो ल्वाड किलाको सहायताबाट टिनकै कुपी रिलबाट खाँच भएर खोटो-सङ्कलन हुन सक्ने गरी भुन्डयाउनु पर्नेछ ।
- (१०) रुखमा रिल-निर्माण गर्ने कार्य पूर्ण प्राविधिक कार्य भएको हुँदा तालिम प्राप्त कामदारको मात्र प्रयोग गर्नु पर्नेछ । जथाभावी रिल बनाइएको वा तोकिएको भन्दा गहिरो धाऊ पारिएको जानकारी प्राप्त भएमा वा जिल्ला बन कार्यालयले निरीक्षण अनुगमन गर्दा सो अनुरूप गरेको देखिन आएमा त्यस्तो कार्यलाई तत्काल रोक्न लगाई उद्योग वा खोटो सङ्कलन गर्ने निकायलाई सचेत गराउनु पर्नेछ ।

- (११) पहिलो पल्ट रिल बनाई खोटो-सङ्गलन गरेको तीन दिन वितेपछि पूनः त्यसमाथि ५ मि.मि.को फरकमा एक पटकमा एकातिर र अर्को तीन दिन पछि अर्को तिर एक रिल बनाउदै जाने र सोही रीतले प्रत्येक सातामा दुबै तर्फ १/१ नयाँ रिल थाई जान सकिनेछ ।
- (१२) उपदफा (११) बमोजिम नयाँ रिल बनाई सकेपछि स्प्रे बोटल (Spray Bottle) बाट रिलमा पर्ने गरी बढीमा २० प्रतिशतको अम्ल-मिश्रण (Sulphuric Acid + Nitric Acid) को झोल रुखलाई उल्लेखनीय प्रतिकूल प्रभाव नपर्ने गरी छार्किन सकिनेछ । यसरी अम्ल-मिश्रण छार्दा स्प्रे बोतलबाट कम्तिमा ३-५ से. मी. टाढा रहने गरी छार्कनु पर्नेछ ।
- (१३) आठ महीनाको एक सिजनमा (चैत्रदेखि कार्तिकसम्म) बढीमा ३२/३२ वटा रिलहरू बनाउन सकिने र एक रिल देखि अर्को रिलको दूरी वीच समानता र गहिराईमा एकरुपता त्याउन फ्रेसनिङ्ग नाइफको गाईडको प्रयोग गर्नु पर्नेछ ।
- (१४) पहिले बनाइएको ब्लेजमा एकमाथि अर्को थाई ५ बर्षसम्म खोटो-सङ्गलन गर्नु पर्नेछ । सो अवधि पछि पनि खोटो सङ्गलन गर्नुपर्ने अवस्था भएमा पहिलो ठाउँमा बनाइएको ब्लेजको लाइनबाट एकातर्फ ७.५ से.मी. छोडी अर्को ठाउँमा ब्लेज तयार गरी पूनः सोही प्रक्रियाबाट रिल-निर्माण गरी खोटो सङ्गलन गर्नु पर्नेछ । खोटो कुपीमा भरिई बाहिर गई नोक्सानी हुन नदिन अघि अर्को भाँडामा खन्याई सङ्गलन गरी राख्ने व्यवस्था मिलाउनुपर्नेछ ।
- (१५) छनौट गरी नम्वर लगाइएका रुखहरूमा मात्र रिल-निर्माण गरिए नगरिएको सम्बन्धमा उद्योग वा खोटो सङ्गलन गर्ने निकायबाट खटिएका सुपरभाइजर तथा खोटो सङ्गलन गरिने सम्बन्धित क्षेत्रको रेजिपोष्टका कर्मचारीद्वारा नियमित रूपमा अनुगमन गरी सो को प्रतिवेदन समेत तयार गरी राख्नु पर्नेछ ।
- (१६) उपदफा (१५) बमोजिम तयार भएको प्रतिवेदन जिल्ला वन कार्यालयमा पेश गर्नुपर्ने र सो प्रतिवेदनबाट कुनै किसिमको अनियमित कार्य भए गरेको पाईएमा जिल्ला वन अधिकृतले तत्सम्बन्धमा आवश्यक कारबाही गर्नु पर्नेछ ।
- (१७) खोटो सङ्गलन गर्ने अर्को सिजन शुरु हुनुभन्दा अगाडि काम नलाग्ने कुपीहरू एकत्रित गरी वनक्षेत्र बाहिर सुरक्षित त्याई डिस्पोज गरिसक्नु पर्नेछ ।
१२. **खोटो सङ्गलन गर्ने अवधि :** (१) खोटो सङ्गलन गर्ने कार्य प्रत्येक वर्षको चैत्र १ गते देखि कार्तिक मसान्तसम्म (वर्षको आठ महिना) मात्र गर्नु पर्नेछ ।
- (२) माथि जुनसुकै कुरा लेखिएको भएतापनि खोटो सङ्गलन गर्ने वन क्षेत्र छनौट, रुख गणना, कुप निर्माण, ढुवानी र प्रशोधन जस्ता खोटो सङ्गलन कार्यसँग सम्बन्धित कार्यहरू अन्य महिनाहरूमा गर्न भने बाधा पर्नेछैन ।
१३. **खोटो ढुवानी सम्बन्धी कार्यविधि :** (१) प्रत्येक कूपबाट सङ्गलन गरिएको खोटोलाई टिन वा अन्य त्यस्तै भाँडामा खन्याई तोकिएको पायक पर्ने डिपोमा ढुवानी गरी सुरक्षित साथ पुऱ्याउने व्यवस्था मिलाउनु पर्नेछ ।

- (२) डिपोबाट खोटो प्रशोधन गर्ने उद्योग (कारखाना) स्थल सम्म लैजानको लागि नियमानुसार लाने राजश्व दस्तुर बुझाई जिल्ला वन कार्यालयबाट अनुसूची- ४ बमोजिमको चलानी पत्र र अनुसूची -५ अनुसारको ढाँचामा छोडपूर्जी लिनु पर्नेछ ।
- (३) जिल्ला वन कार्यालयले दिएको छोडपूर्जी र चलानी पत्रको आधारमा ईलाका, रेजियोप्ट वा वन चौकीहरूले खोटोको चेकजाँच गर्नु पर्नेछ । चलानी पत्र अनुसार खोटोको परिमाण तथा अन्य कुराहरु दुरुस्त भएमा सक्कल चलानी पत्रको पछाडि दरपिट गरी छोडी दिनु पर्नेछ ।

## परिच्छेद-५

### तालिम तथा सुरक्षासम्बन्धी व्यवस्था

**१४. कर्मचारी तथा कामदारलाई तालिम दिनपर्ने :** (१) खोटो सङ्गलन गर्ने क्षेत्र तथा रुख छनौट, कुप एवं रिल निर्माण, खोटो सङ्गलन, दुवानी र घाटगढी, नियन्त्रित आगो लगाउने, सरसफाई सुरक्षा लगायतका कार्यमा संलग्न हुने कामदार, सुपरभाईजर र सहायक सुपरभाईजरहरूलाई यस सम्बन्धी कार्य शुरु गर्नु अगावै आवश्यक एवं व्यवहारिक ज्ञान दिन सम्बन्धित उद्योग वा निकायले तालिमको व्यवस्था मिलाउनु पर्नेछ ।

- (२) कामदारहरुको लागि तालिम सम्बन्धित उद्योग वा खोटो सङ्गलन गर्ने निकायले सञ्चालन गर्नुपर्नेछ । यसका साथै सम्बन्धित उद्योग वा खोटो सङ्गलन गर्ने निकायले जिल्ला वन कार्यालय वा क्षेत्रीय वन तालिम केन्द्रसँग समन्वय गरी त्यस प्रकारको तालिम सञ्चालन गर्न सकिनेछ ।
- (३) उद्योग वा खोटो सङ्गलन गर्ने निकायले वन संरक्षणमा स्थानीय जनताको चेतना अभिवृद्धि गर्न आवश्यकता अनुसार चेतनामूलक कार्यकम समेत सञ्चालन गर्नु पर्नेछ ।
- (४) खोटो सङ्गलन सम्बन्धी सम्पूर्ण कामकारबाहीमा तालिम प्राप्त भएको वा अनुभव प्राप्त भएको व्यक्तिलाई मात्र काममा लगाउनु पर्नेछ ।

**१५. सरसफाई र सुरक्षा व्यवस्था मिलाउनु पर्ने :** (१) खोटो सङ्गलन कार्यमा संलग्न हुने कामदार तथा कर्मचारीहरुको लागि सम्बन्धित उद्योग वा खोटो सङ्गलन गर्ने निकायले सरसफाई र सुरक्षाको उचित प्रबन्ध मिलाउनु पर्नेछ ।

- (२) वनक्षेत्रलाई सफा राख्न पूनः प्रयोगमा नआउने र प्रयोग भइसकेका कुपीहरू वार्षिक रूपमा अर्को सिजनको शुरुमा अर्थात् माघ महिनाभित्र कामदारहरु लगाई त्यस्ता कुपीहरू एकत्रित गरी हटाईसक्नु पर्नेछ ।
- (३) अम्लको मिश्रण रिलहरूमा छर्कदा त्यसको छिर्का आँखामा, हातमा तथा शरीरका अन्य भागमा नपरोस् भन्नाका लागि चस्मा, पञ्जा र एप्रोनजस्ता सामाग्री प्रत्येक कामदारलाई उपलब्ध गराउनु पर्नेछ ।
- (४) खोटो-सङ्गलन कार्य गर्दा लाग्ने सानातिना घाउ-चोटपटकको उपचारका लागि मलहम, आयोडिन, कपास, पट्टीजस्ता प्राथमिक उपचारका सामान प्रत्येक डिपोमा उद्योग वा खोटो सङ्गलन गर्ने निकायले अनिवार्य रूपमा राख्नु पर्नेछ ।

- (५) खोटो सङ्गलन वा तत्सम्बन्धी कार्यमा आवश्यक पर्ने बाहेक वनक्षेत्रमा कामदारको आवतजावत गर्न दिनु हुँदैन । कामको सिलसिलामा कामदारहरू वनमा हिँडदा बाटेमा पर्ने बोट विरुवालाई हानि नपुऱ्याउने आवश्यक व्यवस्था मिलाउनु पर्नेछ ।
- (६) वनक्षेत्रमा रहेका वन्यजन्तुलाई तर्साउने, लखेट्ने, मार्ने, तिनीहरुको वासस्थानलाई क्षति वा अन्य कुनै तवरले पनि हानि नोक्सानी नपुचाउन आवश्यक व्यवस्था मिलाउनु पर्नेछ । साथै वन्यजन्तुलाई हानि नोक्सानी पुचाउन सक्ने कुनै किसिमका हात हतियार वनक्षेत्रमा लैजान पाईने छैन ।
- (७) वनक्षेत्रभित्र रहेका मठ-मन्दिर वा पुरातात्त्विक महत्वका सम्पदा, वातावरणीय तथा जैविक विविधता संरक्षणको दृष्टिले संवेदनशील क्षेत्रको कम्तिमा १०० मिटर वरपर खोटो-सङ्गलन गर्न पाईने छैन ।
- (८) प्रचलित कानूनले निषेध गरेका कुनै पनि काम कारबाही गर्न वा हुन नदिन उद्योग वा खोटो सङ्गलन गर्ने निकायले उचित व्यवस्था मिलाउनु पर्नेछ ।

## परिच्छेद-६

### पुनर्स्थापन कार्य र अनुगमन तथा मूल्याङ्कनसम्बन्धी व्यवस्था

१६. **पुनर्स्थापनको व्यवस्था मिलाउनु पर्ने :** (१) खोटो सङ्गलन कार्यवाट सल्लाको प्रजातिको दिगो संरक्षण, सम्बद्धन र विकासमा पर्नसक्ने प्रतिकूल प्रभावलाई रोक्न तथा यसबाट पर्ने वातावरणीय प्रभाव समेतलाई न्यूनिकरण गरी दिगोरुपमा खोटो सङ्गलन गर्न सकिने अवस्थालाई सुनिश्चित गर्न उद्योग वा खोटो सङ्गलन गर्ने निकायले जिल्ला वन कार्यालयले तोकिदिएको स्थानमा हरेक ५ वर्षमा उपदफा (२) बमोजिमको क्षेत्रफलमा वृक्षारोपण गर्नु पर्नेछ ।
- (२) १,००० मेट्रिक टन वा सो भन्दा कम परिमाणमा खोटो सङ्गलन गर्ने उद्योगले न्यूनतम पाँच हेक्टर क्षेत्रफलमा खोटे सल्लाको वृक्षारोपण गर्नुपर्नेछ । १,००० मेट्रिक टन भन्दा बढी परिमाणमा खोटो सङ्गलनगर्दा प्रति १,००० मेट्रिक टनका लागि थप ३.५ हेक्टरको दरले खोटे सल्लाको वृक्षारोपण गरी ५ वर्षसम्म संरक्षण समेत गर्नु पर्नेछ ।
- (३) उद्योग वा खोटो सङ्गलन गर्ने निकायले सङ्गलन ईजाजत पाएको तेस्रो वर्षसम्ममा उपदफा (२) बमोजिमको वृक्षारोपण गर्ने कार्य सम्पन्न गरी सक्नु पर्नेछ ।
- (४) उपदफा (२) बमोजिम वृक्षारोपण गर्न उद्योगलाई उपलब्ध गराईने वन क्षेत्र खोटो सङ्गलनका लागि उपलब्ध गराईएको क्षेत्र भित्रै वा सो क्षेत्रसँग जोडिएको उपयुक्त स्थान जिल्ला वन अधिकृत आफैले वा निजले खटाएको प्राविधिकले सकभर एउटै स्थानको खोजी गरी उपलब्ध गराउनु पर्नेछ ।
- (५) वृक्षारोपण गर्न प्राकृतिक रूपमा नाझो रहेको क्षेत्रलाई प्राथमिकता दिनु पर्नेछ । यस्तो स्थानको अभाव भएमा फाटफुट रुखमात्र भएको, प्राकृतिक पुनरुत्पादन राम्रो नभएको स्थानमा अभिवृद्धि वृक्षारोपण (Enrichment plantation) गर्न सकिनेछ । वृक्षारोपण गर्दा सकभर सल्ला प्रजाती

छनौट गर्नु उपयुक्त हुने तर सल्लाको वृक्षारोपण हुन नसक्ने स्थानमा अन्य प्रजातीको पनि वृक्षारोपण गर्न सकिनेछ ।

- (६) उपदफा (१) र (२) बमोजिम वृक्षारोपण गर्दा लाग्ने सम्पूर्ण खर्च तथा सो वृक्षारोपण क्षेत्रको पाँच वर्षसम्म संरक्षण गर्नुपर्ने दायित्व सम्बन्धित उद्योग वा निकायको हुनेछ ।
- (७) वृक्षारोपण क्षेत्र भित्र हुँकेका अन्य जैविक स्रोतहरूको रोपिएका विरुवालाई प्रतिकूल असर नपार्ने गरी संरक्षण गरिराख्नु पर्नेछ ।
- (८) वृक्षारोपणको लागि गलत स्थान छनौट गरेका कारण वा अन्य कुनै लापरवाही वा जिम्मेवारीपूर्वक काम नगरेको कारणबाट वृक्षारोपण सफल हुन नसकेको देखिएमा सोको दायित्व सम्बन्धित उद्योग वा खोटो सङ्गलन गर्ने निकाय र वन कार्यालयको पनि हुनेछ ।
- (९) जिल्ला वन कार्यालयले वृक्षारोपण सम्पन्न क्षेत्रको नाप, नक्शा र प्रारम्भिक अवस्था चित्रण अभिलेखको साथै तोकिएबमोजिम प्रगतीको जानकारीहरु सम्बन्धित क्षेत्रीय वन निर्देशनालय र वन विभागमा दिनु पर्नेछ ।
- (१०) यस दफामा अन्यत्र जे सुकै कुरा लेखिएको भएतापनि वृक्षारोपण गर्ने उपयुक्त स्थान नै उपलब्ध हुन नसकेमा उद्योग वा खोटो सङ्गलन गर्ने निकायले प्रचलित नर्मस बमोजिम आफूले करारनामाको अवधिभरमा गर्नुपर्ने वृक्षारोपणको क्षेत्रफल अनुसारको वृक्षारोपणको लागत रकम र सो को पाँच वर्षसम्म संरक्षण गर्न लाग्ने सम्पूर्ण खर्च बराबरको रकम सम्बन्धित जिल्ला वन कार्यालयको छुट्टै खातामा जम्मा गरी सो को एक प्रति वैक भौचर जिल्ला वन कार्यालयमा बुझाउनु पर्नेछ । जिल्ला वन कार्यालयले उक्त खातामा जम्मा भएको रकम जिल्लाको वन विकास कार्यक्रम तयार गरी सम्बन्धित क्षेत्रिय वन निर्देशकबाट स्वीकृती गराई खर्च गर्न सक्नेछ । जिल्ला वन कार्यालयले अभिलेख राखी त्यसको प्रगति प्रतिवेदन एवं जानकारी सम्बन्धित क्षेत्रीय वन निर्देशनालय र वन विभागमा पनि अनिवार्य रूपमा दिनु पर्नेछ ।

**१७. अनुगमन तथा मूल्याङ्कन व्यवस्था :** (१) श्रोत सर्वेक्षण, खोटो सङ्गलन गर्ने क्षेत्र र रुखको छनौट, रिल बनाउने, अम्लीय घोलको बनावट, घोलको प्रयोजन, खोटो सङ्गलन, ढुवानी, घाटगढी एवं निकासी, वृक्षारोपण एवं पुनर्स्थापन, खोटो सङ्गलननगरी छाइनु पर्ने रुखको छनौट गर्ने लगायतका सम्पूर्ण कार्यहरु सम्बन्धित रेज्जपोष्टको रेन्जरको प्रत्यक्ष निगरानीमा मात्र सञ्चालन गर्नु पर्नेछ । उल्लिखित कार्यहरुको नियमित अनुगमन नगरेमा वा गराउन नसकेमा त्यसको जिम्मेवारी सम्बन्धित रेज्जपोष्टको रेन्जर, इलाका वन कार्यालयका सहायक वन अधिकृत र जिल्ला वन अधिकृत हुनेछन् ।

- (२) खोटो सङ्गलनसँग सम्बन्धित कार्यहरुमा कुनै किसिमको अनियमितता देखिएमा तुरुन्त सो को रोकथाम गरी आवश्यक सुधार समेतको व्यवस्था सम्बन्धित रेज्जपोष्ट, इलाका वन कार्यालय र जिल्ला वन कार्यालयले गर्नुपर्दछ । त्यस्तो अनियमितता भएको बारेमा सम्बन्धित जिल्ला वन अधिकृतले कारबाही गरी क्षेत्रीय वन निर्देशक र वन विभागका महानिर्देशक समेतलाई तुरुन्त जानकारी दिनु पर्नेछ ।
- (३) सम्बन्धित जिल्ला वन अधिकृतले खोटो सङ्गल गर्ने कार्यको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण/वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएका प्रावधानहरु लगायत वन विभागसँग खोटो-सङ्गलनसम्बन्धी सम्झौता गरेका उद्योग वा खोटो सङ्गलन गर्ने निकायहरूले सम्झौता अनुरूप कार्य गरे नगरेको नियमितरूपमा अनुगमन गर्नु पर्नेछ ।

- (४) खोटो सङ्गलन तथा विक्री वितरण सम्बन्धी मासिक प्रगति विवरण जिल्ला वन कार्यालयले अनुसूची-६ बमोजिमको ढाँचामा सम्बन्धित क्षेत्रीय वन निर्देशनालय र वन विभागमा अनिवार्य रूपमा पठाउनु पर्नेछ ।
- (५) खोटो सङ्गलनसम्बन्धी कार्यको वार्षिक अनुगमन एवं मूल्याङ्कन गर्न सम्बन्धित जिल्ला वन अधिकृत स्वयंले अनिवार्य रूपले शतप्रतिशत क्षेत्र वृक्षारोपण, च्यान्डम स्याम्पालिङ्को माध्यमबाट च्यान्डम नम्वर प्रयोग गरी कम्तिमा १० प्रतिशत खोटो सङ्गलननगरी छाडेको रुखहरु, सोहिं च्यान्डम तालीकाको प्रयोगबाट खोटो सङ्गलनगरेको रुखहरुमध्ये कम्तिमा एक प्रतिशत स्थलगत निरीक्षण गरी समग्र अवस्था, निरीक्षण गरेका रुखको नम्वर लगायतका वन क्षेत्रमा परेको समग्र प्रभाव समेतको वास्तविकता खुलेको स्पष्ट र तथ्यपरक स्थलगत प्रतिवेदन तयार गरी सम्बन्धित क्षेत्रीय वन निर्देशनालय र वन विभागमा एक एक प्रति पठाउनु पर्नेछ । साथै क्षेत्रीय वन निर्देशकले वा निजले खटाएको कर्मचारीबाट खोटो सङ्गलनगरिएका रुखहरु मध्ये कम्तिमा ०.१ प्रतिशत रुखहरु च्यान्डम तालीकाको प्रयोग गरी वार्षिक रूपले स्थलगत निरीक्षण गर्नु पर्नेछ ।
- (६) खोटो सङ्गलन गर्ने सिजन सकिएको तीन महिना भित्र (माघ महिना भित्र) उपदफा (५) बमोजिम वार्षिक अनुगमन एवं मूल्याङ्कन गर्ने कार्य उद्योग वा खोटो सङ्गलन गर्ने निकायको प्रतिनिधि र जिल्ला वन कार्यालयको प्रतिनिधिको रोहवरमा सम्बन्धित क्षेत्रीय वन निर्देशक वा निजले तोकेको कर्मचारीले गरिसक्नु पर्नेछ । वार्षिक अनुगमन फारामको नमूना अनुसूची-७ बमोजिम हुनेछ ।
- (७) वार्षिक अनुगमन एवं मूल्याङ्कन गर्दा नियमानुसार गरिनु पर्ने कामहरु भए गरेको नपाइएमा सम्बन्धित उद्योग वा खोटो सङ्गलन गर्ने निकायलाई प्रचलित ऐन नियमानुसार अधिकार प्राप्त अधिकारीले कारवाही गर्नु पर्नेछ । जिल्ला वन कार्यालय तथा अनुगमन गर्ने निकायबाट दिएको निर्देशनहरु र यस निर्देशिकामा उल्लेख भएका प्रावधानहरुको अनिवार्य रूपमा पालना गर्नुपर्ने सम्बन्धित उद्योग वा खोटो सङ्गलन गर्ने निकायको कर्तव्य हुनेछ ।

## परिच्छेद-७

### अग्नि नियन्त्रण सम्बन्धी व्यवस्था

१८. अग्नि नियन्त्रण सम्बन्धी व्यवस्था मिलाउनु पर्ने : (१) खोटो सङ्गलन क्षेत्र, अन्य वन क्षेत्र, खोटो सङ्गलन गर्ने डिपो एवं घाटगढीमा समेत आगलागी हुन नदिनको लागि सम्बन्धित उद्योग वा खोटो सङ्गलन गर्ने निकायले समयमा नै सचेत भई अग्नि नियन्त्रणको उचित प्रबन्ध मिलाउनु पर्नेछ ।
- (२) सल्लाका वनमा खासगरी चैत्र देखि आषाढसम्म भरिरहने सल्लेपिरका कारण आगलागीको डर हुने भएकोले उक्त समयमा सल्लाका वन तथा संकलित खोटोसमेतको बचाउ गर्न वनमा थुप्रिएर रहेका सल्लेपिर नियमित रूपमा सफा गर्ने व्यवस्था मिलाउनु पर्नेछ । त्यस्तो सल्लेपिर नजिकको खोल्साखोल्सीमा थुपार्ने वा नियन्त्रित आगो लगाउने व्यवस्था समेत मिलाउनु पर्नेछ ।

- (३) वनमा आगो लाग्न नदिनको लागि विशेष गरी सुख्खा याममा बाहिर हावा लाग्ने ठाउँमा कामदारहरूलाई जथाभावी आगो बालेर खाना पकाउन दिनु हुँदैन । साथै खाना पकाई सकेपछि बालेको आगो राम्ररी निभाउनु लगाउनु पर्नेछ ।
- (४) वन क्षेत्रमा कामदारहरूले चुरोट, बिंडि खाएर ठूटो ननिभाईकन जथाभावी फाल्नु हुँदैन ।
- (५) मट्टितेल, डिजेल, मोविल, पेट्रोल आदि प्रयोग गर्दा, खोटो सङ्गलन, ढुवानी र घाटगटी गर्दा समेत जथाभावी पोखिने गरी गर्नु हुँदैन ।
- (६) खोटो सङ्गलनक्षेत्रमा अग्नी रेखाको निर्माण गर्न वन भित्र रहेका गोरेटो बाटोहरूमा भएका पातपतिङ्गर गर्मी याम अगाडि नै सफा गर्नु पर्नेछ ।
- (७) खोटोको भण्डारन सकभर वन क्षेत्र बाहिर खुल्ला ठाउँमा गर्ने र आगलागिबाट सुरक्षित राख्न सधै सफासुरग्धर राख्नु पर्नेछ ।
- (८) डिपो एवं घाटगटीमा रहेको खोटो आगलागीबाट जोगाउन वरिपरिको पातपतिङ्गरलाई निरन्तर रूपमा सफा गरी राख्नुपर्नेछ र सम्बन्धित उद्योग वा निकायले आगलागी नियन्त्रणका लागि पालो पहराको व्यवस्था गर्नु पर्नेछ ।
- (९) वन क्षेत्र, डिपो एवं घाटगटीमा कुनै कारणबाट आगो लाग्न गएमा कर्मचारी र कामदारहरू सबै मिली तुरुन्तै निभाउनु पर्नेछ । ठूलो आगो लागेमा स्थानीय जनताको समेत सहयोग लिई आगो निभाउनु पर्नेछ ।
- (१०) वन क्षेत्रमा भएको आगलागीको जानकारी तुरुन्त सम्बन्धित जिल्ला वन कार्यालयलाई दिनु पर्नेछ । जिल्ला वन अधिकृतले पनि आगो लागेको जानकारी प्राप्त भएमा क्षति हुन नदिन आवश्यक प्रबन्ध तत्काल मिलाउनु पर्नेछ । साथै त्यस्तो वन क्षेत्रको निरीक्षण जिल्ला वन अधिकृत स्वयं वा आफ्नो मातहतको कर्मचारी खटाई आगलागीको क्षेत्रफल र हानी-नोक्सानीको परिमाण यकिन गरी पेश गर्नु गराउनु पर्नेछ । कसैको जानाजानी वा लापरवाहीको कारण आगलागी भएको देखिन आएमा जिल्ला वन अधिकृतले वन ऐन, २०४९ बमोजिम कारबाही र सँजाय गर्नु पर्नेछ ।

## परिच्छेद-८

### विविध

१९. **विविध :** (१) उद्योग वा खोटो सङ्गलन गर्ने निकायले आफै वा आफ्नो कुनै कामदारबाट वनमा कुनै अनियमित कार्य गरेमा प्रचलित वन ऐन, २०४९ तथा वन नियमावली, २०५१ अनुसार कारबाही हुनेछ ।
- (२) नेपाल सरकारको निर्णयानुसार चार किल्ला तोकी दिएको वन क्षेत्रमा माथि अन्य परिच्छेदमा जनसुकै कुरा लेखिए तापनि जिल्लाको वन कार्ययोजनामा उल्लेख भएको वर्षभर सङ्गलनहुने खोटोको परिमाण भित्र मात्र सङ्गलनगरी विकी वितरण गर्न पाइनेछ ।

- (३) उद्योग वा निकायले खोटो-सङ्गलन र दुवानी कार्यको लागि स्थानीय महिला र दलितलाई कुनै भेदभाव नगरी प्राथमिकता दिई काममा लगाउनु पर्नेछ ।
- (४) खोटो सङ्गलन, दुवानी, घाटगढी लगायतका सम्पूर्ण कार्यहरु उद्योग वा खोटो सङ्गलन गर्ने निकायको आफ्नै खर्चमा गर्नु पर्नेछ ।
- (५) उद्योग वा खोटो सङ्गलन गर्ने निकायले खोटो सङ्गलन गर्ने वन क्षेत्र तथा रुख छनौट, रिल निर्माण, खोटो सङ्गलन, दुवानी एवं घाटगढी लगायतका सम्पूर्ण कार्यहरुमा खटाईएका कामदार, सुपरभाईजर, सहायक सुपरभाईजर लगायतका सबै कर्मचारीहरुको तीन पुस्ते विवरण अनुसूची-८ बमोजिमको ढाँचामा काम प्रारम्भ गर्नु अगावै सम्बन्धित जिल्ला वन कार्यालयमा अनिवार्य रूपमा पेश गर्नु पर्नेछ । त्यस्ता सम्पूर्ण कर्मचारी एवं कामदारहरुलाई अनुसूची-९ बमोजिमको ढाँचामा फोटो सहितको परिचय पत्र उद्योग वा खोटो सङ्गलन गर्ने निकायले अनिवार्य रूपले उपलब्ध गराउनु पर्नेछ ।
- (६) यदि कुनै जिल्लामा दुई वा दुई भन्दा बढी उद्योग वा खोटो सङ्गलन गर्ने निकायहरुलाई खोटो सङ्गलन गर्ने वन क्षेत्र उपलब्ध गराउँदा सम्भव भएसम्म प्राकृतिक सिमानाहरुलाई आधार मानी छुट्याउनु पर्नेछ ।
- (७) वन भित्रै बसी खोटो-सङ्गलन गर्ने कामदारलाई खाना पकाउने दाउरा आवश्यक परेमा सम्बन्धित जिल्ला वन कार्यालयले स्वीकृत वन कार्ययोजनाको अधिनमा रही नियमानुसार को दस्तुर लिई सुकेका दाउरामात्र प्रयोग गर्न दिन सक्नेछ ।
- (८) वन मुद्दाको कारवाहीको सिलसिलामा बरामद भएको खोटो सो मुद्दाको किनारा लागेपछि कसूर नठहरेमा सङ्गलन गर्ने व्यक्ति वा निकायलाई नै दिनुपर्नेछ । त्यस्तो खोटो जफत हुने ठहरिएमा वा बेवारिसी खोटो भएमा अधिकार प्राप्त अधिकारीले वन पैदावार लिलाम विकी वितरण कार्यविधि निर्देशिका, २०६० बमोजिम लिलाम विकी गर्नु पर्नेछ ।
- (९) यस निर्देशिकामा उल्लेखित व्यवस्थाको पालन गर्नु गराउनु जिल्ला वन अधिकृतको कर्तव्य हुनेछ । साथै यस सम्बन्धमा हुने सम्पूर्ण काम कारवाहीको जिम्मेवारी समेत जिल्ला वन अधिकृतको हुनेछ ।
- (१०) सङ्गलन एवं निकासी गर्न लागेको वा विकी वितरण भएको खोटो वन कर्मचारीले आफ्नो कार्यक्षेत्र भित्र जुनसुकै ठाउँमा जुनसुकै समयमा पनि निरीक्षण गर्न सक्नेछ ।
- (११) खोटो सङ्गलन गर्ने काम गर्न पाएको जिल्ला वा क्षेत्रमा खोटो सङ्गलन, घाटगढी र छोडपूर्जी आदि सम्पूर्ण कार्य सम्पन्न भएपछि जिल्ला वन कार्यालय र उद्योगले तोकेको प्रतिनिधिको उपस्थितिमा क्षेत्रीय वन निर्देशक वा निजले खोटोको कर्मचारीले खोटो सङ्गलन गर्ने करारनामाको अवधि समाप्त भएपछि वा खोटो सङ्गलन गर्ने कार्य छोड्ने अवस्था भएमा सो बखत अन्तिम जाँच गर्नु पर्नेछ । अन्तिम जाँच फारामको नमूना अनुसूची-१० बमोजिम हुनेछ ।
- (१२) अन्तिम जाँच गर्दा नियमानुसार गरिनुपर्ने कामहरु भए गरेको नपाइएमा सम्बन्धित उद्योग वा खोटो सङ्गलन गर्ने निकायलाई प्रचलित ऐन नियमानुसार अधिकार प्राप्त अधिकारीले कारवाही गर्नेछ ।

- (१३) अधिकार प्राप्त अधिकारीले सल्ला पाईने सरकारद्वारा व्यवस्थित वनको कुनै क्षेत्रलाई वीउ उत्पादन, अनुसन्धान वा तालिम सञ्चालन क्षेत्रको रूपमा तोक्न सक्नेछ ।
- (१४) उच्चोग वा खोटो सङ्गलन गर्ने निकायले खोटो सङ्गलनगरिरहेको क्षेत्र र सो बाहेकका अन्य खोटे सल्लाको वन क्षेत्रमा यस सम्बन्धी वैज्ञानिक अध्ययन, अनुसन्धान गर्न कुनै व्यक्ति, शैक्षिक संस्था लगायतका निकायले प्रस्ताव सहित अनुरोध गरेमा कानूनद्वारा तोकिएका निषेधित कार्यहरु बाहेकका कार्यहरु गर्ने गरी अधिकार प्राप्त अधिकारीले अनुमति दिनसक्ने छ । यस्तो अध्ययनको एक प्रति वन विभागलाई अनिवार्य रूपमा बुझाउनु पर्नेछ ।
- (१५) खोटो लगायत वन पैदावारको स्रोत, उपलब्धता, उत्पादन, व्यवस्थापन, सङ्गलनविधि, प्रशोधन र सदुपयोग पक्षमा आवश्यक सर्वेक्षण तथा अनुसन्धान कार्यसमेत सर्वेक्षण एवं अनुसन्धान गर्ने निकायबाट गर्न सकिने छ । सर्वेक्षण एवं अनुसन्धान निकायबाट प्रकाशित नितिजालाई वन तथा भू-संरक्षण मन्त्रालयले मान्यता गरेपछि वन विकास कार्यको लागि आधिकारिक निर्देशिकाको रूपमा लिन सकिनेछ ।
- (१६) पाटेसल्ला (*Pinus patula*) र गोब्रेसल्ला (*Pinus wallichiana*) को वार्षिक उत्पादनको हकमा अनुसन्धानबाट निश्चित भई मन्त्रालयबाट स्वीकृत गरिए बमोजिम हुनेछ ।
- (१७) सामुदायिक वन क्षेत्रमा कुनै उच्चोग वा खोटो सङ्गलन गर्ने निकायले सम्बन्धित उपभोक्ता समूहसँग करारनामा गरी खोटो सङ्गलनगर्दा समेत यो कार्यविधि निर्देशिका बमोजिमको कार्यविधि अवलम्बन गर्नु पर्नेछ ।
- (१८) खोटो सङ्गलनसम्बन्धी कुनै उच्चोगसँगको करारनामामा सम्झौताको म्याद थप वा परिमाण थप गर्दा त्यस उच्चोगले विगतमा गरेको खोटो सङ्गलन/प्रशोधन सम्बन्धी कामको अनुगमन गरी मुल्याङ्कन गरिएको आधारमा स्रोतमा हास नआउने गरी दिगो विकास र बातावरण संरक्षण समेत हुने देखिएमा मात्र म्याद थप/परिमाण थप हुने व्यवस्था गर्नु पर्नेछ ।
- (१९) यस निर्देशिकामा लेखिएका कुराहरु उपर उठेका विवादहरुको व्याख्या गर्ने अधिकार वन विभागलाई हुनेछ । वन विभागको व्याख्यामा चित्त नबुझ्ने पक्षले सो उपर वन तथा भू-संरक्षण मन्त्रालयमा निवेदन दिन सक्नेछ र व्याख्याका सम्बन्धमा सो मन्त्रालयले गरेको निर्णय अन्तिम हुनेछ ।

## अनुसूची-१

(दफा ६ को उपदफा (७) सँग सम्बन्धित)

नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग  
रुख गणनाको रजिस्टर

आ. व. २०.....।२०.....

जिल्ला वन कार्यालय: ..... इलाका वन कार्यालय: ..... रेजिस्टर: ..... गा. वि. स.  
..... वडा नं. ..... वनको नाम :- ..... कुप नं. ..... कुपको  
क्षेत्रफल ..... चार कीला : पूर्व ..... पश्चिम ..... उत्तर .....  
दक्षिण ..... गणना गरिएको वर्ष र महिना :- ..... रुख गणनामा प्रयोग भएको रङ्ग  
..... खोटो सङ्कलन गर्ने लायक जम्मा रुखको संख्या: .....  
खोटो सङ्कलन गर्ने लायक भएका तर खोटो सङ्कलन गरी छोडिएका जम्मा रुखको संख्या: .....

उद्योग वा खोटो सङ्कलन गर्ने निकायको नाम र ठेगाना: .....

रुख नं.	छातिको उचाईमा रुखको व्यास (से.मी.)	कैफियत
१		
२		
३		
४		
५		
६		

रुख गणना गर्ने	रेजिस्टर/इ. व. का. को तर्फबाट	जि. व. का. को तर्फबाट
कामदारको विवरण	गणना कार्यको चेकगर्ने कर्मचारीको विवरण	
१ नाम: र दर्जा ..... २ .....	१..... २ .....	

पेश गर्ने	चेक जाँच गर्ने/सिफारिश गर्ने	प्रमाणित गर्ने
.....	.....	.....
(सुपरभाइजर)	(रेजिस्टर/स.व.अ.)	(जिल्ला वन अधिकृत)

## अनुसूची-२

(दफा ६ को उपदफा ८ र दफा ७ को उपदफा २ सँग सम्बन्धित)

खोटो सङ्कलन गर्ने रुखको नम्बरिङ्ग गर्ने नमूना

कुप नं.:-

रुख नं.-

गोलाई- फिट

वर्ष:-

खोटो सङ्कलन गर्ने लायक रुख तर खोटो सङ्कलननगरी छोड्ने रुखको नम्बरिङ्ग गर्ने नमूना

कुप नं.:-

रुख नं.-कुप नं./

छोडेको रुख नं.

गोलाई- फिट

वर्ष:-

+

- हरेक रुखमा नम्बरिङ्ग गर्दा धातु वा सानो एल्मोनियमको चारपाटे (१"X१") पातामा सबै भन्दा माथि कुप नं., त्यसको तल रुख नं., त्यसको तल गोलाई र त्यसको तल वर्ष लेखी रुखमा झुण्ड्याउनु पर्नेछ । पाता झुण्डाउंदा सकभर रुखमा एकदमै मसिनो तारले हल्का रुपमा रुखको वृद्धिमा प्रतिकूल असर नपर्ने र मानिसले पुग्न नसक्ने उचाईमा (७ फिट भन्दा माथि) वांछ्नु पर्नेछ ।

## अनुसूची-३

(दफा ७ को उपदफा ३ सँग सम्बन्धित)

### सङ्कलन नगरी छोडिएका रुखको विवरण राख्ने रजिष्ट्र

नेपाल सरकार

वन तथा भू-संरक्षण मन्त्रालय

वन विभाग

जिल्ला वन कार्यालय: ..... इलाका वन कार्यालय: ..... रेजिपाष्ट: .....  
गा. वि. स. ..... वडा नं. ..... वनको नाम :- ..... कुप नं. ....  
कुपको क्षेत्रफल ..... चार किल्ला : पूर्व ..... पश्चिम ..... उत्तर ..... दक्षिण .....  
गणना गरिएको वर्ष र महिना :- ..... रुख गणनामा प्रयोग भएको रङ्ग .....  
खोटो सङ्कलन गर्ने लायक भएका तर खोटो सङ्कलन नगरी छोडिएका जम्मा रुखको संख्या: .....

उद्योग वा खोटो सङ्कलन गर्ने निकायको नाम र ठेगाना: .....

रुख नं.	छातिको उचाईमा रुखको व्यास (से.मी.)	उचाई (मिटर)	छत्र व्यास (मीटर)	वर्ग (स्तर)	कैफियत

रुख गणना गर्ने रेजिपोष्ट/इ.व.का.को तर्फबाट  
कामदारको विवरण गणना कार्यको चेक गर्ने कर्मचारीको विवरण  
१ नाम: र दर्जा ..... १.....  
२ ..... २ .....

पेश गर्ने चेक जाँच गर्ने/सिफारिश गर्ने प्रमाणित गर्ने  
.....  
(सुपरभाइजर) (रेजिर/स.व.अ.) (जिल्ला वन अधिकृत)

## अनुसूची-४

(दफा १३ को उपदफा २ सँग सम्बन्धित)

नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग

जिल्ला वन कार्यालय .....

खोटो निकासीको लागि मात्र चलानी पुर्जीको नमूना:

चलानी नं. ....	छोडपूर्जीको च. नं. ....
चलानी मिति ..... संख्या: ..... परिमाण: ..... कि. ग्रा.....	छोडपूर्जीको मिति: ... छोडपूर्जीको टिन
सवारी साधनको किसिम र नम्बर: ..... ड्राईभरको नाम: ..... कहाँदिखि: ..... कहाँसम्म -(कारखाना स्थान) .....	
छोडपूर्जी पाउनेको नाम र ठेगाना (उद्योग वा निकायको नाम र ठेगाना): .....	

चलानी नं.	क्रुप नं.	सङ्गलन गर्ने कामदारको नाम	दुवानी गर्ने कामदार को नाम	डिपो नं.	दुवानी गरेको टिन संख्या	दुवानी गर्ने टिनको सि.नं. हरु र तौल

पेश गर्ने

.....

(सुपरभाइजर)

चेक जाँच गर्ने/सिफारिश गर्ने

.....

(रेजर/स.व.अ.)

प्रमाणित गर्ने

.....

(जिल्ला वन अधिकृत)

## अनुसूची-५

(दफा १३ को उपदफा २ सँग सम्बन्धित)

नेपाल सरकार

वन तथा भू-संरक्षण मन्त्रालय

वन विभाग

जिल्ला वन कार्यालय .....

खोटोको छोडपूर्जी

पत्र संख्या

चलानी

मिति:

विषय: खोटोको छोडपूर्जी दिएको वारे ।

श्री .....

जिल्ला वन कार्यालय, ..... को मिति ..... को छोडपत्र नं. .... अनुसार तपसिल बमो जिमको खोटोको लाग्ने रकम नगदी नं. .... /भौचर नं. .... वाट रु. .... (अक्षेरुपी ..... ) प्राप्त भैसकेको हुंदा आजको मितिले ..... दिन भित्र सो खोटो उठाई लैजानु होला । स्याद भित्र खोटो उठाई नलगी हिनामिना भएमा सो को जिम्मेवार स्वयं तपाईं नै हुने र तोकिएको प्रयोजन र स्थानमा नलगी अनियमित भए गरेमा कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।

### तपसिल:

चलानी नं.	कुप नं.	डिपो नं.	दुवानी गरेको टिन संख्या	दुवानी गर्ने टिनको सि.नं. हरु र तौल	घाटगदी स्थान	कैफियत
						खोटोको नापी लगत यसै साथ संलग्न छ,

.....  
जिल्ला वन अधिकृत

वोधार्थ:

श्री जिल्ला वन कार्यालय, ..... (पुग्ने ठाउँको)

श्री ..... ई.व.का.: कर्मचारीको रोहवरमा लोड गराई दरपिठ गरी पठाउनु हुन ।

श्री लेखा शाखा,

श्री ..... रे.पो.

## अनुसूची-६

(दफा १७ को उपदफा ४ सँग सम्बन्धित)

### खोटो सङ्कलनसम्बन्धी मासिक प्रगति प्रतिवेदन फाराम

जिल्ला वन कार्यालय .....

आ. व. २०.....२०..... महिनाको खोटो सङ्कलनप्रगति प्रतिवेदन

#### (१) खोटो सङ्कलन विवरण

#### (क) सरकारद्वारा व्यवस्थित वनमा

सि. नं.	उद्योगको नाम र ठेगाना	खोटो सङ्कलन गरेको वनको नाम	टेपिङ् रुख संख्या	संकलित खोटोको परिमाण (कि. ग्रा.)	कैफियत

#### (ख) सामुदायिक वनमा

सि. नं.	उद्योगको नाम र ठेगाना	खोटो सङ्कलन गरेको वनको नाम	टेपिङ् रुख संख्या	संकलित खोटोको परिमाण (कि. ग्रा.)	कैफियत

#### (२) छोडपूर्जीको विवरण

#### (क) सरकारद्वारा व्यवस्थित वनमा

सि. नं.	उद्योगको नाम र ठेगाना	छोडपूर्जी भएको परिमाण (कि.ग्रा.)	जम्मा राजश्व (रु)	घाटगढीमा रहेको छोडपूर्जी हुन बाँकी परिमाण (कि.ग्रा.)	कैफियत

#### (ख) सामुदायिक वनमा

सि. नं.	उद्योगको नाम र ठेगाना	छोडपूर्जी भएको परिमाण (कि.ग्रा.)	जम्मा राजश्व (रु)	घाटगढीमा रहेको छोडपूर्जी हुन बाँकी परिमाण (कि.ग्रा.)	कैफियत

पेश गर्ने

प्रमाणित गर्ने :

.....  
दर्जा: ...

.....  
(जिल्ला वन अधिकृत)

मिति:

.....  
मिति:

## अनुसूची-७

(दफा १७ को उपदफा ६ सँग सम्बन्धित)

### वार्षिक अनुगमन तथा मूल्याङ्कन फाराम आ. व. २०...२०....

जिल्ला वन कार्यालय: ..... इलाका वन कार्यालय: ..... रेजिस्ट्रेशन: .....  
 गा. वि. स. ..... वडा नं. ..... वनको नाम: - ..... कुप नं. ....  
 कुपको क्षेत्रफल: ..... चार किल्ला : पूर्व ..... पश्चिम ..... उत्तर ..... दक्षिण .....  
 गणना गरिएको वर्ष र महिना : - ..... रुख गणनामा प्रयोग भएको रङ्ग .....  
 खोटो सङ्कलन गर्ने लायक जम्मा रुखको संख्या: .....  
 खोटो सङ्कलन गर्ने लायक भएका तर खोटो सङ्कलन नगरी छोडिएका जम्मा रुखको संख्या: .....  
 उद्योग वा खोटो सङ्कलन गर्ने निकायको नाम र ठेगाना: ..... करारनामा भएको  
 मिति: ..... करारनामाको म्याद समाप्त हुने मिति: .....

सि. नं.	रुख नं.	छातिको उचाईमा रुखको व्यास (से.मी.)	छत्र व्यास (मीटर)	संकलित खोटोको परिमाण (कि. ग्रा.)	कैफियत

- स्थलगत निरीक्षण गरिएका कूपहरुको संख्या र नम्बर: .....
- रिल निर्माण तोकिए बमोजिमको विधिवाट गरेको/नगरेको: .....
- अनियमितरूपबाट खोटो सङ्कलनगर्दा मर्न गएका रुखहरुको संख्या: .....
- खोटो सङ्कलनतथा दुवानी गर्ने कार्यमा स्थानीय बासिन्दाहरुको संलग्नता भए/नभएको
- सङ्कलनभएको खोटोको जम्मा परिमाण: .....कि. ग्रा.
- छोडपूर्जी भएको खोटोको जम्मा परिमाण र प्राप्त राजश्व विवरण: .....कि. ग्रा., रु. .....
- घाटगटीमा रहेको खोटोको जम्मा परिमाण: .....कि. ग्रा.
- वृक्षारोपण गर्नुपर्ने नपर्ने र गरेको भए सो को क्षेत्रफल: ..... हेक्टर
- वृक्षारोपण क्षेत्रमा लगाइएका मध्ये बाँचेका विरुद्ध प्रतिशत:.....
- वृक्षारोपणको समग्र गुणस्तर: अति उत्तम/उत्तम/सामान्य र न्यून
- स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण/वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएका र अन्य तोकिएका शर्तहरु बमोजिम कार्य नभएको भए सोको विवरण:
- समग्रमा खोटो सङ्कलन, दुवानी र घाटगटी, निकासी लगायत कार्यहरु नियमित रूपमा भए/नभएको
- केही राय सुझावहरु भए उल्लेख गर्ने:

उद्योग वा खोटो सङ्कलन गर्ने

कर्मचारीको निकायको तर्फबाट

रोहवरमा बस्ने कर्मचारीको

नाम:

दर्जा:

हस्ताक्षर:

मिति:

जि. व.का को तर्फबाट

रोहवरमा बस्ने कर्मचारीको

नाम:

दर्जा:

हस्ताक्षर:

मिति:

अनुगमन तथा मूल्याङ्कन गर्ने

रोहवरमा बस्ने कर्मचारीको

नाम:

दर्जा:

हस्ताक्षर:

मिति:

## अनुसूची-८

(दफा २० को उपदफा ५ सँग सम्बन्धित)

खोटो सङ्कलन कार्यमा खटाईएका सम्पूर्ण कामदार लगायतका कर्मचारीहरुको  
तीन पुस्ते विवरण फाराम

आ. व. २०.....।२०....

उद्योग वा खोटो सङ्कलन गर्ने निकायको नाम र ठेगाना: .....

जिल्ला: ..... रेजिपोष्ट: ..... डिपो: ..... कुप नं: ..... मिति: .....

सि.नं.	कर्मचारीको नाम, थर	दर्जा	उमेर	लिङ्ग	बाबुको नाम, थर	बाजेको नाम, थर	स्थायी ठेगाना	हस्ताक्षर

सुपरभाईजरको नाम: ..... प्रबन्धकको नाम: .....

हस्ताक्षर: ..... हस्ताक्षर: .....

मिति: ..... मिति: .....

## अनुसूची-९

(दफा २० को उपदफा ५ सँग सम्बन्धित)

### परिचय-पत्र

(अगाडीको पाना)

प. पत्र नं.:	.....
.....रोजिन एण्ड टर्पेन्टाइन इण्डिष्ट्रिज (प्रा.) लि.	
.....	
<b><u>परिचय -पत्र</u></b>	
नाम:	.....
ठेगाना:	.....
दर्जा:	.....
जारी गरेको मिति:	.....
.....	.....
प्रमाणपत्र लिनेको दस्तखत:	प्रमाणित गर्नेको दस्तखत:

फोटो

(पछाडीको पाना)

नविकरण		
देखि	सम्म	नविकरण गर्नेको सही

## अनुसूची-१०

(दफा २० को उपदफा ११ सँग सम्बन्धित)

### अन्तिम जाँच गर्ने फाराम

जिल्ला वन कार्यालय: ..... इलाका वन कार्यालय: ..... रेजिपोष्ट .....  
 गा. वि. स. ..... वडा नं. ..... वनको नाम : ..... कुप नं. ....  
 कुपको क्षेत्रफल.....  
 चार किल्ला : पूर्व ..... पश्चिम:..... उत्तर..... दक्षिण.....  
 गणना गरीएको वर्ष र महिना : ..... रुख गणनामा प्रयोग भएको रङ्ग:.....  
 खोटो सङ्कलन गर्न लायक जम्मा रुखको संख्या:.....  
 खोटो सङ्कलन गर्न लायक भएका तर खोटो सङ्कलननगरी छोडिएका रुखहरुको नम्बर:.....  
 खोटो सङ्कलन गर्न लायक भएका तर खोटो सङ्कलननगरी छोडिएका जम्मा रुखको संख्या:.....

(क) खोटो सङ्कलन गरेका रुखहरुको विवरण:

सि. नं.	रुखको नम्बर	छातिको उचाईमा रुखको व्यास (से.मी.)	छत्र व्यास (मीटर)	संकलित खोटोको परिमाण (कि. ग्रा.)	कैफियत

(ख) खोटो सङ्कलन नगरी छोडिएका रुखहरुको विवरण:

सि. नं.	रुखको नम्बर	उचाई (मी.)	छातिको उचाईमा रुखको व्यास (से.मी.)	छत्र व्यास (मीटर)	रुखको अवस्था	कैफियत

(ग) खोटो सङ्कलन सम्बन्धी अन्य विवरण:

- स्थलगत निरीक्षण गरिएका कूपहरुको संख्या र नम्बर:
- रिल निर्माण तोकिए बमोजिमको विधिबाट गरेको/नगरेको
- अनियमितरुपबाट खोटो सङ्कलन गर्दा मर्न गएका रुखहरुको संख्या:
- खोटो सङ्कलन तथा ढुवानी गर्ने कार्यमा स्थानीय बासिन्दाहरुको संलग्नता भए/नभएको

- वृक्षारोपण गर्नुपर्ने भए के कति क्षेत्रफलमा गरेको: ..... हेक्टर
- वृक्षारोपण क्षेत्रमा लगाइएका मध्ये बाँचेका विरुद्ध प्रतिशत: .....
- वृक्षारोपणको समग्र गुणस्तरः अति उत्तम, उत्तम, सामान्य र न्यून
- स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण/वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएका र अन्य तोकिएका शर्तहरु बमोजिम कार्य भए नभएको:.....
- स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण/वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएका र अन्य तोकिएका शर्तहरु बमोजिम कार्य भए सोको विवरणः
- समग्रमा खोटो सङ्घलन, दुवानी र घाटगढी लगायत निकासी कार्यहरु नियमित रूपमा भए/नभएको
- केही राय सुझावहरु भए उल्लेख गर्ने:

उद्योग वा खोटो सङ्घलन गर्ने

कर्मचारीको निकायको तर्फबाट

रोहवरमा बस्ने प्रतिनिधि/कर्मचारीको

नामः

दर्जा:

हस्ताक्षर

मिति:

जि. व. का. को तर्फबाट

रोहवरमा बस्ने कर्मचारीको

नामः

दर्जा:

हस्ताक्षरः

मिति:

अनुगमन तथा मूल्याङ्कन गर्ने

रोहवरमा बस्ने कर्मचारीको

नामः

दर्जा:

हस्ताक्षरः

मिति:

## सामुदायिक वनको निर्देशिका, २०५२

वन ऐन, २०४९ को दफा ७२ ले दिएको अधिकार प्रयोग गरी वन नियमावली, २०५१ तयार भई मिति २०५११२२० मा ऐन र नियमावली प्रारम्भ भै सकेको हुँदा उपरोक्त ऐन र नियमावलीमा उल्लेखित सामुदायिक वनको व्यवस्थापन गरी वनको विकास संरक्षण तथा वन पैदावारको उचित सदुपयोग गर्ने उद्देश्यले नेपाल सरकारले वन नियमावली, २०५१ को नियम ६७ ले दिएको अधिकार प्रयोग गरी देहायको निर्देशिका बनाएको छ ।

- संक्षिप्त नाम र प्रारम्भ:** (१) यो निर्देशिकाको नाम “सामुदायिक वनको निर्देशिका, २०५२” रहेको छ ।  
(२) यो निर्देशिका मिति २०५२ साल असोज १ गते देखि प्रारम्भ हुनेछ ।
- परिभाषा :** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा :
  - “नियमावली” भन्नाले वन नियमावली, २०५१ सम्झनु पर्दछ ।
  - “वातावरणमा उल्लेखनीय प्रतिकूल असर” भन्नाले अन्य प्रचलित ऐन कानूनले व्यवस्था गरेको कुराहरुका साथै सम्बन्धित क्षेत्रको अवस्था र प्रकृति समेत सम्झनु पर्दछ ।
- सामुदायिक वनको निर्धारण:** (१) नियमावलीको नियम २६ को उपनियम (२) बमोजिमको जग्गामा रुख विरुवा संरक्षण गरेको वा रुख विरुवा लगाउन चाहेमा अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित इलाका वन कार्यालय मार्फत वा सोभै वन कार्यालयमा निवेदन दिन सकिनेछ ।  
(२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा जिल्ला वन अधिकृतले आवश्यक जाँचबुझ गरी नियमावलीमा उल्लेखित अन्य प्रक्रियाहरु पुरा गर्नु पर्ने भए सो गरी अनुसूची-२ बमोजिमको ढाँचामा सामुदायिक वनको रूपमा मान्यता दिएको प्रमाण पत्र दिनु पर्नेछ र सो को जानकारी जग्गाको स्वामित्व भएको संस्थालाई दिनु पर्नेछ ।
- उपभोक्ता समूह गठन र सामुदायिक वन सुम्पने प्रक्रिया:** नियमावलीको नियम २७ को उपनियम (४) अनुसार उपभोक्ता समूह गठन गर्दा नियम २९ को उपनियम (३) अनुसार सामुदायिक वन सुम्पदा, नियम २९ को उपनियम (४) अनुसार निवेदन प्राप्त भएमा र नियम २९ को उपनियम (५) अनुसार अनुगमन वा मूल्याङ्कन गर्दा देहाय अनुसार गर्नु पर्नेछ :-
  - वन उपभोक्ता समूह गठन गर्दा एक जिल्लामा उपभोक्ता समूह र अर्को जिल्लामा वन क्षेत्र वा एक जिल्लामा उपभोक्ता समूह र वन क्षेत्र तथा अर्को जिल्लामा पनि उपभोक्ता समूह वा एक जिल्लामा उपभोक्ता समूह र वन क्षेत्र तथा अर्को जिल्लामा पनि वन क्षेत्र हुन सक्ने स्थिति रहेको हुँदा उपभोक्ताहरुले आफू जुन जिल्लामा बसोवास गरेको हो सोही जिल्लाको जिल्ला वन अधिकृत समक्ष निवेदन दिनु पर्नेछ र त्यस्तो निवेदन प्राप्त भए पछि जिल्ला वन अधिकृतले माग गरेको वन

क्षेत्र जुन जिल्लासँग सम्बन्धित हो सोही जिल्लाको जिल्ला वन अधिकृत समक्ष निवेदन पठाउनु पर्नेछ । यस्तो परिस्थितिमा जिल्ला वन अधिकृतले समन्वय राखी कार्य गर्नु पर्नेछ ।

उदाहरणको लागि: “क” जिल्लामा उपभोक्ता समूह र “ख” जिल्लामा वन क्षेत्र रहेको अवस्थामा “क” जिल्लाको जिल्ला वन अधिकृत समक्ष उपभोक्ताले निवेदन गर्नु पर्ने र सो निवेदन “क” जिल्लाको जिल्ला वन अधिकृतले “ख” जिल्लाको जिल्ला वन अधिकृत समक्ष पठाउनु पर्नेछ । उपभोक्ता समूह गठन र सामुदायिक वन सुम्पने कार्य वन क्षेत्र भएको जिल्लाको जिल्ला वन अधिकृतले गर्नु पर्नेछ ।

- (ख) नियमावलीको नियम २९ को उपनियम (४) बमोजिम वन क्षेत्र दुई वा सो भन्दा बढी जिल्ला भित्र पर्ने र उपभोक्ता पनि ति-ति जिल्लामा पर्ने भएमा वा अन्य अवस्था पर्न आएको खण्डमा सम्बन्धित जिल्ला वन अधिकृतले समन्वय कायम गरी कार्य गर्नु पर्नेछ ।
- (ग) उपरोक्त खण्डहरु बमोजिम उपभोक्ता समूह दर्ता भएको र सामुदायिक वनको हस्तान्तरण भै सकेपछि दर्ताको प्रमाण पत्र र हस्तान्तरण भएको प्रमाणपत्रको एक एक प्रति र कार्य योजना सम्बन्धित जिल्ला वन कार्यालयहरुमा अनिवार्य रूपमा पठाउनु पर्नेछ ।
- (घ) यसरी उपभोक्ता समूह दर्ता भएको र कार्य योजना बमोजिम सुम्पिएको वनमा काम भए-नभएको सम्बन्धमा आफ्नो क्षेत्रभित्रको सम्बन्धित जिल्ला वन अधिकृतले अनुगमन तथा मूल्याङ्कन गरी सो को एक-एक प्रति सम्बन्धित जिल्ला वन कार्यालयहरुमा अनिवार्य रूपमा पठाउनु पर्नेछ ।

५. उपभोक्ता समूहको दर्ता : नियमावलीको नियम २७ को उपनियम (५) बमोजिम दर्खास्त दिने उपभोक्ता समूह त्यसको विधान अनुरूप गठन भएको नभएको सम्बन्धमा जिल्ला वन अधिकृतले देहायका कुराहरुमा विचार पुऱ्याउनु पर्नेछ :

- (क) जुन वन सामुदायिक वनको रूपमा लिन चाहेको हो सो वन कसैलाई हस्तान्तरण गरिसकेको वा हस्तान्तरण गर्ने कारबाही चलिरहेको छ वा छैन ।
- (ख) विधान तयार गर्दा सबै उपभोक्ताहरुको प्रतिनिधित्व भएको छ छैन ।

६. कार्ययोजना: (१) नियमावलीको नियम २९ को उपनियम (२) बमोजिम उत्पादन दिने खालका नगदेवाली भन्नाले देहाय बमोजिमको वाली वा यस्तै किसिमको वाली जनाउँछ ।

- (क) चिया
- (ख) कफि
- (ग) सुकुमेल
- (घ) अलैची
- (२) नियमावलीको नियम २९ बमोजिम निवेदन सहित कार्ययोजना जिल्ला वन अधिकृत समक्ष पेश भएकोमा सम्बन्धित जिल्ला वन अधिकृतले आवश्यक जाँचवुभ गर्दा निम्न कुराहरुमा विचार पुऱ्याउनु पर्दछ-
- (क) प्राविधिक पक्षहरु
- (ख) भू-वनोट

- (ग) वातावरणीय स्थिति र जङ्गलको स्थिति
- (घ) सो वनको वन पैदावार सम्बन्धमा नेपाल सरकारको कुनै व्यक्ति वा संस्थासँग कुनै करारनामा गरे-नगरेको कुरा ।
- (३) नियमावलीको नियम २९ को उपनियम (२) बमोजिम नेपाल सरकारले तोकेका शर्तहरु भन्नाले निम्न कुराहरुलाई जनाउँछः
- (क) ऐन, नियमावली र निर्देशिकामा उल्लिखित भएका व्यवस्थाहरु,
  - (ख) उपभोक्ता समूहको दर्ता, सामुदायिक वनको कार्ययोजनामा उल्लिखित भएका व्यवस्थाहरु,
  - (ग) उपभोक्ता समूहले पालना गर्नेछ भनी उल्लेख गरेका व्यवस्थाहरु,
  - (घ) नेपाल सरकारले ऐन, नियमावली र निर्देशिकाका अन्तर्गत रही गरेका व्यवस्थाहरु,
  - (ड) सामुदायिक वन सुम्पनु पूर्व नेपाल सरकारले कुनै व्यक्ति वा संस्थासँग वन पैदावारको सम्बन्धमा कुनै करारनामा गरेको स्थितिमा सो करारनामाको म्याद रहेसम्म सोही करारनामा बमोजिम हुने गरी वन कार्ययोजनामा समावेश हुने व्यवस्था ।
७. लगतः नियमावलीको नियम ३० बमोजिम लगत राख्दा र पठाउँदा त्यसको चार किल्ला उल्लेख हुने गरी बनाइएको नक्शा समेत पठाउनु पर्नेछ ।
८. उद्योग सञ्चालनः (१) नियमावलीको नियम ३२ को उपनियम (४) बमोजिम जिल्ला वन अधिकृतले उद्योग सञ्चालन गर्न सिफारिस दिनु पूर्व निम्न कुराहरुमा विचार पुऱ्याएर मात्र सिफारिस गर्नु पर्नेछः
- (क) उपभोक्ता समूह सो उद्योग सञ्चालन गर्न व्यवस्थापन पक्षमा समर्थवान छ कि छैन ?
  - (ख) उद्योग सञ्चालन गर्न सामुदायिक वनको कार्ययोजना बमोजिम प्राप्त हुने वन पैदावार यथेष्ट रूपमा पुऱ्छ वा पुर्गेन ?
  - (ग) उत्पादित वस्तुको विक्री वितरण सम्बन्धी व्यवस्था ।
  - (घ) विक्री वितरणबाट प्राप्त रकमको खर्च सम्बन्धी व्यवस्था ।
- (२) एकभन्दा बढी उपभोक्ता समूहहरु आपसमा मिलि त्यस्तो उद्योग सञ्चालन गर्न सिफारिस माग गरेमा उपदफा (१) मा उल्लिखित व्यवस्थाका अतिरिक्त निम्न कुराहरुमा विचार पुऱ्याई सिफारिस गर्नु पर्नेछः
- (क) कुन कुन उपभोक्ता समूहले कार्ययोजना बमोजिम प्राप्त हुने कति कति वन पैदावार उपलब्ध गराउने ।
  - (ख) विक्रीबाट आर्जन भएको रकम कसरी एक आपसमा वितरण गर्ने ।
९. टाँचा: (१) उपभोक्ता समूहको नाम समेत नदोहोरियोस भन्ने उद्देश्यले प्रत्येक जिल्ला वन अधिकृतले अनुसुची-३ बमोजिमको प्रक्रिया अनिवार्य रूपमा अवलम्बन गर्नु पर्नेछ ।
- (२) कुनै उपभोक्ता समूहले नियमावलीको नियम ३४ अन्तर्गत टाँचा दर्ता गराइ पाऊँ भनी निवेदन दिएकोमा टाँचाको नाम दोहोरो नपर्ने गरी टाँचा दर्ता गर्नु पर्ने भएकोले र टाँचाका विवरणहरु

सम्पूर्ण जिल्लामा जानकारी गराउनु पर्ने र विभागमा समेत जानकारी राख्नु पर्ने हुँदा अनुसूची-४ बमोजिमको टाँचा दर्ता गर्नु पर्नेछ ।

१०. वन पैदावारको ओसार पसार: नियमावलीको नियम ३५ को उपनियम (२) र (३) बमोजिम कम्तिमा २४ घण्टा अगावै सम्बन्धित वन कार्यालयमा जानकारी दिएर मात्र वन पैदावार ओसार पसार गर्दा नियमावलीको अनुसूची-१७ बमोजिमको रसिदमा अनुसूची -५ बमोजिमको उपभोक्ता समूहको छाप अनिवार्य रूपमा लगाइएको हुनु पर्दछ ।
११. लेखा जाँचबुझ गर्ने: नियमावलीको नियम ३६ को उपनियम (३) बमोजिम पेश हुन आएको लेखा परिक्षण प्रतिवेदनमा आवश्यक परेमा वा कुनै व्यक्ति वा संस्थाले उपभोक्ता समूहको हिसावको सम्बन्धमा कुनै लिखित उजुरी दिएको खण्डमा जिल्ला वन अधिकृतले सम्बन्धित उपभोक्ता समूहको हिसाव किताव जाँचबुझ गर्न सक्नेछ ।
१२. सामुदायिक वन फिर्ता लिने: (१) नियमावलीको नियम ३६ को उपनियम (१) बमोजिम लिखित जानकारी प्राप्त भएको खण्डमा सो प्राप्त भएको मितिले बढीमा ४८ घण्टा भित्र कम्तीमा राजपत्र अनकित प्रथम स्तरको प्राविधिक कर्मचारीलाई सो क्षेत्रमा खटाउनु पर्नेछ ।  
(२) उपदफा (१) बमोजिम खटिएको कर्मचारीले बाटोको म्याद बाहेक ७ दिन भित्र जिल्ला वन कार्यालयमा जाँचबुझ गरी प्रतिवेदन पेश गरी सक्नु पर्नेछ । यसरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न नसक्ने लिखित जानकारी दिएकोमा सो उचित देखिएमा पटक पटक गरी वा एकै पटक बढीमा ७ दिन सम्मको म्याद जिल्ला वन अधिकृतले थप दिन सक्ने छ । सो थपिएको म्याद भित्र खटिएको कर्मचारीले प्रतिवेदन दिनु निजको कर्तव्य हुनेछ ।  
(३) उपदफा (२) बमोजिम प्रतिवेदन प्राप्त भएपछि कार्ययोजना विपरित कार्य भएको देखेमा जिल्ला वन अधिकृतले वृक्षारोपण र संरक्षण कार्य बाहेकका अन्य व्यवस्थाहरु कार्यान्वयन नगराउन सम्बन्धित उपभोक्ता समूहलाई लिखित आदेश दिन सक्नेछ । साथै नियमावलीको नियम ३७ को उपनियम (१) को खण्ड (क) बमोजिम स्पष्टिकरण माग गर्नु पर्नेछ ।  
(४) सम्बन्धित उपभोक्ता समूहले पेश गरेको स्पष्टिकरण प्राप्त भएपछि नियमावलीको नियम ३७ को उपनियम (१) को खण्ड (ख) बमोजिम स्पष्टिकरण प्राप्त भएको मितिले बढीमा १५ दिन भित्र वन फिर्ता लिने वा नलिने र दर्ता खारेज गर्ने वा नगर्ने निर्णय गर्नु पर्नेछ ।  
(५) नियमावलीको नियम ३७ को उपनियम (१) को खण्ड (ख) बमोजिम निर्णय गरेपछि सो सामुदायिक वनको सुरक्षा र सम्बद्धन सम्बन्धित जिल्ला वन कार्यालयले गर्नु पर्नेछ ।

अनुसूची-१  
(दफा ३ को उपदफा (१) संग सम्बन्धित)

सामुदायिक वन दर्ताको लागि दिइने निवेदन

श्री जिल्ला वन अधिकृत                   ज्यू  
जिल्ला वन कार्यालय.....  
.....।

वन ऐन, २०४९, वन नियमावली, २०५१ र सामुदायिक वनको निर्देशिका, २०५२ को अधिनमा रही संलग्न वन कार्ययोजना अनुसार देहायको सार्वजनिक जग्गामा वृक्षारोपण गरी सरक्षण गरिरहेको हुँदा/वृक्षारोपण गरी व्यवस्थापन र सदुपयोग गर्न चाहेकोले यस उपभोक्ता समूहलाई हस्तान्तरण गर्नुहुन जग्गाको स्वामित्व रहेको संस्थाको स्वीकृति भएको पत्र सहित यो निवेदन पेश गरेका छौ ।

(क) प्रश्नावित सामुदायिक वनको विवरण

नामः  
चार किल्ला:  
क्षेत्रफलः  
कि. नं.:  
जग्गाको स्वामित्व रहेको संस्थाको नामः  
वृक्षारोपण भएको मिति:

(ख) वन्यजन्तु छ छैन ? छन् भने कुन कुन जातका वन्यजन्तु छन् :

निवेदक

.....  
(उपभोक्ता समूहको तर्फबाट)

क्र.सं.	नाम	पद	दस्तखत
१.			
२.			
३.			
४.			
मिति:			

अनुसूची-२  
(दफा ३ को उपदफा (२) सँग सम्बन्धित)

सामुदायिक वन दर्ता गरी मान्यता दिइको प्रमाण पत्र

नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
वन विभाग  
जिल्ला वन कायालय.....

श्री. . . . . उपभोक्ता समूह

.....  
..... |

वन ऐन, २०४९, वन नियमावली, २०५१ र सामुदायिक वनको निर्देशिका, २०५२ को अधिनमा रही देहायको क्षेत्र यसैसाथ संलग्न कार्ययोजना बमोजिम व्यवस्थापन गरी सदुपयोग गर्न सामुदायिक वनको रूपमा मान्यता दिइएको छ।

सामुदायिक वनको विवरण

नाम:

चार किल्ला:

क्षेत्रफल::

जग्गाको स्वामित्व रहेको संस्थाको नाम:

प्रमाणपत्र दिने जिल्ला वन अधिकृतको

नाम, थर:

दस्तखत:

मिति:

द्रष्टव्य: यो प्रमाणपत्र हराएमा, च्यातिएमा वा नासिएमा अर्को प्रमाणपत्र लिन पच्छीस रुपैया दस्तुर लाग्नेछ।

**अनुसूची-३**  
 (दफा ९ को उपदफा (१) सँग सम्बन्धित)

**National Database Code**

प्रत्येक वन उपभोक्ता समूहको छुटै Code राख्नु पर्नेछ । एक वन उपभोक्ता समूहको कोड अर्को वन उपभोक्ता समूहसँग नदोहोरियोस भन्ने उद्देश्यले Code राख्ने प्रक्रिया निम्न बमोजिम तय गरिएको छ :

१. जिल्लाको ३ वटा अक्षर राख्नु पर्दछ (जिल्लाको Code तल दिइएकोछ )
२. रेन्जपोष्टको २ वटा अक्षर राख्नु पर्दछ, र २ वटा अक्षर राख्ना अर्को रेन्जपोष्टको पनि उही २ वटा अक्षर भएमा उपयुक्त २ वटा अक्षर राख्नु पर्नेछ ।
३. आफ्नो जिल्लामा भएका सबै गा. वि. स. हरूलाई नम्बर राख्ने जस्तो १,२,३,.. र जुन गा. वि. स. मा सम्बन्धित वन उपभोक्ता समूह पर्दछ त्यो गा. वि. स. को Code मा राख्नु पर्दछ ।
४. वन कार्ययोजना नम्बर राख्ना एउटा गा. वि. स. को १ देखि राख्ने र अर्को गा. वि. स. मा फेरी १ नम्बरदेखि शुरु गर्नु पर्दछ ।

वन उपभोक्ता समूहको कोडको उदाहरण:

Nuw/BI/27/01

Nuw	= Nuwakot
BI	= Bidur Rangepost
27	= Bidur Nagar Palika
01	= वन उपभोक्ता समूहको कार्य योजना नम्बर

**District Codes**

District		Code
1.	Achham	ACH
2.	Arghakhanchi	ARG
3.	Baglung	BGL
4.	Baitadi	BAI
5.	Bajhang	BAH
6.	Bajura	BAJ
7.	Banke	BAK
8.	Bara	BAR
9.	Bardiya	BAD
10.	Bhaktapur	BHA


District		Code
11.	Bhojpur	BJP
12.	Chitwan	CHI
13.	Dadeldhura	DAD
14.	Dailekh	DAI
15.	Dang	DAN
16.	Darchula	DAR
17.	Dhading	DHA
18.	Dhankuta	DHK
19.	Dhanusa	DNS
20.	Dholkha	DOL

District		Code
21.	Dolpa	DPA
22.	Doti	DOT
23.	Gorkha	GOR
24.	Gulmi	GUL
25.	Humla	HUM
26.	Ilam	ILM
27.	Jajarkot	JAJ
28.	Jhapa	JPA
29.	Jumla	JUM
30.	Kailali	KAI
31.	Kalikot	KAL
32.	Kanchanpur	KAN
33.	Kapilbastu	KAP
34.	Kaski	KAS
35.	Kathmandu	KAT
36.	Kabhrepalanchok	KAB
37.	Khotang	KHO
38.	Lalitpur	LAL
39.	Lamjung	LAM
40.	Mahottari	MAH
41.	Makwanpur	MAK
42.	Manang	MAN
43.	Morang	MOR
44.	Mugu	MUG
45.	Mustang	MUS
46.	Myagdi	MDG
47.	Nawalparasi	NAW
48.	Nuwakot	NUW

District		Code
49.	Okhaldhunga	OKH
50.	Palpa	PAL
51.	Panchthar	PAN
52.	Parbat	PBT
53.	Parsa	PAR
54.	Pyuthan	PUT
55.	Ramechhap	RAM
56.	Rasuwa	RAS
57.	Rautahat	RAU
58.	Rolpa	ROL
59.	Rukum	RUK
60.	Rupandehi	RUP
61.	Salyan	SAL
62.	Sankhuwasabha	SSB
63.	Saptari	SAP
64.	Sarlahi	SAR
65.	Sindhuli	SIN
66.	Sindhupalchok	SDP
67.	Siraha	SIR
68.	Solukhumbu	SOL
69.	Sunsari	SUN
70.	Surkhet	SUR
71.	Syangja	SYA
72.	Tanahu	TAN
73.	Taplejung	TAP
74.	Terhathum	TTN
75.	Udayapur	UDA

अनुसूची-४  
(दफा ९ को उपदफा (२) सँग सम्बन्धित)

वन उपभोक्ता समूहको टाँचाको नमूना



डाइमिटर १.४ (३.५ सी. एम.) इन्वको गोलाकारमा वीचमा सामुदायिक वनको लोगो राख्ने र चाहैतर निम्नानुसार National Database अनुसार Code राख्ने

- (क) जिल्ला Code
- (ख) गा. वि. स. Code
- (ग) रेन्जपोष्ट Code
- (घ) वन कार्ययोजना Code

अनुसूची-५  
(दफा १० सँग सम्बन्धित)

वन उपभोक्ता समूहको छापको नमूना



२०५०

डाइमिटर १.४(३.५ सी. एम.) इन्चको गोलाकारमा वीचमा सामुदायिक वनको लोगो राख्ने र चारैतिर उपभोक्ता समूहको नाम (समिति होइन), स्थान, जिल्ला र स्थापना साल (हस्तान्तरण साल) राख्ने ।

## गैरसरकारी सेवा प्रदायकबाट सेवा प्राप्ति सम्बन्धी निर्देशिका, २०८१

स्वीकृत मिति:

२०८१।१।२७

१. **परिचय:** यो निर्देशिका नेपाल राज्यमा राष्ट्रिय, क्षेत्रीय र जिला स्तरमा सञ्चालन हुने वन क्षेत्रसँग सम्बन्धित कार्यकमहरु कार्यान्वयन गर्न गैरसरकारी सेवा प्रदायकबाट सेवा प्राप्त गर्ने प्रक्रियाको कार्यविधिको रूपमा तयार गरिएको छ। यो निर्देशिका वन क्षेत्रमा सरकार, नागरिक समाज र निजी क्षेत्रवाचिको सहकार्य रणनीति २०८१ (यसपछि रणनीति भनिएको) मा आधारित रही आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०५६ (यसपछि आर्थिक नियमहरु भनिएको) को अनुकूल हुने गरी तयार गरिएको छ। यस अनुसार नेपाल सरकारको रातो किताव (Red Book) मार्फत वा सिधै भुक्तानि (Direct Funding) को प्रक्रियाद्वारा वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने वन क्षेत्रसँग सम्बन्धित कार्यकमहरुको हकमा लागू हुनेछ।
२. **पारिभाषिक शब्दावली:**
- (क) “गैरसरकारी सेवा प्रदायक” भन्नाले सेवा प्रदान गर्ने उद्देश्यबाट स्थापित नागरिक समाजसँग सम्बन्धित संस्थाहरु र नाफामूलक निजी क्षेत्रका संस्थाहरु पर्दछन्।
- (ख) “नागरिक समाजसँग सम्बन्धित संस्थाहरु” भन्नाले सर्वसाधारणको हित र सुविधाको लागि सेवा प्रवाह गर्ने वा सरोकारवालाहरुको विकाससँग सम्बन्धित नीति तथा अभ्यासहरुलाई प्रभावित तुल्याउने उद्देश्यले सँगठित संस्थाहरु सम्झनु पर्दछ। यस अन्तर्गत गैरसरकारी संस्थाहरु (NGOs), समुदायमा आधारित संस्थाहरु (CBOs) र उपभोक्ता समूहहरु (User Groups) पनि पर्दछन्।
- (ग) “निजी क्षेत्रका संस्थाहरु” भन्नाले वन क्षेत्रको विकाससँग सम्बन्धित क्रियाकलापहरुको कार्यान्वयन गर्ने वा त्यसमा सहजकर्ताको भूमिका निर्वाह गर्ने निजी क्षेत्रका संस्थाहरु, परामर्शदातृ फर्महरु, कम्पनीहरु, सहकारी संस्थाहरु र व्यक्तिगत परामर्शदाता समेतलाई सम्झनु पर्दछ।
- (घ) “कार्यान्वयन निकाय” भन्नाले वन क्षेत्रसँग सम्बन्धित योजनाको कार्यान्वयन गर्ने निकायहरु सम्झनु पर्दछ। यस अन्तर्गत देहायका संस्थाहरु पर्दछन्:-
- क. वन तथा भू-संरक्षण मन्त्रालय र अन्तर्गतका विभागहरु, क्षेत्रीय निर्देशनालयहरु र जिल्ला स्थित कार्यालय र यस अन्तर्गतका कार्यालयहरु
- ख. वन क्षेत्रको कार्यक्रम गर्न इच्छुक अन्य कार्यकारी निकायहरु जस्तै महिला विकास विभाग र मातहतका जिल्ला स्थित कार्यालयहरु,
- ग. वन क्षेत्रको कार्यक्रम अन्तर्गत कार्य गर्न इच्छुक दातृ सँगठनहरु, र
- घ. वन क्षेत्रको कार्यक्रममा सधाउ पुऱ्याउने विशेष कार्यक्रम अन्तर्गत स्थापित विभिन्न तहका कार्यक्रम सहयोग इकाईहरु।
- (ङ) “वार्षिक योजना” भन्नाले कार्यान्वयन निकायद्वारा वर्षभरि कार्यान्वयन गर्न छनोट गरेका कार्यकमहरु, आवश्यक आर्थिक स्रोतहरु, गैरसरकारी सेवा प्रदायकबाट लिने सेवाको विवरणहरु समावेश गरी कार्यान्वयनका लागि स्वीकृत गरिएको योजना सम्झनु पर्दछ।

- (च) “वन क्षेत्र समन्वय समिति” भन्नाले कार्यकारी निकाय, स्थानीय निकाय, नागरिक समाज लगायतका बहुसंख्यक सरोकारवालाहरूको प्रतिनिधित्व भएको समिति सम्झनु पर्दछ ।
- (छ) “कार्यक्रम सहयोग इकाई” भन्नाले सम्बन्धित योजनाहरू तथा विभिन्न तहका वन क्षेत्र समन्वय समितिको निर्णयहरूको कार्यान्वयन गर्न गठन भएका इकाई सम्झनु पर्दछ ।
- (ज) “सेवा प्रदायक सूची” भन्नाले वन क्षेत्रमा काम गर्न सक्ने गैरसरकारी सेवा प्रदायकहरूको जानकारी सहितको अभिलेख सम्झनु पर्दछ ।
- (झ) “भुक्तानी गर्ने निकाय” भन्नाले वार्षिक योजनामा उल्लेखित क्रियाकलापहरूका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने निकाय सम्झनु पर्दछ । यो कार्यान्वयन निकाय वा दातृ निकाय पनि हुन सक्दछ ।
- (ञ) “रातो किताबबाट भुक्तानी” भन्नाले कुनै खास क्रियाकलापहरूका लागि नेपाल सरकारको नियमित योजना तथा बजेट प्रणाली अनुरूप हुने भुक्तानी सम्झनु पर्दछ ।
- (ट) “सिधा भुक्तानी” भन्नाले कुनै क्रियाकलापको लागि दातृ निकायको सहयोगमा सञ्चालित आयोजना मार्फत हुने भुक्तानी सम्झनु पर्दछ । यस अन्तर्गत रातो किताबबाट भुक्तानी बाहेकका सबै भुक्तानीहरू पर्दछन् ।

### ३. समान्य व्यवस्था

**३.१. सम्झौता गर्ने अधिकारी :** सम्झौता गर्ने अधिकारीको निर्धारण प्रस्तावित क्रियाकलाप वा आयोजनाको अनुमानित लागतको आधारमा प्रचलित आर्थिक नियमहरू अनुसार हुनेछ । गैरसरकारी सेवा प्रदायक र सम्झौता गर्ने अधिकारीबीच सम्झौता गरी कार्यान्वयन गरिने क्रियाकलाप वा आयोजनाहरूको परिचान वार्षिक योजनामा नै गरिनेछ ।

**३.२. कार्य व्यवस्थापन समिति:** सम्झौता गर्ने अधिकारीले प्रत्येक क्रियाकलाप वा आयोजना लागि घटीमा तीन जना र बढीमा पाँच जना व्यक्तिहरू समावेश भएको एक कार्य व्यवस्थापन समिति (Activity Management Committee) गठन गर्नेछ । यस समितिमा देहाय बमोजिमका प्रतिनिधिहरूको प्रतिनिधित्व रहनेछ :

- |  |          |
|--|----------|
| (क) नेपाल सरकारको सम्बन्धित विषयगत निकायको प्रतिनिधि     | - संयोजक |
| (ख) सम्बन्धित विषयको विज्ञ                               | - सदस्य  |
| (ग) भुक्तानी गर्ने निकायको प्रशासकीय / लेखा प्रतिनिधि    | - सदस्य  |
| (घ) आयोजना वा क्रियाकलापको आवश्यकतानुसार अन्य व्यक्तिहरू | - सदस्य  |

कार्य व्यवस्थापन समितिले निम्नानुसारको कार्यहरू गर्नेछ :

- (क) कार्यसूचीहरू (Terms of References) तयार गर्ने,
- (ख) प्रस्ताव आव्वान गर्ने,
- (ग) निर्दिष्ट प्रक्रिया बमोजिम गैरसरकारी सेवा प्रदायकहरूको छनोट गर्ने,
- (घ) सम्झौताको लागि सिफारिश गर्ने,
- (ङ) गैरसरकारी सेवा प्रदायकको कामको अनुगमन, मूल्याङ्कन तथा गुणस्तर नियन्त्रण गर्ने,
- (च) कार्यान्वयन निकायमा प्रगती प्रतिवेदन पेस गर्ने ।

आयोजना वा क्रियाकलापको कुल अनुमानित खर्चको अधिकतम पाँच प्रतिशत रकम कार्य व्यवस्थापन समितिको कार्यसञ्चालन खर्च वापत छुट्याइनेछ । त्यस्तो रकम खर्च गर्ने कार्याविधिका बारेमा कार्यसूचीमा उल्लेख गर्नु पर्नेछ ।

- ३.३. गैरसरकारी सेवा प्रदायकहरुको सूची: गैरसरकारी सेवा प्रदायकहरुको विवरण सहितको अभिलेख केन्द्रीय, क्षेत्रीय र जिल्ला स्तरका गैरसरकारी सेवा प्रदायकहरुको सेवा प्राप्त गर्ने निकायहरुले राख्नु पर्नेछ । कार्य व्यवस्थापन समितिले सेवा प्राप्तीको लागि यही सूचिको उपयोग गर्न सक्नेछ ।

सेवा प्रदायक सूचीलाई चालू हालतमा राख्न यसलाई नियमित रूपले प्रत्येक वर्ष अद्यावधिक गरिनेछ । अद्यावधिक अभिलेख तयार गर्दा विगतको कार्य सम्पादनको रेकर्डलाई पनि आधार मानिनेछ । त्यसै गरी नयाँ गैरसरकारी सेवा प्रदायकहरुलाई पनि छनोट गरी सूचिकित गर्दै लगिनेछ ।

#### ४. सेवा प्राप्ती सम्बन्धी कार्यविधि

- ४.१. क्रियाकलाप वा आयोजना कार्यान्वयनको तथारी: कार्य व्यवस्थापन समितिले अनुसूची-१ मा उल्लेखित ढाँचामा कार्यसूचीहरु (Terms of References-TOR) तर्जुमा गर्ने, अनुमानित लागत तयार गर्ने र कार्यान्वयनका लागि उपयुक्त सम्झौता ढाँचा निर्धारण गर्नेछ ।

#### ४.२. प्रस्ताव आह्वानका प्रक्रियाहरू:

- ४.२.१ खुला वोलपत्र: सम्झौता गरिने कामको आकार ठूलो भई आर्थिक प्रशासन सम्बन्धी नियमहरु बमोजिम खुला वोलपत्र आह्वान गर्नु पर्नेछ । यसका प्रक्रियाहरु निम्न बमोजिम हुनेछन्:

- (क) प्रिक्वालिफिकेसन प्रस्ताव आह्वान: कार्य व्यवस्थापन समितिले प्रस्तावित क्रियाकलाप वा आयोजनाको कार्यान्वयनको निमित्त गैरसरकारी सेवा प्रदायकहरुवाट आशयपत्र (Expression of Interest) प्रस्तुत गर्न १५ देखि ३० दिनको सार्वजनिक सूचना प्रकाशित गर्नेछ । गैरसरकारी सेवा प्रदायकले प्रिक्वालिफिकेसनका लागि पेश गर्नु पर्ने कागजातहरु अनुसूची-४ मा दिए अनुसार पेश गर्नु पर्नेछ ।

गैरसरकारी सेवा प्रदायकद्वारा व्यक्त आशय र उसको योग्यता समेतको आधार मा प्रस्तावित कामको निमित्त एकबन्दा बढी व्यक्तिको संलग्नतामा सम्भाव्य गैरसरकारी सेवा प्रदायकहरुको छनोट सूची (Short List) तयार गरिनेछ । गैरसरकारी सेवा प्रदायकहरुको उपयुक्तता र छनोटका आधारहरु क्रमशः अनुसूची-२क. र ख. मा उल्लेख भए बमोजिम हुनेछन् । प्रिक्वालिफिकेसनको आधारमा प्रस्तावित कामको निमित्त तीनदेखि ६ वटा गैरसरकारी सेवा प्रदायकबाट छनोट सूचीमा समावेश गरिनेछन् । कार्य व्यवस्थापन समितिले सात दिन भित्र गैरसरकारी सेवा प्रदायकहरुको छनोट सूची तयार गरी सक्नेछ ।

- (ख) विस्तृत प्रस्तावको आह्वान: प्रिक्वालिफिकेसनमा छनोट भएका गैरसरकारी सेवा प्रदायकहरुवाट अनुसूची-५ मा उल्लेखित स्पेसीफिकेसनको ढाँचामा दुई-दुई प्रति आर्थिक र प्राविधिक प्रस्तावहरु वेगलावेगलै सिलवन्दी खाम्मा पेस गर्न आह्वान गरिने

छ। प्रस्तावित कामको आकारको आधारमा गैरसरकारी सेवा प्रदायकहरुबाट प्रस्ताव पेश गर्न १५ देखि ३० दिनको समय उपलब्ध गराइनेछ। प्रस्ताव प्राप्त भएपछि उक्त प्रस्ताव रीतपूर्वकको भए नभएको जानकारी सम्बन्धित आवेदकलाई दर्ता नम्बर सहित दिइनेछ। स्याद नाथि आएको वा रित नपुगी पेश भएको प्रस्ताव उपर कुनै कारबाही गरिने छैन।

**४.२.२ सिमित वोलपत्र:** सम्भौता गरिने काम आर्थिक प्रशासन सम्बन्धी नियमहरूले तोकिदिएको सिमा भित्र भएको, सम्पादन गरिने कामका वारेमा पर्याप्त जानकारी भएको, कार्य सम्पादनका लागि गैरसरकारी सेवा प्रदायकहरुको सूचीबाट उपयुक्त गैरसरकारी सेवा प्रदायक छनोट गर्न सकिने अवस्था भएकोमा सिमित वोलपत्रको प्रक्रिया अवलम्बन गर्न सकिनेछ। यस प्रक्रिया अन्तर्गत प्रिक्वालिफिकेसन चरणको सद्वा कार्य व्यवस्थापन समितिले गैरसरकारी सेवा प्रदायकहरुको सूचीबाट घटीमा तीनबटा गैरसरकारी सेवा प्रदायकहरुको छनोट गर्नेछ। यसपछिका वोलपत्रका प्रक्रिया अनुसार खुला वोलपत्रको निमित्त माथि उल्लिखित ४.२.१(ख) प्रक्रियाहरु अनुरूप नै हुनेछ।

**४.२.३. सोकै वार्ता प्रक्रियाद्वारा:** वोलकबोल सम्बन्धी कार्यविधिहरु पुरा गरिरहनु नपर्ने उचित कारणहरु विद्यमान छन भन्ने कुरामा सम्बन्धित कार्य व्यवस्थापन समिति विश्वस्त भएमा सोका लागि एक तह माथिको निकाय समक्ष स्वीकृतिको लागि पेश गर्नेछ। देहायको कुनै एक वा एक भन्दा बढी अवस्था विद्यमान भएमा वोलकबोलको प्रक्रिया गरी रहनु पर्नेछैन।

- (क) असफल वोलकबोल प्रक्रिया:-यसभन्दा अधिको वोलकबोल सम्बन्धी कार्यविधि असफल भएको थियो भने,
- (ख) समयको उल्लेखनिय (Substantial) चाप-प्रतिष्पर्धात्मक रूपले वोलकबोलको कार्यविधि पूरा गर्न पर्याप्त समय नभएमा,
- (ग) विशेष काम (Uniqueness)-प्राप्त गर्न खोजिएको सेवा विशेष प्रकारको छ र सोका लागि एकभन्दा बढी सेवा प्रदायकहरु उपलब्ध हुन नसक्ने अवस्था भएमा।

#### ५. गैरसरकारी सेवा प्रदायकको मूल्याङ्कन र छनोट

**५.१. प्रस्तावको मूल्याङ्कन:** कार्य व्यवस्थापन समितिले प्रशासकीय आवश्यकताहरु पूरा भएको प्रस्तावहरुको जाँचवुभ र मूल्याङ्कन गर्नेछ। मूल्याङ्कन समितिमा रहने प्रत्येक सदस्यले अनुसूची-६ मा उल्लेख भए अनुसार प्रस्तावहरुमा छुट्टाछुट्टै अङ्ग प्रदान गर्नेछन। यसको आधार मा प्रस्तावहरुको अङ्ग तालिका तयार गरी राखिनेछ। हरेक सदस्यहरुबाट दिइएको अङ्ग जोडी प्रस्तावले प्राप्त गरेको कूल अङ्गको गणना गरिनेछ, र कुनै पनि प्रस्तावकले छनोट हुनको लागि न्यूनतम ७० प्रतिशत अङ्ग प्राप्त गर्नु पर्नेछ। यस्तो मूल्याङ्कनको आधारमा कुनै पनि प्रस्ताव छनोट हुन नसकेमा पुनः वोलपत्र आट्वान गर्नु पर्नेछ।

वोलपत्र पेश गर्ने अन्तिम मिति भुक्तान भएको सात कार्य दिन भित्र प्रस्ताव छनोट सम्बन्धी कार्यविधि पूरा गरिसक्नुपर्नेछ। मूल्याङ्कनमा सबैभन्दा उपयुक्त ठहरिएको गैरसरकारी सेवा प्रदायकको छनोट गरी सोको सूचना सम्बन्धित गैरसरकारी सेवा प्रदायकहरुलाई दिनु पर्नेछ। मूल्याङ्कनमा त्यसपछि सबैभन्दा बढी अङ्ग प्राप्त गरेक गैरसरकारी सेवा प्रदायकहरुलाई वैकल्पिक रूपमा राखिनेछ। छनोट सम्बन्धी निर्णय उपर कुनै पुनरावेदन लाग्ने छैन। दक्षता र

सिपको जरुरतको आधारमा जिल्लास्तरीय क्रियाकलापहरुका लागि स्थानीय गैरसरकारी सेवा प्रदायकलाई प्राथमिकता दिइनेछ ।

प्रस्तावहरुको कवुल अङ्ग अनुमानित लागतभन्दा बढी हुन आएमा छनोट भएका गैरसरकारी सेवा प्रदायकहरुबीच वार्ताद्वारा प्रतिष्पर्धा गराइनेछ । यसक्रममा सबैभन्दा घटी रकम कवुल गर्ने गैरसरकारी सेवा प्रदायकको प्रस्ताव स्वीकृत गरिनेछ । यसो गर्दा पनि सबैभन्दा घटी र कम कवुल गर्ने प्रस्तावको कवुल अङ्ग पनि अनुमानित लागतको दश प्रतिशत भन्दा बढी हुन गएमा एक तह माथिको अधिकारीको स्वीकृति लिई छनोट गरिनेछ ।

प्रस्तावकले प्रस्ताव तयार गर्ने र पेश गर्ने क्रममा हुन गएको खर्चको भुक्तानी दिइने छैन ।

**५.२. व्यक्तिगत परामर्शदाताको छनोट** : सामान्यतया समूहगत रूपमा सेवा प्रदायकहरुको आवश्यकता नपर्ने र कुनै खास व्यक्तिको योग्यता, क्षमता र अनुभव नै सर्वाधिक महत्वपूर्ण ठानिएका कामहरुको निमित्त व्यक्तिगत तवरबाट परामर्शदाताको छनोट गरिनेछ । व्यक्तिगत तवरबाट परामर्शदाताको छनोट प्रस्तावित कामको प्रक्रितिसँग उनीहरुको योग्यताको तादम्यताको आधारमा गरिनेछ । प्रतावित कार्य सम्पादन गर्ने आशय प्रकट गर्ने वा सम्झौता गर्ने अधिकारी मार्फत सीधा सम्पर्कमा आएका घटीमा तीन जना उम्मेदवार हरुको योग्यताको तुलनात्मक अध्ययनको आधारमा सबैभन्दा उपयुक्त ठहरिएको व्यक्तिलाई परामर्शदाताको रूपमा छनोट गरिनेछ । प्रस्तावित कामको अनुमानित लागत दश लाख रुपैयाभन्दा बढी भएको अवस्थामा उपयुक्त परामर्शदाताको रूपमा छनोट सम्बन्धी सूचना राष्ट्रिय स्तरको पत्रपत्रिकामा प्रकाशित गर्नु पर्नेछ । यसरी नियुक्त हुने परामर्शदाताहरुले प्रस्तावित कामको निमित्त निर्धारित योग्यताहरु पूरा गरेको र तोकिएको काम सक्षमताको साथ सम्पादन गर्न सक्ने क्षमता हासिल गरेको हुनुपर्नेछ । परामर्शदाताको क्षमताको मूल्याङ्कन निजको पृष्ठाभूमि, अनुभव अनुसार स्थानिय अवस्थाको ज्ञानको आधारमा गरिनेछ ।

निम्नानुसार विशेष परिस्थिति आइपरेको अवस्थामा एकल स्रोत (Sole Source) को आधारमा कुनै व्यक्तिलाई परामर्शदाताको रूपमा छनोट गर्न सकिनेछ :

- (क) हाल प्रस्तावित काम यसपूर्व सम्पादित कामकै निरन्तरता हो र सो कामका लागि परामर्शदाता प्रतिस्पर्धात्मक आधारमा छनोट भएको थियो भने,
- (ख) कुनै काम तत्कालै परामर्शदाताहरु मार्फत सम्पन्न गर्न जरुरी छ भने र
- (ग) कुनै खास कामका लागि खास व्यक्ति मात्रै परामर्शदाता हुनका लागि योग्य छ भने ।

यसरी एकल स्रोतको आधारमा परामर्शदाताको छनोट एक तह माथिको अधिकारीको स्वीकृती यसरी मात्र गर्न सकिनेछ ।

**६. गैरसरकारी सेवा प्रदायकसँग सम्झौता:** प्रस्तावित आयोजना वा कार्यक्रमको विशेषता वा आवश्यकताका आधारमा सम्झौता गर्ने कुराको निर्धारण गरिनेछ । गैरसरकारी सेवा प्रदायकसँग सम्झौता गर्दा देहायका मध्ये कुनै एक वा एकभन्दा बढी सम्झौताका तरिकाहरु उपयोग गरिनेछ :

**६.१ सम्झौताका तरिका:** यी सबै सम्झौताका तरिकाहरुको विवरण र तीनिहरुको उपयोगिताका वारेमा अनुसूचि-३ मा उल्लेख गरिएको छ

#### **क. संस्थागत समझौता: (Institutional Contracts)**

१. एकमुष्ठ समझौता (Lump sum Contracts)
२. समयमा आधारित समझौता (Time Based Contracts)
३. ढाँचागत समझौता (Framework Contracts)
४. संयुक्त उपक्रम (Consoritum)
५. उपसमझौता (Subcontracting)

#### **ख. व्यक्तिगत समझौता (Individual Contracts)**

### **६.२ समझौताका चरण**

**६.२.१ वार्ता:** वार्ताका विषयवस्तुहरु कार्यसूची (TOR), कार्यसम्पादन विधि, समय तालिका, कर्मचारी सम्बन्धी व्यवस्था, कार्य व्यवस्थापन समितिका सुभावहरु र समझौताका शर्तहरु हुनेछन्। वार्ता पश्चात तयार गरिएको अन्तिम TOR अनुसार समझौता हुनेछ। छनोट गरिएको गैरसरकारी सेवा प्रदायकसँगको वार्ताले वाञ्छित परिणाम दिन नसकेको अवस्थामा कार्य व्यवस्थापन समितिले उक्त गैरसरकारी सेवा प्रदायकसँगको वार्ता नियमानुसार भंग गर्ने सिफारिस गर्नेछ र सम्बन्धित कार्यान्वयन निकायले त्यसपछिको दोस्रो गैरसरकारी सेवा प्रदायकलाई वार्ताको लागि बोलाउनेछ।

**६.२.२ समझौताको स्वीकृति:** वार्ता भइ सकेपछि सोको परिणामको वारेमा कार्य व्यवस्थापन समितिले कार्यान्वयन निकायको प्रमुखलाई जानकारी गराउनेछ। समझौताका कागजपत्रहरुमा सम्पादन गरिनुपर्ने कामको क्षेत्र, उपलब्धी, समय तालिका तथा सम्बन्धित गैरसरकारी सेवा प्रदायक र कार्य व्यवस्थापन समितिका अधिकार र दायित्वहरुको वारेमा स्पष्ट उल्लेख हुनेछ। यस अतिरिक्त समझौताका सामान्य शर्तहरु, उपलक्ष्य र सेवाको सम्बन्धमा कुनै विशेष शर्तहरु भएमा सो समेत र प्रस्तावित कामको कार्यस्थलका वारेमा पनि उल्लेख गरिनेछ। समझौता पत्रसाथ समावेश हुनु पर्ने सम्बन्धित जानकारीहरुको सूची अनुसूची-७ मा र समझौताको ढाँचा अनुसूची-७ क. मा दिइएका छन्।

**६.३ समझौता संशोधन:** समझौतामा उल्लेख नभएका तर पूर्वानुमान गर्न नसकिने विशेष परिस्थितिको कारण अत्यावश्यक ठानिएका वा मूल समझौताबाट छुट्याउने नसकिने कुनै अप्रत्याशित कार्य आइपरेको अवस्थामा समझौतामा पुनरावलोकन गर्न सकिनेछ। यस्तो संशोधन आर्थिक प्रशासन सम्बन्धी नियमहरु अनुसार समझौता रकमको १५ प्रतिशतसम्म भएको अवस्थामा मात्रै गर्न सकिनेछ।

### **७. अनुगमन तथा गुणस्तर नियन्त्रण**

**७.१ अनुगमन तथा मूल्याङ्कन:** गैरसरकारी सेवा प्रदायकको कामको अनुगमन तथा मूल्याङ्कन कार्य योजनामा उल्लिखित कार्यसम्पादन सूचकहरुको आधारमा सम्बन्धित कार्य व्यवस्थापन समितिद्वारा नियमित रूपमा गरिनेछ। सेवा प्राप्तिको लागि समझौता गरिएको गैरसरकारी सेवा प्रदायकले कार्य व्यवस्थापन समितिको सुपरिवेषण र निर्देशनमा रही समझौता र सो साथ संलग्न कार्यसूची (TOR) मा उल्लेख भए अनुसार कार्यहरु गर्नेछ। उदाहरणको रूपमा अनुगमन तथा मूल्याङ्कनका सूचकहरु अनुसूची-८ मा दिइएकोछ। सम्बन्धित गैरसरकारी सेवा प्रदायकले कार्यसूचीमा उल्लेख भए अनुसार आवधिक (प्रारम्भिक, मध्यावधि

र अन्तिम) प्रतिवेदन सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ । यसरी प्राप्त प्रतिवेदनको कार्य व्यवस्थापन समितिबाट मूल्याङ्कन हुनेछ ।

- ७.२ **सार्वजनिक एवं सेवाग्राही लेखा परीक्षण:** योजनागत ढाँचामा स्थानीयस्तरका गैरसरकारी संस्था वा समुदायमा आधारित संस्थाहरुको साथै अन्य गैरसरकारी सेवा प्रदायकहरुबाट सम्पादन गरिएका कामको गुणस्तर नियन्त्रण गर्ने उपयुक्त माध्यमको रूपमा सेवाग्राही लेखापरीक्षण (Client Audit) पढ्तीलाई लिन सकिन्छ । समुदायमा आधारित त्रियाकलापहरुको निमित्त सार्वजनिक लेखापरीक्षण (Public Audit) गर्दा कार्य व्यवस्थापन समितिका कम्तीमा एक जना प्रतिनिधि समेतको उपस्थितिमा समूहले सेवाग्राही लेखापरीक्षण गर्नेछ ।

सम्पादित कामको सेवाग्राही कुनै विभाग वा वन क्षेत्र समन्वय समिति भएमा यस किसिमको सेवाग्राही लेखापरीक्षण कार्यान्वयन निकायद्वारा गरिनेछ । कुनै विभाग वा महाशाखाको निमित्त काम गरेको गैरसरकारी सेवा प्रदायकले आफूले गरेको काम र त्यसबाट प्राप्त नतिजाहरु सम्बन्धित संस्थाको बृहत्तर प्रतिनिधित्व भएको वैठकमा प्रस्तुत गर्ने र त्यस सम्बन्धमा विचार विमर्श गराउनेछ ।

सेवाग्राही एवं सार्वजनिक दुवै किसिमका लेखापरीक्षणको लागि कार्य सम्पादनको स्वीकृती सहितको विधिवत माइन्युट नै सार्वजनिक लेखापरीक्षण प्रतिवेदन मानिनेछ ।

८. **भुक्तानीका विधिहरु:** भुक्तानीका विधिहरु सम्झौतामा उल्लेख भए अनुसार बढीमा चार किस्तामा गर्ने गरी निर्धारण गरे बमोजिम हुनेछन् । जुनसुकै अवस्थामा पनि भुक्तानीहरु सेवाप्रदायकको नामको एकाउन्टपेयी चेकबाट गरिनेछ । योजनाको लक्ष्य र उपलब्धीबीच अन्तरसम्बन्ध कायम हुने गरी भुक्तानीको संरचनालाई व्यवस्थित गरिनेछ । हरेक किस्ताको भुक्तानी सम्बद्ध कार्य व्यवस्थापन समितिको आवधिक अनुगमन प्रतिवेदन र सिफारिश अनुसार हुनेछ । अन्तिम किस्ताको भुक्तानी माथि परिच्छेद ७.२ मा उल्लेख भए अनुसार सेवाग्राही एवं सार्वजनिक लेखापरीक्षणको परिणाम समेतमा निर्भर हुनेछ ।

गैरसरकारी सेवा प्रदायकबाट सम्पादित कामहरुबाट कार्य व्यवस्थापन समिति वा लेखा परीक्षक सन्तुष्ट नभएमा वा निर्धारित समयभित्र काम सम्पन्न नभएमा त्यस्तो गैरसरकारी सेवा प्रदायकलाई पहिले नै भुक्तानी भै सकेको रकम नियमानुसार असुल उपर गर्ने र भुक्तानीका पछिल्ला किस्ताहरु रोक्का राख्ने अधिकार कार्यान्वयन निकायलाई हुनेछ ।

९. **कर सम्बन्धी व्यवस्था:** कार्यान्वयन निकायले गैरसरकारी सेवा प्रदायकलाई भुक्तानी दिँदाको अवस्थामा नै प्रचलित नेपाल कानून बमोजिमका करहरु कट्टा गर्नेछ । सेवा प्रदायकले सम्बन्धित कर अधिकृतबाट जारी गरिएको कर छुटको प्रमाणपत्र पेश गरेको अवस्थामा मात्रै करहरु कट्टा गरिने छैन ।

१०. **विवादको समाधान:** कार्यसूचीको व्याख्या तथा कार्यान्वयनको सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा वार्ता एवं समझदारीको आधारमा समाधान गरिनेछ । विवाद उत्पन्न भएको कुरा कृनै एक पक्षले अर्को पक्षलाई सूचित गरेको ३५ दिन भित्र पनि समाधान हुन नसकेमा एक तह माथिको निकाय समक्ष प्रस्तुत गरिनेछ । र सो निकायको निर्णय दुवै पक्षका लागि अन्तिम र वाध्यात्मक हुनेछ ।

- ११. सम्झौताको समाप्ती सम्बन्धी व्यवस्था:** सम्झौताको समाप्तीका शर्तहरु कार्यान्वयन निकाय र गैरसरकारी सेवा प्रदायकबीच गरिने सम्झौतामा स्पष्ट रूपले उल्लेख गरिनेछन् । सम्झौताको समाप्तिका विभिन्न कारणहरु तल उल्लेख गरिए बमोजिम हुनेछन् :
- ११.१. पूर्व समाप्ति:** सम्झौताको कुनै पक्षलाई अर्को पक्षले सम्झौता अन्तर्गतका दायित्वहरुको पालना गरेको छैन भन्ने विश्वास भएमा वा गैरसरकारी सेवा प्रदायकले सम्झौताको क्षेत्र उल्लंघन गरेको छ, भन्ने कुरामा विस्वस्त भएमा प्रथम पक्षले दोस्रो पक्षलाई सम्झौताका शर्तहरु उल्लंघन भएको वा सम्झौताको क्षेत्र बाहिर गएको उल्लेख गरी लिखित सूचना दिनेछ ।
- ११.२ आर्थिक हिनामिना:** सम्झौतामा उल्लेखित रकम हिनामिना गर्ने वा तोकिएको कार्य सम्पन्न नगरी पटक पटक चेतावनी दिँदा पनि उचित र पर्याप्त कारण विना नै सम्झौताको उल्लंघन गर्ने गैरसरकारी सेवा प्रदायकसँगको सम्झौता तोडी यसवाट हुन गएको आर्थिक हिनामिना भएजती सबै असुल उपर समेत गरी भविष्यमा वन क्षेत्रका कार्यक्रमहरुमा बोलपत्रको प्रतिस्पर्धामा भाग लिन नपाउने गरी अयोग्य घोषित गरिनुका साथै यस्ता सेवा प्रदायकलाई कसुरको मात्रा हेरी कालो सूचीमा राख्न सकिनेछ ।
- १२. कालो सूचीमा राखिने:** गैरसरकारी सेवा प्रदायकलाई माथि दफा ११.२ मा उल्लेखित कसुरको आधारमा कुनै खास अवधि वा सधैको लागि कालोसूचीमा राख्न सकिनेछ । सोको सूचना सबै जिल्ला, क्षेत्र र राष्ट्रियस्तरमा समेत दिइनेछ । कालो सूचीमा राख्ने निर्णय कार्यान्वयन निकायको सिफारिसमा एक तह माथिको निकायबाट गरिनेछ । तर सम्बन्धित सेवा प्रदायकलाई कालोसूचीमा राख्ने सिफारिसको निर्णय गर्नु अधि सम्बन्धित निकायबाट सफाईको मौका दिइनेछ ।  
कालोसूचीमा राखिएको गैरसरकारी सेवा प्रदायकले आफ्नो गल्ती सच्चाएमा र सम्बन्धित कार्यान्वयन निकाय समक्ष भविष्यमा असल आचरण गर्ने विश्वसनीय आधार प्रस्तुत गरेमा कालो सूचीबाट हटाउन सकिनेछ । यसरी कालो सूचीबाट हटाउने निर्णय सम्बन्धित कार्यान्वयन निकायको सिफारिसमा एक तह माथिको निकायबाट हुनेछ ।
- १३. पुनरावेदनको अधिकार:** गैरसरकारी सेवा प्रदायकलाई सम्बन्धित कार्यान्वयन निकायले निर्णय प्रक्रियामा यस निर्देशिकाको उल्लंघन गरेको छ वा भष्टाचार वा अधिकारको दुरुपयोग गरेको छ भन्ने कुरालाई प्रमाणित गर्ने पर्याप्त आधार भएमा सो निर्णय विरुद्ध प्रचलित ऐन, कानून अनुसार पुनरावेदन गर्नेछ । उक्त निर्णयका विरुद्धमा पुनरावेदन गर्ने म्याद सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ । पुनरावेदन गरेकै कारणले कार्यान्वयन प्रक्रिया स्थगित हुनेछैन ।
- १४. विशेष व्यवस्था:** विधिवत रूपमा सम्झौता नभएसम्म यस निर्देशिकामा लेखिएको कुनै पनि कुराले गैरसरकारी सेवा प्रदायकको पक्षमा कुनै किसिमको कानूनी अधिकार सिर्जना गर्नेछैन । सम्बन्धित सेवा प्रदायक प्रति कुनै दायित्व नलिई र उसलाई कुनै सूचना नै नदिई बोलकबोल प्रक्रिया रद्द गर्ने र सम्झौता सम्पन्न नहुँदासम्म प्राप्त हुन आएका सबै प्रस्तावहरु अस्वीकार गर्ने अधिकार सम्बन्धित कार्यान्वयन निकायमा सुरक्षित रहनेछ । तर, कार्यान्वयन निकायले यसको कारण भने खुलाउनु पर्नेछ ।
- १५. प्रचलित कानून लागू हुने :** यस निर्देशिकाका प्रावधानहरु प्रचलित कानूनसँग बाँझिएको अवस्थामा बाँझिएको हदसम्म प्रचलित कानूनकै व्यवस्था लागू हुनेछ ।

अनुसूची-१  
(दफा ४.१ सँग सम्बन्धित)

**कार्यसूची (TOR) को विषयसूची**

<b>१. सामान्य जानकारी</b>	
अनुरोध गर्ने (मन्त्रालय वा अन्तर्गत)	
अनुरोध गरिएको पक्ष (परामर्शदाता)	
जिम्मेवार पदाधिकारी	
<b>२. उद्देश्य</b>	
ठोस/वस्तुगत	
<b>३. प्रस्तावित कामको पृष्ठभूमि</b>	
लक्षित समूह वा समूदाय	
भ्रमण गरिने क्षेत्रहरु	
भ्रमण कार्यक्रम	
हालसम्म प्रदान गरिएको सहायता र त्यसबाट प्राप्त उपलब्धी	
विद्यमान स्थिरता वर्तमान अवस्था	
<b>४. दृष्टिकोण</b>	
क्षेत्र	
क्रियाकलाप र कामहरु	
टोली नेता	
बनोट	
सहकर्ताहरु (Counterparts)	
आवश्यक दक्षता	
प्रमुख सूचनादाताहरु	
<b>५. उपलब्धीहरु</b>	
उपलब्धीहरु	
<b>६. प्रतिवेदन</b>	
मस्यौदा प्रतिवेदन प्रस्तुत मिति	
अन्तिम प्रतिवेदन प्रस्तुत मिति	
भाषा	
वितरण	
<b>७. सम्झौता अवधि</b>	
शुरू मिति	अन्तिम मिति
समय तालिका	
खास चाहिने सहायता (कार्य दिनमा)	

<b>८. वजेट (आवश्यक जानकारी प्रशासनबाट प्राप्त गर्ने)</b>			
कूल लागत			
वजेटको स्रोत । लगानी कार्यक्रम सञ्चालनको लगानी प्रतिशत स्थानीय सरकारको लगानीको प्रतिशत उपभोक्ताहरुको लगानी प्रतिशत सेवा प्रदायकहरुको लगानी प्रतिशत	लागत कोड		लागत केन्द्र
वजेटको बाँडफाँड (पूरा आयोजनाको लागि)			
संस्था र संस्थामा काम गर्ने कर्मचारीहरु स्वयं विमित हुनु पर्ने			

<b>९. कार्यव्यवस्थापन समितिद्वारा उपलब्ध गराइनु पर्ने सहायता</b>	
तथ्याङ्कहरु	
प्रतिवेदनहरु	
यन्त्र, उपकरण र कर्मचारीहरु	
परिचय पत्र	
पत्राचार आदि	

<b>१०. पुनरावलोकनका लागि कागजपत्रहरु</b>	

<b>११. स्वीकृत गर्ने</b>	
कार्यान्वयन निकाय	परामर्शदाता / ऐरेसरकारी सेवा प्रदायक
नाम:	नाम:
दर्जा:	दर्जा:
सही:	सही:
मिति:	मिति:

अनुसूची-२ (क)  
(दफा ४(२)(१)(क) सँग सम्बन्धित)

**गैरसरकारी सेवा प्रदायकहरुको लागि योग्यताका आधारहरु (Eligibility Criteria)**

१. प्रचलित नेपाल कानून वमोजिम अनिवार्य रूपले दर्ता भएको हुनु पर्नेछ ।

संस्थाको प्रकृति	दर्तासँग सम्बन्धित प्रचलित कानून
वन उपभोक्ता समूह	वन ऐन तथा नियमावली
गैरसरकारी संस्था, समुदायमा आधारित संस्थाहरु	संस्था दर्ता ऐन
सहकारी संस्थाहरु	सहकारी ऐन
एकल स्वामित्व वा साझेदारी संस्थाहरु	प्राइभेट फर्म रजिस्ट्रेशन ऐन
प्राइभेट र पब्लिक कम्पनी	कम्पनी ऐन
संरक्षण क्षेत्र व्यवस्थापन समिति	रा. नि. तथा वन्यजन्तु संरक्षण ऐन तथा नियमावली

२. सम्बन्धित निकायबाट अद्यावधिक रूपमा नविकरण गराएको हुनु पर्नेछ ।
३. प्रस्तावित क्रियाकलाप (सम्झौता गरिने) संस्थाको विधानमा उल्लेखित उद्देश्यसँग मेल खाने हुनुपर्नेछ ।
४. प्रस्तावित आयोजना कार्यान्वयनका लागि आवश्यक पर्ने योग्यता क्षमता र अनुभव भएको हुनुपर्नेछ ।
५. प्राविधिक रूपमा सक्षम हुनुपर्नेछ ।
६. संस्थाको व्यवस्थापन समितिमा (यसको प्रवन्ध समितिमा) एकै परिवारका छोराछोरी, भाइबहिनी, काकाकाकी, लोगनेस्वास्नी, भतिजाभतिजी वा संयुक्त परिवारमा बसोवास गर्ने कुनै पनि नाता सम्बन्धका एकजनाभन्दा बढी व्यक्ति समावेश भएको हुनुहुँदैन ।
७. कार्य व्यवस्थापन समिति वा सम्बन्धित दातृ संस्थाको सदस्य सम्बन्धित संस्थाको कर्मचारी वा निजको परिवारको सदस्य हुनुहुँदैन ।
८. कुनै पनि निकायबाट यस निर्देशिकाको प्रावधान वमोजिम कालो सूचीमा राखिएको हुनुहुँदैन ।
९. कालो सूचीमा राखिएको सँगठनको छद्य सँगठनको रूपमा खडा गरिएको हुनुहुँदैन ।

### अनुसूची-२ (ख)

#### स्थानीय गैरसरकारी संस्था वा समुदायमा आधारित संस्थाका छनोटका आधारहरु (Screening Criteria)

संस्थाको नाम:

ठेगाना:

जिल्ला:

मिति:

स्थापना मिति-कार्यक्रम:

कूल प्राप्तांक

छनोटका आधारहरु	प्राप्तांक
संस्थाको विशेषज्ञताको क्षेत्र र विशेष ध्यान दिइएको विषय	
मागमा आधारित रहेर तर्जुमा गरिएका क्रियाकलापहरुको योजना	
योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी क्षमता	
संस्थाको परिकल्पना (Vision), उद्देश्य र लक्ष्यहरु	
वैद्यानिक पक्षहरु (दर्ता भए/नभएको, कर तिरे/नतिरेको)	
लेखा र अभिलेख प्रणाली (क्षमता पारदर्शिता र पहुँच)	
संचार एवं कार्यक्रम सहयोगी प्रशासन (दक्षता र पर्याप्तता)	
आर्थिक नीति र कार्यविधिहरु	
स्रोत उपलब्धताको स्थिति (कार्यालय, कार्यालय सामान, उपकरण आदि)	
जनशक्तिको विद्यमानता र दक्षता	
मुख्य मुख्य सरोकारवालाहरुसँगको समन्वय	
यस्तै प्रकृतिका संस्थाहरुसँगको आवद्धता	
कार्यक्रम कार्यान्वयन स्थललाई कार्यक्षेत्र बनाई आएको प्रस्ताव	
संस्थाको मूल्य र मान्यता	
संस्थाको कार्य प्रणाली	

छनोटका आधारहरुको भार निर्धारण गर्नुपर्ने

अनुसूची-३  
दफा ६.१ सँग सम्बन्धित)

सम्भौताका प्रकारहरू

**अ. संस्थागत सम्भौता: (Institutional Contracts)**

- क. एकमुष्ठ सम्भौता (Lump sum Contracts) :** गैरसरकारी सेवा प्रदायकबाट प्राप्त गरिने सेवाको विषयवस्तु र समयावधि एकल भएका कार्यहरुको निमित्त विशेषत: एकमुष्ठ सम्भौता गर्ने गरिन्छ । साधारण प्रकृतिका योजनाहरू बनाउने, सम्भाव्यता अध्ययन गर्ने, तथ्याङ्क विश्लेषण गर्ने जस्ता कामहरुको निमित्त यस किसिमको सम्भौता प्रणाली प्रमुख रूपमा प्रयोग गर्ने गरिन्छ । यस किसिमको सम्भौता प्रणालीमा सम्भौताको रकम भुक्तानीलाई सामान्यतया उपलब्धी (जस्तै प्रतिवेदन) सँग आवद्ध गर्ने गरिन्छ । भुक्तानी पढाइलाई सुस्पष्ट रूपले परिभाषित उद्देश्यहरूसँग आवद्ध गरिने हुंदा यस किसिमको सम्भौता प्रणालीको सञ्चालन गर्न सजिलो हुने हुन्छ ।
- ख. समयमा आधारित सम्भौता (Time Based Contracts) :** सम्भौतामा उल्लेखित कार्य अन्य पक्षहरूसँग पनि सम्बन्धित भई त्यस्तो कार्य समाप्त न हुने समय फरक पर्ने जाने कारण उपलब्ध गराइने सेवाको क्षेत्र र विस्तार थाहा पाउन कठिनाई भएको अवस्थामा वा गैरसरकारी सेवा प्रदायकबाट पुराईनु पर्ने सेवासँग सम्बन्धित उद्देश्यहरू हासिल गर्ने आवश्यक पर्ने कार्यतत्वहरू (Inputs) को पूर्वानुमान गर्न नसकिने अवस्थामा यस किसिमको सम्भौता प्रणाली उपयुक्त ठानिन्छ । जटिल प्रकृतिका अध्ययनहरू, क्रियाकलापका सुपरीवेक्षणहरू, सल्लाहकार सेवाहरू र तालिमसँग सम्बन्धित अधिकांश कामहरुको निमित्त यस किसिमको सम्भौता प्रणालीको व्यापक रूपमा प्रयोग गर्ने गरिन्छ । यस पढाइलाई भुक्तानी प्रणाली दुवै पक्षबीच मन्जुरी भए अनुसार घटाको हिसावले, दैनिक, साप्ताहिक वा मासिक (जसको वारेमा सम्भौतामा नै उल्लेख गरिएको हुन्छ) रूपमा वा वास्तविक खर्चको आधारमा पछि भुक्तानी गर्ने गरी व्यवस्थित गरिएको हुन्छ । यस किसिमको सम्भौतामा सम्बन्धित गैरसरकारी सेवा प्रदायकलाई भुक्तानी गरिने कूल रकमको अधिकतम अड्ड उल्लेख गरिएको हुन्छ । यो अधिकतम अड्डमा काम गर्ने समयमा आड्डपर्ने अप्रत्यासित खर्चको लागि आवश्यक पर्ने रकम र मूल्यको समायोजनका वारेमा पनि उल्लेख गरिएको हुन्छ । सम्भौता बमोजिमको काम सुचारु रूपले सञ्चालन भइरहेको छ र गैरसरकारी सेवा प्रदायकबाट भुक्तानीको लागि दावी गरिएका रकमहरू यसको कार्यसम्पादन स्तरसँग तालमेल राख्दछन भन्ने कुराको सुनिश्चितताको निमित्त यस किसिमको सम्भौता प्रणालीमा सम्भौताको पक्षबाट नियमित र निरन्तर अनुगमन र प्रशासनको खाँचो परदछ ।
- ग. ढाँचागत सम्भौता (Framework Contracts) :** ढाँचागत सम्भौता कार्यसम्पादनका लागि योग्य ठहराइको कुनै एक वा एकभन्दा बढी गैरसरकारी सेवा प्रदायकहरुको समूहसँग गर्न सकिनेछ । जटिल प्रकृतिका आयोजनाहरू, जहाँ एउटा बहुत सम्भौता भित्र धेरै क्रियाकलापहरू समावेश भएका हुन्छन, त्यहाँ ती क्रियाकलापहरू बीच आवश्यक समन्वय कायम गर्नका लागि यस किसिमको सम्भौता बढी उपयोगी ठहरिन्छ । यस किसिमको सम्भौता समयमा आधारित (Time Based) हुन्छ र सम्बन्धित गैरसरकारी सेवा प्रदायकबाट सम्पादन गरिने खास खास कामहरुको पहिचान र तीनीहरूको विस्तृत योजनागत ढाँचा सम्भौता गर्ने अधिकारीबाट स्वीकृत कार्ययोजनामा उल्लेख भए बमोजिम हुनेछ ।
- घ. संयुक्त उपकम (Consortium) :** दुई वा दुईभन्दा बढी सँगठनहरुको एक आपसमा मिलि संयुक्त प्रस्ताव प्रस्तुत गर्न चाहेमा संयुक्त उपकमको निर्माण गरी त्यस्तो संयुक्त उपकममा सहभागी हुने प्रत्येक गैरसरकारी सेवा प्रदायकको भूमिका, जिम्मेवारी र कानूनी दायित्वको वारेमा उल्लेख हुने गरी आपसी सम्भौता गर्दछन । यस्तो संयुक्त उपकममा नेतृत्वदायी गैरसरकारी सेवा प्रदायकले कार्यान्वयन निकायसँग सम्भौता गर्ने र कार्य व्यवस्थापन समितिसँग सम्पर्क स्रोतको भूमिका समेत निर्वाह गर्नेछ ।
- ङ. उपसम्भौता (Subcontracting) :** कार्यसम्पादनको लागि छानिएको कुनै गैरसरकारी सेवा प्रदायकले सामान्यतया प्रतिस्पर्धाको जरुरत नपर्ने कुनै खास काम उपसम्भौता मार्फत गराउन सक्नेछ । यसका लागि प्रतिपर्द्धार्मा छानिएको गैरसरकारी सेवा प्रदायकले सम्बन्धित कामको पारदर्शिता र प्रतिस्पर्धात्मकतालाई

कायमै राख्दै कुनै खास कार्य सम्पादनका लागि सबैभन्दा योग्य ठानिएका र अनुसूची-२ मा उल्लेखित आधारमा छनोट गरिएका समुदायमा आधारित संस्थाहरु, वन उपभोक्ता समूहहरु, महिला समूहहरु जस्ता अप्रतियोगी गैरसरकारी सेवा प्रदायकहरुलाई कार्यसम्पादन गर्न लगाउनेछ ।

#### आ. व्यक्तिगत सम्झौता (Individual Contracts)

समूह (Team) को आवश्यकता नपर्ने र व्यक्तिगत क्षमता, योग्यता र अनुभव नै सर्वाधिक महत्वपूर्ण हुने कामको लागि सामान्यतया व्यक्तिगत परामर्शदाताहरुको सेवा प्राप्त गर्ने गरिन्छ । धेरै व्यक्तिहरुको संलग्नता भई समन्वय कायम गर्न, प्रसासन सञ्चालन गर्न अथवा सामूहिक जिम्मेवारी सुन्पन अघ्टेरो पर्ने अवस्थामा संस्थागत रूपमा नै काममा लगाउनु उपयुक्त विकलप हुनसक्छ । व्यक्तिसँग गरिने सम्झौताहरु एकमुष्ठ रूपमा वा समयमा आधारित भएर गर्न सकिनेछ ।

## अनुसूची-४

(दफा ४.२.१(क) सँग सम्बन्धित)

### प्रिक्वालिफिकेसनका लागि पेश गर्नु पर्ने कागजातहरु

आशयपत्रका साथ देहायका कागजपत्रहरु समावेश हनु पर्नेछ

- १ गैरसरकारी सेवा प्रदायकको दर्ता प्रमाणपत्र र त्यसको वार्षिक नवीकरणपत्र
- २ आयकर दर्ता प्रमाणपत्र
३. सेवा प्रदायकको विधान
४. कार्यकारी समितिका सदस्यहरु/शेयरहोल्डरहरु/पार्टनरहरु र प्रोपाइटरहरुको सूची
५. गैरसरकारी सेवा प्रदायकबाट सम्झौता बमोजिमको कार्यसम्पादनको सुनिश्चितताका लागि त्यस्तो गैरसरकारी सेवा प्रदायकको विश्वसनीयता समेतको आधारमा देहायका उपायहरु समेत अवलम्बन गर्न सकिनेछ :

सेवा प्रदायक	सेवा प्रदायका आधारहरु
समुदायमा आधारित संस्था/वन उपभोक्ता समूहहरु/स्थानीय क्लबहरु, आदि/साना र हालसालै स्थापित स्थानीय गैरसरकारी संस्थाहरु	सम्बन्धित संस्थाको प्रमुख वा बोर्ड सदस्यको व्यक्तिगत जमानी अथवा गैरसरकारी संस्थाको सञ्चालक समिति, गैसस महासंघ, वन उपभोक्ता महासंघ, गा.वि.स. को सिफारिश इत्यादि ।
स्थापित गैरसरकारी संस्था, सहकारी संस्था आदि	सम्बन्धित संस्थाको प्रमुख वा बोर्ड सदस्यको व्यक्तिगत जमानी अथवा गैरसरकारी संस्थाको संचालक समिति, गैसस महासंघ, जि.वि.स. को सिफारिस इत्यादि ।
कम्पनी, साखेदारी वा प्राइभेट फर्म जस्ता निजी क्षेत्र	सम्बन्धित संस्थाको प्रमुख वा बोर्ड सदस्यको व्यक्तिगत जमानी अथवा कूल रकमको न्यूनतम ५% ले हुन आउने वैक ग्यारेन्टी

६. प्रस्तावित आयोजना तथा क्रियाकलापहरुको निर्मित आवश्यक पर्ने दक्षता, योग्यता र विशिष्टतालाई प्रमाणित गर्ने कागजातहरु ।

## अनुसूची-५

(दफा ४.२.१(ख) सँग सम्बन्धित)

### प्रस्तावको ढाँचा

प्रस्तावका देहाय बमोजिम दुई भाग हुनेछन् (क) प्राविधिक भाग, (ख) वित्तीय भाग

#### क. प्राविधिक भाग (Technical Part)

१. सङ्घठनको संक्षिप्त प्रोफाइल, पूर्व अनुभव र चालु गतिविधिहरु
२. समस्याको उल्लेख र समस्याका कारणहरु
३. उल्लेखित समस्याको समाधानार्थ प्रस्तावित विधिहरु
४. प्रस्तावित समय तालिका र क्रियाकलापहरु सहितको कार्ययोजना
५. कार्यसूचीका वारेमा टिप्पणीहरु (Comments on the TOR)
६. प्रस्तावित कार्यका लागि आवश्यक जनशक्ति (Human Resources Proposed for the Program)
७. कार्यक्रमका प्रगती सूचकहरु (Performance indicators of the programme)
८. सोच तालिका (लगाफेम) (रु. ५,००,०००/- भन्दा बढीका प्रस्तावहरुका लागि मात्र)
९. दिगोपनाको विश्वसनियताको आधार
१०. कामको Follow up गर्ने
११. वातावरणीय प्रभाव मूल्याङ्कन (वातावरण संरक्षण निर्देशिका अनुसार)

#### ख. आर्थिक भाग (Financial Part)

१. प्रस्तावित क्रियाकलापहरुका लागि बजेटको बाँडफाँड (Budget breakdown for the proposed activity)
२. सेवा प्रदायकबाट हुने योगदान (आवश्यक भएमा मात्र) (Contribution of service provider)
३. अरुहरुबाट हुने योगदान (आवश्यक भएमा मात्र) (Contribution of the other)
४. लक्षित समूहको योगदान

#### प्रस्तावसाथ संलग्न हुनुपर्ने कागजातहरु (List of the documents to be attached with the proposal)

१. पेशागत समूहका सदस्यहरु र स्रोत व्यक्तिहरुको वायोडाटा (Bio-data of professional team members and resource persons)
२. दर्ता प्रमाणपत्र र वार्षिक नविकरण (Registration certificate +annual renewal)
३. सङ्घठनको विधान र नियमहरु (आवश्यक भएमा मात्र) (Charater and the rules(if any) of the orginasation)
४. बोर्डका सदस्यहरुको नामावली (Name list of the board Members)
५. लेखापरीक्षण प्रतिवेदन (आवश्यक भएमा मात्र) (Audit Reports (if any))
६. चालू आयोजनाहरुको सूची (List of ongoing projects)
७. अन्य सम्बद्ध कागजातहरु (Any other relevant document)

अनुसूची-६  
(दफा ५.१ सँग सम्बन्धित)

प्रस्तावहरुको छनोटका आधारहरु (Criteria) र अङ्क तालिका

**अङ्क तालिका**

हरेक आधारहरु (Criteria) को लागि देहाय बमोजिम एक देखि पाँच अङ्कसम्म प्रदान गरिनेछ : (१)ज्यादै नराम्भो, (२) नराम्भो, (३) ठिकै, (४) राम्भो, (५) ज्यादै राम्भो । यसरी प्रदान गरिने अङ्कलाई पूर्व निर्धारित Factor ले गुणन गरीनेछ । सम्झौताको निमित्त योग्य ठहरिन सम्बन्धित संस्थाले कूल अङ्कको न्यूनतम ७०% अङ्क प्राप्त गरेको हुनु पर्नेछ ।

छनोटका आधारहरु		अङ्क
१. सेवा प्रदायकको अनुभव र Track record	<p>क. के सेवा प्रदायकले सन्तोषजनक ढङ्गले कार्यसम्पादन गर्न आवश्यक यो रथता र दक्षता प्रदर्शित गरेको छ ? के सेवा प्रदायकसँग कार्य सम्पादन गर्न आवश्यक पर्ने स्रोत र ज्ञान तथा अनुभव पर्याप्त मात्रामा उपलब्ध छन ?</p> <p>ख. सम्झौताको व्यवस्थापन गर्न आवश्यक योग्यता र क्षमताको प्रदर्शन गरेको छ ?</p> <p>ग. सेवासँग सम्बन्धित क्षेत्रमा पूर्व अनुभव</p> <p>घ. के सेवा प्रदायकले यस अधि पनि मन्त्रालयसँग काम गरेको थियो वा अन्य मन्त्रालयहरुमा यस्तै प्रकृतिका कामहरु गरेको थियो ?</p> <p>ड. प्रबन्ध समिति र साधारण समितिका बैठकको नियमितता</p> <p>च. सङ्घठनात्मक नेतृत्व</p> <p>छ. सङ्घठनमा महिला सहभागिता</p> <p>ज. सेवाग्राही र स्थानिय निकायहरुसँगको कार्यगत सम्बन्ध</p> <p>झ. सङ्घठनमा गैर साम्प्रदायिक, अराजनीतीक तथा धर्म निरपेक्षता</p> <p>ञ. सेवा प्रदायकमा सामुदायिक कल्याणका कार्यहरुका लागि बचत तथा खर्च गर्ने प्रतिवद्धता</p>	
जम्मा		

२. प्रस्तावित कार्ययोजना र दृष्टिकोण	<p>क. सङ्घठन र व्यवस्थापन</p> <p>ख. प्रस्तुतीकरण</p> <p>ग. प्रस्तावित कार्य सम्पन्न गर्ने विधि (स्पष्टता र पूर्याता)</p> <p>घ. कार्ययोजना (विस्तृत, सान्दर्भिक र आयोजनासँग तादम्यता राख्ने)।</p> <p>ड. आयोजनाका उद्देश्यहरुको वस्तुगत मापदण्ड र मापनका लागि तर्जुमा गरिएका सूचकहरुको उपयोगिता</p> <p>च. विकल्पहरु (लचिलो र सेवासँग सम्बन्धित आवश्यकताहरु अनुसार अनुकूलन गर्न सक्ने क्षमता)</p> <p>छ. प्रविधि (उद्देश्य, परिणाम, क्रियाकलाप र स्रोतका बीचमा तार्किक सम्बद्धता)</p> <p>ज. आन्तरिक अनुगमन तथा मूल्याङ्कनको प्रणालीको व्यवस्था र त्यसको गुणस्तर</p> <p>झ. प्रस्तावित कामका लागि कार्य तालिका</p>	
		जम्मा
३ प्रस्तावित कामका लागि आवश्यक जनशक्ति	<p>क. कार्यटोलीका सदस्यहरुको सम्बन्धित योग्यता</p> <p>ख. कर्मचारीहरुको पर्याप्तता</p> <p>ग. कार्यटोलीका सदस्यहरुले सम्बन्धित कामका लागि प्रदर्शित गरेको क्षमता र अनुभव</p> <p>घ. प्रस्तावित कार्य सम्पादनका लागि तिनीहरुको उपलब्धिको सुनिश्चितता</p> <p>ड. सेवा प्रदायकले आवश्यक कर्मचारीहरु भर्ना गर्ने, तालिम दिने र सुपरिवेक्षण गर्ने कार्यमा आफ्नो क्षमताको प्रदर्शन गरेको छ ?</p> <p>च. के कर्मचारीहरु तालिम प्राप्त छन र के सेवा प्रदायकले तालिम प्राप्त कर्मचारीहरुलाई आँफूसँगै राख्ने क्षमता राख्द छ ?</p> <p>छ. कर्मचारी सम्बन्धी उपयुक्त नीति र कार्यविधिहरु अवलम्बन गरिएका छन ?</p>	
		जम्मा

<b>४ आर्थिक प्रस्ताव</b>	<p>क. सबै खर्चको लेखा राखिएको छ, छैन ? (all costs accounted for)</p> <p>ख. लागत अनुमानहरू यथार्थमा आधारित छन्, कुनै किसिमको दोहोरोपन वा छुटपुट छ/ छैन ?</p> <p>ग. कार्ययोजना र बजेटबीचको तालमेल</p> <p>घ. खर्च नियन्त्रण (बजेट, लेखा, अभिलेख व्यवस्थापन, वीमा, करहरू)</p> <p>ड. सामान्य प्रशासन (प्रभावकारी, सुव्यवस्थित)</p> <p>च. लेखा र लेखा परीक्षणमा पारदर्शिता</p> <p>छ. सञ्चालन खर्च (Overhead Costs) प्रस्तावित कामको कूल लागतको ५% भन्दा बढी हुन नहुने। निश्चित समय अवधिका लागि कर्मचारीको सेवा, सुविधा र सेवा प्रदाय संस्थाको व्यवस्थापन बापत खर्च व्यहारिएको हकमा उनीहरूले कार्यान्वयन गरेको कार्यक्रमको लागतको सञ्चालन खर्च उपलब्ध गराइने छैन।</p> <p>ज. सेवा प्रदायकको योगदान (आवश्यक भएमा मात्र)</p> <p>झ. बजेटको लागत प्रभावकारीता</p> <p>ञ. सेवाग्राहीको योगदान</p> <p>तल उपलब्ध गराइएको नर्मस अनुसार दररेट र तलब भुक्तानीको तादम्य</p>
--------------------------	---

तलब भुक्तानीको सिलसिलामा लैङ्गिक आधारमा कुनै भेदभाव गरिने छैन।

अङ्गभारको उदाहरण:

छनोटको आधार	पूर्णाङ्क	प्राप्ताङ्क
१. सेवा प्रदायकको अनुभव र Track record	२०	
२. प्रस्तावमा उल्लेख भए बमोजिम प्रस्तावित कार्ययोजना र दृष्टिकोण	४०	
३. प्रस्तावित कामका लागि आवश्यक जनशक्ति	२०	
४. आर्थिक प्रस्ताव	२०	
<b>जम्मा</b>	<b>१००</b>	

अनुसूची-७  
(दफा ६.२.२ संग सम्बन्धित)

सम्फौतापत्रसाथ समावेश हुनुपर्ने सम्बन्धित जानकारीहरु

१. मन्त्रालयका नीति तथा कार्यविधिहरु
२. निम्न जानकारी सहितको सेवा प्रदायकको प्रस्ताव:
  - क. सङ्गठनात्मक संरचना र प्रशासनिक स्वरूप
  - ख. कार्यक्रम व्यवस्थापन र कार्यक्रम र सेवाहरु
  - ग. कर्मचारी व्यवस्थापन र प्रशासन
  - घ. प्रस्तावित शुल्क, खर्चहरु, मूल्य, बजेट
  - ड. कार्यसम्पादन मापदण्डहरु
  - च. अनुगमनका प्रक्रिया र अपेक्षाहरु
  - छ. मूल्याङ्कनका प्रक्रिया र अपेक्षाहरु
  - ज. दिगोपनाको आधार
  - झ. उपकरण तथा मेशिन आदिको व्यवस्था
३. कार्यान्वयन निकायमा कार्य व्यवस्थापन समिति र अन्य प्रमुख जनसमुदायको भूमिका
४. सञ्चारका तहहरु
५. सेवा प्रदायकका कर्मचारीहरु, पेटी सेवा प्रदायकहरु र स्वयंसेवकहरुका लागि मन्त्रालयका अनुमोदनको कार्यविधि, आवश्यकता, मापदण्ड र अपेक्षाहरु
६. भुक्तानीसँग सम्बन्धित विषयहरु:
  - क भुक्तानीका विकल्पहरु
  - ख आवश्यकताहरु
  - ग फारम, इन्वाइस, विवरणहरु
  - घ सेवा प्रदायकबाट भुक्तानी हुनुपर्ने अन्तिम मिति
७. आपतकालिन परिस्थितिमा अपनाइने कार्यविधिहरु
८. सम्फौता संशोधन, म्याद थप र नवीकरण सम्बन्धी कार्यविधिहरु
९. सम्फौताको समाप्ती सम्बन्धी व्यवस्था
१०. सम्फौताको समाप्ती र पुनः बोलपत्रको विकल्प
११. सहयोगी संस्थाहरु
१२. प्रशासकीय पुनरावलोकनका कार्यविधिहरु

अनुसूची-७क.  
(दफा ६.२.२ सँग सम्बन्धित)

नेपाल सरकार  
वन तथा भू-संरक्षण मन्त्रालय  
.....कार्यक्रम

यो सम्झौता आज मिति ..... का दिन श्री .....(यसपछि प्रथम पक्ष भनिएको) र .....(यसपछि सेवा प्रदायक भनिएको) बीच सम्पन्न भयो ।

प्रथम पक्षले कार्यसूचीमा उल्लेखित क्रियाकलापहरु सम्पन्न गर्नका लागि यस सम्झौतामा उल्लेख भए अनुसार का शर्तहरु पालना गर्ने गरी सेवा प्रदायकलाई काममा लगाउने इच्छा व्यक्त गरेकोले र सेवा प्रदायकले यस सम्झौतामा उल्लेख भए अनुसारका शर्तहरु पालना गर्ने गरी सेवा पुन्याउने इच्छा व्यक्त गरेकोले दुवै पक्ष देहाय बमोजिम गर्न मञ्जुर भएका छन् ।

**१. सम्पर्क गर्ने ठेगाना:**

यस सम्झौताको कार्यान्वयनको सिलसिलामा सम्पर्क गर्नुपर्ने व्यक्तिका नाम र ठेगाना देहाय बमोजिम हुनेछन् ।

सेवा प्रदायकका लागि

प्रथम पक्षका लागि

नाम

नाम

दर्जा

दर्जा

ठेगाना

ठेगाना

फोन नं.

फोन नं.

इमेल

इमेल

मिति

मिति

साक्षी

साक्षी

**२. सेवा प्रदायकको दायित्व**

सेवा प्रदायकले कार्यसूचीमा उल्लेख भए बमोजिम र अनुसूची र अनुसूची अनुरूप यसै सम्झौतापत्रसाथ संलग्न प्रस्तावमा उल्लेख भए बमोजिमका कर्तव्यहरु पालना गर्नेछ ।

**३. कार्य व्यवस्थापन समितिको दायित्वः**

कार्य व्यवस्थापन समितिले सम्झौताको कार्यसम्पादनको नियमित अनुगमन र कार्यसम्पादन सूचकहरुको आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्नेछ । समितिले कार्यसम्पादन मूल्याङ्कनको आधारमा मञ्जुर गरिएको भुक्तानी तालिकाको आधारमा भुक्तानीको निकासा दिनेछ । सेवा प्रदायकले कार्यसूची अनुसारको काम गरेको छैन वा कार्य व्यवस्थापन समितिबाट उपलब्ध गराइएको रकम दुरुपयोग गरेको छ भन्ने कुरामा विश्वास गर्ने आधार भएमा भुक्तानी दिन बाँकी किस्ताको रकम रोकका राख्ने अधिकार प्रथम पक्षमा सुरक्षित रहनेछ ।

**४. सुपरीवेक्षण, निर्देशन र अनुगमनः**

सेवा प्रदायकले कार्य व्यवस्थापन समितिको प्रत्यक्ष निगरानी र निर्देशनमा रही कार्य गर्नेछ । कार्य व्यवस्थापन समितिले प्रस्तावमा उल्लेखित कार्य सम्पादन सूचकको आधारमा सेवा प्रदायकको अनुगमन गर्नेछ । सम्बन्धित दाताले समेत सेवा प्रदायक र उसको कार्य सम्पादनको अनुगमन गर्न सक्नेछ ।

**५. सम्झौताको अवधि:**

सेवा प्रदायकले कार्यसूचीमा उल्लेख भए बमोजिमको काम.....साल .....महिनामा शुरु गर्नेछ र.....साल.....महिनाभन्दा अगाहै सम्पन्न गरिसक्नेछ । सेवा प्रदायकले प्रस्तावमा उल्लेख गरिएको समय तालिका भित्र आँफूलाई तोकिएका कार्यहरु सम्पन्न गरिसक्नेछ । प्रथम पक्षलाई कुनै पनि अवस्थामा करारको दायित्व पूरा गर्नको लागि थप समय उपलब्ध गराउनु पर्ने दायित्व हुनेछैन । तर, सेवा प्रदायकबाट मनासिव माफिकको कारण उल्लेख भई आएमा प्रथम पक्षले करारीय दायित्व पूरा गर्नको निमित्त आवश्यक समय थप गर्न सक्नेछ । प्रथम पक्षलाई कुनै पनि अवस्थामा थप आर्थिक दायित्व नपने गरी मात्रै यसरी थप समय दिन सक्नेछ । सेवा प्रदायकले कुनै चित्तवुभूदो कारणबिना तोकिएको समय भित्र आफ्नो कार्य सम्पन्न गर्न नसकेमा त्यस्तो सेवा प्रदायकलाई कूल रकमको मासिक १०% का दरले जरिवाना गर्ने अधिकार प्रथम पक्षमा सुरक्षित रहनेछ ।

**६. अन्तरिम र अन्तिम प्रतिवेदन पेश गर्ने:**

सेवा प्रदायकले कार्यसूचीमा उल्लेख भए अनुसारको समयावधिभित्र कार्य व्यवस्थापन समिति समक्ष प्रारम्भक, मध्यकालिन, अन्तरिम र अन्तिम कार्यसम्पन्न प्रतिवेदन पेश गर्नेछ । यदि सेवा प्रदायकले तोकिएको मिति भित्र अन्तिम कार्यसम्पन्न प्रतिवेदन पेश गर्न नसकेमा कार्यक्रम सहयोग इकाइले सो बापत प्रतिदिन रु.....का दरले जरिवाना गर्न सक्नेछ र सो रकम सेवा प्रदायकलाई भुक्तानी दिन बाँकी रकमबाट असुल गरिने छ ।

**७. बौद्धिक सम्पति सम्बन्धी अधिकारः**

सेवा प्रदायकले सम्झौताको कार्यान्वयनको सिलसिलामा प्राप्त हुन आएका गोप्य सूचनाहरु प्रचलित कानून बमोजिम अधिकारपत्र अधिकारी वा निकाय बाहेक अरुलाई उपलब्ध गराउनेछैन । सेवा प्रदायकले वन तथा भू-संरक्षण मन्त्रालयको व्याटेन्ट, प्रतिलिपि अधिकार तथा ट्रेडमार्कको आदार तथा सम्मान गर्नेछ र कुनै अनधिकृत प्रयोजनको लागि तिनीहरुको दुरुपयोग गर्नेछैन । सम्झौता कार्यान्वयनको सिलसिलामा सङ्गति तथा अभिलेखित सूचनाहरु वन तथा भू-संरक्षण मन्त्रालयको सम्पति मानिनेछन् र सम्बन्धित अधिकारीको लिखित सहमतिबिना अन्य कुनै प्रयोजनको लागि तिनहिरुको प्रकासन वा उपयोग गरिनेछैन ।

**८. विवादको समाधानः**

यस सम्झौताको कार्यान्वयन र व्याख्याको सिलसिलामा सेवा प्रदायक र सम्बद्ध प्रथम पक्षबीच कुनै किसिमको विवाद उत्पन्न भएमा शान्तिपूर्ण वार्ताको माध्यमद्वारा त्यसको निपटारा गरिनेछ । वार्ताद्वारा विवादको निपटारा

हुन नसकेमा सो विवादलाई बाध्यात्मक मध्यस्थताका लागि एक तह माथिको निकाय समक्ष पेस गरिनेछ । मध्यस्थको निर्णय अन्तिम र बाध्यात्मक हुनेछ ।

**९. समझौताका शर्तहरु:**

सामान्य समझौताका शर्तहरु यसै समझौतापत्रको अनुसूची ..... मा उल्लेख भए बमोजिम हुनेछन् र ती शर्तहरु यसै समझौताको अभिन्न अङ्ग मानिनेछन् ।

**१०. समझौताको समाप्ती:**

समझौताको कुनै पक्षले समझौताका शर्तहरुको पालना नगरेमा समझौताको अर्को पक्षले ३० दिनको अग्रिम लिखित सूचना दिई समझौता तोड्न सक्नेछ । यसरी समझौता तोडिएकोमा कुनै रकम बाँकी भएमा प्रथम पक्षलाई उपलब्ध गराइनेछ , वेहायका साक्षीहरुको रोहवरमा यस समझौताका दुवै पक्षहरुबाट माथि उल्लेखित मितिमा हस्ताक्षर सम्पन्न भयो ।

.....  
सेवा प्रदायकको नाम

.....  
प्रथम पक्षको नाम

**अनुसूची-द**  
(दफा ७.१ सँग सम्बन्धित)

**अनुगमन र मूल्याङ्कनको लागि आवश्यक कार्यसम्पादन सूचकका नमूनाहरु**

**कार्यसम्पादनका अपेक्षाहरु**

- सेवा प्रवाह भयो कि भएन ?
- निर्धारित काम तोकिएको समयमै शुरु भयो कि भएन ?
- प्राप्त परिणामहरु उद्देश्य अनुरूप छन् कि छैनन् ?
- कार्य सम्पादनको मापनमा निर्धारित गुणस्तर हासिल भएको छ कि छैन ?
- आइपरेका समस्याहरु सच्चाउने तर्फ सेवा प्रदायकबाट आवश्यक पहल भएको छ कि छैन ?
- जिल्ला, क्षेत्रीय, विभाग र मन्त्रालयको कार्यक्रमको स्तर हासिल भयो कि भएन ?
- कार्यसम्पन्न हुँदा स्वीकृत लागत बमोजिम भयो कि भएन ?
- सम्पन्न कार्यबाट नकरात्मक असर परेको छ कि छैन ?

**सम्भौताको पालना:**

- सम्भौताको पूर्ण कार्यान्वयन भयो कि भएन ? नभएको भए पालना नभएका क्षेत्रहरु के के हुन ?
- सेवा प्रदायकको अभिलेख व्यवस्थापन प्रणालीको पुनरावलोकन भएको छ कि छैन ?
- पूर्व सहमति बिना नै स्थानीय सेवा प्रदायकलाई काम लगाइएको छ कि ?
- गोपनियता कायम गरिएको थियो कि थिएन ?
- आधिकारिक रेकर्डहरुको चेकजाँच भएको थियो कि थिएन ?
- आपत्कालिन परिस्थितिको रिपोर्टड भएको थियो कि थिएन ?
- स्वतन्त्र ढङ्गको करारीय सम्बन्ध कायम भएको थियो कि थिएन ?
- सेवा प्रदायकहरुबीचमा कुनै स्वार्थ बाझिएको थियो कि ?
- भुक्तानी सम्भौता बमोजिम नै भएको थियो कि थिएन ?

**अनुगमन प्रतिवेदनहरु**

- क्षेत्रीय, विभाग र जिल्लाको अनुगमन प्रतिवेदनहरुको पुनरावलोकन मन्त्रालयका कर्मचारीहरुबाट भएको छ कि छैन ?
- (अनुगमन प्रतिवेदकहरुबाट) के कस्तो निष्कर्ष निकाल्न सकिन्छ ?
- (अनुगमन प्रतिवेदनहरुको आधारमा) के कस्तो कारबाही गर्न आवश्यक छ ?

**सम्पर्क अधिकारीको फाइल नोटहरु**

- अनुगमनका नितिजाहरुका बारेमा सम्पर्क अधिकारीसँग छलफल भएको छ कि छैन ?
- अनुगमन सम्बन्धी डकुमेन्टहरु मन्त्रालयको निर्देशिका अनुरूप अभिलेखित छन् कि छैनन् ?

### **सेवाग्राहिको सन्तुष्टि**

- पृष्ठपोषणको लागि सेवाग्राहीको सर्वेक्षण भएको छ कि छैन ?
- सेवाग्राहीबाट प्राप्त पृष्ठपोषणको पुनरावलोकन भएको छ कि छैन ?
- सेवाग्राहीबाट उठाइएका सरोकारका विषयहरूलाई सेवा प्रदायकबाट उपयुक्त ढङ्गले सम्बोधन भएको छ कि छैन ?
- सेवाग्राहिको सन्तुष्टिको स्तर मापन गर्ने सेवा प्रदायकको पढतीको पुनरावलोकन भएको छ कि छैन ?
- उपलब्ध गराइएको सेवाबाट सेवाग्राहीहरु सन्तुष्ट छन् भन्ने निष्कर्ष निकालन सकिन्दैन कि सकिन्दैन ?

### **गुनासो व्यवस्थापन**

- सेवाप्रदायकले आवश्यकतानुसार सुधारात्मक उपायहरु अपनाएको थियो कि थिएन ?
- हाल कायम गुनासो र सरोकारहरुको पुनरावलोकन भएको छ कि छैन ?
- सेवा प्रदायकसँग गुनासो सुन्ने र समाधान गर्ने पढती छ कि छैन ?

### **सेवा प्रदायकको प्रतिवेदन**

- सेवाप्रदायकले समयमै प्रतिवेदन पेश गरेको छ कि छैन ?
- यी प्रतिवेदनहरु सेवा प्रदायकको कार्य निर्धारणका लागि पर्याप्त छन् कि छैनन् ?
- यी प्रतिवेदनहरु पुनरावलोकन गरिएका छन् कि छैनन् ?
- आवश्यकताअनुसार आर्थिक विवरणहरु तयार गरिएका र पुनरावलोकन गरिएका छन् कि छैनन् ?

## कबुलियती वन तथा चरन विकास आयोजना कार्यक्रम

सञ्चालन निर्देशिका, २०५५

**वन सम्बन्धी कार्यक्रम:** वार्षिक कार्यक्रम निम्नानुसार सञ्चालन गर्नु भई मासिक प्रगती अर्को महिनाको २ गते सम्ममा, चौमासिक प्रगति विवरण अर्को महिनाको ७ गतोभित्र यस आयोजनामा पुग्ने गरी पठाउनु पर्नेछ । प्रगति विवरण पठाउँदा सम्पन्न भइसकेको प्रत्येक कार्यक्रमको संक्षिप्त विवरण समेत समावेश गरी पठाउनु पर्नेछ ।

१. **समूह सुपरीवेक्षण:** गठन भइसकेका समूहहरूमा जिल्ला वन कार्यालयहरूवाट वार्षिक रूपमा कम्तिमा एकपटक सुपरीवेक्षण अनुगमन गरी सो को प्रतिवेदन वन कार्यालयमा राख्नु पर्नेछ । अनुगमनबाट प्राप्त त्रुटीहरू हटाउने प्रयास गर्नु पर्नेछ । यसका लागि जिल्लाका सबै सम्बन्धित निकायका फिल्ड कर्मचारीहरूलाई हुने गरी अनुगमन गरी भर्ने र जिल्लाको आफ्नो कार्यालयमा वुभाउन एक अनुगमन फर्मको नमुना यसैसाथ संलग्न गरिएको छ ।
२. **क्षेत्र पहिचान र सर्वेक्षण:** (क) वन कार्यालयले मातहतका फिल्ड इकाईका प्राविधिकहरूद्वारा आ-आफ्नो क्षेत्रमा कबुलियती वनको रूपमा लिन सकिने क्षेत्रहरू पहिचान गर्ने र आगामी वर्षहरूको लागि पनि हुने गरी लगत बनाई राख्ने ।  
(ख) कार्यक्रम कार्ययोजना तयार गर्ने भन्दा क्षेत्र पहिचान लक्ष्य डेढा बढी राखिएको छ । यसो गर्दा अर्को वर्ष कार्यक्रम समयमा नै सम्पन्न गर्न सजिलो हुनेछ ।  
(ग) पहिचान गरिएको क्षेत्रको अनुमानित क्षेत्रफल, आर्थिक, सामाजिक वस्तुस्थितिको जानकारी सङ्ग्रह गर्ने ।  
(घ) समुदायबाट सो क्षेत्रमा विपन्न, पिछाडिएका कमजोर वर्गलाई कबुलियती वनको रूपमा दिन जग्गा छुट्याउन सहमति पाउन सकिने ठाउँलाई प्राथमिकता दिने ।  
(ङ) छारएका क्षेत्रका समूहहरूमा निरीक्षण तथा सहयोग पुऱ्याउन कठिनाई हुने तथा स्तरयुक्त काम पनि नहुने हुँदा क्षेत्र छनोट गर्दा आगामी २-३ वर्षसम्म समूहहरू गठन गर्दै जान सक्ने क्षेत्र छनोट गर्ने । सामान्यतः बढी समूह गठन हुन सक्ने क्षेत्र छनोट गर्नु व्यवहारिक हुनेछ ।  
(च) क्षेत्र छनोट गर्दा कार्यक्रमसँग सम्बन्धित सबै फिल्ड स्तरका निकायहरूवाट निरीक्षण गर्न सकिने क्षेत्र छान्तु व्यवहारिक हुनेछ ।  
(छ) तोकिएको कार्यक्षेत्रमा कबुलियती वन छुट्याउन समुदायको सहमती आवश्यक पर्ने हुँदा समन्वय छलफल गर्नु पर्नेछ । सो छलफलमा नजिकैको पशु सेवा केन्द्र, साना किसान विकास आयोजना वा सरोकारवाला कृषि विकास बैंकले समेत भाग लिनेछन् । यस छलफलको लागि वन कार्यालयले “समन्वय छलफल” बाट चियापानको लागि बजेट खर्च गर्नेछ ।  
(ज) समुदायबाट सहमती लिंदा समुदायका बढी से बढी व्यक्तिको सहमती लिनु पर्नेछ । सम्झौता स्वरूप समुदायका धेरै व्यक्तिको लिखित सहमती लिनु व्यवहारिक हुनेछ ।  
(झ) सो सहमती प्राप्त भएमा वन नियमावलीको नियम ३९ उपनियम (२) बमोजिम ३५ दिने सूचना प्रकाशित गर्नु पर्नेछ ।

- (ज) सूचनाको म्याद भित्र सामुदायिक वनको रूपमा लिन निवेदन परी ३ महिनाभित्र सामुदायिक वन गठन नभएमा कबुलियती वनको अन्तिम छनौट गरी नाप नक्सा तयार पार्ने ।
- (ट) कार्य योजना तयार गर्नु भन्दा पहिले समूह गठन गर्नु पर्ने हुँदा कृषि विकास बैंकको सम्बन्धित इकाइले यस आयोजना र कृषि विकास बैंकको साना किसानको छनौटको प्रक्रिया (विशेष गरी रु २५००) सम्म प्रतिव्यक्ति वार्षिक आम्दानी भएको, १० रोपनीसम्म जग्गा भएका र बैंकको ऋण लिई भाखा नघाएका आदि) पुऱ्याई समुदायको सहभागितामा पशुसेवा तथा वनको स्थलगत इकाइहरु समेतको उपस्थितिमा समूह गठन गर्ने ।
- (ठ) कबुलियती वन क्षेत्रमा समूहले तुरुन्त चरिचरन बन्द गर्ने कार्य गर्नु पर्नेछ ।
- (ड) समूह गठन पश्चात प्रत्येक समूहलाई चार रजिस्टर (निम्न बमोजिमको) अभिलेख राख्न निःशुल्क उपलब्ध गराइनेछ ।
- (१) मिटिङ माइन्युट
  - (२) आम्दानी, खर्च, बचत, ऋण
  - (३) आगन्तुक पुस्तका
  - (४) प्राप्त सहयोग र उत्पादन

**३. कार्ययोजना र आर्थिक प्रतिवेदन:** (क) गठन भएको समूहसँग समन्वय छलफल गर्दा सम्बन्धित वन इकाईको नेतृत्वमा तीनैवटा स्थलगत इकाईबाट अनिवार्य रूपमा भाग लिई कार्ययोजना तयार गर्न सहगोग पुऱ्याउने ।

(ख) समन्वय छलफलको वियापान खर्च वन कार्यालयको “समन्वय छलफल” बजेटबाट व्यहोरिने छ ।

(ग) समूहको पूर्ण सहभागितामा कार्ययोजना तयार हुनु पर्नेछ ।

(घ) तयार भएको कार्ययोजनामा आर्थिक सम्भाव्यता फारममा उल्लेख भएका कुराहरु समूहबाट जानकारी लिई तयार गर्नु पर्नेछ ।

(ड) कबुलियती वन ४० वर्षको अवधिको लागि दिने भएको हुँदा कबुलियती वनको सिमाइन गरिनु पर्नेछ ।

(च) कबुलियती वन सिमाइन पूरा भई क्षेत्रफल यकिन भइसकेको नक्सा सहितको कार्ययोजना वन नियमावली, २०५१ को परिच्छेद ५ कबुलियती वन सुम्पने विशेष व्यवस्था नियम ४० को उपनियम (२) बमोजिम सो कार्ययोजना स्वीकृतिको लागि पेश गर्नु पर्नेछ ।

(छ) कबुलियती वन कार्य योजना तयार गर्दा खर्च स्वीकृत नर्मस अनुरुप खर्च गर्न सकिने छ ।

**३.१. कार्ययोजना नविकरण:** कबुलियती वन प्रदान गरेको पाँच वर्ष अवधि पुगेका समूहहरुको कार्ययोजना नविकरण गराउनु पर्नेछ । यसको लागि आयोजनाले निर्दिष्ट गरेको ढाँचामा रेझरले समूहमा गई विगत कार्ययोजनाको समिक्षा गरी सोको आधारमा अर्को ५ देखि १० वर्षका लागि कार्ययोजना नविकरणमा सधाउ पुऱ्याउने छन ।

**४. अन्तरसमूह गठन:** (क) समूहको संख्या बढ्दि हुँदै गएको सन्दर्भमा प्रत्येक समूहमा अनुगमन गर्ने कार्य चुनौतीपूर्ण हुँदै गएकोछ ।

- (ख) समूहहरुलाई आफ्नो कार्यक्रम सञ्चालनमा स्वावलम्बी बनाउदै लैजाने उद्देश्य अनुरुप गाउँ विकास समिति भित्र गठन भएका कवुलियती वन समूहहरुलाई वडा स्तरदेखि नै आवद्ध गर्दै लैजानु पर्ने हुन्छ ।
- (ग) गाऊँ विकास समिति भित्र वडास्तरमा भएका २ देखि १० सम्मको समूहहरुको एक वडास्तरीय अन्तरसमूह समिति गठन गरिनु पर्दछ ।
- (घ) वडामा दुई भन्दा कम समूह भएमा त्यसै गाऊँ विकास समिति अन्तर्गतको पायक पर्ने अन्य वडामा भएका समूहहरुसँग आवद्ध गरी वडास्तरीय अन्तरसमूह समिति गठन गर्न सकिनेछ ।
- (ङ) एक वडामा १० भन्दा बढी समूह भएमा दुई वा दुई भन्दा बढी अन्तरसमूह समिति गठन हुन सक्नेछ ।
- (च) कथमकदाचित एक गाऊँ विकास समितिमा एक समूह मात्र भएमा उक्त समूहलाई नजिकै पायक पर्ने अर्को गाऊँ विकास समितिको समूहसँग आवद्ध गरी अन्तरसमूह समिति गठन गर्न सकिनेछ ।
- (छ) अन्तरसमूह समितिमा आवद्ध सबै समूहको अध्यक्षको प्रतिनिधित्व हुने गरी अन्तरसमूह समिति गठन गरिनेछ । यसरी गठन हुने समितिमा २५ प्रतिशत प्रतिनिधित्व महिलावाट हुनेछ । नपुग्ने भए कवुलियती वन समूहहरुवाट थप कर्मठ महिलाहरु समिति सदस्यमा मनोनित गरिनु पर्नेछ ।
- (ज) यसरी गठन भएको अन्तरसमूह समितिका सदस्यहरुले आफू मध्येवाट समिति अध्यक्ष, सचिव र कोषाध्यक्ष छ; नौट गरी तिनीहरुवाट समितिको दैनिक कार्य सञ्चालन हुनेछ ।
- (झ) समितिको प्रत्येक महिना निश्चित समयमा वैठक वस्ने छ । समितिको मासिक वैठक बस्नु भन्दा पहिले समिति अन्तर्गतका आ-आफ्नो समूहहरुको मासिक वैठक समूह नेताले गराई समूहको प्रगती तथा समस्याहरु समितिको मासिक वैठकमा पेश गरी समस्या निराकरण गर्ने र सोको निर्णय समिति मार्फत कार्यान्वयन गराउनु पर्नेछ ।
- (ञ) प्रत्येक अन्तरसमूह समितिमा बचत कोष स्थापना गरिनेछ । यसमा समिति अन्तर्गतका समूहहरुका सबै सदस्यहरुले कमितिमा मासिक दुई रुपैयाँ जम्मा गर्नेछन् । तर बचत गर्ने रकमको निर्धारण समितिबाट हुनेछ ।
- (ट) आफ्नो समूहबाट उठाएको रकम प्रत्येक समूह नेताले अन्तरसमूह समितिको मासिक वैठकमा बुझाउने छन् ।
- (ठ) यस प्रकार बचत गरिएको रकमबाट समिति सञ्चालनको लागि आवश्यक त्यूनतम रकम खर्च गरी बाँकी रकम बैंकमा खाता खोली राख्ने वा समूह सदस्यलाई अति आवश्यक हुने कार्यमा ऋणको रुपमा लगानी गर्नु पर्नेछ ।
- (ड) अन्तरसमूह समितिले आफ्नो समूहहरुको कार्यक्रमको प्रगति र आवश्यकता वारे सम्बन्धित वन, पशु सेवा तथा बैंकलाई चौमासिक रुपमा जानकारी गराउने र ती निकायहरुबाट सहयोग तथा सरसल्लाह लिई आफ्नो मातहतका समूहहरुमा प्रभावकारी सेवा पुऱ्याउने ।
- (ढ) अन्तरसमूह समिति गठन पछि प्रत्येक समितिलाई ५ वटा रजिस्टर अभिलेख राख्न निःशुल्क उपलब्ध गराइनेछ ।

५. **कबुलियती वन सिमाझ्न:** (क) कबुलियती वन ४० वर्षको लागि दिने भएको हुँदा कबुलियती वन दिनु अघि कबुलियती वनको सिमाझ्न गरिनु पर्नेछ ।  
 (ख) आयोजना अन्तर्गत गैरसरकारी संस्थाबाट गठन गरिएका समूहहरूलाई कबुलियती वन दिँदा वन सिमाझ्न गर्न लाग्ने खर्च जिल्ला वन कार्यालयको बजेटबाट व्यहोरिनेछ ।

#### **६. गोष्ठी:**

- ६.१. **जिल्ला स्तरीय परिचयात्मक गोष्ठी (३ दिने):** (क) नयाँ जिल्लामा कबुलियती वन कार्यक्रम लैजाँदा सर्वप्रथम कार्यक्रम सम्बन्धी जिल्ला स्तरीय परिचयात्मक गोष्ठी सञ्चालन जिल्ला सदरमुकाममा गर्नुपर्ने हुन्छ ।  
 (ख) यस प्रकारको गोष्ठीमा केन्द्रीयस्तरका चारवटै सम्बन्धित कोअर्डिनेटर, जिल्लास्तरका कार्यक्रमसँग सम्बन्धित तीन निकायका प्रमुखहरू र सहायक अधिकृतहरूको साथै २/२ जना प्राविधिक सहायकहरू, जिल्ला समन्वय समितिका सदस्यहरूले भाग लिनेछन् ।  
 (ग) उद्घाटन समारोहमा जिल्लाका अन्य निकाय प्रमुखहरू तथा स्थानीय नेताहरूलाई समेत समावेश गराउनु पर्दछ ।  
 (घ) तीन दिनको गोष्ठीमा पहाडी कबुलियती वन तथा चरन विकास आयोजनाको अवधारणा, तीन लाइन एजेन्सीको भूमिका, कार्यक्रम कार्यान्वयन कार्यविधि, समन्वय, साना किसान विकास आयोजनाको सिद्धान्त तथा समूह गठन प्रक्रिया, समूहमा ऋण दिने तथा बचत कोष प्रक्रिया, आयमूलक कार्यक्रमहरूको पहिचान आदिवारे विस्तृत छलफल गरिनेछ ।  
 (ङ) गोष्ठीमा वन कार्यालय, पशु सेवा कार्यालय तथा बैंकले कबुलियती वन सम्बन्धी सञ्चालन गर्ने विभिन्न कार्यहरू र कबुलियती वन सम्बन्धी ऐन नियमबारे विस्तृत छलफल हुनेछ ।  
 (च) कबुलियती वन तथा चरन विकास सम्बन्धी भई रहेको र हुने अनुसन्धानात्मक कार्यहरूबारे जानकारी गराइनेछ ।  
 (छ) उपरोक्त विषयहरूको जानकारी केन्द्रीय स्तरबाट भाग लिने सम्बन्धित कोअर्डिनेटरहरूले पेश गर्नु हुनेछ ।
- ६.२ **कार्यस्थल परिचयात्मक गोष्ठी (६ दिने):** (क) नयाँ जिल्लामा कार्यक्रम लैजाँदा जिल्ला स्तरीय परिचयात्मक गोष्ठी सकेपछि कार्यक्रम शुरू गर्नु भन्दा पहिले छनोट भएका सम्भावित गाऊँ विकास समितिका अध्यक्ष वा प्रतिनिधि, त्यस क्षेत्रमा कार्यरत तीनै निकायका १/१ जना फिल्ड स्टाफ र कार्यक्रममा सहभागी हुने खालका जम्मा १/१ जना महिला र पुरुष किसानलाई सहभागी वनाई जिल्ला सदरमुकाममा कार्यस्थल परिचयात्मक गोष्ठी सञ्चालन गरिनेछ ।  
 (ख) यस गोष्ठीमा निम्न विषयहरूमा बृहत छलफल गराइनेछ :  
 (१) कबुलियती वन तथा चरन विकास आयोजनाको अवधारणा, उद्देश्य, समन्वय, कार्यक्रम कार्यान्वयन कार्यविधि, फिल्ड स्टाफको काम, कर्तव्य, तथ्याङ्क सङ्कलन आदि ।  
 (२) साना किसान विकास आयोजनाको अवधारणा, उद्देश्य, समूह गठन, समूह निर्णय प्रक्रिया, समूह दायित्व, ऋण लिने प्रक्रिया, धितोको आवश्यकता, विना धितो

ऋण लगानी प्रक्रिया, समूह बचतको आवश्यकता तथा परिचालन, आयमूलक व्यवसायको छनोट र लगानी आदि ।

- (३) विभिन्न तालीमको आवश्यकता ।
- (४) आयोजनामा महिलाको भूमिका र महिलालाई दिनु पर्ने प्राथमिकता ।
- (५) योजना तर्जुमा गर्ने प्रक्रिया ।
- (६) कबुलियती वन कार्ययोजना तयार गर्ने प्रक्रिया ।
- (७) कबुलियती वनमा गर्न सकिने विभिन्न विकास कार्यहरु ।
- (८) कबुलियती वनको लागि व्यवस्था भएको ऐन, नियम ।
- (९) आयोजना अन्तर्गत सञ्चालन हुने प्रत्येक निकायको वार्षिक कार्यक्रम ।
- (ग) पाँचौ दिन गोष्ठीका सहभागीहरुलाई कार्यक्रम सञ्चालन भएको पुरानो जिल्ला भित्र सफल कबुलियती वन समूहमा लगी अवलोकन र छलफल गराउनु राम्रो हुनेछ ।
- (घ) गोष्ठीमा दिइने विभिन्न जानकारीहरुको प्रस्तुतीकरण सम्बन्धित जिल्ला इकाईका प्रमुख वा निजले तोकेको अधिकृतबाट हुनु पर्नेछ ।

**६.३. वार्षिक समिक्षा तथा मासिक कार्यतालिका तयारी गोष्ठी (३ दिने):** (क) गोष्ठी आर्थिक वर्षको शुरुमा गरिनेछ । गोष्ठीमा जिल्ला समन्वय समितिका सदस्यहरु, जिल्ला र फिल्डमा कार्यरत तीनै इकाईका कार्यक्रमसँग सम्बन्धित कर्मचारीहरु समावेश हुनेछन् ।

- (ख) गत वर्षका कामहरुको पुनरावलोकन गरी गत वर्षसम्म गठन भएका समूहहरुको प्रगती समिक्षा गरी समाधान गर्न बाँकी रहेका कठिनाइहरु पहिचान गरिनेछ ।
- (ग) पहिचान भएका कठिनाइहरुको समाधानका उपायहरु तय गर्नेछ ।
- (घ) यस वर्ष गरिने कार्यक्रमको मासिक कार्य तालिका तयार गरिनेछ ।
- (ड) मासिक कार्यतालिका तयार गर्दा तीनै निकायको कार्यक्रम एक आपसमा आवद्ध हुने गरी, अवरोध नआउने गरी तयार गर्नु पर्ने हुन्छ ।
- (च) गोष्ठीको प्रतिवेदन तयार गरी १/१ प्रति आफ्नो केन्द्रीय इकाईमा यथाशिष्ट पठाउनु पर्नेछ ।
- (छ) तयार गरिएको मासिक कार्यतालिका अनुरूप तीनै निकायले वार्षिक कार्यक्रम सञ्चालन गर्नेछन् ।

**६.४ समूह योजना तर्जुमा तथा समिक्षा गोष्ठी (१ दिने):** (क) गत १ वर्ष भित्र गठन भएका प्रत्येक समूहमा गत वर्षका कामहरुको पुनरावलोकन गरी गत वर्षसम्म भएको कामको प्रतिवेदन तयार पार्न सिकाउने ।

- (ख) आर्थिक वर्ष समाप्त भएको दुई महिना भित्र प्रतिवेदन वन कार्यालयमा पठाउन लगाउने ।
- (ग) गत वर्षको कामको समिक्षाको आधारमा आगामी वर्षको कार्यक्रम तर्जुमा गर्ने ।
- (घ) सो गोष्ठीमा स्थलगत तीनै इकाईका कर्मचारीहरुले भाग लिने र गोष्ठी गत वर्ष गठन भएको मध्येको प्रत्येक समूहमा १ दिन सञ्चालन गरिनेछ । गोष्ठीको अभिलेख अनिवार्य रूपले राख्ने । सम्बन्धित निकायका कर्मचारीले ३ प्रति तयार पारी आफ्नो जिल्ला स्थित कार्यालयहरुमा १/१ प्रति पठाउने ।
- (ड) यो गोष्ठीबाट तयार गरिएको कार्यक्रम अन्तरसमूह समन्वय गोष्ठीमा पेश गरिनेछ ।

**६.५ अन्तरसमूह समन्वय (योजना तर्जुमा) गोष्ठी (२ दिने):** (क) जिल्लालाई कार्यक्रम भएको क्षेत्र अनुसार विभाजन गरी प्रत्येक क्षेत्रमा रहेका समूहहरुबाट १/१ जना प्रतिनिधि (महिला समेत समावेश हुने गरी) र सो क्षेत्रमा संलग्न तीनै निकायका कार्यक्रमसँग सम्बन्धित कर्मचारीहरु र आयोजनासँग सम्बन्धित गैरसरकारी संस्थाका कर्मचारीलाई संलग्न गरी गोष्ठी सञ्चालन हुनेछ ।

- (ख) उक्त गोष्ठी सञ्चालन हुनु अगावै गत १ वर्षभन्दा पहिले गठन भएका समूहहरुले आफ्नो आफ्नो समूहको कार्यक्रम समीक्षा गरी आगामी वर्षको कार्यक्रम तर्जुमा गर्नेछन् र गोष्ठीमा भाग लिन आउँदा समूह प्रतिनिधिले समूहबाट स्वीकृत आगामी वर्षको कार्यक्रम पेश गर्नेछन् ।
- (ग) सोही अनुरूप गत १ वर्ष भित्र गठन भएका समूहहरुमा समूह योजना तर्जुमा तथा समीक्षा गोष्ठी सञ्चालन गरी तयार गरिएको आगामी वर्षको कार्यक्रम समूहको प्रतिनिधिले यस गोष्ठीमा पेश तथा छलफल गर्नेछन् ।
- (घ) गोष्ठीमा विभिन्न समूहमा सञ्चालित कार्यक्रमहरुको अनुभव आदान प्रदान, समस्या र तिनको निराकरणबारे छलफल र कार्यक्रम परिमार्जित पार्न आवश्यक सुझावहरु सङ्झलन समेत गरिनेछ ।
- (ङ) यस प्रकारको गोष्ठीबाट तयार गरिएको आगामी वर्षको प्रत्येक समूहको कार्यक्रम समष्टिगत रूपमा तयार गरी जिल्ला योजना तर्जुमा गोष्ठीमा छलफल गरिनेछ ।

**६.६ जिल्ला योजना तर्जुमा गोष्ठी (३ दिने):** (क) समूह योजना तर्जुमा गोष्ठी र अन्तरसमूह समन्वय गोष्ठी पुरा भई सकेपछि यो ३ दिने गोष्ठीको आयोजना गरिनेछ । यसमा जिल्ला समन्वय समितिका सदस्यहरु, जिल्ला र फिल्डस्टरका कार्यरत तीनै निकायका कार्यक्रमसँग सम्बन्धित कर्मचारीहरु र १/१ जना थप महिला तथा पुरुष किसान सहभागी हुनेछन् ।

- (ख) अन्तरसमूह समन्वय गोष्ठीबाट तयार गरिएको प्रत्येक समूहको कार्यक्रमको आधारमा आगामी वर्षको वार्षिक कार्यक्रम तयार गर्ने ।
- (ग) नयाँ समूहको लागि आगामी वर्षको कार्यक्रम तर्जुमा गर्दा पुराना समूहमा परेका कठिनाईहरु र अनुभवलाई आधार बनाउने ।

**६.७ स्थलगत समन्वय गोष्ठी (१ दिने):** (क) यो गोष्ठी कार्यक्रम लागू भएको प्रत्येक रेजियोप्टमा हरेक महिना गर्नु पर्नेछ ।

- (ख) यसमा रेजियोप्ट क्षेत्रीय रहेका स्थलगत इकाईका रेजर, जे.टी./जे.टी.ए., आयोजना प्रमुख वा कृषि विकास बैंकले तोकेको कर्मचारीका साथै समूहबाट हरेकपल्ट नयाँ किसानहरुको प्रतिनिधित्व हुने गरी एक जना महिला र एक पुरुष मात्र समावेश हुनेछन् । आयोजनामा कार्यरत गैरसरकारी संस्था भए सो गोष्ठीमा आमन्त्रित गरिनेछ ।
- (ग) चौमासिक कार्यक्रमको आधारमा मासिक कार्य तालिका तयार गर्ने ।
- (घ) मासिक कार्य तालिकाको आधारमा सम्बन्धित स्थलगत इकाईका कर्मचारीहरुले आफूले गर्नु पर्ने अरु काममा बाधा नपर्ने गरी दैनिक कार्य तालिका तयार पारी त्यस अनुसार काम गर्ने ।
- (ङ) गत महिनाको दैनिक कार्य तालिका अनुसार काम भएको, नभएको, काम गर्दा बाधा अप्लायरो परेको स्थलगत स्तरमा नै समाधान गरेको कुरा गोष्ठीमा छलफल गरी त्यसको अभिलेख (Minuting) अनिवार्य रूपले राख्नु पर्नेछ ।

- (च) अभिलेखमा उल्लेखित तर स्थलगत स्तरमा समाधान हुन नसकेको समस्या सहितको मासिक प्रगति प्रतिवेदन जिल्ला वन कार्यालय तथा सम्बन्धित आफ्नो जिल्ला कार्यालयमा अर्को महिनाको २ गतेसम्म अनिवार्य रूपले पेश गर्ने । प्रतिवेदन प्राप्त भए पछि गोष्ठी खर्च निकासा जिल्ला वन कार्यालयबाट हुनेछ ।
- (छ) स्थलगत समन्वय गोष्ठीको समन्वय सम्बन्धित रेझरले गर्ने ।

**६.८ जिल्ला समन्वय कार्यदल गोष्ठी (१ दिने):** (क) गोष्ठी जिल्ला स्थित आयोजनासँग सम्बन्धित वन कार्यालयका जि.व.अ., पशु सेवा कार्यालयका पशु चिकित्सक र पशु विकास अधिकृत र कृषि विकास बैंकका शाखा प्रबन्धक कार्यदलका सदस्यहरूले सञ्चालन गर्ने र आगामी गोष्ठीको मिति तोक्ने । गोष्ठीको अभिलेख अनिवार्य रूपले राख्ने ।

- (ख) प्रत्येक दुई महिनामा एकपटक सञ्चालन गरिने ।
- (ग) चौमासिक कार्यक्रमको आधारमा मासिक कार्य तालिका स्वीकृत गर्ने ।
- (घ) प्रत्येक दुई महिनाको कार्यक्रमको अनुगमन गरी आइपरेका समस्याहरू निराकरण गरी आगामी २ महिनाको कार्यक्रम चौमासिक लक्ष्य अनुसार पुरा गर्न सहयोग पुऱ्याउने ।
- (ङ) जिल्लाबाट निराकरण नहुने समस्या भए सम्बन्धित निकायको केन्द्रमा सूचित गर्ने ।

**६.९ जिल्ला अनुगमन गोष्ठी (१ दिने):** (क) प्रत्येक चौमासिकको अन्तमा गोष्ठी सञ्चालन गर्न मिति तोक्ने ।

- (ख) जिल्ला समन्वय समितिका सदस्यहरू: जि.वि.स. का सदस्य-१, स्थानिय विकास अधिकारी १, महिला विकास अधिकारी १, सहायक प्र.जि.अ. १, कृषि विकास बैंक मेनेजर १, पशु चिकित्सक १, पशु विकास अधिकृत १, समूहबाट महिला १, पुरुष १, जिल्ला वन अधिकृत १ (जिल्ला कोओर्डिनेटर) र निजबाट आमन्त्रित व्यक्ति बढीमा २ जना सहभागी हुनेछन् ।
- (ग) वार्षिक कार्यक्रम अनुमोदन गर्ने, कार्य क्षेत्र निर्धारण गर्ने, प्रत्येक चौमासिक अवधिको कार्यक्रम समीक्षा गरी कार्यक्रमलाई गुणात्मक तथा संख्यात्मक रूपमा परिचालन गर्न सुभाव दिने ।
- (घ) जिल्ला वन अधिकृतले जिल्लाको कोओर्डिनेटर भई कार्य गर्ने र गोष्ठीको अभिलेख अनिवार्य रूपमा राखी एक प्रति प्रोजेक्ट कोओर्डिनेटर कहाँ पठाउनु पर्नेछ ।
- (ङ) यो गोष्ठी बढीमा दुई दिन सम्मका लागि गर्न सकिनेछ ।

**६.१० स्थानीय नेताहरूको परिचयात्मक गोष्ठी (२ दिने):** (क) स्थानीय निर्वाचन सम्पन्न भए पछि जिल्ला तथा गा.वि.स. हरुको नेतृत्वमा परिवर्तन आउन सक्ने हुँदा आयोजना सञ्चालित जिल्लाका जि.वि.स. सदस्य तथा गा.वि.स. हरुका अध्यक्षहरूलाई आयोजनाबारे जानकारी गराउने ।

- (ख) आयोजना क्षेत्रका गा.वि.स. अध्यक्षहरू वा वडा अध्यक्ष र स्थानीय महिला जनप्रतिनिधिहरू समावेश गरी स्थानीय नेताहरूसँगको आयोजना सम्बन्धी परिचयात्मक गोष्ठी जिल्लामा सञ्चालन गरी स्थानीय नेताहरूको यस आयोजना सम्बन्धी चासो बढाउने ।

**६.११ अन्तरसमूह परिचयात्मक गोष्ठी (१ दिने):** (क) आयोजना लागू भएका जिल्लाहरुमा कबुलियती वन समूहको संख्यामा प्रति वर्ष बढ़ि हुँदै गएको र समूहहरुलाई अभ बढी स्वावलम्बी बनाउदै लगी कर्मचारीहरुको भूमिका घटाउदै लैजान सके सिमित संख्यामा रहेका कर्मचारीहरुबाट अपेक्षित प्रभावकारी कार्य गराउन सकिने उद्देश्य अनुरूप गा.वि.स. अन्तर्गतका प्रत्येक वडाभित्र गठन भएका कबुलियती वन समूहहरुलाई आवद्ध गरी अन्तरसमूह समिति गठन गुर्नपर्ने आवश्यकताको बोध गराउने ।

- (ख) यसका लागि एक वडा भित्रका २ देखि १० समूहका सबै समूह अध्यक्ष, समूह सचिव, समूह कोषाध्यक्ष र कर्मठ समूह महिलाहरुको एकदिने गोष्ठी वडास्तरमा सञ्चालन गरी अन्तरसमूह समितिको गठन बारेको विभिन्न पक्षहरुमा जानकारी तथा छलफल गराई अन्तरसमूह समितिको गठन गरी समितिको अध्यक्ष, सचिव तथा कोषाध्यक्षको छनौट गराइनेछ ।
- (ग) यस प्रकारको कार्यमा कृषि विकास बैंक, साना किसान विकास आयोजनाको ठूलो अनुभव रहेकोले निजहरुको विशेष संलग्नतामा यो गोष्ठी सञ्चालन गरी अन्तरसमूह समिति तोकिए अनुसार दर्ता गराइनेछ ।

**७. तालीम:** निम्न बमोजिम तालीमको सम्पूर्ण खर्च वन कार्यालयको नर्मस अनुसार हुनेछ । सकभर एक व्यक्तिलाई एकै किसिमको तालीम दिएमा सीपको सदुपयोग हुनेछ ।

- (क) आयमूलक कार्य तथा स्थानीय स्रोत र साधनमा आधारित सीप विकास तालीम समूहका सदस्यहरुलाई उपलब्ध गराउन कार्यक्रम निर्धारण गरिएको छ ।
- (ख) निर्धारित तालीम कार्यक्रम स्रोत व्यक्तिहरुको सहयोगमा सञ्चालन गरिनेछ ।
- (ग) तालीम सम्बन्धी कार्यमा रुचि भएका र तालीम सकिए पछि अनिवार्य रूपमा सञ्चालन गर्ने खालका व्यक्तिहरु मात्र यस तालीममा सहभागी हुन पाउनेछन ।
- (घ) यस प्रकारको तालीममा उपयुक्त सहभागीहरु छनौट गरी पठाउने कार्यको लागि सम्बन्धित साना किसान विकास आयोजना वा सम्बन्धित बैंक शाखा, प्रशाखा, उपशाखालाई पनि अनुरोध गरिनेछ ।
- (ङ) तालीम सकाइ आएपछि परियोजना सञ्चालन गराउन आवश्यक ऋण तथा अन्य सहयोग सम्बन्धित आयोजना, बैंकवाट अनिवार्य रूपमा उपलब्ध गराइनु पर्नेछ ।
- (च) यस प्रकारको तालीममा महिलालाई प्राथमिकता दिइनु पर्नेछ ।
- (छ) सकभर समूहभित्रको एक व्यक्तिलाई एकै किसिमको तालीममा मात्र सहभागी बनाई सीपको सदुपयोग गराइनेछ ।

**७.१. फरेष्ट गार्ड तालीम (२ दिने):** (क) कार्यक्रमसँग सम्बन्धित रेज्जपोष्ट अन्तर्गतका वनपालेहरुलाई प्राथमिकता दिई बाँकी वनपालेहरुलाई पनि कबुलियती वन कार्यक्रम सम्बन्धी जानकारी गराउन सके कार्यक्रम सञ्चालनमा रेज्जरहरुलाई प्रभावकारी रूपमा सहयोग पुऱ्याउन सक्ने भएकोले जिल्लास्तरमा सबै वनपालेहरुलाई कबुलियती वन कार्यक्रम सम्बन्धी तालीम दिने ।

**७.२ नर्सरी व्यवस्थापन तालीम (९ दिने):** (क) नयाँ समूहहरु गठन भई सकेपछि समूहको माग र आवश्यकता अनुरूप समूह सदस्यलाई तालीममा सहभागी गराउने ।

- (ख) तालीममा समूहभित्रका महिलालाई प्राथमिकता दिने ।
- (ग) तालीमको अवधि ९ दिनको हुनेछ र सकेसम्म प्रयोगात्मक तालीममा जोड दिई सो अवधिमा एक नर्सरी निर्माण हुनु पर्नेछ ।
- (घ) तालीम सकिएपछि प्रशिक्षार्थीले आफ्नो समूहलाई समेत आवश्यक पर्ने विरुवाको जात र संख्या खुलाई लगत तयार गरी विरुवा उत्पादन गर्न वन कार्यालयसँग सम्झौता गर्नु पर्नेछ ।
- (ङ) सो सम्झौता पछि नर्सरी निर्माण सम्बन्धी सहयोग वन कार्यालयले उपलब्ध गराउनेछ ।
- (च) नर्सरी सम्बन्धी रजिष्टर तथा विरुवा वितरण रजिष्टर अनिवार्य रूपले नर्सरीमा राख्नु पर्नेछ । यसका लागि फाइल र आवश्यक रजिष्टर वन कार्यालयले उपलब्ध गराउनेछ ।
- (छ) सम्झौता भए बमोजिमको विरुवा वन कार्यालयले खरिद गरी समूह मार्फत वितरण गर्नेछ ।

**७.३ नर्सरी व्यवस्थापन पुनर्ताजगी तालीम (५ दिन):** (क) गत तीव्र वर्ष देखि विरुवा उत्पादन गरिरहेका कार्यक्रमसँग सम्बन्धित नर्सरीहरूमा संलग्न तालीम प्राप्त व्यक्तिहरूलाई यस तालीममा संलग्न गराइनेछ ।

- (ख) यस तालीममा हासम्म गरिएको नर्सरी व्यवस्थापन कार्यको समीक्षा गरी समस्याहरूको पहिचान गर्ने, थप प्रविधि दिने र नर्सरी व्यवस्थापनबाट थप लाभ लिन सकिने बारे जानकारी गराउने ।
- (ग) आफ्नो नर्सरी क्षेत्र वरिपरी हुन सक्ने फलफूलका जातहरूको लगत तयार गर्ने र सो अनुसार फलफूलको विरुवा तयार गर्ने प्रविधिहरू बारे व्यवहारिक ज्ञान दिने ।
- (घ) फलफूलको विरुवा प्रचार प्रसार गरी बढी लाभ लिने तरिका सिकाउने ।
- (ङ) यस तालीम सञ्चालनमा जिल्ला कृषि विकास कार्यालयबाट सहयोग लिने ।
- (च) सिजन अनुसारको तरकारीको वेर्ना उत्पादन गर्न सिकाउने ।

**७.४ कबुलियती वन व्यवस्थापन तालीम (२+३ दिन):** (क) यो तालीम नलिएका पुराना समूह र नयाँ गठन भएका समूहका दम्पत्तिहरू यस तालीममा सहभागी हुनेछन् ।

- (ख) २+३ दिने २ पटक गरी यो तालीम फिल्ड स्तरका ३ इकाइका कर्मचारीहरूले संयुक्त रूपमा कबुलियती वन क्षेत्रमै सञ्चालन गर्नेछन् ।
- (ग) नजिकैका कम्तिमा दुईवटा समूहका महिला पुरुषलाई पायक पर्ने गरी तालीम सञ्चालन हुनेछ ।
- (घ) तालीम पाठ्यक्रम बमोजिम गर्नु पर्नेछ ।
- (ङ) पहिलो पटकको २ दिने तालीममा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक कामहरू ३ वटै फिल्ड कर्मचारीहरूले निर्धारित पाठ्यक्रम अनुसार गर्नेछन् । दोस्रो दिन आगामी महिना भित्र समूहले कबुलियती वनमा गरिसक्नु पर्ने काम समेत फिल्डका कर्मचारीहरूले दिनु पर्नेछ ।
- (च) दोस्रो पटकको ३ दिने तालीम पुनः ३ वटै फिल्ड कर्मचारीले गत महिनाका सहभागीहरूलाई भेला गराई निजहरूले गरेको काम निरीक्षण गरी जग्गा विकास कार्यमा सहयोग पुऱ्याउने ।

- (छ) यो ३ दिने तालीमको अवधिमा जग्गा विकास गर्न तर्जुमा भएको योजना अनुसारको विउ, विजन, विरुवा आदि अनिवार्य रूपले सो ठाउँमा उपलब्ध भई सक्नु पर्नेछ ।
- (ज) प्रत्येक समूहले आफ्नो रजिष्ट्रमा प्राप्त भएको वीउ, विरुवा तथा अन्य सामाग्री र तालीम, ऋण प्राप्त आदि वारे अभिलेख राख्नु पर्नेछ ।
- (झ) आ.व. ०५५०/०५६ मा यो तालीम आठ दिनको लागि उल्लेख भएता पनि ५ दिनको मात्र तालीम सञ्चालन गर्ने ।

**७.५ डिवुटी व्यवस्थापन तालीम (३ दिने):** (क) प्रत्येक समूहले जडिवुटी कार्यमा रुचि भएका एक जना सदस्यलाई खटाई तालीममा भाग लिन लगाइनेछ ।

- (ख) तालीममा आफ्नो क्षेत्रमा र आफ्नो क्वुलियती वन क्षेत्रमा रहेका जडिवुटीको लगत तायार गरी लगाउने तरिका, जडिवुटीको रूपमा प्रयोग हुने बोटको भाग, व्यवस्थापन, सङ्कलन समय, प्रशोधन तरिका, मूल्य, बजार व्यवस्था वारे विस्तृत छलफल गराइनेछ ।
- (ग) क्षेत्रमा वा आफ्नो क्वुलियती वनमा हुने जडिवुटी सम्बद्धन र संरक्षण गर्ने वारेको महत्वको जानकारी गराइनेछ ।
- (घ) क्षेत्रलाई सुहाउँदो अन्य महत्वपूर्ण जडिवुटी वारे जानकारी गराउने ।

**७.६ उन्नत चुलो प्रोमोटर तालीम (७ दिने):** (क) समूहभित्र र समुदायमा उन्नत चूलोको प्रवर्द्धन गर्नको लागि कार्यक्रम सञ्चालन भएका क्षेत्रहरूबाट १/१ जना सकभर महिलालाई छनौट गरी उन्नत चुलो प्रोमोटर तालीम सञ्चालन गरिनेछ ।

- (ख) विगतमा उन्नत चुलो प्रविधि प्रसारवारे तालीम प्राप्त गरिसकेका र उन्नत चुलो जडान कार्यमा सहयोगी भई सकेका र सकभर समूहका सदस्य मध्येबाट सहभागी छनौट हुनेछ ।
- (ग) प्रोमोटर तालीम प्राप्त सहभागीहरूलाई १/१ सेट चुलो निर्माण औजार सामान निःशुल्क उपलब्ध गराइनेछ ।
- (घ) प्रोमोटर तालीम प्राप्त गरिसके पछि निजले पहिलो प्राथमिकता आफ्नो क्षेत्रमा रहेका क्वुलियती वन समूहका सदस्यहरूको घरमा र त्यसपछि समुदायमा उन्नत चुलो जडान गर्नमा सहयोग पुऱ्याउने छन् ।
- (ङ) चुलो जडानमा सहयोग पुऱ्याए बापत जडान भएको चुलो वराबरको नर्मस अनुसार अनुदान सहयोग जिल्ला वन कार्यालयबाट उपलब्ध हुनेछ ।

**७.७ अन्तरसमूह परिचालन तालीम (२ दिने):** (क) अन्तरसमूह समिति गठन भई समितिको पदाधिकारीको छनौट भएसकेपछि अन्तरसमूह समितिले आफ्नो मातहतका क्वुलियती वन समूहहरूलाई प्रभावकारी रूपमा सेवा पुऱ्याउन समितिका पदाधिकारीहरूलाई अन्तरसमूह परिचालन तालीम दिइनेछ ।

- (ख) समितिका पदाधिकारीहरू मध्ये समिति अध्यक्षको नेतृत्व दिने भूमिका सर्वोपरी रहने भएकोले जिल्ला भित्र गठन भई सकेका अन्तरसमूह समितिहरूका सबै अध्यक्षहरूलाई समावेश गरी उनीहरूको काम, कर्तव्य तथा कार्यक्रमहरूवारे जिल्ला स्तरमा तालीम सञ्चालन गरिनेछ ।

- (ग) अन्तरसमूह समिति परिचालन वारे कृषि विकास बैंक, साना किसान विकास आयोजनाको विशेष अनुभव रहेकोले निजहरूलाई मुख्य स्रोत व्यक्तिको रूपमा सहभागी बनाई तीनै निकायका कर्मचारीहरूबाट तालीम सञ्चालन हुनेछ।
- (घ) तालीममा अन्तरसमूह समिति सञ्चालन गर्नमा अनुभवी एकजना समिति अध्यक्षलाई स्रोत व्यक्तिको रूपमा लिन सकिनेछ।

- ७.८ समूह परिचालन तालीम (१ दिने):** (क) कबुलियती वन समूह प्रत्येक वर्ष जिल्लाहरूमा थप हुँदै गएका छन्। नयाँ समूह गठन भएपछि प्रत्येक समूहका सदस्यहरू र निजका दम्पतिलाई कबुलियती वन समूह सञ्चालन प्रक्रियाबारे आवश्यक तालीम थलोमा नै दिन सके समूह सञ्चालन प्रक्रिया छिटो र दिगो हुनेछ।
- (ख) कृषि विकास बैंक, साना किसान विकास आयोजनाका कर्मचारीहरूलाई समूह सञ्चालन प्रक्रिया वारे विशेष अनुभव रहेकाले उक्त क्षेत्रमा कार्यरत कृषि विकास बैंक, साना किसान विकास आयोजनाका कर्मचारीको सक्रियतामा यो तालीम सञ्चालन हुनेछ।
  - (ग) यस प्रकारको तालीम सञ्चालन गर्दा पुरानो तथा प्रभावकारी कबुलियती वन समूहको अध्यक्षलाई पनि स्रोत व्यक्तिको रूपमा लिनु पर्नेछ।

**८. भ्रमण:** निम्न बमोजिमको भ्रमणको सम्पूर्ण खर्च वन कार्यालयको नर्मस अनुसार हुनेछ :

- ८.१ कृषक भ्रमण (जिल्ला भित्र):** (क) नयाँ समूहहरूबाट छनोट भई आएका १-१ जना व्यक्तिलाई समावेश गरी जिल्ला भित्र उदाहरणीय समूहहरूमा ३ दिनमा नवढाई भ्रमण गराइनेछ।
- (ख) भ्रमणमा महिलाहरूको सहभागितालाई प्रोत्साहन गरिनु पर्नेछ।
  - (ग) भ्रमणको उद्देश्य कबुलियती वनमा सफलतापूर्वक काम गरिरहेका समूहको नयाँ समूहसँग अनुभवको आदान-प्रदान गरी कार्यक्रम प्रति अठोट र आत्म विश्वास जगाउनु हो।
- ८.२ कृषक भ्रमण (अन्तर जिल्ला):** (क) सकभर पुरानो समूहबाट छनोट भई आएका १-१ जना व्यक्तिलाई समावेश गरी अन्य जिल्लाहरूमा तीनवटै निकायहरूसँग सम्बन्धित सफल कार्यस्थलहरू भ्रमण १० दिनमा नवढाई गराइनेछ।
- (ख) भ्रमणमा महिलाहरूको सहभागितालाई प्रोत्साहन गरिनु पर्नेछ।
  - (ग) यसमा तीनवटै निकायका १-१ जना जिल्लास्तरबाट कार्यक्रम हेतै कर्मचारी समावेश गरिनेछ।
- ८.३ पिल्डमा कार्यरत कर्मचारीहरूको भ्रमण (अन्तर जिल्ला):** (क) अन्तर जिल्ला कृषक भ्रमण भएको क्षेत्रमा यो बढीमा १० दिनको भ्रमण गराइनेछ।
- (ख) तीनवटै निकायका कार्यक्रमसँग सम्बन्धित स्थलगत कर्मचारीहरूलाई समावेश गरी यो भ्रमण सञ्चालन गरिनेछ।
  - (ग) यस भ्रमणको उद्देश्य कार्यक्रम परिचालन गर्न कर्मचारीहरूमा अठोट र आत्मविश्वास जगाउनु हो।
  - (घ) व्यवस्था मिल्ने भए कृषक भ्रमण र यस भ्रमणको कार्यक्रम एकै पल्ट पनि गर्न सकिनेछ।

- (ड) कार्यक्रमांग सम्बन्धित गैरसरकारी संस्थाका स्थानीय व्यक्तिलाई समेत भ्रमणमा समावेश गराइनेछ ।
- ९. नर्सरी व्यवस्थापन सहयोगः** (क) नर्सरी व्यवस्थापन तालीम प्राप्त गर्ने नयाँ समूहले नर्सरी सञ्चालन गर्ने नर्सरी व्यवस्थापन सहयोग प्राप्त गर्नेछन् ।  
 (ख) नर्सरी सञ्चालन गरेसम्मको लागि शुरुमा प्रति नर्सरी वन कार्यालयसँग सम्झौता भए बमोजिम विरुवा उत्पादन गर्न आवश्यक पोलिथिन थैली, एक वर्गमिटर माटो चाल्ने जाली, सरदर प्रति नर्सरी ३०० मिटर आधा इन्चीको पोलिथिन पाइप, भारी, एक सावेल र रजिष्टर जिल्ला वन कार्यालयबाट उपलब्ध हुनेछ ।  
 (ग) विशेष परिस्थितिमा नर्सरी संख्याको आधारमा कूल मिटर पाइपमा नबढाई आवश्यकता अनुसार नर्सरीलाई थपघट पाइप, ह्याण्ड पम्प वा २०० लिटर ड्रमको व्यवस्था जिल्ला वन कार्यालयबाट गर्न सक्नेछ ।  
 (घ) विरुवा लिनेवारे वन कार्यालयले सम्झौता गर्दा घटीमा प्रजाती अनुसार ६" भन्दा अग्लो स्वस्थ विरुवा मात्र खरिद गर्ने । साना विरुवाहरु स्वस्थ रहेमा अर्को आ.व.मा प्राथमिकता दिई खरिद गर्ने व्यवस्था गरिनेछ ।  
 (ड) सम्झौता गर्दा कुन जातको कति संख्यामा कुन ठाउँमा विरुवा लगाउने हो सो स्पष्ट उल्लेख हुनु पर्दछ ।  
 (च) नर्सरी सञ्चालन गर्ने व्यक्तिले कुन जातको कति विरुवा कसलाई वितरण भएको हो स्पष्ट खुल्ने गरी रेकर्ड राख्ने ।  
 (छ) सम्बन्धित वन इकाइले पनि कुन समूहको नर्सरीबाट कुन जातको कति विरुवा खरिद गरी कुन ठाउँमा वितरण भएको हो सोको रेकर्ड राख्ने र सोको एकप्रति जिल्ला वन कार्यालयलाई उपलत्तथ गराउने । नर्सरी व्यवस्थापन सहयोगको लागि आवश्यक प्राविधिक सहयोग सम्बन्धित रेजरबाट उपलब्ध हुनेछ ।  
 (ज) सबै सञ्चालन भझरेका नर्सरीहरुमा सम्झौता अनुसारको विरुवा उत्पादन गर्न वित्र र पोलिव्याग उपलब्ध गराउने ।  
 (झ) नजिकैको सामुदायिक वन नर्सरीबाट समूहले विरुवा लिन चाहेमा विरुवा खरिद गर्न सकिनेछ ।
- १०. बीउ खरिद तथा वितरणः** (क) करार सम्झौता समूहसँग भए बमोजिमको कुन कुन जातको बीउ कति परिमाणमा चाहिन्छ अनुमान गरी बीउ उपलब्ध हुने स्थान पहिचान गर्ने ।  
 (ख) पहिचान भएका ठाउँमा समूहका नर्सरी तालीम प्राप्त व्यक्तिलाई बीउ सङ्गलन गर्न लगाई निजबाट सङ्गलन भएको राप्ने बीउ आफ्नो कार्यालयको नर्मस अनुसार खरिद गरी समूह नर्सरीमा आवश्यकता अनुसार निःशुल्क वितरण गर्ने ।  
 (ग) स्थानीय स्तरमा बीउ उपलब्ध हुन नसकेमा वन कार्यालयले अन्य क्षेत्रबाट पनि बीउ खरिद गरी माग अनुसार बीउ उपलब्ध गराइनु पर्नेछ ।  
 (घ) समूह नर्सरीमा निःशुल्क बीउ वितरण गरिनेछ । सोको रेकर्ड सम्बन्धित इकाइमा राखि आफ्नो कार्यालयमा एकप्रति पठाउनु पर्नेछ ।  
 (ड) नर्सरी सञ्चालन गर्नेले स्थानीय स्तरमा नै बीउ सङ्गलन गरेमा बीउ ल्याए पछि नर्सरी सञ्चालन गर्नेलाई रकम भुक्तान गर्ने । यसो गर्न सके नर्सरीमा छिटो विरुवा उत्पादन गर्न सकिनेछ ।

**११. विरुवा खरिद तथा वितरण:** (क) समूह नर्सरीसँग विरुवा खरिद गर्ने सम्झौता गर्दा आफ्नो कार्यालयको नर्मस अनुसार सम्झौता गर्ने ।

- (ख) नर्मस अनुसार सम्झौता गर्दा कुनै विरुवाको परलमोल पनि नउठी नर्सरीलाई घाटा पर्ने देखिएमा सो बारे आफ्नो उचित राय सहित केन्द्रमा पत्राचार गर्ने ।
- (ग) समूह नर्सरीबाट विरुवा उत्पादन हुन नसकेमा छिमेकको समूह नर्सरी, सो नभएमा सामुदायिक नर्सरी र सो पनि नभएमा निजी नर्सरीबाट पनि नर्मस बमोजिम विरुवा खरिद गरी समूहमा वितरण गर्न सकिनेछ ।
- (घ) समुदायमा निजी वृक्षारोपणको लागि विरुवा उपलब्ध गराउँदा कम्तिमा दश पैसा प्रति विरुवाको दरले सम्बन्धित समूहले मूल्य लिई सो उठेको रकम समूह कोषमा जम्मा गर्न सक्नेछन ।
- (ङ) कृषकको आकांक्षा अनुरूप र सकभर बहुउद्देशीय विरुवाहरु जस्तै: लप्सी, चिउरी, किम्बु, बडहर, ओखर आदि विरुवा उत्पादनमा जोड दिइनु पर्नेछ ।

**१२. ग्रामिण पूर्वाधार विकास कार्य:** (क) यस कार्यबाट कवुलियती वन समूहहरु तथा सो क्षेत्रका समुदायको उत्पादन बजारमा पुऱ्याउन समयको बचत र दुरी कम हुन जानु को साथै समुदायमा साना खानेपानी कार्यक्रम तथा स्कूल सुधारबाट सहयोग पुग्न जानेछ ।

- (ख) यस कार्यको लागि प्रत्येक समूहले ५ वर्ष अवधिको लागि जम्मा रु १५,०००। रमक प्राप्त गर्नेछन । समूहले वेरलै वा अरु नजिकका समूहहरुको रकम समेत समावेश गरी आफ्नो क्षेत्रको गोरेटो पुल-पुलेसा सुधार, स्कूल सुधार, साना खानेपानी कार्यक्रम सञ्चालन गरी समूह तथा समुदाय लाभान्वित हुनेछन ।
- (ग) वार्षिक कार्यक्रममा योजना समावेश गराएपछि सम्बन्धित समूहहरुको प्रतिनिधित्व हुने गरी गठन गरिएको समितिले कार्यक्रम सञ्चालन गर्नेछ ।
- (घ) यस प्रकारको प्रत्येक कार्यमा बढी भन्दा बढी जनसहभागिता जुटाई प्राप्त हुने रकम सकभर सामाग्री खरिदमा प्रयोग गरिनु पर्नेछ ।
- (ङ) यस प्रकारको कार्यमा कृषि विकास बैंकको वा जिल्ल स्थित अन्य कार्यालयहरुको वा प्रोजेक्ट कोओडिनेटरबाट खटाइएका प्राविधिज्ञको सहयोग लिइनेछ ।
- (च) यसरी खर्च हुने रकम प्रत्येक समूहका लागि के किति खर्च भयो, सोको अभिलेख जिल्ला वन कार्यालयमा अनिवार्य रूपमा राखिनु पर्नेछ ।

**१३. आयमूलक कार्यक्रम:** यस अन्तर्गत छिटो आय हुने खालका तालीम र कार्यहरु हुनेछन । यस कार्यक्रम सञ्चालन गर्दा निम्न विषयमा ध्यान दिइनु पर्नेछ :

- (क) आयमूलक कार्य तथा स्थानीय स्रोत र साधनमा आधारित सीप विकास तालीम समूहका सदस्यहरुलाई उपलब्ध गराउन कार्यक्रम निर्धारण गरिएको छ ।
- (ख) निर्धारित तालीम कार्यक्रम स्रोत व्यक्तिहरुको सहयोगमा सञ्चालन गरिनेछ ।
- (ग) तालीम सम्बन्धी कार्यमा रुचि भएका र तालीम सकिएपछि परियोजना अनिवार्य रूपमा सञ्चालन गर्ने खालका व्यक्तिहरु मात्र यस तालीममा सहभागी हुन पाउनेछन ।
- (घ) यस प्रकारको तालीममा उपयुक्त सहभागीहरु छनौट गरी पठाउने कार्यको लागि सम्बन्धित साना किसान विकास आयोजना वा सम्बन्धित बैंक शाखा, प्रशाखा, उपशाखालाई पनि अनुरोध गरिनेछ ।
- (ङ) तालीम सिकाइ आएपछि परियोजना सञ्चालन गराउन आवश्यक ऋण तथा अन्य सहयोग सम्बन्धित आयोजना, बैंकबाट अनिवार्य रूपमा उपलब्ध गराइनु पर्नेछ ।

- (च) यस प्रकारको तालीममा महिलालाई प्राथमिकता दिइनु पर्नेछ ।  
 (छ) सकभर समूहभित्रको एक व्यक्तिलाई एकै किसिमको तालीममा मात्र सहभागी बनाई सीपको सदुपयोग गराइनेछ ।

- आयमूलक कार्यक्रमहरू:** (क) कबुलियती वन समूहले प्राप्त गरेको वन क्षेत्रबाट छिटो आय हुने खालको कार्यहरू मध्ये उन्नत घाँस, अमृसो, बाँस, निगालो लगाउने कार्यहरू उत्साहवर्धक देखिएको छ । सम्बन्धित निकायहरूले विभिन्न प्रकारका वनस्पतीहरू कबुलियती वनमा रोप्न किसानहरूलाई उपलब्ध गराए अनुसार कस्तो किसिमको विरुवा कस्तो ठाउँमा हुन सक्ने किसानलाई समूह गठन पछिको दुई वर्ष भित्र अनुभव प्राप्त हुने गरेकोछ ।  
 (ख) दुई वर्ष पुराना समूहहरू कबुलियती वन क्षेत्रमा प्रत्येक सदस्यले अनिवार्य रूपमा ११ रोपनीमा अमृसो र अर्को ११ रोपनीमा बाँस वा निगालो आफैले विरुवा सङ्गलन गरी रोप्ने कार्य गरी विरुवा हुर्केमा जिल्ला वन कार्यालयले नर्मस अनुसार रकम किसानलाई भुक्तानी दिनेछ, र १७०० मिटर भन्दा उचाइको जग्गामा निगालो र जडिवुटीमा जोड दिइनेछ ।  
 (ग) विरुवा हुर्के पछि किसानले रकम भुक्तानी लिनको लागि समूहले आफ्नो सदस्यहरू मध्ये कक्षसले कर्ति विरुवा कहाँ लगाई हुर्काएको सो को लगात प्रमाणित गरेको पत्र जि.व.का. मा पेश गर्नु पर्नेछ । सम्बन्धित रेज्जरले स्थलगत निरीक्षण गरी हुर्किएको विरुवाहरूको गोटा गन्ती गरी सिफारिश गरेको आधारमा जि.व.का. बाट समूह मार्फत किसानलाई भुक्तानी हुनेछ । एक रोपनीमा अमृसो ३५० विरुवासम्म, बाँस १० बोट र निगालो १२५ बोटसम्म रोप्न सकिनेछ ।  
 (घ) हुर्केको विरुवाको भुक्तानी दिनुभन्दा पहिले जि.व.का.मा गा.वि.स., वडा, समूह, सदस्यको नाम, विरुवाको जात र संख्या, भुक्तानी भएको मिति र रकम आदि खुलाई प्रमाणित गराई रजिष्टर राखिएको हुनु पर्नेछ ।  
 (ङ) जडिवुटीको प्रचार प्रसारको लागि जुन क्षेत्रमा जुन किसिमको मूल्यवान जडिवुटी हुने जानकारी किसानलाई छ, सोही किसिमको जडिवुटीको बीउ, विरुवा एक रोपनी कबुलियती वन जग्गामा प्रति समूह सदस्यलाई लगाउन लगाउने र सो को नर्मस अनुसार भुक्तानी दिने ।  
 (च) मौरी पालन कार्यक्रम मौरी पालन हुने गरेकोक्षेत्रमा सिमित गरिनेछ । समूहभित्र कसैले मौरी पालेको छ, भने त्यस किसिमको व्यक्तिहरूलाई समावेश गरी आधुनिक मौरी पालन तालीमको व्यवस्था गरी तिनीहरूलाई आफ्नो क्षेत्रमा मौरी पालन कार्यमा उत्प्रेरक, महको बजार व्यवस्थापकको रूपमा उपयोग गरिनेछ । निजको सिफारिशमा समूहका अन्य सदस्यहरूलाई मौरी पालनको लागि ऋणको व्यवस्था बैंकबाट गरिनेछ । जिल्लाहरूमा कृषि विकास कार्यालयले मौरी पालनबाटे प्रचार प्रसारको काम गरिरहेकाले उक्त कार्यालयको सहयोग लिनु वेश हुनेछ ।  
 (छ) माग भए बमोजिम अन्य आयमूलक कार्य पनि गराउन सकिनेछ ।

१४. **उन्नत चुलो जडान:** (क) उन्नत चुलो प्रोमोटरको तालीम प्राप्त व्यक्तिले प्राथमिकताको आभारमा आफ्नो क्षेत्र अन्तर्गतका कबुलियती वन समूह वा सदस्यहरूमा र समुदायमा समेत उन्नत चुलो जडान कार्य गराउनेछन् ।  
 (ख) उन्नत चुलो जडान कार्यको लागि जिल्ला वन कार्यालयबाट प्रोमोटरलाई प्रति चुलो अनुदान प्राप्त हुनेछ ।  
 (ग) प्रोमोटरले आफ्नो क्षेत्रका समूह तथा समुदायमा गई चुलो सम्बन्धी प्रचार प्रसार गरी उपभोक्ता समूह तथा समुदायलाई यसको उपयोगिताबाटे महसुस गराई चुलोको माग सङ्गलन गर्नेछन् ।

माग सङ्कलन गर्दा समूहको नाम, जडान गराउने सदस्यको नाम, समुदायको भए घरमूलीको नाम, गा.वि.स., वडा नं. आदि उल्लेख गरी लगत रेब्जरको सिफरिशमा जिल्ला वन कार्यालयमा उपलब्ध गराउनेछन् ।

- (घ) माग सङ्कलन लगत अनुसार चुलो जडान गरिएको प्रतिवेदन पेश गरेपछि अनुदानको प्रथम किस्ता भुक्तनी रेब्जरको सिफरिशमा गरिनेछ ।
- (ङ) चुलो जडान गरिसके पछि प्रोमोटरले एक महिनाभित्र प्रत्येक चुलोको अनुगमन गरी चुलोको कमी कमजोरी हटाई प्रत्येक चुलो राम्ररी चलेको र उपभोक्ताले चुलो राम्ररी अपनाएको भनी सही गरेको कागज पेश हुन आएपछि अनुदानको दोस्रो किस्ता भुक्तानी रेब्जरको सिफरिशमा गरिनेछ ।
- (च) पड्कने खालको ढुङ्गा पाइने ठाँउमा चुलो जडान गर्दा आवश्यक पर्ने फलामे छडको लागि रु. ५०। सम्म खर्च प्रति चुलो व्यहारिने र थप रकम आवश्यक परेमा उपभोक्ताले नै व्यहोर्ने छन् ।
- (छ) क्षेत्र अनुसार गा.वि.स, वडा, समुदायका व्यक्ति, समूहको सदस्यहरु कहाँ जडान भएको चुलोको लगत वन कार्यालयमा राखिनेछ ।

१५. उत्कृष्ट समूह प्रतियोगिता: (क) जेष्ठ आष्ट भित्र एक वर्ष पुरानो भइसकेका समूहहरु मध्ये उत्कृष्ट कार्य गरेको समूहहरुलाई कदर पत्र र नगद पुरस्कार दिइनेछ ।

(ख) उत्कृष्ट समूह छनौट गर्दा निम्न बमोजिमको आधारमा मूल्याङ्कन फर्म तयार गरी समूहले आफ्नो मूल्याङ्कन आफैले गरी सोको आधारमा जिल्ला समन्वय कार्यदलले छनौट गर्नेछ :

- (१) कबुलियती वनमा चरीचरन रोक्ने कार्य भएको,
- (२) आफ्नो वस्तुहरु बधुवा गरी पाल्ने,
- (३) नर्सरी सञ्चालन गरी बढी विरुवा उत्पादन गर्ने,
- (४) प्राकृतिक वनको राम्रो व्यवस्था गर्ने,
- (५) बढी उन्नत धाँस लगाई उपयोगमा ल्याउने,
- (६) पशु बढी उत्पादनशिल भएको,
- (७) समूहको वैठक नियमित वस्ने र समूह नियमको पालना गर्ने,
- (८) वचत सङ्कलन र वचत परिचालन राम्रो गर्ने,
- (९) ऋणको सदुपयोग गर्ने, ऋणको भाखा ननधाउने र अन्य आयमूलक क्रियाकलाप गर्ने तथा
- (१०) सामाजिक र सामुदायिक कार्यमा सधाउने आदि ।

(ग) छनौट भएका समूह नेताहरुलाई वातावरण दिवसको अवसरमा बोलाई समारोहमा कदरपत्र तथा नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

- (घ) नगद पुरस्कार समूहको कोषमा जम्मा हुनेछ ।  
(ङ) पुरस्कार नर्मस अनुसार हुनेछ ।

१६. गैरसरकारी संस्थानको सहभागिता: (क) बढ्दो कार्यक्रम अनुसार जनशक्ति प्राप्त हुन नसक्ने र कर्मचारीलाई बढी कार्यबोझ दिँदा स्तरयुक्त काम हुन नसक्ने र थप रोजगारीको अवसर समेत उपलब्ध गराउन गैर सरकारी संस्थाहरुलाई परीक्षणको रूपमा परिचालन गरिएको हो ।

- (ख) यी संस्थाले तीनै निकायको आधिकारिक रूपमा सम्बन्धित निकायहरुले नै गर्नुपर्ने प्राविधिक काम समेत सबै काम गर्नु पर्नेछ जस्तै सूचना प्रकाशन, वन सिमाङ्गन, पशु चिकित्सा सेवा आदि ।
- (ग) यी संस्थाहरुलाई आफ्नो प्रशासनिक, विकास खर्चको रूपमा न्युनतम रकम दिइएको हुँदा यिनीहरुले गरेको काममा समूहले पाउने सम्पूर्ण सहयोगको लागि जिम्मेवार हुनेछन र सम्बन्धित निकायको बजेटबाट व्यहोर्नु पर्नेछ ।
- (घ) यी संस्थाले आफ्नो काम पुरा नगरेमा संस्था स्वयं जिम्मेवार भई निजसँग आयोजनाले गरेको सम्झौता रहे हुन सक्नेछ ।
- (ड) यी संस्थाहरुले गर्ने काम लक्ष्य निर्धारण भई बजेटमा समेत व्यवस्था भएकोमा उक्त संस्थाको अर्कमण्यताले गर्दा लक्ष्य बमोजिम काम स्वतः नहुने हुँदा उक्त लक्ष्य पूर्ति नभए वापत सम्बन्धित निकाय जिम्मेवार हुने छैन ।
- (च) तर उक्त संस्थाले सम्बन्धित निकायबाट समयमा प्राप्त गर्नु पर्ने आधिकारिक सहयोग र समर्थन अनिवार्य रूपले सम्बन्धित निकायले पुऱ्याउनु पर्नेछ ।

#### **१७. प्रगति प्रतिवेदन तयारी:**

- १७.१ चौमासिक प्रतिवेदन:** (क) चौमासिक कार्यक्रम अनुरूप सम्पन्न भएको कार्यहरुको प्रगति समावेश गरी प्रत्येक चौमासिकको प्रगति प्रतिवेदन सम्बन्धित केन्द्रीय, जिल्ला तथा सेवा केन्द्रसम्म अर्को चौमासिकको पहिलो महिना भित्र उपलब्ध गराइसक्नु पर्नेछ ।
- (ख) यस प्रतिवेदन निम्न बमोजिमको ढाँचामा तयार गरिनु पर्दछ :
- (१) आयोजनाको परिचय
  - (२) चौमासिकमा भएका कार्यक्रमहरु, प्रत्येक कार्यक्रमबाटे छोटकरीमा कसरी, कहाँ, कहिले, किसान तथा कर्मचारी संख्या (महिला पुरुष) आदिबाटे विवरण दिनु पर्नेछ ।
  - (३) कार्यक्रममा महिलाको सहभागिता
  - (४) कार्यक्रममा सहभागी अन्य कार्यालयहरु र प्रेजेक्ट, एन. जि. ओ. संगको समन्वय स्थिति ।
  - (५) कबुलियती वन समूहहरुमा भएको मुख्य मुख्य बादबिवाद ।
  - (६) देखिएका समस्याहरु र समाधान गर्न सुझाव
  - (७) अन्य कार्यहरु:
    - जिल्लाबाट गरिएको सुपरीवेक्षण
    - केन्द्रबाट गरिएको सुपरीवेक्षण
    - आयोजना भ्रमणमा आएका आगान्तुकहरु
  - (८) तालिकाहरु:
    - (क) चौमासिक लक्ष्य र प्रगति
    - (ख) चौमासिक बजेट र खर्च
    - (ग) तालीम, गोष्ठी तथा भ्रमणको विवरण (महिला पुरुष तथा स्रोत कर्मचारीहरुको संख्या, स्थानहरु समेत)
    - (घ) वार्षिक कार्य तालिका (प्रथम चौमासिक प्रतिवेदनमा मात्र)
    - (ङ) अन्य

- १७.२ वार्षिक प्रगति प्रतिवेदनः** (क) वार्षिक प्रगति प्रतिवेदन पुस्तिका अर्को आर्थिक वर्षको पहिलो चौमासिक भित्र केन्द्रमा पुग्नु पर्नेछ ।
- (ख) वार्षिक प्रगति प्रतिवेदन निम्न बमोजिमको ढाँचामा तयार गरिनु पर्नेछ :
१. कबुलियती वन कार्यक्रम र वन, पशु सेवा, बैंक/साना किसान विकास आयोजना आदिको फिल्ड अफिस समेत दर्शाउने गरी जिल्लाको नक्सा
  २. जिल्ला विवरण (छोटकरीमा)
    - २१। भौगोलिक
    - २२। जलवायु (तापक्रम, वर्षा)
    - २३। जग्गाको उपयोग
    - २४। वनको किसिम तथा क्षेत्रफल
    - २५। जनसंख्या (जाती समेत)
    - २६। शिक्षा
    - २७। यातायात
    - २८। सञ्चार
    - २९। स्वास्थ्य
    - २१०। विजुली
    - २११। बैंक तथा साना किसान विकास आयोजनाहरु
    - २१२। अन्य सम्बन्धित संस्थाहरु
  ३. कार्यालयको परिचय
    - ३.१ कार्यालयको उद्देश्य
    - ३.२ कार्यालयको संगठन तथा कर्मचारीहरुको व्यवस्था
    - ३.३ कार्यालयको फिल्ड इकाईहरु र ढाक्ने गा. वि. स. हरु
    - ३.४ कार्यालयको विभिन्न कार्यक्रमहरु
  ४. आयोजना परिचालन
    - ४.१ आयोजनाको संक्षिप्त जानकारी
    - ४.२ वार्षिक कार्यक्रम र लक्ष्य
    - ४.३ वार्षिक लक्ष्य र प्रगति
  - (५) कबुलियती वन समूहबाटे जानकारी:
    - (क) महिला सदस्य संख्या
    - (ख) क्षेत्रफल
    - (ग) हस्तान्तरण वर्ष, आदि
    - (द) कबुलियती वन नर्सरी र विरुवा उत्पादन
  - (६) कबुलियती वन विकास
    - ७.१ पुनरोत्पादनले ढाकेको क्षेत्र
    - ७.२ बृक्षरोपणले हालसम्म ढाकिएको क्षेत्र
    - ७.३ घाँस (स्टाइलो, मोलासेज) ले ढाकिएको क्षेत्र
    - ७.४ बाँस, निगालोले ढाकिएको क्षेत्र
    - ७.५ अन्य आयमूलम विरुवाले ढाकेको क्षेत्र
    - ७.६ कार्ययोजना नविकरण

८. आयमूलक कार्यक्रम र त्यसको प्रभावकारिता

(क)

(ख)

(ग)

९. सुधारिएको चुल्होको जडान र प्रयोग

१०. ग्रामिण पूर्वाधार कार्यक्रम

११. अन्य सामाजिक वितरण

१२. तालीम/गोष्ठी/अध्ययन भ्रमण

(क) कर्मचारी

(ख) किसान

(ग) केन्द्रस्तरको तालीममा भाग लिएका कर्मचारी र किसान

१३. कबुलियती वन कृषक समूह, बचत तथा ऋणको स्थिति:

(क) नियमित समूह बैठक

(ख) नियमित समूह बचत

(ग) समूह बचत परिचालन

(घ) ऋण प्राप्त भएको

(ङ) ऋण तिरेको

(च) भाषा नावेको ऋण

१४. अन्तरसमूह गठन र स्थिति

१५. प्रतियोगिता र पुरस्कार

१६. समन्वयः

(क) जिल्ला र फिल्ड स्तर

(ख) अन्य निकायहरूसँग समन्वय

१७. कार्यक्रममा महिलाको सहभागिता

१८. गैंड सरकारी संस्थाको कार्यक्रम

१९. कबुलियती वन र सामुदायिक वनबीच समन्वय

२०. मुख्य मुख्य आगान्तुकहरूबाट कबुलियती वनमा भएको भ्रमण विवरण

२१. कार्यक्रमबाट भएको प्रभाव

२२. भवन निर्माण तथा सम्भार

२३. समूहहरूबाट भएका उल्लेखनीय कार्यहरू

२४. अन्य उल्लेखनीय कार्यहरू

२५. तालिकाहरू

२५.१ वार्षिक कार्यक्रम लक्ष्य तथा प्रगति

२५.२ गत वर्षहरूको समेत गरी एकमुष्ठ लक्ष्य र प्रगति

२५.३ वार्षिक बजेट र खर्च

२५.४ गत वर्षहरूको समेत गरी एकमुष्ठ बजेट र खर्च

२५.५ गत वर्षहरूको समेत देखिने गरी कबुलियती वन समूह लगत

२५.६ नर्सरीहरूको लगत तथा अवस्था

२५.७ कर्मचारीहरूको नाम नामेसी लगत, काम गरेको अवधि

२५.८ कबुलियती वन समूहको लगत

(ग) उल्लेखित हरेक विषयमा कम्तिमा केही लखिनु पर्नेछ। प्रतिवेदन नेपालीमा लेख्न सकिनेछ।

## जिल्ला वन समन्वय समितिको स्थापना र सञ्चालन निर्देशिका, २०६२

स्वकृत मिति :

२०६२।०३।१०

### प्रस्तावना

जिल्लामा रहेका वन स्रोतहरु - वन क्षेत्र, भू तथा जलाधार क्षेत्र, संरक्षित क्षेत्र, मध्यवर्ति क्षेत्र, वनस्पति, वन अनुसन्धान, जैविक विविधता र प्राकृतिक वातावरणको संरक्षण, वैज्ञानिक व्यवस्थापन एवं दीगो उपयोगद्वारा वातावरणीय सन्तुलन कायम राख्ने, वनजन्य उत्पादनमा बृद्धि गरी जिल्लावासीको आवश्यकता पूरा गर्ने, रोजगारीका अवसर सृजना गरी गरीबि निवारणमा सहयोग पुऱ्याउने, वन स्रोत व्यवस्थापनबाट प्राप्त हुने लाभहरूलाई उचित ढंगले वितरण गरी सामाजिक न्याय स्थापना गर्न सहयोग पुऱ्याउने, राष्ट्रिय तथा स्थानीय राजश्व बृद्धि गर्ने जस्ता उद्देश्यहरुको परिपुर्तिमा सहयोग पुऱ्याउन वन नियमावली, २०५१ को दफा ६७ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सरोकारवालासँगको व्यापक छलफल र सहमतिको आधारमा वन तथा भू-संरक्षण मन्त्रालयले यो निर्देशिका तयार गरी लागू गरेको छ ।

### परिच्छेद - १

#### प्रारम्भिक

१. संक्षिप्त नाम तथा प्रारम्भ : (१) यस निर्देशिकाको नाम “जिल्ला वन समन्वय समितिको स्थापना र सञ्चालन निर्देशिका, २०६२” रहेको छ ।  
(२) यो निर्देशिका तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-
  - (क) “ऐन” भन्नाले वन ऐन, २०४९ सम्झनु पर्दछ ।
  - (ख) “नियमावली” भन्नाले वन नियमावली, २०५१ सम्झनु पर्दछ ।
  - (ग) “मन्त्रालय” भन्नाले वन तथा भू-संरक्षण मन्त्रालय सम्झनु पर्दछ ।
  - (घ) “दिग्दर्शन” भन्नाले वनको साफेदारी व्यवस्थापन दिग्दर्शन, २०६० सम्झनु पर्दछ ।
  - (ङ) “उपभोक्ता समूह” भन्नाले ऐन, नियमावली, दिग्दर्शन संयोजित, गठित समूहलाई जनाउनेछ ।
  - (च) “उपभोक्ता” भन्नाले वन संरक्षण गर्ने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भई त्यसको लाभमा सहभागिता हुने व्यक्ति वा घरपरिवारलाई जनाउने छ ।
  - (छ) “समन्वय समिति” भन्नाले यस निर्देशिकाको दफा ४ बमोजिम गठित जिल्ला वन समन्वय समिति सम्झनु पर्दछ ।
  - (ज) “इकाई” भन्नाले यस निर्देशिकाको दफा ११ बमोजिम गठित इकाई सम्झनु पर्दछ ।
  - (झ) “साफेदार” भन्नाले नेपाल सरकार, वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गतका निकायहरु (वन विभाग, क्षेत्रिय वन निर्देशनालय, जिल्ला वन कार्यालय, जिल्ला भू-संरक्षण कार्यालय), स्थानीय सरकार (जिविस, गाविस र नपा) र सम्बन्धित वनका वन सम्पदाको उपभोग गर्ने उपभोक्ताहरूलाई सम्झनु पर्दछ ।

- (ञ) “सरोकारवाला” भन्नाले खण्ड “भ” मा भएका निकायहरुका साथै सम्बन्धित वनको संरक्षण एवं विकासमा चासो राख्ने विभिन्न सरकारी निकायहरु जिल्ला वन कार्यालय, जिल्ला पशु विकास कार्यालय, महिला विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, वन्यजन्तु आरक्षको कार्यालय, गैर सरकारी संस्था, राजनीतिक दल, वन तथा वातावरणसँग सम्बन्धित समूहहरु, वन पैदावारसँग सम्बन्धित उद्यमीहरु, स्थानीय पत्रकारलाई सम्झनु पर्दछ ।
- (ट) “सम्बन्धित निकाय” भन्नाले वन तथा भू-संरक्षण मन्त्रालय, स्थानीय विकास मन्त्रालय, वन विभाग, भू-संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, क्षेत्रिय वन निर्देशनालय, जिल्ला विकास समिति, जिल्ला वन कार्यालय, जिल्ला भू-संरक्षण कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष कार्यालय र जिल्ला वन समन्वय समितिलाई जनाउनेछ ।
- (ठ) “स्थानीय निकाय” भन्नाले गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समितिलाई सम्झनु पर्दछ ।
- (ड) “वन” भन्नाले पूर्ण वा आशिंक रूपमा रुखहरुले ढाकिएको क्षेत्र सम्झनु पर्दछ ।
- (ढ) “अध्यक्ष” भन्नाले जिल्ला वन समन्वय समितिको अध्यक्ष सम्झनु पर्दछ ।
- (ण) “सदस्य” भन्नाले जिल्ला वन समन्वय समितिको सदस्य सम्झनु पर्दछ र सो शब्दले समितिका अध्यक्ष समेतलाई जनाउने छ ।
- (त) “सदस्य सचिव” भन्नाले जिल्ला वन समन्वय समितिको सचिवलाई सम्झनु पर्दछ ।
- (थ) “सचिव” भन्नाले जिल्ला वन समन्वय समितिको इकाईको सचिवलाई जनाउने छ ।
- (द) “क्षेत्रीय वन समन्वय समिति” भन्नाले क्षेत्रिय वन निर्देशकको संयोजकत्वमा गठन भएको क्षेत्रीय स्तरको समिति सम्झनु पर्दछ ।
- (ध) “उप-समिति” भन्नाले यस निर्देशिकाको दफा ९ बमोजिम गठित उप-समिति सम्झनु पर्दछ ।

### ३. लक्ष्य तथा उद्देश्य : जिल्ला वन समन्वय समितिको लक्ष्य तथा उद्देश्य देहाय बमोजिम हुने छः

- (क) **लक्ष्य :** जिल्लाको प्राकृतिक वातावरण र वन क्षेत्रको जैविक श्रोतहरुको संरक्षण, व्यवस्थापन एवं दीगो उपयोगको लागि आवश्यक समन्वय गरी वातावरणीय सन्तुलन कायम गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने ।
- (ख) **उद्देश्य :** वन क्षेत्रको राष्ट्रिय नीति अनुरूप जिल्लाको वन क्षेत्रको समष्टिगत व्यवस्थापनको लागि सम्बन्धित सरोकारवालाहरुको साफेदारी एवं सहभागितामा वन क्षेत्रको संरक्षण एवं व्यवस्थापन गर्न योजनाको तर्जुमा गर्ने, कार्यान्वयनमा समन्वय एवं अनुगमन गर्ने र प्राप्त हुने लाभहरु गरिबी न्यूनीकरण र लैङ्गिक समानता प्रबढ्दन गर्ने कार्यमा सहयोग गर्ने ।

### **परिच्छेद - २**

#### समन्वय समितिको गठन र कार्य सञ्चालन

### ४. जिल्ला वन समन्वय समितिको गठन : (१) जिल्ला विकास समितिले देहाय बमोजिमको क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी बढीमा २७ जना सदस्य रहने गरी समन्वय समितिको गठन गर्नेछ :

- |     |  |             |
|-----|--|-------------|
| (क) | जिल्ला विकास समितिको सभापति  | - अध्यक्ष   |
| (ख) | जिल्ला विकास समितिको सम्बन्धित विषयगत समितिको संयोजक   | - सदस्य     |
| (ग) | जिल्ला विकास समितिले तोकेको जिल्ला विकास समितिको महिला सदस्य- (एक)   | - सदस्य     |
| (घ) | जिल्ला विकास समितिको सचिव (स्थानीय विकास अधिकारी)  | - सदस्य     |
| (ङ) | पछिल्लो स्थानीय निकायको निर्वाचन परिणाम अनुसार क्रमशः चारवटा राजनीतिक दलका प्रतिनिधिहरू- (चार)   | - सदस्य     |
| (च) | जिल्ला सदरमुकाम स्थित नगरपालिकाको प्रमुख   | - सदस्य     |
| (छ) | जिल्लाको गाउँ विकास समिति महासंघको अध्यक्ष   | - सदस्य     |
| (ज) | जिल्लास्थित सरकारी कार्यालयहरूका प्रमुखहरू (राष्ट्रिय निकुञ्ज/ वन्यजन्तु आरक्ष/संरक्षण क्षेत्र, जिल्ला भू-संरक्षण कार्यालय, जिल्ला वनस्पति कार्यालय, जिल्ला कृषि कार्यालय, जिल्ला पशु विकास कार्यालय र महिला विकास कार्यालय) - (बढिमा सात) | - सदस्य     |
| (झ) | जिल्ला भित्रका वनजन्य उद्योगीहरू मध्ये उद्योग वाणिज्य संघद्वारा मनोनित एकजना प्रतिनिधि   | - सदस्य     |
| (ञ) | जिल्लाभित्र रहेको उपभोक्ता समूहहरूका प्रतिनिधिहरूमध्ये महिला दुई सहित बढीमा- (पाँच)  | - सदस्य     |
| (ट) | जिल्लास्थित वन/वातावरणसँग सम्बन्धित गैरसकारी एवं सामुदायिक संस्थाहरूबाट प्रतिनिधि- (दुई)   | - सदस्य     |
| (ठ) | जिल्लामा महिला विकास एवं लैंगिक समानताका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको प्रतिनिधि- (एक)  | - सदस्य     |
| (ड) | जिल्ला वन अधिकृत- (एक)   | -सदस्य सचिव |
- (२) समन्वय समितिका पदेन बाहेकका अन्य सदस्यहरू चयन गर्दा सम्बन्धित निकायको समन्वयमा जिल्ला विकास समितिले गर्नेछ ।

- ५. समन्वय समितिको काम, कर्तव्य तथा अधिकार :** जिल्ला वन समन्वय समितिले गर्ने कार्यहरू देहाय बमोजिम हुनेछन्-
- (१) राष्ट्रिय वन नीति एवं वन क्षेत्रसँग सम्बन्धित ऐन र नियमावलीहरू, स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीहरूको समेत अधिनमा रही जिल्लाको वन विकास एवं उपयोगका लागि कार्यान्वयन नीति तथा कार्यविधि तयार गर्ने,
  - (२) जिल्लाका वन विकास योजना, आवधिक एवं वार्षिक विकास योजना, ऐन तथा नियमावलीमा तोकिए बमोजिम योजना तर्जुमा गर्ने, कार्यक्रम तथा आयोजनाको पहिचान तथा प्राथमिकीकरण गरी स्वीकृतिका लागि सिफारिस गर्ने,
  - (३) जिल्ला वन क्षेत्रसँग सम्बन्धित साफेदारहरू पहिचान गरी उनीहरू बीच समन्वय र सहयोग अभिवृद्धि गर्न साफेदारहरूको भूमिका र क्षमता पहिचान गरी वन क्षेत्र विकासका आयोजना सञ्चालनमा संलग्न गराउने, अन्तर जिल्ला सम्बन्ध स्पष्ट गरी आपसी सहयोग प्रवर्द्धन गर्ने तथा वन क्षेत्रको विकासमा देखिएका द्वन्द र विवादहरू समाधान गर्ने,

- (४) जिल्ला वन विकास कार्यक्रम कार्यान्वयनको अनुगम, मूल्याङ्कन तथा सुपरिवेक्षण गरी प्रतिवेदन तयार गर्ने, समिक्षा गर्ने तथा जिल्ला विकास समिति, क्षेत्रिय वन समन्वय समिति र क्षेत्रिय वन निर्देशनालयमा पेश गर्ने,
- (५) वन क्षेत्रको दिगो विकासका लागि विशेष कोष खडा गर्न जिल्ला विकास समितिलाई सहयोग गर्ने,
- (६) जिल्लाभित्र साभेदारी वन व्यवस्थापन समूह सामुदायिक वन समूह र वनसँग सम्बन्धित अन्य समूह गठन गर्न आवश्यक वातावरण सृजना गर्ने, तदर्थ समिति गठन गर्ने,
- (७) उपभोक्ता समूहमा आएको विवाद समाधान गर्ने, गराउने,
- (८) उपभोक्ता समूहको क्षेत्र तथा सिमा तोक्ने,
- (९) उपभोक्ता समूहले पेश गरेको कार्ययोजना अध्ययन गरी स्वीकृतिको लागि सम्बन्धित निकायमा पेश गर्ने,
- (१०) उपभोक्ता समूहको आर्थिक लगानी तथा लाभको वाँडफाँड प्रक्रिया तोक्ने,
- (११) उपभोक्ता समूहहरुको अनुगमन र मूल्याङ्कन कार्य गर्ने,
- (१२) जैविक विविधता तथा वातावरण संरक्षण गर्ने कार्यमा सहयोग गर्ने,
- (१३) जिल्ला वन समन्वय समितिसँग सम्बन्धित अन्य प्रचलित कानूनले तोकेको काम गर्ने ।

**६. अध्यक्षको काम, कर्तव्य र अधिकार :** अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ :

- (१) समन्वय समितिको वैठकको अध्यक्षता गर्ने,
- (२) समन्वय समितिको वैठक वोलाउन सदस्य सचिवलाई निर्देशन दिने,
- (३) वैठकमा प्रतिवेदन, प्रस्ताव पेश गर्ने / गराउने,
- (४) समन्वय समितिको निर्णय अनुसार सदस्यहरुलाई कामको वाँडफाँड गर्ने तथा त्यस्ता कामहरुको समन्वय गर्ने,
- (५) समन्वय समितिका काम कारबाहीलाई पारदर्शी बनाउन प्रयत्नशील रहने ,
- (६) वन क्षेत्र विकास कार्यक्रम / आयोजनाहरुको सफल कार्यान्वयन गर्न सहयोग गर्ने,
- (७) सदस्य तथा सदस्यसँग सम्बन्धित संस्थासँग समन्वय र सञ्चार कायम गर्ने / गराउने,
- (८) वैठकमा निर्णय गर्दा मत वरावर भएमा निर्णायक मत प्रदान गर्ने,
- (९) समन्वय समितिको तर्फबाट विभिन्न संस्थाहरुमा प्रतिनिधित्व गर्ने ।

**७. सदस्य सचिवको काम कर्तव्य र अधिकार :** सदस्य सचिवको काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ :

- (१) अध्यक्षको सल्लाह र निर्देशन अनुसार समन्वय समितिको वैठक वोलाउने, वैठकको कार्यसूची (एजेन्डा) तयार गर्ने, निर्णय पुस्तिका तयार गरी प्रमाणीत गराउने र निर्णयको प्रतिलिपि उतार गरी सदस्यहरुलाई उपलब्ध गराउने ,
- (२) समन्वय समितिसँग सम्बन्धित कागजात तथ्याङ्क, सूचना, अभिलेख दुरुस्त राख्ने,

- (३) समन्वय समितिका निर्णयहरु कार्यान्वयन गर्न आवश्यक कार्यहरु गर्ने ,
- (४) समन्वय समितिका वार्षिक कार्यक्रम तथा बजेट तयार गरी समितिमा पेश गर्ने ,
- (५) समन्वय समितिको प्रतिवेदन, प्रस्ताव आदि तयार गर्ने ,
- (६) उप-समितिका वैठकमा भाग लिने ,
- (७) समन्वय समितिले तोकेको अन्य कार्यहरु गर्ने ।

**८. सदस्यहरुका काम, कर्तव्य र अधिकार** : समन्वय समितिका सदस्यहरुको काम, कर्तव्य र अधिकार देहाय वर्मोजिम हुनेछ :

- (१) समवन्य समितिले सुम्पिएको जिम्मेवारी वहन गर्ने,
- (२) समन्वय समितिको वैठकमा उपस्थित भई विषयवस्तुको छलफलमा सक्रियतापूर्वक भाग लिने,
- (३) आफूले प्रतिनिधित्व गरेको संस्थामा समन्वय समितिका निर्णयहरुको जानकारी दिन र समन्वयको वातावरण सृजना गर्ने तथा निर्णय कार्यान्वयनमा सहयोग गर्ने ।

**९. उप समितिको गठन:** (१) समन्वय समितिको उद्देश्य र कार्यक्रमलाई सहयोग पुऱ्याउन समन्वय समितिले विभिन्न उप-समिति गठन गर्न सक्नेछ ।

- (२) समन्वय समितिले उप-समिति गठन गर्दा निश्चित विषय, काम र समयमावधि तोकि दुईजना महिला सहित वढीमा पाँच जनाको सदस्य रहने गरी विभिन्न उप-समिति गठन गर्न सक्नेछ ।

**१०. उप समितिको काम, कर्तव्य र अधिकार** : (१) समन्वय समितिले तोकेको विषयमा अनुसन्धान गर्ने,

- (२) तोकिएको विषय र क्षेत्रको अवलोकन गरी योजना तथा कार्यक्रम तर्जुमा गर्ने,
- (३) सरोकारवालाहरु वीच छलफल र अन्तर्रक्षिया गरी समस्याको पहिचान गरी समाधान सहित सिफारीस गर्ने,
- (४) समन्वय समितिले तोकेको अन्य कार्य गर्ने ।

**११. इकाईको गठन:** (१) जिल्ला वन समन्वय समिति अन्तर्गत कार्य समितिको रूपमा देहाय वर्मोजिमका सदस्य रहेको एक इकाई गठन गर्न सकिनेछ ।

- |     |   |          |
|-----|---|----------|
| (क) | जिल्ला विकास समितिको वन तथा वातावरणसँग सम्बन्धित समितिको संयोजक   | - संयोजक |
| (ख) | वन क्षेत्रमा कार्य गरेका मध्येबाट मन्त्रालयले तोकेको अधिकृत- (एक) | - सदस्य  |
| (ग) | जिल्ला वन अधिकृतले तोकेको रेझर- (एक)                              | - सदस्य  |
| (घ) | समन्वय समितिले नियुक्ति गरेको संचार तथा मूल्याङ्कन अधिकृत- (एक)   | - सदस्य  |
| (ङ) | सहायक वन अधिकृत- (एक)   | - सदस्य  |
|     |   | - सचिव   |

(२) कुनै जिल्लामा एक भन्दा बढी सहायक वन अधिकृतको दरवन्दी भएमा जिल्ला वन अधिकृतले सदस्य सचिव तोक्नेछ ।

(३) सहायक वन अधिकृतको दरवन्दी नभएको अवस्थामा जिल्ला वन अधिकृतले तोकेको रेझरले सदस्य सचिवको रूपमा काम गर्नेछ ।

**१२. इकाईको काम, कर्तव्य तथा अधिकार:** इकाईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(१) समन्वय समितिले पारित गरेका नीति तथा निर्णयहरु सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्ने, गराउने,

(२) समन्वय समितिमा पेश हुने योजना तथा कार्यक्रमहरु, आयोजना प्रस्तावहरु मुल्याङ्कन गरी सिफारिश गर्ने,

(३) समन्वय समितिले स्वीकृत गरेका कार्यक्रम/ आयोजनाहरु सञ्चालन गर्न सम्बन्धित सरोकारवालाहरुलाई सहयोग गर्ने,

(४) समन्वय समितिलाई वनक्षेत्रसँग सम्बन्धित नीतिहरु बनाउन सहयोग गर्ने,

(५) समन्वय समिति अन्तरगतका कार्यक्रम/आयोजनाहरुको अनुगमन गरी प्रतिवेदन पेश गर्ने,

(६) जिल्लाको वन क्षेत्र विकासका लागि गैर-सरकारी क्षेत्र, पेशागत संस्था, विज्ञ आदिवाट प्राप्त प्रस्तावहरुलाई समन्वय समितिमा पेश गर्ने,

(७) समन्वय समितिले तोकेका अन्य कार्यहरु गर्ने ।

**१३. पदावधि सम्बन्धी व्यवस्था:** (क) समन्वय समितिका पदेन सदस्य वाहेकका अन्य सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।

(ख) समन्वय समितिको पदेन सदस्य वाहेक अन्य सदस्यहरु सम्बन्धित निकायबाट पुनः एक पटक मनोनय हुन सक्नेछन् ।

**१४. पद त्याग गर्नसक्ने:** (क) समन्वय समितिका पदेन सदस्य वाहेक अन्य सदस्यले अध्यक्ष मार्फत लिखित राजिनामा दिई पद त्याग गर्न सक्नेछन् ।

(ख) उप-समितिका पदेन सदस्य वाहेक अन्य सदस्यले सदस्य सचिव मार्फत समन्वय समितिमा लिखित राजिनामा दिई पद त्याग गर्न सक्नेछ ।

(ग) उपदफा (क) र (ख) बमोजिम प्राप्त राजिनामा स्वीकृत भएपछि मात्र पद त्याग गरेको मानिनेछ ।

(घ) राजिनामा स्वीकृत पश्चात खालि हुन आएको पदमा वाँकी अवधिको लागि सम्बन्धित क्षेत्रको व्यक्तिलाई समन्वय समितिले नियुक्त गर्नेछ ।

**१५. सदस्यता कायम नरहने:** देहायको अवस्थामा समन्वय समिति र इकाईको पदेन सदस्य वाहेकका अन्य सदस्यको सदस्यता कायम रहने छैन :

- (क) राजिनामा स्वीकृत भएमा,
- (ख) मनासिव माफिकको सूचना नदिई लगातार तीन पटकसम्म बैठकमा अनुपस्थित भएमा,
- (ग) प्रचलित कानून वमोजिम नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएमा,
- (घ) यस निर्देशिकाको सिद्धान्त र उद्देश्य विरुद्ध कुनै काम गरेको भनी समन्वय समितिले प्रमाणित गरेमा,
- (ङ) पदावधि सकिएमा,
- (च) मृत्यु भएमा,
- (छ) समन्वय समितिको कोष हिनामिना गरेको भनी समन्वय समितिले प्रमाणित गरेमा ।

## परिच्छेद-३

### बैठक र कार्य प्रणाली

- १६. समन्वय समितिको बैठक सम्बन्धी व्यवस्था:** (१) समन्वय समितिको बैठक वर्षमा कमितमा तीन पटक (प्रत्येक चौमासिकमा एक पटक) बस्नेछ ।
- (२) समन्वय समितिको बैठक अध्यक्षले तोकेको स्थान, मिति र समयमा बस्नेछ ।
  - (३) समन्वय समितिको बैठक अध्यक्षसँग सल्लाह गरी सदस्य सचिवद्वारा बोलाइनेछ ।
  - (४) समन्वय समितिको बैठक बस्ने सूचना बैठक बस्ने मितिभन्दा कमितमा सात दिन अगावै सदस्यहरूलाई दिनुपर्नेछ । त्यस्तो सूचनामा बैठकमा छलफल गरिने विषयहरु समेत समावेश हुनुपर्नेछ ।

तर कुनै विशेष कारण परी तुरन्त समितिको बैठक बस्नुपर्ने भएमा अध्यक्षले वा अध्यक्षको आदेशले सदस्य-सचिवले दुई दिन अगाडि बैठकको कार्यसूची सहितको सूचना दिई बैठक बोलाउन सक्नेछ ।

- (५) कुनै विशेष परिस्थितिमा उप-समितिका कमितमा २५% सदस्यहरूले मनासिव कारण जनाई विशेष बैठक बोलाउन अनुरोध गरेमा समन्वय समितिको बैठक बोलाउनु पर्नेछ ।
- (६) समन्वय समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछन् । अध्यक्षको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफू मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
- (७) समन्वय समितिले कुनै व्यक्ति तथा विशेषज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ । तर त्यस्तो आमन्त्रित व्यक्तिलाई बैठकमा मतदान गर्ने अधिकार हुनेछैन ।
- (८) बैठकमा भएका छलफल तथा निर्णयलाई सदस्य-सचिवले निर्णय पुस्तिकामा अभिलेख राखी बैठकको अध्यक्षबाट प्रमाणित गराउनु पर्नेछ ।
- (९) बैठक सञ्चालन सम्बन्धी अन्य कार्यविधि समितिले निर्धारण गरे वमोजिम हुनेछ ।
- (१०) समन्वय समितिका सदस्यहरु यस समन्वय समितिसँग सम्बन्धित कार्यका लागि जिल्ला विकास समितिप्रति जवाफदेही हुनेछन् ।

**१७. उप-समितिको बैठक सम्बन्धी व्यवस्था:** (१) उप-समितिको बैठक आवश्यकता अनुसार बस्नेछ।

- (२) उप-समितिको बैठक संयोजकले तोकेको स्थान, मिति र समयमा बस्नेछ।
- (३) उप-समितिको बैठक संयोजकसँग सल्लाह गरी सदस्य सचिवले बोलाउनेछ।
- (४) उप-समितिको बैठक बस्ने सूचना बैठक बस्ने मितिभन्दा कम्तिमा ३ दिन अगावै सदस्यहरूलाई दिनुपर्नेछ। त्यस्तो सूचनामा बैठकमा छलफल गरिने विषयहरूसमेत समावेश हुनु पर्नेछ।
- (५) उप-समितिको बैठकको अध्यक्षता संयोजकले गर्नेछन्। संयोजकको अनुपस्थितिमा उप-समितिको बैठकमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछन्।
- (६) बैठकमा भएका छलफल तथा निर्णयलाई सदस्य-सचिवले निर्णय पुस्तिकामा अभिलेख राखी बैठकको संयोजक प्रमाणित गराउनु पर्नेछ।
- (७) बैठक सञ्चालन सम्बन्धी अन्य कार्यविधि उप-समितिले निर्धारण गरे बमोजिम हुनेछ।
- (८) उप-समितिका सदस्यहरू यस उप-समितिसँग सम्बन्धित कार्यका लागि समन्वय समिति प्रति जवाफदेही हुनेछन्।

**१८. इकाईको बैठक सम्बन्धी व्यवस्था:** (१) इकाईको बैठक सामान्यतया महिनाको एकपटक बस्नेछ।

- (२) इकाईको बैठक संयोजकले तोकेको स्थान, मिति र समयमा बस्नेछ।
- (३) इकाईको बैठक संयोजकसँग सल्लाह गरी सचिवले बोलाउने छन्।
- (४) इकाईको बैठक बस्ने सूचना बैठक बस्ने मितिभन्दा कम्तिमा ३ दिन अगावै सदस्यहरूलाई दिनुपर्नेछ। त्यस्तो सूचनामा बैठकमा छलफल गरिने विषयहरूसमेत समावेश हुनु पर्नेछ।
- (५) इकाईको बैठकको अध्यक्षता संयोजकले गर्नेछ। संयोजकको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ।
- (६) बैठकमा भएका छलफल तथा निर्णयलाई सचिवले निर्णय पुस्तिकामा अभिलेख राखी संयोजकबाट प्रमाणित गराउनु पर्नेछ।
- (७) बैठक सञ्चालन सम्बन्धी अन्य कार्यविधि इकाईले निर्धारण गरे बमोजिम हुनेछ।
- (८) इकाईको सदस्यहरू यस इकाईसँग सम्बन्धित कार्यका लागि समन्वय समिति प्रति जवाफदेही हुनेछन्।

**१९. गणपूरक संख्या:** समन्वय समिति, इकाई र उप-समितिको बैठक सञ्चालन गर्दा देहाय बमोजिमको गणपूरक संख्या हुनेछ-

- (क) समन्वय समितिको बैठक बस्दा गणपूरक संख्या तत्काल कायम रहेको कुल सदस्य संख्याको साठी प्रतिशत हुनेछ।
- (ख) उप-समितिको बैठकको गणपूरक संख्या प्रयेक पटक न्यूनतम तीनजना सदस्यको उपस्थित हुनु पर्नेछ।
- (ग) इकाईको बैठक बस्दा गणपूरक संख्या न्यूनतम चारजना सदस्यहरूको उपस्थिति अनिवार्य हुनेछ।

२०. बैठक भत्ता सम्बन्धी व्यवस्था: समन्वय समिति, इकाई र उप-समितिको बैठक बस्दा समन्वय समितिले तोकेको बैठक भत्ता उपलब्ध गराउनु पर्नेछ ।

२१. बैठकको निर्णय : (क) यस निर्देशिकामा अन्यथा व्यवस्था भएकोमा बाहेक समन्वय समिति, इकाई र उप-समितिको बैठकको निर्णय उपस्थित सदस्यहरूको बहुमतको आधारमा गरिनेछ ।

(ख) समन्वय समिति र उप-समितिको निर्णय कार्यालय प्रयोजनको लागि सदस्य-सचिवले प्रमाणित गर्नेछ ।

## परिच्छेद-४

### कार्ययोजना तर्जुमा, कार्यान्वयन प्रक्रिया र अनुगमन

२२. जिल्ला वन क्षेत्र व्यवस्थापन योजना तर्जुमा: समन्वय समितिले जिल्लामा वन क्षेत्र व्यवस्थापन योजनाको तर्जुमा देहाय बमोजिम गर्नेछ :

(क) जिल्ला वन क्षेत्र योजना तर्जुमा : समन्वय समितिले जिल्लाको वन क्षेत्र व्यवस्थापनका लागि जिल्लास्तरीय दीर्घकालीन योजना (गुरु योजना) को मस्यौदा तयार गरी स्वीकृतिका लागि वन तथा भू-संरक्षण मन्त्रालयमा पेश गर्नेछ ।

(१) यस्तो गुरु योजना तयारी गर्ने क्रममा समन्वय समितिले राष्ट्रिय योजना आयोग, वन तथा भू-संरक्षण मन्त्रालय तथा अन्तर्गतका विभागहरू, क्षेत्रीय वन निर्देशनालय, जिल्ला विकास समितिको निर्देशन एवं सहयोग लिन सक्नेछ ।

(२) गुरु योजना तयार गर्दा सम्बन्धित अन्य विषयगत क्षेत्रका गुरु योजना तयार भईसकेको भए त्यस्ता योजनासंग समन्वय कायम गराउनु पर्नेछ ।

(ख) जिल्ला वन क्षेत्र आवधिक योजना : समन्वय समितिले आवधिक जिल्ला विकास योजनाको अभिन्न अंगको रूपमा वन क्षेत्र विकास आवधिक योजना तयार गर्नेछ । यस्तो योजनालाई आवधिक जिल्ला विकास योजनासंग आवद्ध गर्नु पर्नेछ ।

(१) समग्र जिल्लाको आवधिक योजना तयार भईसकेको भए समन्वय समितिले आवश्यक परे मध्यावधि मूल्याङ्कनका आधारमा वन क्षेत्रको योजनालाई अद्यावधि गर्न जिल्ला विकास समितिमा सिफारिस गर्न सक्नेछ ।

(२) उपसमितिले वन क्षेत्र आवधिक योजना तर्जुमा गर्दा राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय र वन तथा भू-संरक्षण मन्त्रालयद्वारा जारी गरिएका जिल्ला विकास योजना तर्जुमा सम्बन्धी निर्देशिका प्रयोग गर्न सक्नेछ ।

(ग) बाट्य विशेषज्ञको सेवा लिन सक्ने : माथि (क) र (ख) मा उल्लेखित कार्यहरु गराउन समन्वय समितिले बाट्य विशेषज्ञ तथा सहजकर्ताको सहयोग प्राप्त गर्न सक्नेछ ।

(घ) वार्षिक विकास कार्यक्रम र बजेट : समन्वय समितिले सम्बन्धित विषयगत मन्त्रालय र विभागहरू राष्ट्रिय योजना आयोग तथा जिल्ला विकास समितिको मार्ग निर्देशन तथा गुरुयोजना र आवधिक योजनालाई आधार मानी वार्षिक विकास कार्यक्रम र बजेट तर्जुमा गर्नु पर्नेछ ।

- (१) तर्जुमा गरिएको बजेट तथा कार्यक्रम समन्वय समितिले उप-समिति गठन गरी छलफल गराई स्वीकृतिका लागि जिल्ला विकास समितिमा पेश गर्नु पर्नेछ ।
- (ङ) योजनाहरु सहभागितात्मक तबरमा तर्जुमा गर्नुपर्ने : उप-समितिले दीघकालिन, आवधिक एवं वार्षिक योजना तर्जुमा गर्दा सहभागितात्मक प्रक्रिया अवलम्बन गर्नु पर्नेछ । आयोजनाहरुको छनौट गर्दा उपभोक्ता समिति, नगरपालीका, गाउँ विकास समिति तथा जिल्ला विकास समितिबाट सहभागितात्मक तबरले छनौट गरिएका सम्बन्धित आयोजनाहरुलाई प्राथमिकता दिनु पर्नेछ ।
- २३. आयोजनाको सम्भाव्यता अध्ययन गर्नुपर्ने:** समन्वय समितिले माथि उल्लेखित गरिएका कार्यक्रमहरुको बारेमा कार्यान्वयन गर्न र त्यसको उपादेयताबारे उप-समिति गठन गरी विस्तृत अध्ययन गर्ने गराउने ।
- २४. आयोजनाको छनौट:** उप-समितिले अध्ययन गरी पेश गरेको कार्यक्रमहरुलाई कार्यान्वयन गर्न समन्वय समितिको बैठकले छलफल गरी प्राथमिकता तोक्नुपर्ने ।
- २५. जिल्ला वन क्षेत्र व्यवस्थापन योजना कार्यान्वयनमा समन्वय:** समन्वय समितिले स्वीकृत गरेको वार्षिक कार्यक्रमको कार्यान्वयन सम्बन्धित निकाय तथा सरोकारवाला संस्थाहरु मार्फत गरिनेछ ।
- (१) समन्वय समितिले निजी क्षेत्र वा गैर सरकारी क्षेत्रबाट कार्यान्वयन गराउने कार्यक्रम/आयोजनाका लागि प्राविधिक एवं वित्तीय प्रस्ताव माग गर्नेछ । प्राप्त हुन आएका प्रस्तावहरु माथि छलफल गरी उपयुक्त देखिएका प्रस्तावहरु स्वीकृत गरी लागु गर्नु, गराउनु पर्नेछ ।
- (२) निजी तथा गैर-सरकारी क्षेत्रको प्रस्तावहरु स्वीकृत गर्दा जिल्ला भित्रका निजी क्षेत्र र गैरसरकारी क्षेत्रका प्रस्तावलाई प्राथमिकता दिनु पर्नेछ ।
- (३) नेपाल सरकारका कार्यालय एवं निकायहरुले लागु गर्ने कार्यक्रम/आयोजनाहरु निर्धारित ढाँचामा पेश गर्नु पर्नेछ ।
- २६. जिल्ला वन क्षेत्र व्यवस्थापन योजना अनुगमन तथा सुपरिवेक्षण :** (१) अनुगमन गर्ने : समन्वय समितिले जिल्लाभित्रका कार्यक्रम/आयोजनाहरुको कार्यान्वयन अनुगमन आफै वा उप-समिति गठन गरी गर्नसक्नेछ । यसरी अनुगमन गर्दा प्रक्रिया, साधन स्रोत उपलब्ध तथा नतिजाहरुका सूचकहरुलाई आधार बनाउनु पर्नेछ ।
- (क) आवश्यकता र आयोजनाको प्रकृति अनुसार इकाईले सूचकहरु सहितको अनुगमन फारमहरु तयार गर्नेछ ।
- (ख) इकाईले आयोजनाहरुको अनुगमन गर्ने टोलीमा आवश्यकतानुसार सम्बन्धित प्राविधिक समेत समावेश गर्न सक्नेछ र त्यस्तो प्राविधिकको सेवा लिनलाई सम्बन्धित कार्यालयमा अनुरोध गर्नु पर्नेछ ।
- (ग) अनुगमनको प्रतिवेदन इकाई मार्फत समन्वय समितिमा पेश गर्नु पर्नेछ ।
- (घ) समन्वय समितिमा छलफल भएको अनुगमन प्रतिवेदन उपसमितिले आवश्यक ठानेमा जिल्ला विकास समिति, क्षेत्रीय वन निर्देशनालय तथा सम्बन्धित कार्यालयमा सुझाव सहित कार्यवाहीका लागि पेश गर्नेछ ।

- (२) सुपरिवेक्षण गर्ने : समन्वय समितिले उप-समिति गठन गरी सञ्चालित कार्यक्रम/आयोजनाको सुपरिवेक्षण गर्नसक्नेछ। यसरी सुपरिवेक्षण गर्दा समन्वय समितिले कुनै एक सदस्यको संयोजकत्वमा सम्बन्धित प्राविधिक समेत रहेको टोली गठन गर्न सक्नेछ।
- (क) सुपरिवेक्षण टोलीले कार्यक्रम/आयोजनाको कार्यान्वयन योजना अनुरूप भए नभएको, योजनाको गुणस्तर कायम भए नभएको र कार्यान्वयनमा देखिएका अवरोध, विवादहरु समेतको अध्ययन गरी इकाई मार्फत समन्वय समिति समक्ष छलफलको लागि प्रतिवेदन पेश गर्नेछ।
- (ख) समन्वय समितिले यस्तो प्रतिवेदन माथि छलफल गरी आवश्यक ठहर्याएमा जिल्ला विकास समिति, क्षेत्रीय वन निर्देशनालय तथा सम्बन्धित कार्यालयमा सुझाव सहित पठाउन सक्नेछ।
- (३) निर्देशन दिन सक्ने : माथि २५ (१) र (२) मा उल्लेखित विषयहरूमा सम्बन्धित कार्यक्रम/आयोजना कार्यान्वयन गर्ने निकायहरूलाई समन्वय समितिले आवश्यकता अनुसार निर्देशन दिनसक्नेछ। त्यस्तो निर्देशन पालन गर्नु सम्बन्धित निकायको कर्तव्य हुनेछ।

## परिच्छेद-५

### कोषको सञ्चालन सम्बन्धी व्यवस्था

**२७. समन्वय समितिको कोष:** समन्वय समितिको कोष र कोषको सञ्चालन देहाय बमोजिम हुनेछ :

- (१) जिल्ला विकास कोष अन्तर्गत समन्वय समितिको एक छुट्टै कोष रहनेछ। उक्त कोषमा देहाय बमोजिमका रकमहरु जम्मा गर्न सकिनेछ।
- (क) जिल्ला विकास कोषबाट निकाशा भएको रकम,
- (ख) नेपाल सरकारबाट समन्वय समितिलाई कुनै निश्चित कार्यको लागि प्राप्त रकम,
- (ग) दातृ संस्थाहरूबाट समन्वय समितिलाई प्राप्त रकम,
- (घ) सरोकारबालाहरूबाट प्राप्त रकम,
- (ङ) सहयोग, उपहार, आदिबाट प्राप्त रकम, र
- (च) समन्वय समितिलाई प्राप्त हुने अन्य रकम।

**२८. कोषको सञ्चालन सम्बन्धी व्यवस्था:** (१) समन्वय समितिले पारित गरेको बार्षिक कार्यक्रम र बजेट इकाईले सम्बन्धित निकाय र सरोकारबालाहरु मार्फत खर्च गर्ने व्यवस्था मिलाउनु पर्दछ।

(२) समन्वय समिति आफैले खर्च गर्ने कार्यक्रमहरूमा समितिको नाममा खाता खोली कारोबार गर्नु पर्नेछ।

(३) समन्वय समितिको बैंक कारोबारको लागि इकाईको सचिव र जिल्ला वन कार्यालयको लेखा प्रमुखको दस्तखतबाट खाता सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्दछ।

- २९. कोष सञ्चालन गर्ने व्यवस्था :** (१) कोषवाट जिल्लाको जैविक विविधता तथा वातावरणीय सन्तुलन कायम राख्ने र प्राकृतिक स्रोत व्यवस्थापनवाट आय आर्जन तथा सामुदायिक विकास सम्बन्धी कार्यक्रमहरूमा खर्च गरिनेछ ।
- (२) कोषमा संचित रकमलाई जिल्लाले तय गरिएका प्राकृतिक स्रोत व्यवस्थापनको प्राथमिकीकरणको आधारमा कार्यक्रम तथा खर्चको बाँडफाड समन्वय समितिको निर्णय अनुसार हुनेछ ।
- (३) विकास कार्यक्रम सञ्चालन गर्दा विषयगत कार्यक्रमका लागि प्राप्त रकम सोही कार्यक्रममा खर्च गर्नु पर्नेछ अन्य कार्यक्रम र शिर्षकमा खर्च गर्न पाइने छैन ।
- (४) कार्यालय प्रमुखले तोकिए वमोजिम समन्वय समितिको आम्दानी खर्चको लेखा राख्नु पर्नेछ र त्यसमा लेखा परीक्षण गराउनु पर्नेछ ।
- (५) समन्वय समितिको प्रशासनिक खर्च तोकिए वमोजिम हुनेछ ।
- (६) **वजेटको वाँकी रकम :** एक आर्थिक वर्षमा खर्च हुन नसकी वाँकी रहन गएको वजेटको रकम चालु वर्षमा अधुरा रहेका आयोजना र कार्यक्रम भए सो पुरा गर्न तथा नयाँ कार्यक्रम सञ्चालन गर्नको लागि आगामी वर्षको वजेटमा समावेश गर्नु पर्नेछ ।
- (७) **प्रशासनिक खर्चको हद :** नेपाल सरकारले दिएको अनुदान रकम तोकिए वमोजिमको प्रतिशत भन्दा बढी प्रशासनिक काममा खर्च गर्न पाइने छैन ।
- (८) **आर्थिक प्रशासन :** यस निर्देशिकामा उल्लेख भएका व्यवस्थाको हकमा यसै वमोजिम अन्यको हकमा स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली २०५६ मा तोकिए वमोजिम हुनेछ ।

- ३०. लेखा परीक्षण:** (क) समन्वय समितिको बार्षिक आम्दानी र लेखापरीक्षण इजाजत प्राप्त लेखा परिक्षकबाट गर्नुपर्नेछ । लेखापरीक्षण प्रतिवेदन सार्वजनिक रूपमा प्रकाशित गर्नु पर्नेछ ।
- (ख) समन्वय समितिले जिल्लाभित्रका उपभोक्ता समितिहरू र सम्बन्धित निकाय मार्फत सञ्चालन भएको कार्यक्रमको लेखापरीक्षण गर्न लगाई प्रतिवेदन बैठकमा छलफल गराउनु पर्नेछ ।
- (ग) लेखापरीक्षकले प्रत्येक आर्थिक वर्षको श्रावण महिनाभित्र लेखापरीक्षण गरी समन्वय समितिमा बुझाउनु पर्नेछ ।
- (घ) लेखापरीक्षकको प्रतिवेदनमा बेरुजु देखिएमा भाद्र महिनाभित्र बेरुजु फछ्यौट गरी इकाईमा पेश गर्नु पर्नेछ ।

## परिच्छेद-६

### समिति सञ्चालन सम्बन्धी व्यवस्था

- ३१. समन्वय समितिको कार्यालय/छाप:** (क) **समन्वय समितिको कार्यालय:** समन्वय समितिको प्रशासनिक कार्य सञ्चालनका लागि एउटा छुट्टै कार्यालय रहनेछ । सो कार्यालयको प्रमुख इकाईको सचिव हुनेछ । समन्वय समितिको कार्यालय समन्वय समितिले तोकेको स्थानमा रहने छ ।
- (ख) **समन्वय समितिको छाप :** समन्वय समितिको छाप समन्वय समितिले तोके वमोजिम हुनेछ ।
- (ग) कार्यालय प्रमुखको मातहतमा समूहको आवश्यकता अनुसार अन्य कर्मचारीको व्यवस्था गरिनेछ । कार्यालय प्रमुख र अन्य कर्मचारी इकाईप्रति उत्तरदायि हुनेछन् । समन्वय समितिले निजहरू उपर सदस्य-सचिव मार्फत रेखदेख र नियन्त्रण गर्नेछ ।

**३२. इकाईका कर्मचारी र तिनीहरुको सेवा शर्तः** (क) कर्मचारीहरुको योग्यता सेवा शर्त र सुविधा समन्वय समितिले समय समयमा तोके बमोजिम हुनेछ । समन्वय समितिले उप-समिति मार्फत कर्मचारी नियमावली बनाउन सक्नेछ ।

**३३. सम्पत्ति विवरणः** (क) इकाईको सम्पूर्ण चल, अचल सम्पत्ति सदस्य सचिवको जिम्मामा रहनेछ ।  
(ख) इकाईको सम्पत्ति हराएमा वा नासिएमा इकाई जवाफदेही हुनेछ ।  
(ग) समन्वय समिति/इकाई/उप-समितिको सम्पूर्ण विवरण कार्यालयमा राख्नु पर्नेछ ।  
(घ) सदस्य सचिवले समन्वय समिति/इकाई/उप-समितिको माइन्यूट बुक जिम्मा लिनु पर्नेछ ।  
(ड) सदस्य सचिवले नेपाल सरकारका निकाय, सरोकारवाला, उपभोक्ताहरुलाई पत्राचार र कार्य प्रगति विवरणबारे जानकारी उपलब्ध गराउनु पर्नेछ ।

## परिच्छेद-७

### विविध

**३४. समन्वय समिति र सरोकारवालाबीच समन्वयः** समन्वय समितिले जिल्ला स्थित वन तथा वातावरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने गैर सरकारी संस्था, नागरिक समाज र उपभोक्ता समूहहरुको नामावली सङ्गलन गरी सूची तयार गर्नेछ । सूची र अन्य सरोकारवालाहरुबीच प्रत्येक तीन महिनामा छलफल र अन्तरक्रिया कार्यक्रम गरी कार्यक्रमको आदान प्रदान गर्नेछ ।

**३५. कार्यक्रम सञ्चालन तथा कार्यान्वयनः** माथि उल्लेखित गैर-सरकारी संस्था र उपभोक्ता समूहको बार्षिक कार्यक्रम तथा अन्य जानकारी प्रत्येक वर्ष इकाई मार्फत अध्यावधिक गरिनेछ । समन्वय समितिले आफ्नो बार्षिक कार्यक्रम सम्बन्धित निकायका अलावा सेवा प्रदायक संस्था तथा व्यक्ति मार्फत कार्यक्रम सञ्चालन गर्न सहयोग गर्नेछ ।

**३६. बार्षिक प्रतिवेदनः** (क) समन्वय समितिले इकाई मार्फत आर्थिक वर्षभित्र गरिएको कार्यप्रगति विवरण र आर्थिक प्रतिवेदन बैठक मार्फत अनुमोदन गर्नु पर्नेछ ।  
(ख) समन्वय समितिले आगामि आर्थिक वर्षमा गरिने कार्यक्रम र अनुमानित बजेट बैठकमा छलफल गरी अनुमोदन गर्नु पर्नेछ ।  
(ग) बैठकबाट अनुमोदन गरिएको बार्षिक कार्यक्रम, लेखापरीक्षण प्रतिवेदन र आगामि वर्षको कार्यक्रम र अनुमानित बजेट प्रकाशित गरी सम्बन्धित निकाय र सरोकारवालाहरुलाई वितरण गर्नु पर्नेछ ।

**३७. निर्देशिका संशोधनः** (क) यस निर्देशिकामा व्यवस्था गरिएको कुनै पनि दफा तथा उप-दफाहरु संशोधन वा थपथट गर्नु परेमा समन्वय समितिले इकाईमार्फत प्रस्तावित मस्योदा बैठकमा पेश गर्नु पर्नेछ ।  
(ख) समन्वय समितिले प्राप्त संशोधित मस्योदालाई विस्तृत रूपमा छलफल गरी कूल सदस्य संस्थाको दुई तिहाई बहुमतबाट प्रस्ताव पारित गरी स्वीकृतिको लागि मन्त्रालयमा पेश गर्नु पर्नेछ ।  
(ग) मन्त्रालयले प्राप्त संशोधित निर्देशिका विस्तृत रूपमा छलफल गरी स्वीकृति प्रदान गर्नु पर्नेछ ।

- ३८. विशेष कार्यक्रम लागू गर्न सकिने**: समन्वय समितिले नियमित वार्षिक कार्यक्रम अलावा जिल्ला विकास समिति वा दातृ संस्थाको पहलमा विशेष कार्यक्रम सञ्चालन गर्न चाहेमा बैठकमा छलफल गरी लागू गर्न सक्नेछ ।
- ३९. अधिकार प्रत्यायोजन**: यस निर्देशिका बमोजिम समन्वय समितिले आफूलाई प्राप्त केही अधिकार इकाई र उप-समितिलाई निश्चित समय र विषयमा प्रत्यायोजन गर्न सक्नेछ ।
- ४०. काम कारवाही सदर मानिने**: यस निर्देशिकामा जुनसुकै कुरा लेखिएको भए तापनि समन्वय समिति, उप-समिति र इकाईको गठनमा कुनै त्रुटी वा कुनै सदस्यको स्थान रित्त भई कामकारवाही भएको रहेछ भने त्यस्तो कारणले मात्र समन्वय समितिको कामकारवाही बदर हुने छैन ।